



को: जीवनको यात्रामा, डोच्याउनुहोस् मलाई  
तपाईंको बाटोमा, तपाईंको बाटोमा ।

१. म अधर्मी पापी चरणमा आएँ यो जीवन लिनुहोस् (२)  
तपाईंको निम्ति जिउनेछु प्रभु (२) शक्तिदान दिनुहोस् (२)
२. तपाईंको गहिरो वचनको अर्थ मलाई सिकाउनुहोस् (२)  
ज्ञान, बुद्धि, विवेक पवित्रआत्मा (२) दान मलाई दिनुहोस् (२)



**तपाईंको हातमा बाइबल खोल्ने साँचो  
बाइबल हातेपुरतक**

तपाईँको हातमा बाइबल खोल्ने साँचो  
बाइबल हातेपुस्तक

लेखक

एस.एन.हास्कल

अनुवादक

भजुराम तखाछेँ श्रेष्ठ

सेभेन्थ-डे एडभेन्टिस्ट चर्च

२०७७ (सन् २०२०)

## प्रकाशक

भजराम श्रेष्ठ  
काठमाडौं, नेपाल

[bhajupurna@gmail.com](mailto:bhajupurna@gmail.com)

Contact No. 9813154432

पोस्ट बक्स नं. ३५६१ काठमाडू, नेपाल

प्रथम संस्करण ५०० (२०७३, ई.स. २०१७)

दोस्रो संस्करण (२०७७, २०२०)

कम्प्युटर लेआउट तथा आवरण चित्र

सुजीत कुमार साह

## भूमिका

बाइबल सम्बन्धी लेखिएका अनगिन्ति साहित्यहरूमा येशूको आगमनको सन्देश बोकेर यो “तपाईंको हातमा बाइबल हातेपुस्तक” धेरै मित्रहरूको अनुरोधको प्रत्युत्तरमा निकालिएको हो।

यो बाइबल हातेपुस्तक समस्त बाइबल अध्ययनलाई सम्बोधन गरेर लेखिएको होइन: तर यसमा समावेस गरिएका बाइबलका पदहरू समयसापेक्षित, सान्दर्भिक र महत्त्वपूर्ण विषयवस्तुहरूको ज्ञानलाई सुझावको रूपमा प्रस्तुत गरिएका छन्। बाइबल अध्ययन तालिममा प्रस्तुत गरिएका र विभिन्न समयमा निकालिएका अत्यन्त आवश्यक आत्मज्ञानका विषयवस्तुहरूलाई समेटेर यो पुस्तक निकालिएको हो।

स्थानको अभावले विभिन्न विषयवस्तुहरूका पदहरू केवल सरल तरिकाले समूह समूहमा विभाजन गरेर लेखिएका छन्।

तपाईंको हातमा बाइबल हातेपुस्तकमा २२० भन्दा वेशी विषयवस्तुहरू छन् र त्यसमा जाने बाइबलका पदहरू छन्। कितावहरूको सबै किताब बाइबललाई राम्ररी चित्र यस पुस्तकले सहयोग गरोस् भनेर प्रार्थनासहित यो पुस्तक निकालिएको हो। यो पुस्तकका पाठकवर्गहरूले बाइबलका अमूल्य ज्ञानहरूलाई बाँडेर धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा सहभागी गराउनु भन्ने लेखकको चाहना छ।

एस.एन.हास्कल

## विषयसूची

अध्याय	पृष्ठ
१. परमेश्वरको वचन	१
२. बाइबल कसरी पढ्ने र अध्ययन गर्ने	५
३. कर्तव्य	७
४. नयाँ पृथ्वी	९
५. पवित्र मन्दिरको विधिमा... नयाँ पृथ्वी, भाग १	१२
६. पवित्र मन्दिरको विधिमा... नयाँ पृथ्वी, भाग २	१५
७. ख्रीष्टको दोस्रो आगमनमा आकाशमा हुने चिन्हहरू	१७
८. येशू ख्रीष्टको तीन आगमनहरू	२३
९. ख्रीष्ट आफ्ना जनहरूको निम्ति आउनुहुनेछ	२६
१०. मानवजातलाई पापबाट फर्कन...	२८
११. अन्तिम सात महामारीहरू	३०
१२. स्वर्गदूतहरूका सेवाकार्य	३६
१३. परमेश्वरको पवित्र मन्दिर	४३
१४. दानिएल ८ अध्याय	५५
१५. येशू स्वर्गको पवित्र मन्दिरको मूल पुजारी:	६०
१६. प्रायश्चितको दिन	६४
१७. निस्तार चाड	७५
१८. परिवार	७८
१९. प्रार्थना	८९
२०. बाइबलले औँल्याएको शबाथ	९६
२१. परमेश्वरको लालमोहर छाप	११२
२२. परमेश्वरको व्यवस्था	११९

२३	सहरमा गरिने काम	१२८
२४	मानिस मरेपछि तत्काल के हुन्छ?	१३२
२५	हामीहरुको महान शत्रु शैतान	१३९
२६	पवित्र आत्मा	१४६
२७	दानिएल अध्याय २	१५५
२८	सात तुरहीहरु	१६२
२९	दानिएल १२ अध्याय	१७१
३०	येशूतभक्तले व्यापारमा अपनाउनुपर्ने नीति	१७४
३१	भविष्य बोल्ने आत्मा	१८०
३२	विवेक अर्थात अन्तर चेतना	१९५
३३	विश्वास अर्थात आस्था	२०१
३४	सुस्वास्थ्य जीवन	२०६
३५	१ तिमोथी ४:१-७	२१३
३६	रोग र चङ्गाई	२१५
३७	खाना पकाउनु	२२४
३८	पहिरण	२२९
३९.	चर्चका बिधिहरु	२३४
४०	परमेश्वरका केही प्रतिज्ञाहरु	२४२
४१	प्रकृतिबाट अमूल्य पाठहरु	२४६
४२	बिहान सबेरै उठ्ने आदत	२५०
४३	परमेश्वरमा आनन्दित हुनु	२५४

## परमेश्वरको वचन

“बाइबल हामीलाई बोलिरहने परमेश्वरको आवाज हो। जब हामी यसलाई पढ्छौं परमेश्वरले हामीहरूको कानमा बोलिरहनुभएको जस्तो आभास् हामी पाउँछौं। यदि हामीले त्यो सत्यलाई महसुस गर्न सक्यौं भने जब हामी परमेश्वरको वचनलाई खोल्छौं तब हामीहरूको हृदयमा अत्यन्त श्रद्धा जागेर आउन सक्छ। अनि अत्यन्त मेहनत र इमान्दारितासाथ त्यसमा भएका नीतिहरूलाई हामीमा खोजी खोजी पढ्ने इच्छा जाग्नेछ। जब बाइबल पढ्छौं र त्यसमा ध्यान गर्छौं तब हामीले सनातन परमेश्वरको सामु साक्षात्कार दर्शन भेट भइरहेको अनुभव गर्नुपर्छ।”-एलेन जी ह्याइट, टेस्टिमोनिय फर द चर्च, ठेली ६, पृ. ३९३बाट रूपान्तरित।

“परमेश्वरका लेखकहरूले पवित्र आत्माले अन्हाउनुभएको अनुसार लेखेका थिए। तर तिनीहरूले आफूखुशी केही विचारहरू समावेश गरेका थिएनन्। तिनीहरूले सत्यलाई अक्षरस कोरेका थिए। त्यसमा कडा र विवाद गर्न निषेधित आत्मज्ञानहरू यसरी लेखिएको छ कि एक जनाको सिमित दिमागले पूर्ण रूपले बुझ्न सक्दैन।-एलेन जी ह्याइट, टेस्टिमोनिय ठेली ४, पृ. ९बाट रूपान्तरित।

### परमेश्वरको वचनको प्रशंसा

फिलिप्पीहरूलाई

२:९,१०

भजन १३८:२

भजन ११९:८०

येशूको नाउँमा स्वर्ग र पृथ्वीका प्रत्येक प्राणीले घुँडा टेकुन्।

उहाँको सबै नाउँ भन्दा उहाँको वचनलाई उच्च पार्नु भएको छ।

परमेश्वरको वचनले स्वर्गमा सदासर्वदा स्थायित्व पाएको छ।

- भजन १२:६, हितोपदेश ३०:५ परमेश्वरका वचनहरू शुद्ध वचनहरू हुन्। आगोको भट्टीमा सात पल्ट चाँदी खारेको जस्तै छ।
- मत्ती ४:४,७,१० "शैतानको छलबाट सुरक्षित हुन हामीहरूको मुक्तिदाताले परमेश्वरको वचनलाई सुरक्षाकवच जस्तै पहिरनुभएको थियो। शैतानसँग भिड्न हामीहरूको पहुँचभन्दा बाहिर कुनै पनि अस्त्र उहाँले प्रयोग गर्नुभएन।"-एलेन जी. हाइट, द डिजाएर अभ एजेज १२३-१२६
- १ पत्रुस १:२२-२४ परमेश्वरको वचनद्वारा नै मानिस नयाँ गरि जन्मिन्छ।
- १ पत्रुस २:२,३ भर्खर जन्मेको बालक जस्तै हामीले परमेश्वरको वचनको दूध इमान्दारीसाथ पिउने चाहना गर्नु पर्छ। किनकि त्यो दूध पिएर हामी विश्वासमा हुर्कन सक्छौं।
- भजन ११९:९, ११०:१११ परमेश्वरको वचनले मानिसहरूको जीवनलाई सफा गर्छ।
- भजन ११९:१३३ हामीहरूको कदम परमेश्वरको वचन अनुसार चाल्नुपर्छ।
- मत्ती ४:४ परमेश्वरको वचन दैनिक भोजन जस्तै नभैनुहुने तत्व हो।
- २ कोरन्थी ३:१-३ बाइबल नपढ्ने मानिसहरूले येशूभक्तको जीवनलाई नै बाइबल ठान्दछन्।
- १ पत्रुस ३:१ परमेश्वरको वचनलाई नपढ्ने मानिसहरू र येशूमा विश्वास नगर्नेहरूले सच्चा येशूभक्तको जीवन हेरेर आत्मपरिवर्तन गर्न सक्छन्।



## परमेश्वरको वचनको शक्ति

- हिब्रू ४:१२ परमेश्वरको वचनमा उहाँको सबै शक्ति छ।  
यर्मिया २३:२९ "के मेरो वचन आगो जस्तो छैन र? परमेश्वर  
भन्नुहुन्छ: र पत्थरलाई टुक्राटुक्रा गर्ने मुड्ग्रो  
जस्तो छैन र?
- भजन ३३:६-९, हिब्रू ११:१-३ परमेश्वरकै वचनले स्वर्गहरू सृष्टि गरिएका  
थिए। उहाँकै सासले सबै ग्रह र नक्षत्रहरू  
सृष्टि भएका थिए।
- भजन १०७:२० मत्ती ८:८-१३ परमेश्वरको वचनमा चङ्गाइ गर्ने शक्ति छ।  
येशूको एउटा वचनले बिरामीलाई स्वस्थ  
बनायो।
- भजन १०३:३ हितोपदेश ४:२०-२२ परमेश्वरले सबै रोग निको पार्नुहुन्छ।  
परमेश्वरको वचन ग्रहण गर्नेको निम्ति त्यो  
औषधी हुन्छ।
- यूहन्ना १:१ परमेश्वरले बोल्नुभएको वचन आफू जस्तै वा  
पर्यायवाची हुन्।
- यूहन्ना १:१४ वचन र खीष्ट समान शब्दहरू हुन्।  
यूहन्ना ६:६३ परमेश्वरको आत्मा परमेश्वरको वचन एउटै  
हुन्।
- रोमी १०:४-८ येशू खीष्टको धार्मिकता र परमेश्वरको वचन  
एउटै हुन्।
- १ यूहन्ना ५:७ परमेश्वर पिता, वचन जुन् येशू हुनुहुन्छ र  
पवित्र आत्मा एक हुन्।
- १ तिमोथी ३:१६ त्री-एक परमेश्वरको गठबन्धन रहस्यमय छ र  
मानिसको दिमागले बुझ्न सक्दैन।
- व्यवस्था १०:४ दश आज्ञाका प्रत्येक शब्दहरू परमेश्वरको

- वचन हो। परमेश्वरको पूरकबिचार त्यसमा छ।
- हिब्रू ४:१२ परमेश्वरको वचनले मानिसको हृदयको बिचार र नियतलाई खोतल्छ।
- भजन ११९:११ यदि परमेश्वरको वचनलाई हृदयमा सजाइ राख्यो भने त्यसले पापको विरुद्ध सुरक्षा कवचले जस्तै काम गर्छ।
- मत्ती ८:९,१० महान् आस्था हुनु भनेको केवल विश्वास गर्नु हो, किनभने परमेश्वरले बोल्नुहुन्छ।
- व्यवस्था ८:३ पृथ्वीका सबै स्रोतहरू सुकेपनि हामी परमेश्वरको वचनद्वारा जीउन सिक्छौं।
- १ यूहन्ना ५:४ जब परमेश्वरको बोली भनेर उहाँको वचनमा विश्वास गछौं तब यसमा मानिसको आत्मालाई आमूल परिवर्तन गर्ने शक्ति लुकिएको पाउँछौं।

## बाइबल कसरी पढने र अध्ययन गर्ने

---

बाइबल अध्याय

सन्देश

नहेम्याह ८:८

एकलै होस् वा अरूको अगाडि होस्, जब बाइबल पढिन्छ प्रत्येक शब्दलाई अर्थपूर्ण रूपले उच्चारण गर्नुपर्छ।

लूका १०:२६

बाइबलमा जे छ त्यसको गरिमा जस्तै येशूले त्यो पढ्न सबैको सामु जिकिर गर्नुभएको थियो।

२ तिमोथी २:७

"मैले के भनेको छु सो सोचु र परमेश्वरले तिमिलाई बुझ्ने शक्ति दिनुहुनेछ।"

दानिएल १०:११

"मैले तिमिलाई बोलेको वचन बुझ्नु।"

मत्ती २८:२०

येशूले के सिकाउनुभएको थियो सो सिकाउन उहाँले चेलाहरूलाई निर्देशन दिनुभएको थियो।

२ तिमोथी ४:२

परमेश्वरको वचनबाट सुसमाचर सुनाउन पावलले तिमोथीलाई निर्देशन दिन्छन्।

प्रकाश २२:१८,


हितोपदेश ३०:५,६

कसैलाई पनि बाइबलमा अर्को पुस्तक जोड्ने

र जथाभावी निकाल्ने आदेश छैन। हामीलाई चाहिने परमेश्वरको ज्ञान परमेश्वरले बाइबलबाट प्रकट गर्नुभएको छ। बाइबलको प्रत्येक वचनलाई पढेर उहाँको बिचारलाई जान्नुपर्छ। हामीलाई उहाँले के भन्न चाहनुभएको छ सो बाइबलबाट थाहा पाउनुपर्छ।

यर्मिया २३:२८

परमेश्वरको वचनको सामु मानिसको वचन केवल भुस जस्तै हो।



## परमेश्वरको वचन कसरी सिकाउने ?

- १ कोरन्थी २:१३      अध्यात्मिक कुराहरूसँग अध्यात्मिक कुराहरू तुलना गरेर सिक्ने काइदा पवित्र आत्माको हो।
- यूहन्ना ५:३९      धर्मशास्त्रमा भएका कुराहरू खोजी खोजी पढ्न येशूले निर्देशन दिनुभएको छ।
- लूका २४:२५-२७, ४४,४५      आफ्नो पुनरुत्थानलाई धर्मशास्त्रबाट प्रमाणित गर्न येशूले आग्रह गर्नुहुन्छ।
- यूहन्ना १०:३४-३६      जब अगमवक्ताहरूले बहुवचन प्रयोग गरेर सन्देश दिन्छ त त्यसमा एउटा अक्षर पनि यताउता गरि एक वचन गर्छ भने त्यसले धर्मशास्त्रलाई तोडेको हुन्छ भनेर येशूले सिकाउनुहुन्छ।
- गलाती ३:१६      धर्मशास्त्रलाई नबुझ्नुग्याउन प्रेरित पावलको माग हो।
- २ सामुएल २३:२      "मेरो जिब्रोमा परमेश्वरको वचन थियो" भनेर दाउदले भन्दछन्।
- दानिएल १०:१७,१९      प्रेरणा परमेश्वरको सास हो। परमेश्वरले अगमवक्ताको आवाज निकाल्ने अङ्गलाई प्रयोग गरेर बोल्नु भएको थियो।
- २ तिमोथी ३:१६,१७      मानिसले जीवनको बाटो थाहा पाउनु भनेर सबै धर्मशास्त्रहरू दिइएको हो।
- रोमी ४:१६-२२      परमेश्वरको वचन अब्राहमले विश्वास गरेको हुनाले उनी धर्मी भएको ठहरिए।
- १ शमूएल १५:२, ३,२६-२९      परमेश्वरको वचनलाई आत्मसात् नगरेकोले उनले आफ्नो राज्य गुमाउनु पर्यो।
- १ शमूएल १५:२२,२३      परमेश्वरको वचनलाई परिवर्तन गर्न सक्छ भन्ने धारणा अङ्गाल्नु तन्त्रमन्त्र वा बोकसी विद्या लिने पाप जस्तो हो।
- १ शमूएल १५      पूरै अध्याय होशियारपूर्वक पढ्नु जरुरी छ।

## कर्तव्य

“खीष्टको जीवनको ज्योतिबाट चम्किएको किरणद्वारा हेरियो भनेमात्र हामीहरूको कर्तव्यलाई चिरफार गर्न सकिन्छ, र त्यसको सराहना गर्न सकिन्छ।” -एलेन जी हाइट, टेस्टिमोनिय ३, पृ ४०३बाट रूपान्तरित।

परमेश्वरप्रति हामीहरूको कर्तव्य र जिम्मेवारी

बाइबल अध्याय

सन्देश

अय्यूब २३:१२: दैनिक भोजनभन्दा पनि परमेश्वरको वचनलाई उच्च प्राथमिकता दिनुपर्छ।

व्यवस्था ६:५, परमेश्वरलाई सारा हृदय, प्राण, दिमाग र बलले प्रेम गर्नुपर्छ।

१ सामूएल १२:२४,

रोमी १२:११: सम्पूर्ण हृदयले उहाँको सेवा गर्नुपर्छ।

१ कोरन्थी

६:१९,२०: हामीहरूको शरीर परमेश्वरको मन्दिर भएको हुनाले हामीहरूको शरीरले उहाँको महिमा गर्नुपर्छ।

मत्ती ६:२४,

लूका १४:३३: कुनै कुरा पनि नलुकाएर हाम्रो सेवा उहाँलाई प्रदान गर्नुपर्छ।

मर्कूस ८:३४:

स्वार्थ त्यागको भावनाले प्रेरित भएर आफ्नो क्रुस आफैले दिनदिनै बोक्नुपर्छ।

मत्ती

१९:२१,२८,२९: जे छ सो सबै खीष्टको हो भनेर उहाँलाई नै सुम्पिनु।

प्रकाश ३:१६: आधा मनले होइन पूरै मनले उहाँलाई समर्पण गर्नु।

प्रस्थान २२:२९,

हितोपदेश ३:९ : आफूसँग जे छ त्यसले परमेश्वरको आदर गर्नु।

१ थेस्सोलोनिकी

२:१२: परमेश्वरको योग्यको भएर चलनु।

१ कोरन्थी १०:३१: जे गरेपनि परमेश्वरकै महिमाको लागि गर्नु।

### हाम्रो राष्ट्रप्रति हामीहरूको कर्तव्य

रोमी १३:१ परमेश्वरले नै राष्ट्रहरू सृजनुभएको हो।

मत्ती २२:१९-२१ राष्ट्रप्रति बफादार होऊ।

रोमी १३:१ राष्ट्रको अधिनमा वस।

रोमी १३:१,२ राष्ट्रको उचित सम्मानलाई आदर नगर्नु परमेश्वरलाई नै आदर नगर्नु हो।

रोमी १३:३,४ असल काम गर्न नै परमेश्वरको मुनि राष्ट्रहरू खडा भएका हुन्।

दानिएल ४:१३-१८,

१०:२०, ११:१ स्वर्गदूतहरूले राष्ट्रलाई हेरिरहेका हुन्छन्।

१ तिमोथी २:१-३ राष्ट्रका शासकहरूको निमित्त प्रार्थना गर्नुपर्छ।

हितोपदेश ८:१५,१६ राष्ट्रका शासकहरूलाई परमेश्वरले नै स्थापना गर्नुहुन्छ।

प्रेरित ५:२९

जब राष्ट्रले आफ्नो परिधिभन्दा बाहिर गएर परमेश्वरले निर्धारण गर्नुभएको नीतिको विपरित चल्छ तब त्यसबेला येशूका भक्तहरूले मानिसहरूलाई भन्दा परमेश्वरको आज्ञा वा नीतिमा सधैं चलनुपर्छ।

## नयाँ पृथ्वी

बाइबल अध्याय

सन्देश

भजन ११५:१६

यस पृथ्वी मानिसहरूका सन्तानलाई सुम्पिनेछ ।

उत्पत्ति १:२७-२८

आदम र हव्वालाई यस पृथ्वीमाथि अधिकार दिइएको थियो ।

उत्पत्ति ३:१-६

मानिसको पतनले त्यो अधिकार गुमाइयो ।

रोमी ६:१६

सैतानको वचन सुन्दा पृथ्वीमाथिको आधिपत्य गुम्यो ।

यूहन्ना १४:३०

मानिसको सट्टा सैतानले यस पृथ्वीमाथि आधिपत्य जमायो ।

उत्पत्ति १३:१४-१७

अब्राहमलाई यस पृथ्वी सुम्पिने कबुल ।

रोमी ४:१३

यस पृथ्वीको उत्तराधिकारी अब्राहम ।

प्रेरित ७:२-५

तर अब्राहमले आफ्नो जीवनमा यस पृथ्वीमाथि आधिपत्य जमाउन सकेन ।

हिब्रू ११:८-१३

अब्राहमका सन्तानले पनि यस पृथ्वीमाथि आफ्नो आधिपत्य जमाउन सकेन ।

हिब्रू ११:१३

तिनीहरूले यस पृथ्वीमाथि अधिकार जमाउने अपेक्षा गरेका थिए ।

इजकिएल

३७:१२-१४

तर पुनरुत्थान पछि दिइनेछ ।

गलाती ३:७

अब्राहमकै सन्तानलाई

गलाती ३:२९

यस पृथ्वीमा उत्तराधिकारीहरू परमेश्वरका जनहरू हुनेछन् ।

२ पत्रुस ३:७-१३

यस पृथ्वी आगोद्वारा शुद्ध गरिनेछ ।

यशैया ६५:१७

नयाँ पृथ्वीको कबूल गरिएको छ ।



प्रकाश २१:१	नयाँ पृथ्वीको सृजना
यशैया ४१:३	अदनको बाँगेचा जस्तो हुनेछ।
यशैया ३५:१-१०	नयाँ पृथ्वीको वयान
यशैया ६५:२१-२५	नयाँ पृथ्वीमा रोजगारीको व्यवस्था
यशैया ३३:२४	त्यहाँ बसोबास गर्नेहरू कहिल्यै पनि विरामी हुनेछैन।
प्रकाश २१:४	दुःख, कष्ट र मृत्यु हुनेछैन।
यशैया ६६:२२,२३	नियमित रूपमा परमेश्वरको आराधना गरिनेछ।
मत्ती ५:५	नम्रहरूले त्यस पृथ्वीको अधिकार पाउनेछन्।

### नयाँ पृथ्वीको राजधानी

प्रकाश २१:१,२	पवित्र शहर यस पृथ्वीमा ओर्लेर आउँछ।
प्रकाश २१:९-११	त्यो शहर दुलही शहर हुनेछ।
प्रकाश २१:१२	स्वर्गदूतहरू पहरेदार हुनेछन्।
प्रकाश २१:२१	ढोकाहरू मोतीको हुनेछन्।
प्रकाश २१:१८	पर्खालहरू ज्यास्पर वा रत्नको हुनेछन्।
प्रकाश २१:१८	शुद्ध सुनको शहर।
प्रकाश २१:२१	सडकहरू सुनको हुनेछन्।
प्रकाश २१:१६	शहरको आकार
प्रकाश २१:१९,२०	सबै खालका बहुमूल्य पत्थरहरूले सजिएको वान्ह जगहरू
प्रकाश २१:२३	त्यस शहरमा सूर्यको आवश्यकता हुनेछैन।
यशैया २४:२३	खीष्टको महिमाले सूर्यलाई ओझेलमा पार्नेछ।
यशैया ३०:२६	अहिलेको भन्दा सात गुणा वढि सूर्य चम्किनेछ।
प्रकाश २१:२४	सारा संसारका मानिसहरू त्यस शहरमा भेला हुनेछन्।
प्रकाश २२:१,२	वान्ह थरीका फलहरूभएको जीवनको रूख हुनेछ।

- यशैया ६६:२२,२३ महिनै पिच्छे फलहरू फल्ने छन् र मानिसहरूले खानेछन्।
- प्रकाश २१:८ विश्वास नगर्ने र डरलाग्दा स्वभाव भएकाहरू त्यस शहरमा पस्न सक्नेछैनन्।
- प्रकाश २२:१४ परमेश्वरप्रति निष्ठावान तथा वचन पालन गर्नेहरू त्यस शहरमा पस्नेछन्।

पवित्र मन्दिरको विधिमा सिकाइएको नयाँ पृथ्वी, भाग १

बाइबल अध्याय	सन्देश
उत्पत्ति ३:१७	परमेश्वरले आदमलाई भन्नुभएको थियो: "तिम्रोलागि जमिन श्रापित होस्।" आदमको पापले गर्दा यस पृथ्वी प्रभावित भएको थियो।
यशैया २४:५	"मानिसहरूले गर्दा यस पृथ्वी अपवित्र हुन गएको छ।"
उत्पत्ति ४:९-११	श्रापबाट राहत पाउन र स्वतन्त्र गर्न यस पृथ्वीलाई उपचार गर्नेपछि।
गन्ती ३५:३३	जुन मानव जातिले यस पृथ्वीमा श्राप ल्यायो त्यही जातिको रगतले मात्र यस पृथ्वीलाई मुक्त गर्न सकिन्छ। "तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नु। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित्त गर्न सकिँदैन।"
नहेम्याह ५,४,५	यस पृथ्वीलाई पापको श्रापबाट उद्धार गर्न मानिसमा शक्ति छैन।
मर्कूस ३:२६,२७	यस संसारको राजकुमार वा शासक सैतान हो। सैतानभन्दा कुनै शक्तिशाली व्यक्तिको उदय हुनु आवश्यक छ। त्यसले मात्र सैतानलाई नाश गर्न सक्छ र पापको श्रापलाई अन्त्य गर्न सक्छ।
हिब्रू २:१४-१५	मानिसको रगत र मासुको चोला लिएर येशू आउनुभयो। उहाँ आदमका छोराहरूमा एक हुनुभयो र मानवताको वस्त्र लगाएर आउनुभयो

- ताकि उहाँले मानव जीवनलाई सत्यानाश गर्ने दुष्ट शक्ति वा सैतानलाई नाश गर्न सकुन्।
- रूथ २:२०** जसरी नावमीको नजिकको नातेदारले मात्र पारिवारिक अंशलाई उद्धार गर्न सकेको थियो त्यसरी नै येशू मानवको नजिक नातेदार भएर मानिसले गुमाएको पृथ्वीलाई हात पार्ने अधिकार पाउनुभयो।
- लेबी २५:२३-२५** जब इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देश परमेश्वरले सुम्पन्न भएको थियो तब तिनीहरू बसोबास गर्ने जमिन कहिल्यै पनि नबेचन उहाँले विशेष निर्देशन दिनुभएको थियो। यदि बेचनै परेमा त्यस जमिनलाई केवल नजिकको नातेदारलाई मात्र बेचन अनुमति दिइएको थियो।
- हिब्रू २:१७** येशू खीष्टले मानिसको स्वभाव लिनुभयो। उहाँ हाम्रो श्रद्धेय दाजु हुनुभयो। उहाँ हामीहरूको नजिकको नातेदार हुनुभयो ताकि यस पृथ्वीको निम्ति मोल तिरेर हामीलाई सैतानको पासोबाट मुक्त गर्नुभयो।
- एफिसी १:१३,१४** परमेश्वरका भक्तजन अर्थात् सन्तानले पाउने भविष्यको सम्पत्तिलाई किनिएको सम्पत्ति" भनिएको छ। येशू खीष्टको बहुमूल्य रगतले त्यो किनिएको थियो।
- लेबी ४:७,१८,२५,३०** पाप-बलिको निम्ति पवित्र मन्दिरमा गरिने प्रत्येक पशुबलिको विधिमा मानिसको निम्ति प्रायश्चित्त गरेपछि ढलौतको बेदीमुनी जमिनमा रगत खन्याउँथ्यो। त्यसको अर्थ पापको श्रापबाट जमिनलाई येशूको रगतले शुद्ध पारिएको छ।

लेबी ६:९-११

जब होमबलि आगोमा भष्म हुन्थ्यो तब बेदीमा रहेको खरानीलाई जतनसाथ जम्मा गरिन्थ्यो, त्यसलाई लगेर सफा तथा शुद्ध ठाउँमा राखिन्थ्यो।

भजन ३७:२०,  
७३:१२-१८

होमबलिमा जलेको भेटिले सबै पापको नाश र पाप गर्न रुचाउनेहरूलाई अग्नि कुण्डमा फ्याकिने जनाउँथ्यो।

मलाकी ४:१-३

जब संसारको अन्तमा आगोद्वारा पाप र पापीलाई भष्म पार्छ तब यस पृथ्वी शुद्ध हुनेछ। दुष्टहरूको खरानीमाथि सन्तहरू हिँड्नेछन्। परमेश्वरले पुनसृष्टि गर्नुहुने पृथ्वीको त्यो दृष्य हुनेछ।

लेबी ६:१०

इस्त्राएलीमा भएको पवित्र मन्दिरको विधिमा खरानीलाई सफा ठाउँमा लगनुभन्दा अघि पुजारीले आफ्नो वस्त्र फेरुपर्थ्यो।

प्रकाश १९:११-१६

जब यस संसारमा दुष्टहरूलाई नाश गर्न आउनुहुनेछ त्यस बखत खीष्टले आफ्नो पूजारीको वस्त्र फेरुनुहुनेछ र आफूले राजकीय पोशाक लगाएर आउनुहुनेछ।

पवित्र मन्दिरको विधिमा सिकाइएको नयाँ पृथ्वी, भाग २

बाइबल अध्याय	सन्देश
यर्मिया ९:२१	आजको पृथ्वीको वातावरण रोग र मृत्युको बोझले लादिएको छ।
प्रस्थान १५:२३	पानी पापको श्रापले प्रदुषित भएको छ।
उत्पत्ति ३:१७	जमिन, हावा र पानी सबै पापको श्रापले असुद्ध भएका छन्।
लेबी १४:१-१७	कुष्ठ रोग लागेको मानिस निको हुँदा ल्याइने भेटिले पृथ्वी, हावा अर्थात् वातावरण र समुद्र अर्थात् पानीलाई पापको श्रापबाट शुद्ध गरिएको देखाउँथ्यो।
लेबी १४:७	पाठोको बलिको रगतले कुष्ठ रोगीलाई छर्किन्थ्यो। त्यसले मानिसलाई पापबाट शुद्ध पार्न येशूको रगतलाई औँल्याउँथ्यो।
लेबी १४:५,६	दुई चराहरूलाई पनि बलिको निम्ति ल्याइन्थ्यो। एउटालाई बगिरहेको खोलामा मारिन्थ्यो र रगत भने माटोको भाँडोमा पारिन्थ्यो। त्यसरी रगत पानी र पृथ्वीमा परेको हुन्थ्यो। त्यसले अशुद्ध भएको पृथ्वी र समुद्रलाई येशूको रगतले शुद्ध पार्दछ भनेर जनाउँथ्यो।
लेबी १४:६,७	अर्को चरा रगतमा चोपेपछि उडाइ दिन्थ्यो। त्यो चरा फटफटाउँदै आकाशमा उड्थ्यो। वातावरण वा वायुमा चरा उड्नुको अर्थ खीष्टको रगतले वायु मण्डलबाट ल्याउने पाप र मृत्युको प्रत्येक

दागलाई हटाउनेछ र हामीलाई नयाँ स्वर्ग र पृथ्वी दिइनेछ भनेर आँल्याउथ्यो ।

१ राजा ४:३३

सिडर वा धूपी र हिसप अर्थात् बाबरी जस्तो बास्ना आउने बनस्पतिले सबै बनस्पतिको प्रतिनिधित्व गर्दछन् ।

लेबी १४:६

सिडर र हिसपलाई बलि चढाएको रगतमा चोपल्थ्यो । त्यसको अर्थ पापको श्रापले दुषित पारेको सबै बनस्पतिहरूलाई खीष्टको रगतले सफा गर्नेछ र पृथ्वी फेरि अदनको बँगैचाको सौन्दर्यतामा परिणत हुनेछ ।

## ख्रीष्टको दोस्रो आगमनमा आकाशमा हुने चिन्हहरू

बाइबल अध्याय	सन्देश
लूका २१:२५,२६	आकाश र पृथ्वीमा विभिन्न सङ्केतहरू हुनेछन्।
योयल ३:१५	सूर्य, चन्द्रमा र ताराहरू अन्धकार हुनेछन्।
प्रकाश ६:१२	भाङ्ग्रा जस्तै कालो हुनेछ।
यशैया १३:१०	बिहान झिसमिसे जस्तै सूर्य अंध्यारो हुनेछ।
आमोस ८:९	सफा आकाशमा अपरान्ह सूर्य अंध्यारो हुनेछ।
इजिकिएल ३२:७	सूर्यलाई बादलले ढाक्नेछ।
आमोस ५:८	रात पनि अत्यन्त अन्धकार हुनेछ।
प्रकाश ६:१२	चन्द्रमा रगत जस्तै रातो हुनेछ।
मत्ती २४:२९	१२६० वर्षको महाशङ्कट पछि त्यो हुनेछ।
मर्कूस १३:२४	महाशङ्कटपछि दिनहरू अन्धकार हुनेछन्।
मत्ती २४:२२	ती दिनहरूलाई छोट्याईनेछ।

इसाईहरूलाई दिने सामुहिक यातना वा सङ्कटको समय करिब सन् १७७६मा अन्त भएको थियो। त्यो समय दानिएल ७:२५मा गरिएको भविष्यवाणी अनुसार सन् ५३८बाट सुरु भएको थियो र सन् १७९८मा अन्त भएको थियो। त्यसबेला पोपलाई पक्राउ गरेको थियो जसले गर्दा रोमन क्याथोलिक चर्चले बाइबलमा मात्र विश्वास गर्ने इसाईहरूलाई गर्ने ज्यादतीको अन्त भएको थियो। सूर्य र चन्द्रमामा हुने सङ्केत सङ्कट र १७९८को अन्तमा हुने भनेर भविष्यवाणी गरिएको थियो। विश्वप्रसिद्ध वेवस्टर शब्दकोषको सन् १८६९को संस्करणमा ती सङ्केतहरू देखापरेको विवरण यसरी दिइएको छ:-

"मे १९,१७८०मा अचम्म तरिकाले दिउँसो अंध्यारो भयो। न्यु इङ्गल्यान्ड (अमेरिकाको)सम्म त्यो दिन रातमा परिणत भएको थियो। कुनै ठाउँमा त मानिसहरूले दिउँसै कुनै पनि छापाहरू घन्टाँसम्म बाहिर



पढ्न सकेका थिएनन्। त्यो धमिलोपना विहानको दश बजेदेखि सुरुभएको थियो र अर्को दिनको रातसम्म अन्धकार भइरहेको थियो। तर विभिन्न ठाउँहरूमा विभिन्न तरिका र समय अनुसार अन्धकार भएको थियो। ती दिनभन्दा केही दिन अघिमात्र हावाहरू असाधारण तरिकाले बहेका थिए। दक्षिणपश्चिम र उत्तरपश्चिमबाट ती हावाहरू बहेका थिए। त्यो अचम्म तथा असाधारण दृष्यको सत्य कारण कसैलाई थाहा भएको छैन।" खगोलशास्त्री अर्थात् ताराहरूको अध्ययन गर्ने विद्वान हर्शेलले भन्दछन्: "उत्तर अमेरिकामा भएको त्यो अन्धकारको दिन प्रकृतिको अचम्मको दृष्य भनेर इतिहासमा सम्झिरहनेछ र मानिसहरूले ठूलो चासोसाथ पढ्नेछन् तर त्यसको बारेमा व्याख्या गर्ने कुनै दर्शनशास्त्र छैन।"

### प्रकाश ६:१३ हरियो फल जस्तै ताराहरू खसे।

"हामीहरूको प्रथम शताब्दि" भनेर लेख्ने देभेनभन्ने लेखकले नेभेम्बर १३, सन् १८३३मा ताराहरूको वर्षाको बारेमा पूरै अध्याय लेखेका छन्। त्यो पृष्ठ ३२९-३३६मा छ। प्रकाशको पुस्तकमा लेखिएको भविष्यवाणी कसरी पूरा भयो भनेर उक्त पुस्तकमा विस्तृत छलफल गरिएको छ।

लूका २१:२८-३१ यहाँ उल्लेखित भविष्यवाणीका चिन्हहरू सन् १७८०मा कसरी पूरा हुन थाल्यो भनेर इतिहासले बताउँछ। मत्ती २४:३३ प्रभु मुक्तिदाता ढोकामै हुनुहुन्छ। लूका २१:३२, मत्ती २४:३४ ती सबै सबै भविष्यवाणीहरू पूरा नहुञ्जेल त्यो पुस्ता बितेर जानेछैन। (कित येशूले सम्बोधन गर्नुभएको पुस्ता वा ती सबै भविष्यवाणीहरू पूरा भएको देख्ने पुस्ता हुनुपर्छ)।

लूका ११:२९ जुन पुस्ता येशूको दिनमा बाँचेका थिए, तिनीहरूले केवल एउटा भविष्यवाणीमात्र पूरा भएको देखेका थिए। त्यसकारण त्यो पुस्ता हुनसक्दैन किनभने उहाँको आगमनपूर्व पूरा हुने सबै भविष्यवाणीहरू त्यसबेला पूरा भएको थिएन।

मत्ती २४:३५ परमेश्वरको वचन खेर जानसक्दैन।

लूका २१:३४-३६ येशूको आगमनको निमित्त तयार हुनुपर्छ।



© Nathan Greene. All rights reserved.

## येशू आउनुभन्दा अघि पृथ्वीमा हुने चिन्हहरु

प्रकाश ६:१२	ठूलो भूकम्प
मत्ती २४:७,८	भूकम्प र अनेकन् रोगव्याधीहरू
लूका २१:२५	राष्ट्रहरूलाई आतङ्क गरिने गतिविधिहरू
मत्ती २४:७	राष्ट्र राष्ट्रहरूको बीचमा तनाव
मर्कूस १३:७,८	लडाइँ र लडाइँको अनेकन् हल्ला तथा खबरहरू
योयल ३:९,१०	युद्धका निमित्त तयार, कृषिको निमित्त उपयोग गर्ने औजारहरूलाई पनि तरवार बनाउन ढालिने।
योयल ३:११,१२	परमेश्वरलाई विश्वास नगर्ने देशहरू व्युँझिनेछन्।
यर्मिया २५:२६-२८	संसारका सबै देशहरू युद्धको निमित्त तानिनेछन्।
यशैया ८:९,१०	एक आपसमा भएको विश्वास, क्षेत्रीय तथा अन्तराष्ट्रिय एकताहरू भङ्ग हुनेछन्।
यशैया ८:१२-१४	धार्मिक तथा सही नीतिहरू डगमगिने छैन। जुनसुकै परिस्थितिमा पनि त्यो चम्किरहेनछ।

## यूगको अन्तमा हुने थप महत्त्वपूर्ण चिन्हहरु

दानिएल १२:४	अन्धाधुन्धरूपमा ज्ञान बढ्नेछन् र मानिसहरू जताततै यात्रा गर्नेछन्।
याकूब ५:१-३	धनको लोभमा फसि धनमात्र कमाउनेहरूले धनसम्पत्ति थुपार्नेछन्।
भजन ४०:११	आफूले बनाएका घरहरू कहिल्यै नभत्कियोस भनेर कामना गर्नेछन्।
याकूब ५:४	सामन्ती, उद्योगपति तथा धनीवर्गहरूले श्रमिकहरूको शोषण गर्नेछन् र थिचोमिचो गर्नेछन्।

- नहूम २:३ “परमेश्वरको राज्यको तयारीमा” बग्गीहरूमा जलिरहेको मुस्लोहरू हुनेछन् अर्थात् अत्यन्त ठूलो आगोका ज्वालाहरूले तिनीहरू सजिनेछन्।
- नहूम २:५ द्रुतगतिमा चल्ने वाहनहरू जसमा चालकले यात्रुहरू गन्छन् र तिनीहरूको पैसा उठाउँछन् जस्तो चित्रण यस पदले आभास् दिन्छ। युद्धमैदानमा सेनापतिले शहरलाई कब्जा गर्न उर्दी दिन्छन् र शहरलाई कब्जा गरेर शिविर खडा गर्छन्। त्यस्तै गरि आफूले गर्ने यात्राहरू युद्धमैदानमा रफतारसाथ मानौं कुनै स्थानलाई ओगट्न दगुर्छन्।
- नहूम २:४ यात्रुवाहनहरू विजुली चम्केको जस्तै द्रुतगतिमा शहरहरूमा डगुर्नेछन्।
- नहूम ३:१६,१७ कतिपय देशमा सलहहरूले सूर्यलाई बादलले ढाकेको जस्तो गरेर उडिरहेको देख्दा अगमवक्ताले व्यापारी, मुकुट लगाएको र क्याप्टेनहरू उडिरहेको देख्छन्। हुन त ती हवाईजहाजहरू आकाशमा उड्ने किराहरू जस्ता हुन् भनेर अगमवक्ताले देखेको हुनुपर्छ।
- यशैया ८:१९ टुनामुना, देवता आउने, वीरहरू देखाउने जस्ता परमेश्वरबाट मानिसहरूको मनलाई भाँड्ने आत्मिक महाजालहरू बढ्नेछन्।
- प्रकाश १६:१३-१५ विभिन्न खालका शैतानिक शक्तिहरूले संसारलाई हल्लाउनेछन्।
- प्रकाश १६:१४ शैतानले अनेकन् आश्चर्य कामहरू देखाएर मानिसहरूलाई आफूतिर तान्नेछन्।
- २ कोरन्थी शैतान तथा उसका मतियारहरूले विभिन्न मरेका

११:१४,१५

तथा बाँचेका व्यक्तित्वहरूको रूप धारण गरेर मानिसहरूलाई मख्ख पार्नेछन्।

यशैया ८:२०

ती सबै सत्य हुन् वा असत्य सो सावित गर्न परमेश्वरको वचन नै उत्कृष्ट मापदण्ड हो।

### अन्तिम समयको आत्मिक संसारमा हुने चिन्हहरू

मत्ती २४:२४

सापट आश्वासन तथा कथित भविष्यवक्ता वा स्वामीहरूको उदय

लूका १७:२६-२८

भोजभतेर र मादक पदार्थबाट मात्तिने प्रवृत्ति

यशैया २२:१२-१४

मासु आदि खाइ शारीरिक स्वाद र जड्याँहामा केन्द्रिभूत हुने

यशैया ६६:१५-१७

जिउनलाई खानुको सट्टा खानलाई मात्र जिउने प्रवृत्तिले मानिसहरूका खञ्जुवा हुने मानसिकताले उसैलाई असमयिक रूपमा खतम पारिने

१ तिमोथी ४:३

कतिपय मानिसहरू सत्यबाट पर बस्छन् र परमेश्वरलाई विश्वास गर्न पनि छोड्छन्।

१ तिमोथी ४:३

परमेश्वरलाई विश्वासघात गर्नेहरूले परमेश्वरले दिनुभएको प्रारम्भिक खाना नखान अरूलाई उक्साउन खोज्छन् (उत्पत्ति १:२९)।

मत्ती २४:४८,४९

परमेश्वरलाई विश्वास गर्छु त भन्ने तर आफ्नो भाऊ खोज्ने चर्चका सेवक वा कर्मचारीहरूले येशूको आगमनको ठेगान छैन भनेर जथाभावी जीवन यापन गर्न थाल्दछ।

२ तिमोथी ३:१

अन्तको समयमा अनेकन् भयावह घटनाहरू हुनेछन्।

२ तिमोथी ३:२-५

अन्तिम दिनहरूमा १९ वटा उल्लेखनीय पापहरूले मानिसहरूलाई नियन्त्रण गर्नेछन्।

मत्ती २४:१४      जुनसकै    प्रतिकूलको    बावजूद    पनि    संसामा  
सुसमाचार प्रचार गरिनेछ ।

मत्ती २५:१५,      अन्तिम    दिनहरूमा    दानिएलका    भविष्यवाणीका  
दानिएल १२:९      अर्थहरू बुझ्नेछन् ।

योयल ३:१६      परमेश्वरका    जनहरूको    आशा    परमेश्वरमात्र  
हुनुहुनेछ ।

## येशू ख्रीष्टको तीन आगमनहरू र थुमाको बिवाह

येशू ख्रीष्टको आगमनका तीन पक्षहरू छन्: पहिलो त उहाँ यस संसारको न्याय गर्न आउनुहुनेछ, तेस्रो उहाँको आगमनमा उहाँका जनहरूलाई स्वर्गमा लगिनेछ। येशूको त्यस आगमनका तीन पक्षहरू फरक फरक छन् र फरक फरक घटनाहरू हुनेछन्।

### न्यायको समय, वा थुमाको बिवाह

बाइबल अध्याय

सन्देश

मत्ती ३:१-५

ख्रीष्ट अचानक न्याय गर्न आशिन हुनुहुनेछ।

दानिएल

७:९, १९, १३, १४;

मत्ती २५:१०

जब उहाँ न्यायको स्थानमा जानुहुन्छ तब उहाँ बिवाहको निम्ति जानुभएको हुन्छ।

प्रकाश २१:९, १०

नयाँ यरुशलेम उहाँको दुलही हुनेछ।

यशैया ६२:४

जुन स्थल उहाँले बिवाह गर्नहुन्छ त्यो उहाँको दुलही हुन्छ।

२ कोरन्थी ११:२,

यशैया ५४:५;

एफिसी ५:२३

दानिएल ७:१३, १४

चर्च दुलही हो। ख्रीष्ट जमिनरूपि शहर र दुलहीरूपि चर्चसँग बिवाह गरेको हुन्छ।

ख्रीष्टलाई परमेश्वर पिताकहाँ ल्याइनेछ। त्यहाँ उहाँलाई उहाँको राज्य सुम्पिनेछ। उहाँको राज्य हुन चार तत्वहरू चाहिन्छ: क्षेत्र वा जमिन, मानिसहरू, राजधानी जहाँ राज्यको संचालन हुन्छ र राजा। उहाँलाई दिइने शहर, मानिसहरू र जमिन र राजा हुने अधिकारलाई उहाँको बिवाह भनिन्छ।

लूका १९:१२	तत्काल समयमा खीष्ट आफ्नो राज्य पाउन टाढा देशमा जानुभएको छ।
दानिएल ७:९,१०	उहाँको विवाह वा उहाँको राज्यमा को बस्न पाउने छ भन्ने निधो गर्न पहिला मानिसहरूको न्याय हुनेछ।
मत्ती २५:१-१०	जो मानिसहरू तयार छन् तिनीहरूले विवाहको पोशाक लगाएका हुन्छन्।
प्रकाश १९:७,८	विवाहको निमित्त चाहिने पोशाक भनेको खीष्टको धार्मिकताको लुगा हो।
यशैया ६१:१०	ती पोशाक सबैलाई उपलब्ध गराइएको छ: पाहुनाहरूले केवल लगाउनु मात्र पर्दछ।
प्रकाश ३:५	जो मानिस खीष्टको बलले पापमाथि विजय प्राप्त गर्छ त्यसले त्यो पोशाक पाउनेछ।

### चोर जस्तै सुटुक्क आउनुहुने येशू तथा उहाँको विवाह

मत्ती २४:४२-४४	जब येशू दोस्रो पल्ट महिमित रूपमा आउनुहुन्छ, उहाँ आउनुहुने समय चोरको जस्तो कसैले थाहा नपाउने समयमा आउनुहुन्छ। जसरी चोरले आफ्नो काम सक्छ र फर्कन्छ त्यसबेलामात्र मानिसको होस आउँछ, त्यसरी नै जब येशू आउनुहुन्छ र आफ्ना जनहरूलाई बटुल्ने काम उहाँले गर्नुहुन्छ तब मात्र मानिसहरूको होस खुल्छ र थाहा पाउँछन् उहाँ को हुनुहुन्छ।
दानिएल ७:१३,१४, प्रकाश २२:११,१२	जब स्वर्गमा भइरहेको न्यायको काम सकिन्छ र खीष्टले उहाँको राज्य पाउनुहुन्छ तब त्यसबेला सदाको निमित्त यस संसारमा भएको प्रत्येक मानिसको भविष्य निर्धारण हुनेछ। तर उहाँ चोर जस्तो सुटुक्क आउनेभएकोले त्यो समय



कहिले हुन्छ भनेर कसैलाई थाहा हुँदैन न त प्रत्येक मानिसले पाइरहेको मुक्तिको ढोका कहिले बन्द हुन्छ।

प्रकाश ८:५

त्यसबेला स्वर्गको महा पवित्र स्थानमा बालिरहेको आफ्नो धूप फ्याँक्नुहुनेछ र उहाँले गरिरहनुभएको मध्यस्थकर्ता वा पूजारीको काम उहाँले रोक्नुहुनेछ।

१ थेसलोनिकी ५:२

त्यस घटनालाई आउनेवाला परमेश्वरको दिन भनेर पनि कहलाइन्छ।

२ पत्रुस ३:१०

"परमेश्वरको दिन" भन्नुको अर्थ यस संसारमा सदाको निमित्त परमेश्वरले यसको भविष्यको फैसला गर्नुहुनेछ।

प्रकाश १४:१०

अधर्मी, दुष्ट, पापी संसारमा उहाँको विशुद्ध क्रोध पोखाउनुहुनेछ।

हबकूक ३:२

यो भन्दा पहिला परमेश्वरले गर्नुहुने न्यायमा सदाशयता र दया मिसिएको हुन्थ्यो।

भजन ७५:७,८

दुष्टहरूले त्यो क्रोधको कचौरा पिउनुपर्नेछ।

हिब्रू ११:१६


खीष्टले उहाँका जनहरूको निमित्त शहर तयार गरिसक्नुभएको हुन्छ।

दानिएल ७:१३,१४

जब खीष्टलाई राज्य दिइनेछ त्यसबेला शहर वा राजधानी र त्यहाँ रहने उहाँको जनहरू तयार भइसकेको हुन्छ तर यस पृथ्वी शैतानको आधिपत्यमा अझै भइरहेको हुन्छ।

ख्रीष्ट आफ्ना जनहरुको निम्ति आउनुहुनेछ ।

बाइबल अध्याय	सन्देश
लूका १९:१५	ख्रीष्टले आफ्नो राज्य पाउनुभएपछि यस पृथ्वीमा फर्कनुहुन्छ।
लूका १२:३५-३७	यसलाई बिबाहको काम सकेर फर्केको पनि भनिन्छ।
मत्ती १३:३८-४१	आफ्नो राज्य पाउनुभएपछि उहाँले सबै व्यवस्था मिलाउनुहुन्छ र पापका सबै दागहरूलाई मेटाउन आउनुहुनेछ।
प्रकाश १९:१६	ख्रीष्ट तेजस्वीमय राजकीय पोशाक लगाएर आउनुहुन्छ।
प्रकाश १९:१-९	पापको अन्तिम अस्तित्व मेटाउन एक हजार वर्ष लाग्छ।
प्रकाश २०:४	त्यस बखत सन्तहरू ख्रीष्टसँग हुनेछन्।
१ थेसलोनिकी ४:१६	जब ख्रीष्ट दोस्रो पल्ट महिमामा आउनुहुन्छ तब उहाँ बादलमै रहिरहनुहुनेछ।
जकरिया १४:४	एक हजार वर्षको अन्तमा येशूले आफ्नो पाऊ अञ्जीरको पहाडमा टेक्नुहुनेछ र यस पृथ्वीलाई शुद्ध गर्ने कामको थालनी हुन्छ।
प्रकाश २१:९,१०	पवित्र शहर ओर्लन्छ।
प्रकाश २०:९	परमेश्वरबाट आगो बर्षेर दुष्टहरू सखाप हुन्छ।
२ पत्रुस ३:७-१३	त्यही आगोले पृथ्वीलाई शुद्ध गरिनेछ।



२ पत्रुस ३:५-७

जसरी एक फेरा पानीले यस पृथ्वीलाई सफा सफा गरेको थियो त्यसरी नै अब आगोले यसलाई सफा गरिनेछ।

नहूम १:९

जलप्रलयपछि पापको फेरि उदय भयो; तर आगोले आफ्नो काम गरेपछि पाप दोस्रो पल्ट फेरि दोहोरिनेछैन।

यशैया ३३:१४,१५,  
उत्पत्ति ८:१

जसरी नोहा जलप्रलयमा सुरक्षित साथ तैरिए त्यसरी नै धर्मीहरू जलिरहेको आगोको बीचमा परमेश्वरको शहरमा सुरक्षितसाथ रहनेछन्।

यशैया ३५:१-१०

शुद्ध गरिएको यस पृथ्वीले बिवाहको पोशाक पहिरिनेछ।

प्रकाश १९:९

अनि पछि बिवाहको भोज सम्पन्न हुन्छ।

लूका १२:३७

त्यस भोजको नाइके येशू आफै भएर सबैलाई सेवा गर्नुहुनेछ।

मानवजातलाई पापबाट फर्कन परमेश्वरले दिनुभएको  
अवसर गुमाएपछि

बाइबल अध्याय

सन्देश

इजकिएल ९:३,४

परमेश्वरका सन्तान अर्थात् उहाँका भक्तहरूलाई लगाइदिने चिन्ह अर्थात् लालमोहर छापको काम एउटा स्वर्गदूतलाई सुम्पिएको हुन्छ।

प्रकाश ७:१-३

परमेश्वरका जनहरूलाई लगाइदिने लालमोहरको छापको सन्देश अत्यन्त महत्त्वपूर्ण काम यस संसारमा भएको हुन्छ। त्यसलाई कसैले पनि रोक्न सक्दैन।

इजकिएल ९:११

को अर्थले यो बताउँछ, जब स्वर्गदूतको काम सम्पन्न हुन्छ तब त्यो स्वर्गदूत परमेश्वर भएको ठाउँमा फर्कन्छ र भन्नेछन् "हजुरले दिनुभएको काम मैले पूरा गरें।"

प्रकाश २२:११

खीष्टले तब यो गम्भीर घोषणा गर्नुहुनेछ: "जो अन्यायी छ त्यो अब अन्यायी नै होस्, जो फोहरी छ त्यो फोहरी नै होस्; जो धर्मी छ त्यो धर्मी नै भइरहोस्।"

यशैया ४:३

को अर्थले यो भन्छ मुक्ति पाउनेहरू जीवनको निम्ति लेखिएका हुन्छन्।

दानिएल १२:१,

तिनीहरूको नाउँ जीवनको पुस्तकमा रहेको

प्रकाश ३:५

हुन्छ।

दानिएल

"उभिनेछ" भन्ने शब्दको अर्थ माइकल वा खीष्टले

१२:१,११:२०,२१

आफ्नो पुजारीको वा मध्यस्थकर्ताको काम सम्पन्न गर्नुहुनेछ र आफ्नो राज्य सम्हाल्नुहुनेछ र

त्यसदेखि उहाँलाई राजाहरूको राजा कहलाइनेछ।

१ तिमोथी २:५ परमेश्वर र मानिसको बीचमा सहजकर्ता हुने केवल खीष्टमात्र हुनुहुन्छ र जब उहाँले त्यो काम अर्थात् पुजारीको काम सक्नुहुन्छ तब मानिसको निमित्त बिन्ती गर्ने वा सुनुवाई गर्ने अरू कोही पनि हुनेछैन।

प्रकाश १४:८-१० जब स्वर्गमा मध्यस्थकर्ता हुँदैन तब दुष्टहरूमा परमेश्वरको क्रोधको कचौरा पोखाउन कसैले पनि रोक्न सक्दैन।

यशैया ५९:१६-१८, लेबी १६:२३ खीष्टले दुष्टहरूको प्रतिफल दिन पोशाक पहिरिनुहुनेछ।

प्रकाश १५:१ यस संसारमा परमेश्वरको बिशुद्ध क्रोधको कचौरा पोखाउने काम तीन स्वर्गदूतहरूलाई जिम्मा दिइएको हुन्छ। त्यसलाई सात अन्तिम महामारी भनिन्छ।

प्रकाश १५:८, १ तिमोथी २:५ जब यस पृथ्वीमा सात अन्तिम महामारीहरू खन्याइरहेको हुन्छ तब "मानिस येशू खीष्ट" मन्दिरमा पस्न सक्नुहुनेछैन।

प्रस्थान ८:२०-२३ को अर्थ: परमेश्वरले इजिप्टमा दश वटा महामारीहरू पठाउनुभएको थियो, पहिलो तीन महामारीहरू इस्राएली र इजिप्टवासीहरूमा पनि खनिएको थियो। तर बाँकि कुनैपनि सात महामारीहरू इस्राएलीहरूमा परेको थिएन।

भजन ९१:१-१० त्यसरी नै भजनका लेखकले भन्दछन् कि अन्तिम सात महामारीहरू धर्मीहरू भएको ठाउँमा खस्ने छैन।

## अन्तिम सात महामारीहरु

बाइबल अध्याय

सन्देश

प्रकाश १६:१

यस दुष्ट र आतङ्कले भरिएको संसारमा परमेश्वरको क्रोधको कचौरा सात स्वर्गदूतहरूले खन्याउनेछन्।

प्रकाश १६:२

पहिलो महामारी हल्लीखल्ली र पिडादायी खटिरा खनिनेछ।

प्रकाश १६:३

दोस्रो महामारीको कचौरा खनिन्दा समुद्र मानिसको रगत जस्तो रातो रङ्गले छचल्किनेछ।

प्रकाश १६:४

तेस्रो महामारीले नदी,नाला तथा पानीका मुहानहरू रक्ताम्य हुनेछ।

प्रकाश १६:५,६

जब महामारीले पृथ्वीको पानीलाई असर पार्दछ तब पानीका दूतहरूले यस संसारमा धार्मिक इन्साफ भएको छ भनेर घोषणा गर्नेछ।

प्रकाश १६:७

स्वर्गका स्वर्गदूतले जवाफ दिनेछन्।

प्रकाश १६:८

चौथो महामारीले मानिसहरूलाई घामले आगो जस्तो गरि पोल्नेछ।

प्रकाश १६:९

ती महामारीहरूबाट मानिसहरूले परमेश्वरको निन्दा गर्नेछन्। अनि स्वतः तिनीहरूले परमेश्वरबाट सुरक्षित भएका उहाँका जनहरूलाई ती महामारीलाई ल्याउने भनेर दोष लगाउनेछन्।

प्रकाश १६:१०

पाँचौँ महामारीले पशुहरूको संसारमा अन्धकारले भरिनेछ।

प्रकाश १६:११

पहिलो महामारीले गर्दा दुष्टहरू कष्ट पाइरहनेछन् किनकि तिनीहरू खटिरा नै खटिराले गर्दा त्राही त्राही हुनेछन्। तिनीहरूले परमेश्वरको

निन्दा गर्नेछन् तिनीहरूमाथि आएको महामारीको निमित्त परमेश्वरका जनहरूलाई दोषी ठहर्‍याइरहनेछन्। यदि तिनीहरूले परमेश्वरको निन्दा गर्छन् भने उहाँका प्रतिनिधिहरूलाई स्वतः घृणा गर्नेछन्।

**प्रकाश १३:१५** असुर शैतान र उसको प्रतिरूपमा भएको विशेष जीवन र शक्तिको प्रदर्शन गरिनेछ।

**प्रकाश १६:१२,१६** पश्चिम एशियामा भएको सबभन्दा लामो युफ्रटिस नदी सुक्ने छैठौँ महामारी यस संसारमा खनिनेछ।

**यशैया ८:७** कुनै पनि देशको नदीलाई देशको संज्ञा दिनेभएकोले युफ्रेटिस नदी सुक्दा छैठौँ महामारीले टर्कीको साम्राज्य सुकेको जनाउँछ।

**प्रकाश १६:१४** परमेश्वरका जनहरू बाहेक तीन समूहहरू हुनेछन् असुर वा पशु अर्थात् ड्रागन वा शैतान जसले बालक येशूलाई नाश गर्न खोजेको थियो। त्यो सनातन सृष्टिकर्ता परमेश्वरप्रति आस्था नराख्ने धर्म (प्रकाश १२:१-५), पशु वा शैतानको मतियार जसले १२६० वर्षसम्म परमेश्वरको चर्चलाई यातना दियो। यो समयलाई युरोपको इतिहासमा अन्धकारको समय भनिन्छ। र अर्को समूह झुटा भविष्यवक्ता बनाउँदाहरू वा येशूलाई पछ्याउँछु भनेर नकावधारी प्रोटेस्टेन्ट इसाईहरू।

**प्रकाश १६:१४,१४** जादु टुनामुना, मानिसहरूलाई लठ बनाउने आत्माले भरपुर भएर ती तीन समूहका मानिसहरूलाई नियन्त्रण गर्नेछ र परमेश्वर र उहाँका जनहरूको विरुद्ध युद्ध छेड्नेछन्।



प्रकाश १६:१५, यशैया ३३:१४ जो पवित्र र धर्मी छन् तिनीहरूलाई सुरक्षा दिइनेछ र तिनीहरूलाई आशिष दिइनेछ। त्यसबेला परमेश्वरका जनहरू भनिएर कहलाइएका तर देखावटीमात्र धर्मी भएकाहरूको असल चरित्रको पूर्णरूपमा पर्दाफास हुनेछ।

प्रकाश १३:१५ शैतान वा पशुलाई पूजा नगर्नेहरूलाई मारिनेछन् भनेर उर्दी दिनेछ। एस्तरका जातिहरूको खिलाफमा पनि त्यस्तै घोषणा गरिएको थियो। एस्तर ३:१३-१५।

### सातौँ महामारी

प्रकाश १६:१६,१७ जब यस पृथ्वीमा परमेश्वरका जनहरूलाई नाश गर्न सबै योजनाहरू तर्जुमा गरिन्छ तब सातौँ स्वर्गदूतले रिसको कचौरा आकाशबाट बर्षाउँछन् र परमपिता परमेश्वरले स्वर्गको आफ्नो मन्दिरबाट यो आवाज घन्काउनुहुन्छ "ईतिश्री भयो अर्थात् भइसक्यो।" परमेश्वरका जनहरूलाई अब संसारको कुनै पनि शक्तिले दुःख दिन अनुमति दिइने छैन।

प्रकाश १६:१८-२० परमेश्वरको आवाजले पृथ्वीमा ठूलो भूकम्प जानेछ। सारा पृथ्वी, आकाश समुद्रको छाल जस्तै बढ्नेछन्।

दानिएल १२:२ त्यसबेला आँशिक रूपमा पुनरुत्थान हुनेछ।

यशैया ३०:२७,२८ परमेश्वरले मानिसहरूको बङ्गारामा लगमा कसिदिनुहुनेछ। विश्वासीहरूलाई नाश गर्ने गुरु योजनाहरूलाई तर्जुमा गर्न तिनीहरू निरीह

- हुन्छन् र तिनीहरू धर्मीहरूदेखि त्रसित हुन्छन्।
- प्रस्थान ११:४-८ इजिप्टमा त्यहाँका बासिन्दाहरूलाई अन्तिम महामारी मध्य रातमा खन्याइएको थियो। त्यस मध्य रातमा स्वर्गदूत इजिप्टमा आउनुभन्दा अघि इस्राएलीहरू दास थिए र मध्य रातपछि इजिप्टका बासिन्दाहरूले इस्राएलीहरूसामु झुक्छन् र इस्राएलीहरू स्वतन्त्र हुन्छन्।
- अय्यूब ३४:२० मध्य रातमा बिना हातले शक्तिशालीको अन्त्य गराउनेछ।
- प्रकाश १६:२१, अय्यूब ३८:२२,२२ सातौँ महामारीका भव्य असिनाहरू जताततै बर्षनेछन् र पृथ्वीका शहरहरूलाई ध्वस्त पार्नेछ।
- यशैया ३०:२९ जब धर्मात्माहरूका पाउहरूले यस पृथ्वीलाई कुल्चिरहनेछन् तब तिनीहरूका आवाजहरू गीत भएर स्वर्गमा गुञ्जायमान हुनेछन्।
- भजन ४६ यो भजन विशेष गरेर त्यस अवसरको निम्ति लेखिएको जस्तो छ जब पहाडका चुचुराहरू डुबिरहेका हुन्छन् र मानिसहरू रहेका टापुहरू बिलाएर जान्छन्। यो धर्मीहरूद्वारा गाइने गीत हो।
- अय्यूब २२:३० तर धर्मीहरू भएको टापुहरू डुबिनेछैनन् र त्यहाँबाट परमेश्वरमाथिको विश्वासको गीत पनि स्वर्गतिर उठाइनेछन्।
- यशैया ३०:३० पवित्र जनहरूको गीतले परमेश्वरको हृदय छुनेछ। परमेश्वरका आज्ञाहरूलाई शिरोपर गर्नेहरूलाई आशिष खन्याउँदै उहाँको महिमित

आवाज घन्किनेछ। अनि येशू आउने समय र घन्टाको घोषणा गरिनेछ।

**मती २४:३२-३९** भयानक चिन्हहरू देखने पुस्ता येशू आउनुभन्दा बितेर जाँदै नभनेर येशूले भन्नुभएपछि परमेश्वर पितालाई बाहेक अरू कसैलाई दोस्रो आगमनको समय थाहा छैन भन्नुभएको थियो। अनि उहाँले यो थप्नु भयो "नोहाको समय जस्तै मानिसको पुत्रको आगमनको समय पनि त्यस्तै हुनेछ।

**उत्पत्ति**

**६:३-७, ७:१-७**

जहाज बनाउन नोहालाई १२० वर्षको समय दिइएको थियो तर भारी वर्षा हुने कुरालाई परमेश्वरले नोहालाई भन्नुभएको थिएन। जब समय आयो परमेश्वरले नोहालाई जहाजभित्र बोलाउनुभयो र नोहा तथा उनका परिवार र दुष्टहरूको बीचमा उहाँले अनन्त जीवनको रेखा कोर्नुभयो। अनि सात दिनपछि बाढी आउनेछ भनेर परमेश्वरले नोहालाई भन्नुभयो। त्यसरी नै जब परमेश्वरले स्वर्गबाट "अब भयो" भनेर उच्चारण गर्नु हुन्छ तब उहाँका जनहरू दुष्टबाट सदाको निम्ति स्वतन्त्र हुनेछ अनि येशूको आगमनको दिन र घन्टा तोकिनेछ।

**मती २४:३०**

जब सानो बादल आकाशमा देखा पर्नेछ तब सन्तहरूले खीष्टको आगमनको चिन्हलाई तुरन्त पहिचान गर्न सक्नेछन् र उहाँको आगमन हुनेछ।

**हबकूक ३:३,४**

चक्रवर्ती राजाले जस्तो खीष्ट रथमा चढेर आउनुहुनेछ। "उहाँको महिमाले स्वर्ग

- ढाकिनेछ र सारा पृथ्वी उहाँको प्रशंसाले भरिनेछ।"
- प्रकाश १९:११-१४ स्वर्गका सारा दूतहरू उहाँको अघि अघि जानेछन् मत्ती २५:३१।
- प्रकाश १९:१६ "उहाँको पोशाक र तिघामा यो नाउँ लेखिनेछ, राजाहरूका राजा र प्रभुहरूका प्रभु।"
- प्रकाश ६:१४-१६, यशैया २:१७-२१ परमेश्वरको उपस्थितिको सामु दुष्टहरू लुक्न खोज्नेछन्।
- यशैया २५:९ धर्मीहरू उहाँको आगमनमा हर्षले भावविभोर हुनेछन्।
- यशैया २६:१९ चिहानमा सुतिरहेका सन्तहरूलाई खीष्टले बोलाउनुहुनेछ "हे धुलोमा सुतेकाहरू हो, जाग र गाऊ।"
- १ कोरन्थी १५:५१-५५ मरेका धर्मीहरू उठेर आउनेछन् र यसरी चिच्याउनेछन् "हे, मृत्यु, तिम्रो खिल्ली कहाँ? हे चिहान, तिम्रो विजय खोइ?" सारा पृथ्वी मुक्तिपाएका अनगिन्ती जमातले कुल्चिनेछन्। जीवित धर्मीहरू आँखाको निमेषमा मरणशीलबाट अमरत्व प्राप्त गर्नेछन्।
- मत्ती २४:३१, भजन ५०:५ स्वर्गदूतहरूलाई यो आदेश दिइनेछ "मेरो निम्ति मेरा सन्तहरूलाई जम्मा गर।"
- २ थेसलोनिकी २:८, यर्मिया २५:३०-३३ दुष्टहरू यस पृथ्वीमा मरेर छरपस्ट हुनेछन्। र मरेका बाँकीहरू हजार वर्षपछि सदाको निम्ति नाश हुन पुनरुत्थान हुनेछन्। युहन्ना ५:२८,२९, प्रकाश २०:४,५।
- १ थेसलोनिकी ४:१६-१८ जीवित भइरहेका धर्मीहरू प्रभुलाई भेट्न आकाशमा उडिजानेछन् र त्यहाँ उहाँसँग सदाको निम्ति रहनेछन्।

## स्वर्गदूतहरूका सेवाकार्य

"मुक्ति पाएका प्रत्येक जनले आफ्नो जीवनमा स्वर्गदूतहरूको सेवाकार्यको बारेमा बुझ्न सक्नेछ। जन्मैदेखि सुरक्षित राख्न उसको स्वर्गदूत, उसको प्रत्येक पाइलामा हेरबिचार गर्ने स्वर्गदूत, कष्टको समयमा आफ्नो शीर छोप्ने स्वर्गदूत, उसको मृत्युको खाल्डोमा ऊसँग रहने स्वर्गदूत, उसलाई विश्राम दिन लाने स्वर्गदूत तथा पुनरुत्थानमा सबभन्दा पहिले अभिवादन गर्ने स्वर्गदूतसँग मुक्ति पाएको जनको व्यक्तिगत रूपमा भेटघाट हुनेछ। त्यसबेला ती स्वर्गदूतहरूसँग कुराकानी गर्दा कस्तो हुने होला! प्रत्येकको जीवनको इतिहासमा स्वर्गदूतले खेलेका भूमिका सिक्न पाउँदा र स्वर्ग मानिससँग मिलेर प्रत्येक कामको बारेमा जानकारी गर्न पाउँदा त्यसबेला कस्तो हुने होला? यस संसारमा जीवनको सबै जटिलता, जिल्ल पार्ने खालका अनुभवहरूलाई स्पष्ट रूपमा बुझाइनेछ। वर्तमान समयमा हामीहरूले सामना गरेका अन्यौलता र निराशाहरू, हामीले निर्णय गरेका लक्ष्यहरू टुक्रिएको र योजनाहरूलाई तहसनहस पारेका कुराहरू किनभयो भनेर त्यसबेला प्रतक्ष्यरूपमा हामीलाई देखाउनेछ। ती सबै परमेश्वरकै महान् चाहना अनुसार माथ गरिएका हुन् र विजयी जीवनको लक्ष्यलाई लक्षित गरिएकोले नै हामी त्यस परिस्थितिमा जाकिएका हौं भनेर त्यसबेला हामीहरूलाई बुझाइनेछ।" एलेन जी हाइट, एजुकेशन, पृ. ३०५बाट रूपान्तरित।

स्वर्गदूतहरू को हुन्?

बाइबल अध्याय

सन्देश

भजन ८:४,५,

मानिसहरू स्वर्गदूतहरूभन्दा अलि तल्लोस्तरमा

हिब्रू २:२,७

सृष्टि गरिएका हुन्। स्वर्गदूतहरू मानव जाति होइनन्।

- हिब्रू १:७ स्वर्गदूतहरू नदेखिने आत्माहरूको रूपमा सृष्टि गरिएका हुन्।
- १ कोरन्थी १५:४४-४६ तिनीहरू अदृष्य आत्माका रूपमा सृष्टि गरिएका हुन् भन्दैमा तिनीहरूको आफ्नै खालका शरीर छैन भन्न मिल्दैन।
- इजकिएल १०:१२ तिनीहरूको आफ्नै शरीर छन्, तिनीहरूको पिठ्युं र हातहरू छन्। तिनीहरू वास्तविक छन् र आफ्नै वास्तविक शरीरहरू छन्।
- उत्पत्ति १९:१-३ सोडममा लुटसँग तिनीहरूले खाए र पिए।
- उत्पत्ति ३:२२-२४ प्रथम् मानिसको मृत्यु हुन पहिले स्वर्गदूतहरूलाई जीवनको रूखको रक्षा गर्न स्वर्गदूतहरूलाई पठाइएको थियो। तिनीहरू मानिसहरूभन्दा अत्यन्त भिन्न प्रकारका जीवहरू हुन्।
- गन्ती २२:२२-२७ मानिसहरूले तिनीहरूलाई नाङ्गो आँखाले देख्न नसकेतापनि आवश्यक परेको बेलामा परमेश्वरले तिनीहरूलाई पशुबाट समेत देखिने गर्नुभएको पार्नुभएको थियो।
- गन्ती २२:३१-३५ जब मानिसहरूको आँखालाई परमेश्वरले खोल्नुहुन्छ तब तिनीहरूले देख्न सक्ने हुनेछन्।
- प्रकाश १:१ अगमवक्ताहरूलाई सन्देश सुनाउन परमेश्वरले स्वर्गदूतहरूलाई पठाउनुभएको थियो।
- प्रकाश १९:१० यदि मानिसहरूले तिनीहरूलाई देख्न सकेका भए र तिनीहरूको पवित्रतालाई थाहा गर्न सकेका भए मानिसहरूले तिनीहरूलाई पूजा गर्ने थिए।



## असल र दुष्ट स्वर्गदूतका कामहरू

यूहन्ना ८:४४	शैतान एक समयमा सत्यमा रहेको थियो तर पछि उसले आफ्नो पहिलो स्थितिलाई गुमायो।
यहूदा ६	शैतानको साथमा अरू स्वर्गदूतहरू पनि पतित भए।
२ पत्रुस २:४	तिनीहरूले पाप गरे।
१ यूहन्ना ३:४	तिनीहरूले परमेश्वरका आज्ञाहरूको अवज्ञा गरे।
प्रकाश १२:७-९	शैतान र उसका दुष्ट स्वर्गदूतहरू स्वर्गबाट फर्काएका थिए।
प्रकाश १३:१४, १६:१४	दुष्ट स्वर्गदूतहरू अनेकौं अचम्म तथा अद्भूत कामहरू गर्न सक्छन्।
अव्यूब १:६-१९	संसारका तत्वहरूमाथि प्रभुत्व जमाउन सक्छन्।
भजन १०३:२०	असल स्वर्गदूतहरू बलमा अत्यन्त महान् हुन्छन्।
२ इतिहास ३२:२१,	परमेश्वरप्रति बफादार भएका एउटा स्वर्गदूतले
२ राजा १९:३५	एक रातमा १८५,००० पुरुषहरूलाई मारेका थिए।
प्रेरित १२:२३	राजा हेरोदलाई स्वर्गदूतले प्रहार गरेका थिए।
भजन ३४:७	असल स्वर्गदूतहरूले परमेश्वरका जनहरूलाई सुरक्षा गर्नुहुन्छ।
प्रेरित ५:१९	स्वर्गदूतले इयालखानाको ढोकाहरू खोलेका थिए।
दानिएल ६:२२	पशुहरू तिनीहरूको अधिनमा हुन्छन्।
प्रकाश १४:१८	आगोमाथि पनि तिनीहरूको प्रभुत्व हुन्छ।
प्रकाश २१:१२	तिनीहरू ढोकामा सुरक्षा गर्न खटिएका हुन्छन्।
प्रेरित ८:२६	परमेश्वरका जनहरूलाई तिनीहरूले निर्देशन दिन्छन्।
हिब्रू १:१३,१४	मानिसको सेवाको निमित्त तिनीहरू खटिएका हुन्छन्।



मत्ती १८:१०	परमेश्वरका प्रत्येक बालकलाई सुरक्षा गर्न स्वर्गदूत खटिएको हुन्छ।
यशैया ३७:१४-३६, दानिएल ९:२०-२३	प्रार्थनाको जवाफ दिन्छन्।
दानिएल ४:१३-१७, ११:१, १०:२०	राष्ट्रको मामिलामा नियन्त्रण गर्छन्।
प्रस्थान २३:२०-२२	मरुभूमिमा इस्राएलीहरूको अघि अघि गएका थिए।
प्रेरित १:९-११	येशूलाई स्वर्गमा लगेका थिए।
उत्पत्ति १८:१-३, हिब्रू १३:२	पृथ्वीमा तिनीहरूको सत्कार गरेका थिए।
मत्ती १३:३९, प्रकाश १४:१५-२०	तिनीहरूले पृथ्वीमा फसलको कटानी गर्छन्।
मत्ती २४:३१	धर्मिहरूलाई जम्मा गर्छन्।
दानिएल ७:९, १०	जब न्यायको इजलास सुरु हुन्छ तब तिनीहरू उपस्थित हुन्छन्।

### स्वर्गदूतहरूलाई भएका ज्ञानहरू

प्रेरित १०:३,४	हामीले प्रार्थना गरेका छौं कि छैनौं र अरूलाई हामीले दान दिएका छौं कि छैनौं।
प्रेरित १०:५	हामीहरूको नाउँ र जात।
प्रेरित १०:६	हामी कहाँ बस्छौं र हामीहरूको पेशा।
न्यायकर्ता १३:३-१४	छोराछोरीहरूलाई तालिम दिने भनेर आमाबाबुहरूलाई सिकाउँछन्।
१ राजा १९:५-८	खाना कसरी पकाउने भन्ने ज्ञान।
२ राजा १:२,३	हामीले टुनामुना गर्नेहरूसँग सङ्गत गरेको छ कि छैन भन्ने ज्ञान।

२ इतिहास ३२:२१ युद्ध गर्न वा अरू कामको निम्ति चाहिने अधिकारवालाहरूको नियुक्ति गर्ने।  
उत्पत्ति १६:७,८ सेवक र रखवालीहरूका नाउँहरू थाहा छन्।  
उपदेशक ५:६ हामीले बोलेका वचनहरूको ख्याल गर्छन्।

### स्वर्गदूतहरूको मर्यादाक्रम

लूका १:१९ परमेश्वरको उपस्थितिमा उभिने स्वर्गदूतहरू।  
मत्ती १८:१० परमेश्वरको अनुहार हेर्ने स्वर्गदूतहरू।  
इजिएल १:१४ बिजुली चम्केको भन्दा छिटो चलने स्वर्गदूतहरू।  
प्रकाश ५:११ दश करोड भन्दा बेसी संख्याहरू भएका स्वर्गदूतहरू।  
भजन ६८:१७ परमेश्वरका रथहरू स्वर्गदूतहरूले बनेका हुन्छन्।  
यशैया ६:२,६ सेराफिम स्वर्गदूतहरूको आफ्नै काम हुन्छन्।  
प्रस्थान २५:१६-१८ परमेश्वरको करुणाको सन्दुकमा चेरुबिम वा करुबहरू दुईतिर उभिएका हुन्छन्।  
भजन ८०:१ चेरुबिम वा करुबहरूको बीचमा परमेश्वरको उपस्थिति।  
इजकिएल २८:१४ पतन हुनुभन्दा अघि शैतान छ्योपिने करुब वा अगुवा स्वर्गदूत थियो।  
दानिएल १०:२१ भविष्यवाणी बोल्ने स्वर्गदूत गाब्रिएल हुन्।  
प्रकाश १४:१८ आगोमाथि पनि शक्ति हुने एक जना स्वर्गदूत छन्।  
प्रकाश १६:५ पानीमाथि शक्ति हुने एक जना स्वर्गदूत छन्।  
प्रकाश २:१,८,१२, १८,३:१,७,१४ सात जना स्वर्गदूतहरूलाई सातवटा चर्चहरूलाई सन्देश दिन खटाइएको थियो।  
प्रकाश ७:१ चार जना स्वर्गदूतहरूले युद्धलाई सम्हाल्छन्।  
प्रकाश ७:२, इजकिएल ९:२-४ लालमोहर लगाउने काम स्वर्गदूतलाई खटाइएको हुन्छ।

प्रकाश ८:२	सातवटा बिगुलहरू फुक्न सात जना स्वर्गदूतहरूलाई जिम्मा लगाइएको हुन्छ।
प्रकाश १०:१-१०	सानो भविष्यवाणीको पुस्तकलाई खोल्न एक जना बलियो स्वर्गदूतलाई पठाइएको थियो।
प्रकाश १४:६-१२	यस स्वर्ग र पृथ्वीलाई अन्त्य गर्न अन्तिम सन्देश दिन तीन जना स्वर्गदूतहरूलाई खटाइएको हुन्छ।
प्रकाश १५:१	यस पृथ्वीमा अन्तिम महामारी खन्याउन सात जना स्वर्गदूतहरूलाई जिम्मा दिइएको हुन्छ।
प्रकाश १८:१-३	चर्को स्वरले चेतावनी दिन पनि स्वर्गदूत हुन्छन्।
मत्ती २५:३१, प्रकाश १९:१४	जब येशू खीष्टसँग स्वर्गदूतहरू आउँछन् तब तिनीहरू सिद्धरूपमा सुसंगठित र सैनिकहरूको पडकितमा जस्तो देखा पर्छन्।
प्रकाश १९:१७	बडा खानाको निमित्त एक जना स्वर्गदूतले पंक्षीहरूलाई जम्मा गर्छन्।
प्रकाश २०:१	शैतानलाई बाँध्न अर्को स्वर्गदूतलाई जिम्मा लगाइएको थियो।

### गाब्रिएल, भविष्यवाणी दिने स्वर्गदूत

लूका १:१९	परमेश्वरको सम्मुखमा उभिएको हुन्छ।
दानिएल ९:२१	दानिएलको स्वप्नदर्शनमा देखा पर्छन्।
दानिएल १०:२१	भविष्यवाणीको रहस्य अरू कोही होइन तर खीष्ट वा मिकाएल गाब्रिएलसँग मिलेर खोलनुहुन्छ।
प्रकाश १:१-३	भविष्यवाणी चार चरणहरूमा दिइन्छ: पहिलो परमेश्वर, दोस्रो खीष्ट, तेस्रो स्वर्गदूत, चौथो अगमवक्ता।
प्रकाश २२:१६,६	गाब्रिएल खीष्टको निजी स्वर्गदूत हुन्।

लूका २२:४३, मत्ती २८:२	गेतसमनीको बगैँचामा येशूलाई बल दिइएको थियो र चिहानबाट उहाँलाई बोलाइएको थियो।
दानिएल ८:१५-२५, ९:२१-२६	अगमवाणी केवल प्रकट गर्नेमात्र होइन अगमवक्ताहरूलाई त्यसको रहस्य पनि बताउँछन्।
दानिएल १०:२०,११:१ यशैया ७:१४, लूका १:२६-३८	भविष्यवाणी पूरा गराउन गाब्रिएलले मानिसहरूलाई प्रभाव पार्दछन्। जब अगमवाणी पूरा हुने समय आयो तब कसले त्यो पूरा गर्छ भनेर गाब्रिएलले घोषणा गरेका थिए।
लूका १:५-२०	भविष्यवाणी पूरा भएको हेर्न चाहनेको निम्ति परमेश्वरकै उपस्थितिबाट ओर्लेर आएर बताउँछन्।
उत्पत्ति २४:१-४८	परमेश्वरको योजनालाई कार्यान्वयन गर्न इच्छुक हुन चाहनेको अगाडि "उहाँको स्वर्गदूत" अघि अघि जान्छन्।
प्रकाश २२:९	यूहन्नाको, अगमवक्ताहरूको र जो प्रकाशको पुस्तकमा उल्लेख गरिएका बचनहरू पालन गर्नेहरूको सहकर्मी। गाब्रिएल परमेश्वरबाट खटाइएको स्वर्गदूत हो जो प्रकाशमा उल्लेखित भविष्यवाणीहरूलाई पूरा गर्न

## परमेश्वरको पवित्र मन्दिर

"२३०० वर्षको अवधिको भविष्यवाणी, परमेश्वरका दश आज्ञाहरू र येशूको विश्वास र पवित्र मन्दिर सम्बन्धित विषयबस्तुहरू, विगतमा चलाइएका येशूको दोस्रो आगमनको अभियान र हामीहरूको वर्तमान धारणाहरू सिद्धरूपमा हिसाब गरेर व्याख्या गरिएका हुन्। शङ्का गर्नेहरूलाई त्यसले विश्वास तथा आस्था दिलाउँछ भने महिमित भविष्यको निश्चिततातिर दृष्टिगत गर्न प्रतिबद्धता जनाउँछ। सुसमाचार सुनाउनेहरूले ती विषयबस्तुहरूलाई मूल विषयवस्तु मानेर सिकाउनुपर्छ भनेर मैले बराबर देखेको छु।"-एलेन जी हाइट, अर्ली राइटिङ्गस् पृ. ६३बाट रूपान्तरित।

### वास्तविक रूप र प्रतिरूप

#### बाइबल अध्याय

#### सन्देश

हिब्रू ९:१	यस पृथ्वीमा भएको पवित्र मन्दिर स्वर्गको प्रतिरूप
प्रस्थान २५:९, १ इतिहास २८::१९	स्वर्गको संरचना अनुसार तयार पारिएको थियो ।
हिब्रू ८:१-५	पृथ्वीको मन्दिर स्वर्गको छायाँ।
हिब्रू ९:१-३	पृथ्वीको मन्दिरमा दुई कोठाहरू थिए।
हिब्रू ९:२, प्रस्थान २५:३७	पृथ्वीको मन्दिरमा सातवटा दियोहरू थियो।
प्रस्थान ३०:१-६	पृथ्वीको मन्दिरमा सुनको बेदी थिए।
प्रकाश ४:५	स्वर्गको मन्दिरमा सात वटा आगोका दियोहरू थिए।

प्रकाश ८:१-४	स्वर्गमा पनि सुनको बेदी थियो ।
प्रस्थान् ३०:७,८	पृथ्वीको बेदीमा धूप बालिएको हुन्थ्यो ।
प्रकाश ८:३,४	स्वर्गको मन्दिरमा धूप चढाइन्थ्यो ।
लेवी १६:१२,१३	पृथ्वीको मन्दिरमा धूपदानीमा धूप बालिन्थ्यो ।
प्रकाश ८:५	स्वर्गको मन्दिरमा धूपदानीमा धूप बालिन्थ्यो ।
प्रस्थान ४०:२२,२३	पृथ्वीको मन्दिरमा टेबुल र पवित्र रोटीहरू थिए ।
हिब्रू ९:३-५,	
प्रस्थान २५:१०-२२	पृथ्वीको मन्दिरको दोस्रो कोठामा पवित्र सन्दुक थियो ।
प्रकाश ११:१०	स्वर्गको मन्दिरमा पवित्र सन्दुक छ ।
व्यवस्था १०:१-५,	
प्रस्थान २५:१६	पृथ्वीको मन्दिरमा भएको पवित्र सन्दुकमा परमेश्वरको दश आज्ञाको पाटी थियो ।
प्रस्थान ३१:१८,,	
२५:१६	परमेश्वरको दश आज्ञा अर्थात् व्यवस्थालाई उहाँको गवाही भनिन्थ्यो ।
प्रकाश ११:१९	स्वर्गमा भएको सन्दुकलाई उहाँको गवाहीको सन्दुक भनिन्थ्यो ।
हिब्रू ७:२८,५:१	मानिसहरूको माझबाट पूजारीहरू छानिएका थिए ।
हिब्रू ४:१४,१५,	
२:१६-१८	हामीहरूको मूल पुजारी मानव जीवन धारण गरिएकोबाट हुनुभएको थियो ।
हिब्रू ५:४	पुजारीहरू आफैले नियुक्त गरिएका थिएनन् ।
हिब्रू ५:५,६	परमेश्वर पिताले खीष्टलाई मूल पुजारीको रूपमा नियुक्ति गर्नुभएको थियो ।

हिब्रू ५:१ यस पृथ्वीमा भएको पवित्र मन्दिरका पुजारीहरूले पापको निम्ति भेटी र बलि दिन्थे।  
हिब्रू ९:२६-२८ आफूलाई नै बलि दिएर खीष्टले पापलाई पन्छाउनुभएको थियो।

### पवित्र मन्दिरको प्रथम् कोठामा हुने सेवाकार्य

प्रकाश ११:१९,  
भजन १०२:१९ स्वर्गमा पवित्र मन्दिरको अस्तित्व छ।  
हिब्रू ६:२०, ८:१,२ स्वर्गको मन्दिरको पुजारीमा खीष्ट येशू हुनुहुन्छ।  
हिब्रू ४:१४,१५ हामीहरू उपासकहरू हौं।  
हिब्रू ८:१-५ यस पृथ्वीमा भएका पवित्र मन्दिरमा हुने सेवाकार्य स्वर्गका छायाँ हुन्।  
हिब्रू ९:२६,लेवी ४:२७-३१,  
१६:३० पवित्र मन्दिरमा हुने सेवाकार्यको लक्ष्य पापलाई पन्छाउनु हो।  
हिब्रू ९:२२ रगत नबगाइ पाप कटिन्दैन।  
मत्ती २६:२८ पाप हटाउन खीष्टले आफ्नो रगत बगाउनुभएको थियो।  
लेवी ४:२७, २८ आफ्नो पापको बलि दिन पापीले मन्दिरमा पाठो ल्याउँथ्यो।  
लेवी ४:२९,  
गन्ती ५:६,७ पाठोको शीरमा पापीले आफ्नो पाप स्वीकार गर्दथ्यो।  
लेवी ४:५,६ पाठोलाई बलि चढाएपछि त्यसको रगत परमेश्वरकहाँ ल्याउँथ्यो।  
लेवी १०:१६-१८,  
६:३० जब रगतलाई पवित्र मन्दिरभित्र लगिन्दैनथ्यो तब परमेश्वरको सामु पुजारीले पाठोको मासु खान्थ्यो। पापबलिको कि त रगत कि त मासु

	परमेश्वरको मन्दिरभिन्न लगिन्थ्यो। त्यो वास्तविक बलिको प्रतिरूप थियो।
यूहन्ना १:२९	येशू खीष्ट परमेश्वरको वास्तविक थुमा हुनुहुन्थ्यो।
१ पत्रुस २:२४	खीष्टले आफ्नो शरीरमा हामीहरूको पाप बोक्नुभएको थियो।
हिब्रू ९:१२	आफ्नै रगत लिएर खीष्ट स्वर्गको पवित्र मन्दिरमा पस्नुभएको थियो।
हिब्रू ९:६	मन्दिरमा बलि चढाउने काम वर्षभरि चल्दथ्यो। इस्राएलमा भएको पवित्र मन्दिरमा हुने बलिप्रथाले मानव जगतको पाप बोक्ने महान् खीष्टलाई मानिसहरूको सामु उचाल्ने तथा औँल्याउनको निमित्त सूचकको रूपमा चलाइएको थियो।

### पवित्र मन्दिरको महा पवित्रस्थानभिन्न गरिने सेवारीति:

हिब्रू ९:७	भित्री महा पवित्रस्थानमा हुने सेवा केवल वर्षमा एक दिनमात्र गरिन्थ्यो।
लेवी १६:२,२९,३०	सातौँ महिनाको दशौँ दिनमा क्षमापूजा वा मानिसहरूको पापको निमित्त प्रायश्चित्तको प्रथा चलाइन्थ्यो। त्यस दिन सबै पापहरू सखाप वा सफा गरिएको प्रथाको काम हुन्थ्यो।
लेवी १६:२-४,११-१४	त्यस प्रायश्चित्तको प्रथा चलाउन पुजारीले तयारी गर्नुपर्थ्यो।
लेवी १६:७,८	दुई वटा बोकाहरू मन्दिरमा ल्याइन्थ्यो र तिनीहरूलाई अलग गर्न चिठ्ठा हालिन्थ्यो।
लेवी १६:९, १५-१९	त्यस गोलप्रथाबाट अलग गरिएको प्रभुको



- बोकालाई मानिसको पापको  
निमित्त बलि चढाइन्थ्यो।
- गन्ती २९:७-११ प्रायश्चित्त अर्थात् क्षमा पूजाको निमित्त वार्षिक  
बलिको साथै त्यस प्रायश्चित्तको दिनमा पापबलि  
पनि चढाइन्थ्यो।
- लेवी १६:१८-१९ पवित्र मन्दिरको पहिलो पवित्र स्थानमा रहेको  
बेदिमा पुजारीले अन्तिम रीति अर्थात् सेवाकार्य  
गर्दथ्यो।
- लेवी १६:२० जब पवित्र मन्दिरबाट पुजारी निस्कन्थे तब  
प्रतीकको रूपमा उनले सबै मानिसहरूका स्वीकार  
गरिएका पापहरू बोकेका हुन्थे। अनि  
त्यहाँ सबै मिलनको अन्त्य भएको मानिन्थ्यो।
- लेवी १६:१०,२१ पाप बोक्न अलग गरिएको बोकाको टाउकोमा  
सबै पापहरू पुजारीद्वारा सूचकको रूपमा  
खन्याइन्थ्यो।
- भजन ७:१६ राजा दाउदलाई थाहा थियो कि दुष्टको टाउकोमा  
पाप खन्याइनेछ।
- लेवी १६:२२ अनि त्यस बोकालाई मानवबस्तीभन्दा बाहिर  
अर्थात् जङ्गल वा कोही  
मानिस नभएको उजाडस्थानमा लगेर छोडिन्थ्यो।
- प्रकाश २२:११,१२ जब हामीहरूको मूल पुजारी येशू पवित्र स्थानबाट  
पृथ्वीमा आउनुहुन्छ तब प्रत्येक मानिसको  
मामिला सदाको निमित्त फस्यौट वा फैसला  
भइसकेको हुनेछ।
- प्रकाश २०:१-३ प्रतीकको रूपमा पाप बोकेर जङ्गलमा पसेको  
बोकाको असली रूप शैतानले सबै धर्मीहरूको  
पाप बोक्नुपर्नेहुन्छ र उसलाई हजार वर्षसम्म  
ध्वस्त भएको पृथ्वीमा छाडा छोडिनेछ। यद्यपि,

संसारको पाप उठाइलैजाने परमेश्वरको थुमालाई  
प्रत्येक पदको केन्द्रविन्दु बनाइनुपर्छ।

### धर्मी र अधर्मी छुट्याउने अन्तिम न्याय वा फैसला

- लेवी १६:२९,३० प्रायश्चित्तको दिनमा वा क्षमा पूजा गर्ने दिनमा मानिसहरूले स्वीकार गरेको पापलाई मन्दिरबाट पखालिन्थ्यो।
- हिब्रू ९:२३ स्वर्गमा भएको पवित्र मन्दिर पनि सफा गरिनेछ।
- यर्मिया २:२२ प्रत्येक मानिसको पाप स्वर्गमा लेखा राखिएको हुन्छ।
- प्रेरित ३:१९-२१ धर्मीहरूको पापहरू सदाको निमित्त मेटिनेछन्। पापहरू मेटिनु पहिला प्रत्येक व्यक्तिको मामिलाको फैसला भइसकेको हुन्छ। स्वर्गमा भएको पवित्र मन्दिरको शुद्धिकरण गर्नुभनेको त्यही हो।
- १ थेसलोनिकी ४:१६,१७ खीष्ट आउनुभन्दा अघि धर्मी र अधर्मी अर्थात् दुष्टको बीचमा धर्मो तानिसकेको हुन्छ।
- दानिएल ७:९-११ जब स्वर्गमा न्यायको फैसला हुँदै थियो त्यसबेला संसारका शासकहरूले तिनीहरूको काम अघि बढाइरहेका दृश्य दानिएललाई स्वप्नदर्शनबाट देखाइएको थियो।
- प्रकाश ११:१८,१९ परमेश्वरले न्यायिक फैसला गरिरहनुभएको बेलामा संसारका राष्ट्रहरू क्रोधित भएको दृश्य यूहन्नालाई दर्शनद्वारा देखाइएको थियो।
- प्रेरित २४:२५ त्यो न्याय पावलको समयमा पनि भविष्यको निमित्त नै साँचिराखेको थियो भनिएको थियो। त्यसकारण त्यो न्याय पावल र येशू खीष्टको दोस्रो आगमन पहिले हुनुपर्थ्यो।

- प्रेरित १७:३१ न्याय गर्ने फैसला भइसकेको थियो। जब खीष्टको पुनरुत्थान भयो तब सारा मानिसहरूको न्याय गर्ने निर्णय भइसकेको थियो।
- प्रकाश १४:६,७ न्यायको दिन सुरुभयो भनेर स्वर्गदूतले घोषणा गर्दछन्।
- प्रकाश १४:८-१४ यस संसारमा केवल अरू दुई सन्देशहरूमात्र दिइनुपर्थ्यो। यस संसारमा भएको पवित्र मन्दिरमा हुने शुद्धिकरणको बिधिलाई सर्वसाधारण मानिसहरूलाई देखाइन्दैनथ्यो। तिनीहरूले विश्वासद्वारा स्वीकार गर्नुपर्थ्यो। वास्तविक न्यायको काम स्वर्गमा हुन्छ। हामीहरूले विश्वासद्वारा हामीहरूका पूजारीलाई ग्रहण गर्नुपर्छ।

**रोमी २:१२, १३ उपदेशक १२:१३, १४, याकूब २:१२, भजन ९६:१३ परमेश्वरको व्यवस्था वा दश आज्ञाहरूको आधार वा मापदण्डमा मानिसहरूको न्याय हुनेछ।**

- दानिएल ७:१० पुस्तकहरूमा लेखिएको अनुसार न्याय गरिनेछ।
- प्रकाश २०:१२ त्यस पुस्तकहरूमा लेखिएको अनुसार मानिसहरूको न्याय गरिनेछ।
- रोमी १४:११, १२ प्रत्येक व्यक्तिले परमेश्वरको सामु आफ्नो जीवनको लेखा प्रस्तुत गर्नुपर्नेछ।
- प्रेरित २४:२५ जब पावलले न्याय र संयमताको बारेमा राजाको सामु प्रचार गरे तब राजा थरथर कामेका थिए।

### न्यायको स्वभाव

उपदेशक १२:१४, लूका ८:१७ प्रत्येक गुप्त कुराहरू परमेश्वरको सामु उधारिनेछ।

- १ कोरन्थी ४:५ मानिसहरूले आफ्ना हृदयले सोचेका, नियत र प्रवृत्तिहरू पनि जगतको सामु उधारिनेछ।
- १ शमूएल २:३ मानिसको प्रत्येक कामलाई जोखिनेछ।
- मत्ती १२:३६ प्रत्येक वाहियात वा अनावश्यक शब्दहरू उच्चारण गरेको पनि न्यायको दिनमा पेश गर्नुपर्नेहुन्छ।
- प्रकाश २०:१३ काम अनुसार न्याय गरिनेछ।
- यर्मिया २:२२ मानिसको प्रत्येक पापको लेखा राखिएको हुन्छ।

*दानिएल ७:९, १०, प्रकाश २०:१२ पुस्तकहरूमा जे लेखिएकोछ त्यसैको आधारमा न्याय हुनेछ।*

१ पत्रुस ४:१७ धर्मीहरूबाट न्याय सुरु हुन्छ।  
 लूका २०:३५, १ थेसलोनिकी ४:१६, १७ जो धर्मी र योग्य छन् तिनीहरू पहिलो पुनरुत्थानमा भाग लिन पाउनेछन्।

लूका २१:३४-३६ जीवित धर्मीहरू पनि परमेश्वरको राज्यमा पस्न योग्य भएको ठहरिनेछ।

उपदेशक ७:२७ लेखाजोखा गर्नु भनेको प्रत्येक मानिसलाई एक एक गरेर जाँच्नु हो।

१ कोरन्थी ४:३,५ हामीले एक आपसमा न्याय गर्नुहुँदैन तर परमेश्वरले न्याय गर्नुहुनेछ भन्ने कुरालाई हरदम ख्याल राख्नुपर्दछ।

१ राजा ८:३९ मानिसको नियत तथा हृदय केवल परमेश्वरलाई मात्र थाहा छ।

१ कोरन्थी ११:३१ यदि हामीले हामीलाई नै न्याय गर्नुभने परमेश्वरले गर्नुहुने न्यायको औचित्य के रह्यो र?

१ कोरन्थी ११:३२      हामीले सामना गर्नुपर्ने विभिन्न विघ्नबाधा तथा अनुशासनमा चलन अग्रसर गराउँछ भने त्यो हामीलाई न्यायको निमित्त तयार पार्न हो।

प्रकाश ३:५              धर्मीहरूका नाउँ जीवनको पुस्तकमा रहरनेछन्।

### न्यायका पुस्तकहरू

दानिएल ७:१०, प्रकाश २०:१२ "पुस्तकहरू खोलिए" भन्नुको अर्थ स्वर्गमा एउटाभन्दा बेसी लेखाका पुस्तकहरू थिए भन्ने जनाउँछ।

मलाकी ३:१६-१८      मानिसहरूका सोचविचार र तिनीहरूमाथि विजय प्राप्त गरेका लेखाहरू सम्झनाको पुस्तकमा लेखिएका हुन्छन्।

भजन ५६:८              हामीहरूका भौँतारिएका र पश्चातापका आँशुहरू परमेश्वरको पुस्तकमा लेखिएका हुन्छन्।

भजन ८७:४-६            हामीहरूको जन्मेको ठाउँ र हाम्रो चरित्रलाई प्रभाव पार्ने स्थितिहरू पुस्तकमा लेखिएका हुन्छन्।

भजन १३९:१५,१६      हामीहरूका जीवनका अङ्ग तथा आयुहरू पनि परमेश्वरको पुस्तकमा लेखिएका हुन्छन्।

रोमी २:१-५              प्रत्येक मानिसको आचरण यस्तो सही तथा सिद्धरूपमा लेखिएको हुन्छ कि उसको भनाइ र गराइमा फरक भयो भने उसमाथि परमेश्वरको क्रोध रहन्छ र न्यायको दिनसम्म उसले त्यसको सामना गर्नुपर्नेछ। (अर्थात् इसाई हुँ भनेर दावी गर्ने तर त्यसको आचरण अनुसार

	चलन अस्वीकार गन्यो भने उसको दुई मुखको जीवनमाथि परमेश्वरको क्रोध थुप्रिरहेको हुन्छ।
लूका १०:१९,२०	जीवनको पुस्तकमा मानिसको नाउँ लेखिन जानु नै उसको निम्ति महान् सम्मान दिएको ठान्नुपर्छ।
फिलिप्पी ४:३	विश्वास तथा इमान्दारीसाथ काम गर्नेहरूका नाउँ जीवनको पुस्तकमा लेखिनेछन्।
प्रस्थान ३२:३३	जो मानिसहरू पापमा रहन रमाइलो मानिरहेका हुन्छन् तिनीहरूको नाउँ जीवनको पुस्तकबाट हटाइनेछन्।
प्रकाश ३:५	विश्वासमा अडिग रहनेहरूको नाउँ जीवनको पुस्तकमा रहिरहनेछन्।
प्रकाश १३:८, १७:८	दुष्ट तथा अधर्मीहरूको नाउँ जीवनको पुस्तकमा लेखिनेछैन।
प्रकाश २०:१५	जीवनको पुस्तकमा नाउँ नभएका कसैलर्पनि अनन्त जीवन वा मुक्ति पाउने छैनन्। (यशैया ४:३, भजन ६९:२८, हिब्रू १२:२३, दानिएल १२:१)।
यर्मिया १७:१३	जो मानिसहरू नास्तिक वा परमेश्वरलाई त्याग्छन् तिनीहरूका नाउँ मृत्युको पुस्तकमा लेखिएका हुन्छन्। तिनीहरू पृथ्वीमै नष्ट हुनेछन्।
होशे १३:१२, अय्यूब १४:१७ व्यवस्था ३२:३२-३६	पाप सदाको निम्ति अन्त्य गरिनेछ। दण्डको दिनसम्मको निम्ति दुष्ट, अधर्मीहरूका पापहरू थुपारिराखेका हुन्छन्।

## दुष्टहरूको न्याय

- भजन १:५ दुष्टहरू स्वर्गमा हुने न्यायको आशनको अगाडि उभिनेछैनन् ।
- १ यूहन्ना ३:४ परमेश्वरको व्यवस्था वा दश आज्ञाद्वारा पापीहरूको चिनारी हुन्छ ।
- १ तिमोथी  
५:२४-२५ पश्चाताप तथा अस्वीकार गरेका पापहरू पापीहरूकै पछि लाग्नेछन् र तिनीहरूलाई दोषी ठहराइनेरन्छ ।
- यहूदा ६,७ अधर्मीहरूले पाएका विगतका दण्डले भविष्यको दण्डको चित्रण गर्दछ ।
- मत्ती ११:२०-२४ दुष्ट तथा आतङ्ककारी शहरहरूले न्यायको दिनमा जवाफ दिनुपर्नेछ ।
- २ पत्रुस २:४ पतित स्वर्गदूतहरूलाई न्यायको दिनको लागि अलग गरिएको छ ।
- २ पत्रुस २:९ अन्याय तथा अत्याचारीहरूलाई न्यायको दिनको लागि अलग गरिएको छ ।
- १ कोरन्थी ६:२,३ दुष्टहरूको न्याय गर्न सन्तहरू सहभागी हुनेछन् ।
- प्रकाश २०:१-४ यो न्याय सहस्र वा हजार वर्षको दौरानमा हुनेछ ।
- प्रकाश २०:५-७ हजार वर्ष तथा सहस्रवर्षपछि दुष्टहरूको पुनरुत्थान हुनेछ ।
- भजन २:७-९ ती दुष्ट तथा अधर्मीहरूले मध्यस्थकर्ता येशूलाई इन्कार गरेका थिए अब तिनीहरूले न्यायमूर्तिको सामना गर्नुपर्नेछ ।
- भजन १४९:५-९ न्यायलाई परिचालन गर्न सन्तहरूले भाग लिनेछन् ।
- मलाकी ४:१-३ दुष्ट तथा अधर्मीहरू आगोबाट सखाप हुनेछन् ।

- प्रकाश २०:१३ ती दुष्टहरूलाई तिनीहरूकै कामबाट फैसला गरिनेछ।
- प्रकाश २०:१२ सबैको न्याय, पुस्तकमा राखिएको लेखा अनुसार हुनेछ।
- इजकिएल  
२८:१७-१९ शैतान आफै खरानी हुनेछ।
- प्रकाश २१:१-५ यस पृथ्वीमा पापी तथा पापलाई आगोद्वारा ध्वस्त गरेपछि नयाँ पृथ्वीको सृजना हुनेछ।



## दानिएल ८ अध्यायको अर्थपूर्ण अध्ययन

---

बाइबल अध्याय

सन्देश

दानिएल ८:१

बेलशेजार राजाको तेस्रो वर्ष, बेबिलोन साम्राज्यको अन्तिम युग

दानिएल ८:२

जब दानिएलले स्वप्नदर्शन पाए त्यसबेला उनी एलाम भन्ने शहरमा थिए।

दानिएल ८:३-८

दर्शनमा दानिएलले विभिन्न प्रतीकहरू देखेका थिए-भैंडा, जङ्गली बोका, सानो सिङ्ग र २३०० दिनको ऐतिहासिक रूपरेखा।

दानिएल ८:१५

आफ्नो स्वप्न दर्शनको रहस्यको अर्थ बुझ्न चाहे।

दानिएल ८:१६

दानिएलालाई उनले देखेका दर्शनलाई बुझाउन स्वर्गदूत गब्रिएललाई खटाइयो।

दानिएल ८:२०

भैंडाको अर्थ मीड पर्सिया वा माडिफारिसी राज्य।

दानिएल ८:२१

बोकाको अर्थ ग्रीस वा युनानी देश।

दानिएल ८:६,७

मीडपर्सिया साम्राज्यलाई ग्रीस साम्राज्यले फाल्दछ।

दानिएल ८:८, ११:४

ग्रीस साम्राज्य चार भागमा विभाजित हुन्छ।

दानिएल ८:२४,२५

ग्रीसपछि आएको साम्राज्यको शक्तिको बारेमा समयको अन्तमा बुझिनेछ। पद १७।

दानिएल ८:२६,२७

पद १४मा उल्लेख गरिएको समयको बारेमा गब्रिएलले दानिएललाई व्याख्या गर्दछन्। तर दानिएल मुर्च्छा पर्छन् र त्यस समयको अर्थलाई बुझ्न सक्दैनन्।

दानिएल ९:२१ मीडपर्सिया वा माडीफारसीको विश्वव्यापी राज्यको प्रथम् वर्ष ।

८ अध्यायमा उल्लेखित दर्शनमा दानिएललाई बेबिलोन साम्राज्य हारेको देखाइएको थियो ।

दानिएल ९:२ दानिएलले यर्मियाको भविष्यवाणीको अध्ययन गर्दछन्। *यर्मिया २५:११, १२, २९:१०।*

दानिएल ९:३-१९ शत्रुदेशले इस्राएलीहरूलाई युद्धबन्दी बनाएर लगिएको थियो। प्रवाशी जीवन लामो हुनेछ भन्ने त्रासले गर्दा दानिएलले परमेश्वरसँग प्रार्थना गर्दछन्।

दानिएल ८:१४मा उल्लेखित २३०० दिनहरूको भविष्यवाणी

दानिएल ९:२०,२१ जब दानिएल प्रार्थना गर्दै थिए स्वर्गदूत गब्रिएल उनकहाँ देखा परे।

दानिएल ९:२२,२३ गब्रिएल दानिएललाई भविष्यवाणीको बारेमा बुझाउन आएका थिए। आफूले देखेका दर्शनको बारेमा सोचन दानिएललाई गब्रिएलले अन्हाए।

दानिएल ९:२४ गब्रिएलले दानिएल ८:२६को दर्शनको बारेमा बुझाइसकेपछि अब उनले २३००दिनको बारेमा दानिएललाई अर्थ बताउँछन्।

दानिएल ९:२५ २३०० दिनको भविष्यवाणीको सुरु त्यो समयदेखि हुन्छ जब यरुशलेम शहरको पुनर्निर्माणको निम्ति आदेश दिइन्छ।

एज्रा ६:१४ तीन जना राजाहरूले त्यो शहरको पुनःनिर्माण गर्न आदेश दिएका थिए।

एज्रा १:१-४ प्रथम पल्ट राजा साइरसले ई.पू. ५३६मा आदेश दिएका थिए।

- एज्रा ६:१-१२ दोस्रो आदेश पर्सियाका राजा दारियसले दिएका थिए।
- एज्रा ७:११-२७ अनि राजा आर्टजेरेक्सस (अर्तासास्त)को आदेशमा ई.पू ४५७ मा यरुशलेम शहरको पुनःनिर्माण भयो। त्यो पुनःनिर्माण गर्न आदेश दिन ७९ वर्ष लागेको थियो।
- एज्रा ७:९ सुरुमा गरेको आदेश यरुशलेममा पुग्न करिब ५० वर्ष लागेको थियो। पहिलो र दोस्रो आदेश पछि ई.पू. ४५६मा बल्लबल्ल आदेशको कार्यान्वयन भयो।
- दानिएल ९:२५ २३०० दिनको भविष्यवाणीको सुरु त्यसबेला भयो जब ई.पू ४५६मा आदेशको पालना गरियो। ७० हप्ता वा ४९० वर्ष यहूदीहरूको निम्ति विशेष गरेर छुट्याइएको थियो। (भविष्यवाणीमा एक दिनको अर्थ १ वर्ष भनेर जनाउँछ)। त्यसबेला छ वटा घटनाहरू हुन्छन् भनेका थिए जुन ७० हप्ताको दौरानमा (४९०वर्ष) खीष्टले पूरा गर्नभएको थियो। उहाँको मृत्युले दर्शनमा लालमोहर लगाइएको थियो। उहाँको बप्तिस्मामा उहाँलाई अभिषेक गरिएको थियो। खीष्ट आफ्नो रगत लिएर स्वर्गको पवित्र स्थानमा पस्नुभन्दा अगाडि त्यस स्थानलाई अभिषेक गरिएको थियो जुन पृथ्वीको मन्दिरको असली रूप थियो (प्रस्थान ४०:९-११)।
- दानिएल ९:२५ ७० हप्ताहरू सात, ६२ र एक हप्तामा विभाजित गरेको थियो।

गन्ती १४:३४,  
एज्रा ४:६  
उत्पत्ति २९:२७

भविष्यवाणीमा एक दिनको अर्थ एक वर्ष हुन  
आउँछ।  
सात वर्षको बराबरमा एक हप्ता भनिन्छ।  
एक दिनलाई एक वर्ष प्रतीकको रूपमा  
लिइन्छ।

दानिएल ९:२५

सात हप्ता र ६२ हप्ता वा ४८३ वर्षले  
मसीहसम्म पुगियो। ४५६वर्ष ४८३मा  
घटाउँदा ई.सन् २७मा पुगिन्छ। त्यो दिन  
मसीहको घोषणा अर्थात् बप्तिस्मा भएको  
थियो।

यूहन्ना १:४१

ख्रीष्ट वा मसीह भन्ने हिब्रू भाषामा छ त्यसको  
अर्थ अभिषिक्त व्यक्ति हो। त्यो अभिषिक्त  
व्यक्तिसम्म भविष्यवाणीको समय पुग्न ४८३  
वर्ष लागेको थियो।

प्रेरित १०:३८

येशूलाई पवित्र आत्माले अभिषेक गरिएको  
थियो।

लूका ३:२१,२२

त्यो अभिषेक येशूको बप्तिस्मा हुनेबेलामा  
भएको थियो।

मर्कूस १:९-१५

जब येशूले आफ्नो सेवाकार्य थाल्नुभयो तब  
उहाँले यो घोषणा गर्नुभयो कि "समय पूरा  
भयो।"

दानिएल ९:२६,२७

७०औं हप्ताको बीचमा मसिहलाई "बलि  
दिइएको थियो" र "बलिप्रथाको अन्त हुन  
गएको थियो।"

दानिएल ९:२७

सात हप्ता वा सात वर्षसम्म यहूदीहरूलाई  
येशूलाई विश्वास गर्ने समय तोकिएको थियो।  
ती सातवर्षको बीचमा मसीहको निर्णायक  
घटना भएको थियो।

हिब्रू २:३

मुक्तिदाताले हप्ताको पहिलो भागमा आफ्नो सेवाकार्य सुरु गर्नुभएको थियो भने बाँकी अन्तिम भाग उहाँका चेलाहरूले यहूदीहरूलाई येशूतिर मन फर्काउन काम गरेका थिए।

लूका २४:४७

येशूकै आदेश अनुसार उहाँको क्रुसमा मृत्युपछि तीन वर्ष ६ महिना यरुशलेममा यहूदीहरूको बीचमा सुसमाचार सुनाउन आदेश दिनुभएको थियो।

प्रेरित ८:१-८

जब यहूदीहरूले येशूको सुसमाचारलाई अस्वीकार गरे र स्टिफनसको हत्या गरे तब चेलाहरू जताततै सुसमाचार प्रचार गर्न गए। यो ई.सन् ३४मा भएको थियो जुन ७० हप्ताको भविष्यवाणी पूरा भएको थियो। अब सुसमाचार यहूदी जातिहरूमामात्र निहित वा सिमित भएन। ७० हप्ता वा ४९० वर्ष २३०० दिन वा वर्षहरूबाट घटाइयो भने १८१० वर्ष आउँछ। ७० हप्ता वा ४९० वर्ष सन् ३४ मा अन्त्य भयो। १८१०मा ३४ ई.सन् जोडियो भने शरद ऋतु १८४४को मिति हुन आउँछ।

दानिएल ८:१४

सन् १८४४को शरद ऋतु अर्थात् २३०० दिन वा वर्षको अन्तमा स्वर्गको पवित्र मन्दिरको शुद्धिकरण सुरु हुन्छ वा स्वर्गको मन्दिरमा छानबिनको न्यायको सुरु हुन्छ जुन अहिलेसम्म जारी छ।

## येशू स्वर्गको पवित्र मन्दिरको मूल पुजारीः उहाँको स्थान र काम

बाइबल अध्याय

सन्देश

हिब्रू ८:१

परमेश्वरको सिंहासनको दायाँपट्टि खीष्ट हामीहरूको मूल पुजारी भएर बस्नु भएको छ।

हिब्रू ८:२

उहाँले स्वर्गको पवित्र मन्दिरमा सेवाकार्य गर्नुहुन्छ।

प्रस्थान २५:२

यस पृथ्वीमा रहेको पवित्र मन्दिर स्वर्गको नमूना अनुसार बनाइएको थियो।

हिब्रू ८:१-५

यस पृथ्वीमा भएका पूजारीहरू स्वर्गमा खीष्टले गर्नुहुने कामको नमूना वा छायाँ थिए। पृथ्वीमा भएका पुजारीहरूको कामको बारेमा अध्ययन गर्दा खीष्टको कामको बारेमा हामीलाई जानकारी हुन्छ।

हिब्रू ९:६

पृथ्वीमा भएको पवित्र मन्दिरको पहिलो भाग वा कोठामा निरन्तररूपमा विधि तथा सेवा हुन्थ्यो।

१ इतिहास ६:४९

मूल पुजारीले मन्दिरको आँगनमा भएको ढलौटको बेदीमा र पहिलो कोठाको सुनौलो बेदीमा उनको मातहतमा सेवाविधि संचालन हुन्थ्यो। महापवित्र स्थानमा हुने सबै विधिहरू उनैले पूरा गर्थे।

प्रस्थान ३०:७,८

मूल पुजारीको हैशियतले हारुनले प्रथम् पवित्र कोठामा हुने बिहान र बेलुकाको दुवै सेवाकार्यको संचालन गर्दथे।

प्रस्थान ३०:८

त्यहाँ निरन्तररूपमा बालिने धूप थियो। अरू दिनमा जस्तै प्रायश्चितको दिनमा पनि ताजा धूप बाल्दथे।

प्रस्थान २९:४२,४३ पहिलो पवित्र कोठा वा उपासकहरूले आराधना गर्ने पवित्र मन्दिरको ढोकामा कहिलेकाहि परमेश्वरको प्रतक्ष्य उपस्थिति हुन्थ्यो।

प्रस्थान ३०:३६,

गन्ती १७:४,

प्रस्थान ४०:३४, ३६ पुजारीलाई भेटनुहुन्थ्यो।

प्रकाश १:११-१३

स्वर्गमा भएको पहिलो पवित्र स्थानमा खीष्टले सेवाकार्य गर्नुभएको यूहन्नाले आफ्नो दर्शनमा देखेका थिए।

प्रकाश ८:३,४

स्वर्गको पवित्र मन्दिरको पहिलो पवित्र स्थान वा कोठामा प्रार्थना चढाएको र धूप बालेको पनि यूहन्नाले आफ्नो दर्शनमा देखेका थिए।

प्रकाश ४:२-५

स्वर्गमा परमेश्वरको सिंहासनलाई यूहन्नाले देखेका थिए। त्यस सिंहासनको सामु सातवटा आगो बलिरहेको सामदानहरू थिए र त्यसको वरिपरि चौबिस एल्डर तथा अगुवाहरूका कुर्सीहरू थिए। त्यो पवित्र मन्दिरको पहिलो पवित्र स्थान थियो।

१ इतिहास

२४:१-३१

पृथ्वीको मन्दिरमा भएका साधारण पुजारीहरूका कामहरू २४ विधिहरूमा विभाजित भएका थिए। यो प्रथा खीष्टको समयसम्म चलेको थियो। लूका १:८। मन्दिर संचालन गर्न २४ जना मुख्य मानिसहरू थिए जसलाई मन्दिरका हाकिमहरू भन्दथे।

१ इतिहास २४:४

पृथ्वीबाट मुक्ति पाएका २४ जना एल्डर वा अगुवाहरू (प्रकाश ५:८-१०) महा पवित्र स्थानमा पस्न सक्दैनथे। त्यसकारण जुन् सिंहासन यूहन्नाले देखे त्यो पहिलो पवित्र

कोठामा थिए। त्यो स्वर्गको पवित्र मन्दिरमा थियो।

प्रकाश ५:१-१०

ख्रीष्ट सिंहासनको बीचमा भएर पृथ्वीबाट उद्धार गरेकाहरूबाट सेवाकार्य संचालन भएकोले त्यो स्वर्गको पहिलो पवित्र स्थानमा भएको हुनुपर्छ।

हिब्रू ९:७

मूल पुजारी एकलै दोस्रो तथा महा पवित्र स्थानमा जान्थे।

लेवी १६:१७

जब प्रायश्चितको दिनमा मूल पुजारीले सेवाकार्य गर्दथे त्यसबेला पहिलो पवित्र स्थानमा अरू कोही व्यक्ति हुँदैनथे।

लेवी १६:२९,३०

सातौँ महिनाको दशौँ दिनमा पवित्र मन्दिरको शुद्धिकरण गरिन्थ्यो। परमेश्वरको सामु सबै स्वीकार गरेका पापहरू मन्दिरबाट सफा वा हटाइन्थ्यो।

*वर्षभरि सेवाकार्य पहिलो पवित्र स्थानमा हुन्थ्यो र दोस्रो महापवित्र स्थानमा केहि पनि विधि हुँदैनथ्यो। तर प्रायश्चितको दिनमा मूल पुजारीले दुवै कोठाहरूमा सेवा संचालन गर्दथे। बेदीमा धूपचाहिँ निरन्तररूपमा बालिरहुनुपर्थ्यो। यदि आवश्यक भएमा पापका निम्ति भेटीहरू चढाइन्थ्यो। गन्ती २९:७-११।*

लेवी १६:२

दोस्रो महापवित्र स्थानमा परमेश्वरले मूल पुजारी हारुनसँग भेट्न परमेश्वरले कबूल गर्नुभएको थियो।

दानिएल ७:९,१०

सिंहासन राखिएको वा ठाउँ फेरिएको दृष्य दानिएलले दर्शनमा देखेका थिए। पिता न्यायको निम्ति आफ्नो आशनमा बस्नुहुन्छ। जब पहिलो पवित्र स्थानको कोठाबाट दोस्रो महा पवित्र स्थानको कोठामा सिंहासन सारियो तब दन दन बलिरहेको आगोका पाङ्ग्राहरूमा परमेश्वर पिताको ध्यानार्कषण भएको थियो।



- ईजकिएल १:१-२७,  
१०:१-२०  
दानिएल ७:१३,१४
- दृष्य स्वर्गको मन्दिरमा भएको थियो।  
परमेश्वरको सिंहासन सार्नसकिने सिंहासन  
थियो।  
परमेश्वर पिताको सामु परमेश्वरका  
स्वर्गदूतहरूले येशूलाई हामीहरूको वकिलको  
रूपमा प्रस्तुत गरेको दानिएलले दर्शनमा  
देखेका थिए।
- १ तिमोथी २:५
- परमेश्वर र मानिसहरूको बीचमा केवल एक  
जनामात्र सहजकर्ता हुनुहुन्छ। त्यो व्यक्ति येशू  
ख्रीष्ट हुनुहुन्छ।
- दानिएल ७:९-१०
- परमेश्वर न्यायमूर्तिको रूपमा बस्नुहुन्छ।  
स्वर्गदूतहरू साक्षीको रूपमा छन्।  
मानिसहरूको प्रत्येक सोच र नियतको लेखा  
राखेका किताबहरू खोलिएका छन्। ती  
पुस्तकहरूमा प्रत्येक व्यक्तिको वचन र  
कामहरू खिएका छन् जसद्वारा मानिसहरूको  
न्याय गरिन्छ। मानिसको निम्ति पहल गर्न  
ख्रीष्ट उभिनुभएको थियो।
- प्रेरित ३:१९-२१
- आफ्ना पापहरूदेखि पश्चाताप गर्ने सबैका  
पापहरू मेटिएका हुन्छन्। येशूलाई विश्वास  
गर्दा धर्मी ठहरिएकाहरूका थुप्रिएका  
पापहरूलाई स्वर्गको मन्दिरमा सफा गरेर शुद्ध  
गरिनेछ।
- दानिएल ८:१४
- २३०० वर्षको अन्तपछि उक्त मन्दिरलाई  
शुद्ध गरिएको दृष्य दानिएललाई देखाइएको  
थियो। त्यो वर्ष ई.सन् १८४४को शरद  
ऋतुमा पर्छ।

## प्रायश्चित्तको दिन

बाइबल अध्याय

सन्देश

लेवी १६:२९,३०

यहूदी वर्षको सातौँ महिनाको दशौँ दिनमा स्वीकार गरिएका धर्मात्माका स्वीकार गरिएका पापहरू पवित्र मन्दिरबाट सफा गरिन्थ्यो।

यशैया ५९:२

पापले गर्दा नै परमेश्वरका जनहरू उहाँबाट अलगिन्छन्।

लेवी १६:१६,३३

प्रायश्चित्तको दिन भनेको एकैपल्ट हुने कुरो हो। त्यसबखत परमेश्वरको मन्दिरको दुवै भाग र मानिसहरूको शुद्धिकरण गरिन्छ।

लेवी १६:७-१९

रगतद्वारा शुद्ध गरिन्छ।

लेवी १६:१८,१९

अन्तिम काम सुनको बेदीमा गरिन्छ।

लेवी १६:२०,

प्रकाश २०:११,१२

जब मूल पुजारी पवित्र मन्दिरबाट निस्कन्छ तब मानिसहरूको निमित्त गरिने प्रायश्चित्तको काम वा परमेश्वरसँग हुने पुनर्मिलनको काम पूरा हुन्छ।

२ कोरन्थी

५:१८-२१

लेवी १६:८

खीष्टले मानिसहरूको पापहरू हटाउनुहुन्छ, यसरी परमेश्वरसँग तिनीहरूलाई पुनर्मिलन गराउनुहुन्छ। पापको भार बोकाएर बनमा छोडिने बोकालाई अजेजेल भनिन्छ। त्यसको अर्थ बिद्रोह गर्ने स्वर्गदूत हो। हिब्रू अर्थात् यहूदीहरूर इसाईहरूले त्यो बोका शैतानको नाउँको प्रतिनिधित्व गर्दछ।

लेवी

१६:२०-२२

जब मूल पुजारीले मानिसहरूको निमित्त प्रायश्चित्तको दिनको काम सक्छ तब प्रतीकको रूपमा पापहरू अजेजेल अर्थात् बनमा छोडिने बोकाको शिरमा उसले पाप खाँदिन्छ।

- प्रकाश २०:१-३ जब सबैको मामिला अनन्तसम्मको निम्ति निर्णय गरिसकेको हुन्छ तब पापको सही रूप शैतानलाई धर्मीहरूको पाप उसमाथि लादिन्छ र उजाड भएको पृथ्वीमा भौतारिन उसलाई छोडिनेछ।
- लेवी १६:२३ मूल पुजारीले आफ्नो पोशाक फेर्दछ।
- लेवी १६:२४-२८ मूल पुजारीले अर्को पोशाक लगाएर मन्दिरको आँगन सफा वा शुद्ध गर्न जान्छ। त्यो दिनको अन्तमा पापको कारणले ल्याएको परिणामहरूको खरानीबाहेक अरु केही बाँकि हुँदैन।
- मत्ती १३:४०-४२ यस संसारको अन्तमा येशूले यस पृथ्वीलाई शुद्ध वा सफा गर्नुहुनेछ। त्यो पृथ्वी पापले गर्दा ग्रस्त भएको आँगनको प्रतीक हो जसमा खीष्टले सबै मानवका पापहरूको नाश गर्नुहुनेछ।
- प्रकाश १९:१४-१६ जब येशूले त्यो काम सम्पन्न गर्न यस संसारमा आउनुहुनेछ त्यसबेला उहाँले पुजारीको होइन तर राजकीय पोशाक लगाएर आउनुहुन्छ।
- यशैया ६३:१-४ ती पोशाकहरू येशूले पापप्रति क्रोधित भएर लगाउनेखालका थिए।
- मलाकी ४:१-३ जसरी इस्राएलीहरूको मन्दिरमा हुने प्रायश्चितको दिनमा मन्दिरको आँगनमा खरानीमात्र हुन्थ्यो त्यसरी नै संसारको अन्तमा हुने प्रायश्चितको दिनको जस्तै सम्पन्न हुने काममा यस पृथ्वीमा पनि पाप र पापीहरूको खरानीहरूमात्र छोडिनेछ।
- यशैया ६५:१७ यस पृथ्वीबाट पापको प्रत्येक अस्तित्वलाई पुछेर सफा गरिनेछ।

## शान्तिको भेटी

- युहन्ना १४:२७ खीष्टले उहाँको शान्ति यस पृथ्वीमा छोड्नुभएको छ।
- यूहन्ना १६:३३ जुनसुकै दुःखकष्टमा पनि विश्वासीहरूले उहाँको शान्ति महसुस गर्नेछन्।
- लेवी ३:१,२,८ मन्दिरमा भएको भेटीको विधिमा आफूले गरेको पाप त्यस भेटीमा मानिसहरूले स्वीकार गर्दथे।
- यशैया ५७:२१ पापले ग्रस्त भएको मानिसमा शान्ति हुँदैन।
- लेवी ३:३-५,७:३० मन्दिरमा चढाइने शान्तिको बलिमा यदि शान्तिको चाहना गरिन्थ्यो भने उसले त्यस बलि चढाएको पशुबाट बोसो अलग गर्नुपर्दथ्यो।
- भजन ३७:२० बोसोको अर्थ पाप हो।
- २ कोरन्थी १३:५ यदि हामीहरूले शान्तिको चाहना गर्छौं भने हामीहरूको हृदयलाई जाँच्नुपर्छ।
- लेवी ७:३२,३३ रगतको भेटी चढाउने पुजारीलाई पशुको काँध दिइन्थ्यो।
- १ यूहन्ना १:७ खीष्टको रगतले हामीहरूको पापलाई धुन्दछ।
- यशैया ९:६ हामीहरूको सबै चासो राख्ने सरकारले तिनीहरूको फिक्रीलाई शान्तिको राजकुमारको काँधमा हालिदिनुपर्छ।
- लेवी ७:३०,३१ बलि चढाएको पाठोको छाती भाग पुजारीलाई दिन्थ्यो।
- यशैया ४०:११ प्रभुले पाठाहरूलाई उहाँको छातीमा बोक्नुहुन्छ।
- यूहन्ना १३:२३-२५ प्रभु भोजको समयमा येशूको छातीमा युहन्ना धल्किएका थिए। खीष्ट र विश्वासीको बीचमा खुला र सुमधुर सम्बन्ध भएको त्यसले देखाएको थियो।

व्यवस्था १८:३ पाठोको पेटको भाग पनि पुजारीलाई दिइन्थ्यो ।  
 गन्ती ११:४-१० खानपिनमा संयमता अपनाउन सकेन भने  
 मानिसलाई शान्ति हुँदैन ।  
 १ कोरन्थी १०:६, जब खानपिनमा संयमता अपनाइन्छ तब शान्तिको  
 दानिएल १:८ अनुभव हुन्छ ।  
 व्यवस्था १८:३ पाठोको गाला पुजारीलाई दिइन्थ्यो ।  
 यशैया ५०:६, खीष्टको गालाले न त कसैलाई लज्जामा पार्छ न  
 मत्ती २६:६७ कसैलाई क्रोधित पार्छ । भित्री चेतनामा शान्तिको  
 अनुभव गर्नेले बिजय हासिल गर्दछ ।  
 फिलिप्पी ४:७ सबै कुरा बुझेर पारहुँदै परमेश्वरको शान्ति प्राप्त  
 गर्न केवल खीष्टलाई आत्मसमर्पण गरेर मात्र  
 हुन्छ ।

कलस्सी ३:१५, भजन ११९:१६५ मानिसको जीवनमा शान्तिले माथ गर्नेपर्छ ।  
 २ पत्रुस ३:१४ "इमान्दारी र मेहनती होऊ ताकि तिमीहरूले  
 परमेश्वरमा शान्ति पाउन सक्नु ।

### धूप बाल्ने बेदी

प्रस्थान ३०:१-६ पर्दाको अगाडि सुनको बेदी थियो ।  
 प्रस्थान ३०:७,८ निरन्तररूपमा बिहान र बेलुका नयाँ धूप  
 बालिन्थ्यो । मूल पुजारीले धूप बाल्दथे ।  
 प्रस्थान ३०:३४-३८ त्यहाँ बालिने धूप विशेष खालको थियो जुन अरू  
 प्रयोगको निम्ति हुँदैनथ्यो ।  
 प्रस्थान ३०:९ जस्तोसुकै धूप बालिन्दैनथ्यो ।  
 हिब्रू ८:५ त्यो स्वर्गमा गरिने सेवाकार्यको छायाँ थियो ।  
 प्रकाश ८:२-५ यूहन्नाले स्वर्गमा भएको धूपको बदी देखेका  
 थिए ।  
 प्रकाश ८:३ स्वर्गादूतले धूप बालेको थियो ।

यहूदा ९,

१ थेस्सोलोनीकी ४:१६,

यूहन्ना ५:२८,२९      मुल स्वर्गदूत मिकाएल खीष्ट हुनुहुन्छ जो हाम्रो मूल पुजारी हुनुहुन्छ।

प्रकाश ८:३,४      प्रार्थनामा धूप बालेको आभास् दिएको छ।

यूहन्ना १४:१३,१४      खीष्टको नाउँ वा उहाँको धार्मिक चरित्रले हामीहरूको प्रार्थना स्वीकार्य हुन्छ।

१ यूहन्ना १:९,      जो मानिसलाई क्षमा गरिएको छ त्यसलाई  
यशैया ६१:१०      धार्मिक पोशाक पहिऱ्याएको हुन्छ।

यशैया ६४:६      यदि हामीहरूको धर्मकर्मले मुक्ति पाउँछौं भनेर प्रयास गर्नुभन्दा भन्ने त्यो परमेश्वरको निम्ति अपरिचित वा अमान्य धूप हुन्छ।

प्रस्थान ३०:७,८,      धूप निरन्तररूपमा बलिरहन्थ्यो। प्रायश्चितको

हिब्रू ९:६      दिनमा परमेश्वरको सामु धूप चढाइन्थ्यो।

प्रकाश ८:३      धूपमा सबै सन्तहरूको प्रार्थना जोडिएको हुन्थ्यो।

प्रकाश ५:८      सबै प्रार्थनाहरूको जवाफ एकैचोटी दिइदैनथ्यो। धूपसँग जोडिएको प्रार्थना स्वीकार्य हुन्छ र तिनीहरूलाई सुनौलो धुपौरोमा हालिन्छ र परमेश्वरले आफ्नो समयमा ती प्रार्थनाका जवाफहरू दिनुहुन्छ।

परमेश्वरको न्यायको समय आयो भनेर घोषणा गर्ने पहिलो स्वर्गदूतको

सन्देश

प्रकाश १४:६      तीन स्वर्गदूतहरूमा पहिलो स्वर्गदूतसँग अनन्तको सुसमाचार थियो।

प्रकाश १४:७      त्यस सन्देशको मूल भारचाहीं परमेश्वरको न्यायको समय आयो भन्ने सन्देश सुनाउनु थियो।

- मानिसहरूले परमेश्वरको भय मानेर उहाँलाई महिमा दिनुपर्छ र उहाँको उपासना गर्नुपर्छ।
- प्रेरित २४:२५ यो सन्देश पावलको समयमा नदिइएको हुनसक्छ किनभने न्याय भविष्यको निम्ति साँचिराखिएका थिए।
- २ तिमोथी ४:१ न्यायको दिन ख्रीष्टको आगमनसँग जोडिएको थियो।
- लूका २१:३६, २०:३५ ख्रीष्टको आगमन हुनुभन्दा अघि को को धर्मी र योग्यका छन् भनेर निर्धारण गरिसक्नेछ।
- प्रकाश २२:१२ ख्रीष्ट आफू आउनुहुँदा अनन्त जीवनको इनाम लिएर आउनुहुनेछ।
- प्रकाश १०:१-१० सानो पुस्तकमा लेखिएको विवरणको आधारमा यो सन्देश दिइएको थियो। त्यसमा समय चुकिसकेको छ भनेर घोषणा गरिएको छ।
- प्रकाश १०:११ पहिलो स्वर्गदूतको सन्देशपछि अर्को विश्वव्यापी सन्देश आएको थियो। त्यसद्वारा भविष्यवाणीको समयको अन्त भएको सुनाइएको थियो। तर त्यो पात्रको समय थिएन।
- दानिएल ८:१४ सानो पुस्तक भनेको केवल दानिएलको पुस्तक मात्र हो जसमा २३०० दिनको भविष्यवाणी उल्लेख गरिएको छ। त्यो बाइबलको सबभन्दा लामो भविष्यवाणी थियो जुन ई.स. १८४४मा अन्त भएको थियो।
- प्रकाश १०:१-३ घोषणा गरिएको सन्देशलाई सिँहको गर्जनसँग तुलना गरिएको छ।
- लेवी २३:२३-३२ प्राचीन इस्राएलमा मन्दिरको शुद्धिकरण गर्नुभन्दा दशदिन अघि सारा इस्राएलभरि चेतावनीको बिगुल फुकिन्थ्यो। सन् १८४४को करिब दश वर्ष अघि

बाइबलका विद्यार्थीहरूले २३०० दिन वा वर्षको भविष्यवाणी अध्ययन गर्न थालेका थिए। अनि संसारका मानिसहरूलाई न्यायको दिन नजिकै छ भनेर चेतावनी दिन सुरु गरेका थिए। जोसेफ उल्फले एशिया महादेशमा प्रचार गरेका थिए भने एडवार्ड इर्भिङ्गले युरोपमा तीनसय भन्दाबढी चर्चका पास्टरहरूलाई त्यही सन्देश सुनाएका थिए। विलियम मिलर र उहाँका सहयोगीहरूले त्यही सन्देश अमेरिकामा प्रचार गरेका थिए।

जकरिया ९:९,  
१९:३५-४०

जब येशू ख्रीष्ट बिजयीको ध्वनिसाथलूका यरुशलेममा प्रवेश गरेका थिए, भविष्यवाणी पूरा भएको तिनीहरूले महसुस गरेका थिए। त्यो भविष्यवाणीमा येशू राजा हुने उल्लेख गरिएका थिए। जब तिनीहरूले अपेक्षा गरेको अनुसार येशू राजा हुनुभएन तब तिनीहरू निराश भएका थिए।

प्रकाश १०:८-१०

त्यही प्रकारले परमेश्वरका जनहरूले दश वर्षको दौरानमा भविष्यवाणी पूरा गरेका थिए। त्यो सन् १८४४ भन्दा अघि थियो। जब तिनीहरूले भविष्यवाणीका प्रतीकहरू अध्ययन गरे येशूको आगमन सन् १८४४मा हुन्छ भनेर आशा गरेका थिए। त्यो तिनीहरूको निम्ति मिठो थियो तर जब येशू आउनुभएन तब तिनीहरूको निम्ति तितो निराश भएको थियो।

हिब्रू १०:३२-३४

उहाँका जनहरूले त्यो अनुभव सम्झनाको निम्ति राखोस् भनेर परमेश्वर चाहना गर्नुहुन्छ।

दानिएल ७:९,१०

न्यायको दिन त्यसबखत यस संसारमा हुनेछ भनेर मानिसहरूले अपेक्षा गरेका थिए तर त्यो मामिला कहाँ हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन्।



पृथ्वीमा न्याय नहुँदा तिनीहरू निराश भएका थिए। तर त्यो न्याय परमेश्वरले चासो राख्नुभएको हुनाले स्वर्गमा हुने थियो। यस संसारमा खीष्टका भक्तहरूले तिनीहरूको प्रेम र सोच येशूको चालमा केन्द्रित हुनुपर्ने थियो।

### दोस्रो स्वर्गदूतको सन्देश

- हिब्रू १०:३२-३४ प्रथम स्वर्गदूतको वाणीलाई धेरै मानिहरूले अस्वीकार गरेका थिए र जसले स्वीकार गरे तिनीहरूलाई सताएका थिए।
- प्रकाश १४:८ बेबिलोनको पतनको खबर दिँदै दोस्रो स्वर्गदूत उडेका थिए।
- प्रकाश १७:५,६ येशूका विश्वासीहरूलाई शहिद बनाउने शक्ति बेबिलोन थियो।
- प्रकाश १७:५,१८ बेबिलोनले येशूप्रति आस्थालाई त्यागेर जाने चर्चको प्रतिनिधित्व गर्छ वा प्रतीक हो।
- प्रकाश ११:७, ९ बेबिलोनको अर्थ अन्यौल वा अलमल हो।
- प्रकाश १४:८ बेबिलोन को पतनप्रति कसैले शङ्का नगरोस भनेर दुई पल्ट दोन्याइएर उल्लेख गर्दछ।
- उत्पत्ति ४१:३२ छोरीहरू र आमा पनि पतन भएका छन्।
- प्रकाश १८:१-५ त्यस सन्देशलाई अत्यन्त कडाईका साथ प्रस्तुत गरिएको छ।
- प्रकाश १८:१ त्यो सन्देश सुनाउन ठूलो शक्तिले साथ दिएको हुन्छ।
- प्रकाश १८:३ पापको शिखर नै परमेश्वरलाई विश्वास नगर्ने विभिन्न राष्ट्रहरूसँग अवैध सम्बन्ध राख्नु हो।

२ कोरन्थी ११:२,  
एफिसी ५:२३

खीष्ट चर्चको शिर हो। जब चर्चहरूले सांसारिक राष्ट्रहरूलाई परमेश्वरको बिधानसँग बाँझिने नियम कानुनहरू बनाउन अनुरोध गर्दछन् तब ती चर्चहरूले आफ्नो वैध पति खीष्टको खिलाफमा वेश्यावृत्ति र असत्य मार्गमा गइरहेको ठहर्छ।

प्रकाश १७:३,६

आमा चर्च भन्नाले देशको सरकारी शक्तिलाई अगुवाई गर्ने जनाउँछ र त्यस चर्च शहीदहरूको रगत पिएर मात्तिएकी हुन्छिन्।

प्रकाश १८:३

सरकारसँग चर्च एक भएर चलने प्रवृत्ति संसारभरि भएको हुन्छ।

प्रकाश १८:४

बेबिलोनको रोगलाई आफूहरूलाई सर्न अस्वीकार गर्ने परमेश्वरका सबै जनहरूलाई बेबिलोनबाट निस्कन उहाँले आह्वान गर्नुहुन्छ।

### तेस्रो स्वर्गदूतको सन्देश

प्रकाश १४:९-१२

बाइबलमा यो अत्यन्त गम्भीर सन्देश हो।

प्रकाश १४:१४

यो खीष्ट आउनुभन्दा अगाडि दिइने अन्तिम सन्देश हो।

प्रकाश १४:९

पहिलो र दोस्रो स्वर्गदूतको सन्देश पछि तेस्रो स्वर्गदूतको सन्देश दिइन्छ। यो विश्वव्यापी सन्देश हो। यस सन्देशमा "कुनै मानिस" अर्थात् प्रत्येक मानिसलाई समावेश गरिएको छ। कोही मानिसलाई पनि छुटाइएको छैन। पशु र उसको प्रतिमाको उपासना गर्नेको खिलाफमा त्यो सन्देश दिइएको छ।

प्रकाश १३:५-७ पशु त्यो शक्ति हो जसले परमेश्वरका जनहरूलाई ४२ महिना अर्थात् १२६०वर्षसम्म सास्ती दिएको थियो।

दानिएल ७:२५ जुन शक्तिले परमेश्वरका जनहरूलाई १२६० वर्षसम्म सताउँछ उसले परमेश्वरको व्यवस्था वा दश आज्ञालाई परिवर्तन गर्ने अधिकार छ भनेर दावी गर्दछ। विश्वको सबै शक्तिहरूमा एक शक्तिले त्यो अधिकार पाएको दावी गर्दछ। तिनीहरूको आफ्नै लेखलाई उद्धृत गरेर त्यो शक्ति को हो भनेर पहिचान गरिन्छ।

"प्रश्न: चर्चले कुन दिनलाई पवित्र राख भनेर निर्देशन दिएको छ?

उत्तर: प्रभुको दिन वा आइतवार जसलाई हामी येशूका चेलाहरूको अनुसरण गरेर नै शबाथलाई निकम्मा गरेर आइतवारलाई पालन गर्दछौं।

प्रश्न: कुन अधिकारले पौराणिक दिन शबाथ अर्थात् शनिवारलाई मान्नुको सट्टा आइतवारलाई मात्र निर्देशन दिन्छ?

उत्तर: चेलाहरूको परम्परा र रोमन क्याथोलिक चर्चको अधिकारले त्यो परिवर्तन गरिएको हो।—*क्याथोलिक क्रिश्चियन इन्सट्रक्टेड*, २३, पृ. २७२।

प्रस्थान २०:८-११ परमेश्वरको व्यवस्था अर्थात् दश आज्ञाले हामीलाई सातौं दिन अर्थात् शनिवारलाई पवित्र राख्न निर्देशन दिइएको छ।

१ शमूएल १५:२२ आज्ञा पालन गर्नु नै कुनै पनि आराधना वा उपासना गर्नुभन्दा उत्कृष्ट छ। उत्पत्ति २२:५।

१ राजा १८:२१ एलियाको दिनमा जस्तै कसको उपासना गर्ने भनेर सबैलाई आह्वान गरिएको छ। यहोशू २४:१५ पनि पढ्नुहोस्।

- प्रकाश १४:१० जसका नाउँहरू जीवनको पुस्तकमा लेखिएका छन् तिनीहरूले मात्र पशुको उपासना गर्न अस्वीकार गर्दछ।
- प्रकाश १४:१० जसले पशु वा परमेश्वरको आज्ञालाई परिवर्तन गरेर शक्तिको रूपमा बस्छ र उसको उपासना गर्दछ उसले छाप पाउनेछ र परमेश्वरको क्रोधको कचौरा पिउनुपर्नेछ।
- प्रकाश १५:१,७ परमेश्वरको अरू नमिसिएको क्रोधको कचौरा भनेको सात विपत्तिहरू हुन्।
- प्रकाश १४:९,१० जसले त्यस पशुरूपी शक्तिको पूजा गर्छ, उसको प्रतीकलाई पूजा गर्छ र उसको छाप पाउँछ तिनीहरूमाथि सातवटा विपत्तिहरू खनिनेछन्।
- इजकिएल ९:१-११ यो काम इजकिएलले वर्णन गरेको छ।
- भजन ९१:१-१० परमेश्वरका धर्मी जनहरूलाई सुरक्षा कवच पहिऱ्याइएको हुन्छ अर्थात् तिनीहरूलाई सुरक्षित राखिएको हुन्छ।
- प्रकाश १४:१२ परमेश्वरको वचनको धैर्यतालाई पालन गरेकै कारणले तिनीहरू सुरक्षित भएका हुन्छन्।
- प्रकाश १४:१२ अन्तको समयमा केवल दुई समूहहरूमात्र हुनेछन्: परमेश्वरका आज्ञाहरू पालन गर्ने र नगर्नेहरू वा तोड्नेहरू।
- प्रकाश १४:१४-१६ जब न्यायको दिन सकिन्छ तब खीष्टले आफ्ना जनहरूलाई जम्मा गर्नुहुनेछ।
- प्रकाश २२:१४ सबै जना जो परमेश्वरका आज्ञाहरूलाई सहर्ष स्वीकार गरेर पालन गर्दछ त्यसले जीवनको रूखको फल खान अधिकार पाएको हुन्छ।

## निस्तार चाड

"निस्तार चाड दुवै सम्झनाको निम्ति र प्रतीकको रूपमा मान्नु पर्ने थियो। त्यसले इस्राएलीहरूलाई इजिप्ट वा मिश्रदेशबाट छुटकारा दिएको दिनमात्र सम्झना गराउने नभएर खीष्टले आफ्ना जनहरूलाई पापको बन्धनबाट छुटकारा दिने समयलाई औँल्याएको थियो। "-एलेन जी ह्याइट, पाट्रियार्क एण्ड प्रोफेट्स, पृ. २७७बाट रूपान्तरित।

### बाइबल अध्याय

### सन्देश

लेवी २३:५

निस्तार चाड वर्षको एक दिनमात्र मनाइन्थ्यो।

प्रस्थान १२:२७

इस्राएलीहरू इजिप्टबाट निस्कनुभन्दा अघि पाठोको रगत ढोकाको चौकोसमा छर्किने तिनीहरूलाई मोशाले निर्देशन दिएका थिए। इजिप्टबासीहरूको जेठोलाई मृत्युको दूतले मार्ने क्रममा जसजसको ढोकामा रगत छर्किएको थियो त्यस घरमा त्यो दूत पस्दैन्थ्यो। ढोकामा छर्किएको रगतले परमेश्वरका जनहरूलाई सुरक्षित राखेको थियो भनेर सम्झनाको निम्ति निस्तार चाड मनाएको थियो।

१ कोरन्थी ५:७

त्यस पाठोको मृत्युले खीष्टको मृत्युलाईल औँल्याएको थियो।

प्रस्थान १२:३-६

निस्तार चाड मनाइने महिनाको दसौँ दिनमा एउटा पाठोलाई छुट्याइन्थ्यो र अरू बगालबाट उसलाई अलग राखिन्थ्यो।

प्रस्थान १२:६

दुई बेलुकी पखको बीचमा वा अपराहनको बीचमा पाठाहरूलाई बलि चढाइन्थ्यो।

प्रस्थान १२:२२

चौकोसको माथिल्लो भाग र दुईतिर रगत छर्किइन्थ्यो।

- प्रस्थान १२:८,९ पाठोलाई पोलिन्थ्यो ।
- प्रस्थान १२:८-१० रगत छर्किएको पाठोलाई रातमा पोलेर खाइन्थ्यो । यदि बिहानीपखसम्म त्यो पाठोको मासु नसिध्याइएको भए सबै जलाइन्थ्यो ।
- प्रस्थान १२:११ मासु खाँदा खाँदै मानिसहरू घरहरू छोडेर हिँड्नुपर्थ्यो ।
- प्रस्थान १२:४ उक्त भोज खान छिमेकी परिवारहरू भेला हुन्थे ।
- प्रस्थान १२:४८,४९ विधि पालन गर्न चाहने पाहुना तथा अपरिचित मानिसहरू पनि त्यस भोजमा सरिक हुनसक्थे ।
- प्रस्थान १२:२६,२७ निस्तार चाडको अर्थ छोराछोरीहरूलाई सिकाइन्थ्यो ।

### निस्तार चाडको सक्कली रूप

- १ कोरन्थी ५:७ खीष्ट हाम्रो निस्तार चाडको पाठो हुनुहुन्छ ।
- यूहन्ना ११:४७-५४ निस्तार चाडको महिनाको दशौँ दिनमा (ई.स. ३१) यहूदी परिषदले येशूलाई मार्न निर्णय गरेको थिए । शुक्रवार बिहान यहूदीहरूले निस्तार चाडको भोज खाएका थिएनन् ।
- यूहन्ना १८:२८ निस्तार चाडको तयारीको दिनमा येशूलाई क्रुसमा टाँगिएको थियो ।
- मत्ती २७:४६-५० अपरान्ह तीन बजेतिर खीष्ट मर्नुभएको थियो । त्यस समय निस्तार चाडको निमित्त छुट्याइएका पाठाहरूलाई मारिन्थ्यो ।
- यूहन्ना १९:३१ येशू मर्नुभएको भोलिपल्ट वार्षिक निस्तार चाडको विशेष दिन वा "उच्च दिन" थियो । त्यो दिन परमेश्वरको शबाथ दिन वा हप्ताको सातौँ दिन थियो ।
- लूका २३:५४-५६, लेवी २३:५-७ येशू खीष्ट जो असली निस्तार चाडको स्वरूप हुनुहुन्थ्यो यस संसारमा आफ्नो कार्यकाल सकिएपछि चिहानमा बिश्राम लिनुभयो जुन निस्तार

चाडको शबाथ थियो र पहिलो महिनाको १५औं दिन थियो। येशूका अनुयायीहरू पनि दश आज्ञा मुताविक त्यही शबाथमा विश्राम लिए जुन सृष्टिको शबाथ थियो। त्यो दिनको आशिष दुई गुणाको थियो।

१ कोरन्थी १५:२० तिनीहरूको प्रथम फल येशू खीष्ट सुत्नुभएको थियो।

मत्ती २७:५२,५३ जब येशूको पुनरुत्थान भयो तब त्यसबेला सुतेका धेरै सन्तहरूको पनि पुनरुत्थान भयो।

रोमी ८:२९ धेरै दाजुभाईहरूमा उहाँ प्रथम जन्मिएको मानिन्छ।

एफिसी ४:७,८ जब उहाँ स्वर्गमा उक्लिनुभयो तब त्यसबेला उहाँले आफ्नो साथमा पुनरुत्थानभएका सन्तहरू लगनुभयो। तिनीहरू अन्तको कटानीको समयमा हुने पुनरुत्थानको नमुना थिए।

लेवी २३:१०,११ प्रतीकको रूपमा गरिएको चलनमा पुजारीले हातभरी वा पाकेको अन्नको बालाहरू परमेश्वरको सामु हल्लाउनुपर्थ्यो। त्यो प्रथम महिनाको १६औं दिन थियो।

यूहन्ना २०:१६,१७ पहिलो महिनाको १६औं दिनको बिहान जब येशू पुनरुत्थान हुनुभयो त्यसबेला उद्धारकर्ता स्वर्गमा उक्लिनुभएको थिएन।

मत्ती २८:९ त्यही दिनको दिउँसो आफ्नो शरीर चेलाहरूलाई छुन दिनुभयो किनकि उहाँ स्वर्गमा उक्लिएर फर्कनुभएको थियो। परमेश्वर पिताले येशूको बलिदानलाई ग्रहण गर्नुभएको थियो। स्वर्गबाट फर्किएपछि चेलाहरूबाट पाएको ढोगलाई उहाँले स्वीकार गर्नुभएको थियो।

## परिवार

"यस संसारको पारिवारिक जीवन स्वर्गको परिवारको प्रतिबिम्ब गरोस् भन्ने परमेश्वरको योजना थियो। यदि इसाई परिवार परमेश्वरको योजनामुताविक स्थापना भयो र त्यस अनुसार परिचालित भयो भने ती परिवारहरू इसाई चरित्र निर्माण गर्ने अत्यन्त प्रभावशाली निकाय हुनसक्छ र उहाँको काम अत्यन्त द्रुतगतिले अधि बढ्न सक्छ।" -टे, ठेली ६, पृ. ४३०बाट रूपान्तरित।

### बाइबल अध्याय

### सन्देश

उत्पत्ति २:२४

आफना पितामाताबाट अलग भएर आफनीसँग एक हुनुपर्ने।

व्यवस्था १३:६-८

पतिलाई परमेश्वरबाट कहिल्यै भड्कन नदिन पत्नीलाई चनाखो पारी राख्ने पतिको कर्तव्य हो।

व्यवस्था २४:५

बिबाह गरेको पहिलो वर्ष आफ्नो पत्नीलाई रिझाउन पति घरमा रहनुपर्छ।

हितोपदेश ५:१८

आफ्नो पत्नीसँग खुशियाली गर्नुपर्छ।

उपदेशक ९:९

आफ्नी पत्नीसँग रमाइलो मानेर बस्नुपर्छ।

एफिसी ५:२५-३३

जसरी खीष्टले आफ्नो जीवन दिएर चर्चलाई प्रेम गर्नु भयो त्यसरी नै पतिले पनि आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ।

कलस्सी ३:१९

पतिले पत्नीसँग कठोर व्यवहार गर्नु हुँदैन।

हितोपदेश ३१:२८

पत्नीको सराहना र प्रशंसा गर्नुपर्छ।

१ पत्रुस ३:७

पत्नीको सम्मान गर्नुपर्छ।



मलाकी २:१४,१५ यदि पतिले पत्नीलाई कठोर व्यवहार, दुर्व्यवहार वा हिंसात्मक व्यवहार गरियो भने त्यसको साक्षी परमेश्वर हुनुहुनेछ।

मत्ती १९:३-९ पतिहरूको कठोर व्यवहार र व्यभिचारको कारणले त्यागपत्र दिन अनुमति दिइएको छ।

१कोरन्थी ७:१२-१६ पतिले आफ्नो धर्मी जीवन देखाएर उदाहरण बनी पत्नीलाई परमेश्वरकहाँ ल्याउनुपर्छ।

जो पति परमेश्वरको निति अनुसार चल्छ त्यसको घर खुशियाली घर हुनेछ। आफ्नी पत्नीसँग घुँडा टेकेर प्रार्थना गर्नुपर्छ। यदि पत्नीसँग मिलोमतोमा प्रार्थना गरियो भने पतिको प्रार्थना परमेश्वरको अनुग्रहको सिंहासनमा पुग्न सक्छ।

### पत्नीको कर्तव्य

उत्पत्ति ३:६,१७-२४ हव्वाले जस्ती पत्नीले आफ्नो पतिलाई परमेश्वरको कुरा नसुन्न उचाल्नुहुन्न।

हितोपदेश १२:४ गुणिलो वा लक्षणले भरिपूर्ण भएकी पत्नी पतिको श्रीपेच हो।

एफिसी ५:२३ पति पत्नीको शिर हो।

एफिसी ५:३३ पत्नीले पतीको आदरसम्मान गर्नुपर्छ।

तितस २:४,५ पत्नीले पतिको आज्ञा मान्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ।

कलस्सी ३:१८ "पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्ना पतिहरूका अधीनमा बस।" यदि पतिले परमेश्वरको आज्ञा पालन नगर्न आदेश दिन्छ भने त्यो पति परमेश्वरमा सुहाउँदो हुँदैन। अर्थात्, पत्नीले पतिको अधिनमा बस्नुपर्छ यदि पति पनि परमेश्वरको अधिनमा छ भने।

हितोपदेश

१९:१३, २१:९

कचकच गर्ने पत्नीले घरमा दुःख ल्याउँछ।

हितोपदेश

३१:१०-१२, २६

जो गुणिलो पत्नी मृदु, मिठो वा दयालु भएर आफ्नो पतिसँग बोलिछन् त्यो पति आफ्नो पत्नीको सुरक्षामा रहनसक्छ।

१कोरन्थी ७:१०, ११

पत्नी पतिबाट अलग नहोस्।

रोमी ७:२, ३

पति जिवित रहेसम्म पत्नी ऊसँग रहनुपर्छ।

मर्कूस १०:१२

यदी पत्नीले आफ्नो पतीलाई छोडेर अरूसँग बिबाह गर्छ तब त्यस पत्नी व्यभिचार गरेको ठहर्छे।

१ कोरन्थी

७:१३, १६

यदी पत्नी परमेश्वरको भक्ति गरेर ईश्वरीय वा धर्मी जीवन यापन गर्छे भने उहाँलाई विश्वास नगर्ने पतिलाई पनि परमेश्वरमा ल्याउन सक्छे।

"यदि प्रत्येक युवतीलाई उपर्युक्त नीतिहरू उनका आमाबाबुले सिकाएका छन् भने उनले आफ्नो भावी पतीलाई ठूलो होशियारसाथ चुन्ने थिए, जसलाई उनले आदर गर्न सकोस् र उसको वचनलाई पालन गर्न सकोस्"-एलेन जी हाइट, द मिनिस्त्र अभ हिलिङ्ग, पृ. ३५७, ३५८बाट रूपान्तरित। विवाहको मामिलालाई सम्बोधन गरेर परमेश्वरले आफ्नो र उहाँका भक्तहरूको सम्बन्धलाई तुलना गर्नुहुन्छ। हेर्नुहोस्: एफिसी ५:३१-३३, यशैया ५४:५, यर्मिया ३:१४, होसिया २:१९, २०, यर्मिया ३१:३२

आफ्ना छोराछोरीहरूप्रति आमाबाबुहरूको कर्तव्य

तितस २:४

आमाबाबुहरूले छोराछोरीहरूलाई प्रेम गर्नुपर्छ।

मत्ती १९:१३, १४

तिनीहरूलाई खीष्टकहाँ ल्याउनुपर्छ।



© Nathan Greene. All rights reserved.

© 19 *N. Greene*

हितोपदेश २२:६, परमेश्वरको छत्रछायाँमा बस्न तिनीहरूलाई  
 एफिसी ६:४ तालिम दिनुपर्छ।  
 व्यवस्था ४:९,  
 यशैया ३८:१९ परमेश्वरको वचनमा रहन सिकाउनु पर्छ।  
 योएल १:३ परमेश्वरको न्यायको बारेमा सिकाउनुपर्छ।  
 प्रस्थान १०:२,  
 भजन ७८:४ परमेश्वरको कामको बारेमा सिकाउनुपर्छ।  
 व्यवस्था ३२:४६ परमेश्वरको आज्ञा पालन गर्न निर्देशन दिनुपर्छ।  
 उत्पत्ति ४८:१५ तिनीहरूलाई आशिष दिनुपर्छ र खुशी पार्नुपर्छ।  
 भजन १०३:१३ तिनीहरूप्रति दया देखाउनुपर्छ।  
 अय्युब ४२:१५,  
 २ कोरन्थी १२:१४,  
 १ तिमोथी ५:८ तिनीहरूको आवश्यकताको आपूर्ति गर्नुपर्छ।  
 १ तिमोथी ३:४, १२ तिनीहरूलाई आफ्नो बसमा राख्नुपर्छ।  
 हितोपदेश १३:२४, १९:१८, २३:१३, २९:१३:१७, हिब्रू १२:७  
 तिनीहरूलाई सच्याउनुपर्छ।  
 एफिसी ६:४, कलस्सी ३:२१ आमाबाबुले तिनीहरूलाई रिस वा झोँके  
 भएर व्यवहार गर्नुहुन्न।  
 उत्पत्ति २४:१-४, २८:१-२ तिनीहरूलाई कुनै अपवित्र गठबन्धनमा  
 लाग्न दिनुहुन्न।

आमाबाबुले आफ्ना छोराछोरीहरूलाई अनुशासनमा राख्नु  
 भजन १२७:३ छोराछोरीहरू परमेश्वरबाट पाइएको सम्पत्ति  
 हुन्।  
 प्रस्थान २:९ प्रत्येक आमाबाबुलाई आफ्ना बालबालिकाहरूलाई  
 उचित रूपमा हुर्काएकोमा परमेश्वरले इनाम  
 दिनुहुन्छ जसरी मोशालाई हुर्काएकोमा फारोको  
 छोरीले उनको आमालाई तलब दिएकी थिइन्।

हितोपदेश २९:१७, आपना छोराछोरीहरूलाई उचित तथा  
१७:२५,१५:२० अनुशासित रूपमा हुर्काउन सकिएन भने  
तिनीहरूले दुःख, शरम, झगडा, एक आपसमा  
रिस राख्दै तितो जीवनको फल भोग्नुपर्नेछ।

हितोपदेश कोही पनि बालक जन्मनेबित्तिकै असल स्वभाव  
२९:१५, २२:१५ लिएर आएको हुँदैन।

१शमूएल ३:११-१४ छोराछोरीहरूलाई बराल्लिन दिनुहुन्न।

हितोपदेश ३१:२६-२८ दयाको नितिले छोराछोरीहरूलाई हुर्काउनुपर्छ।

हितोपदेश १९:१८ छोराछोरीहरू पाको भएपछि सम्हाल्छु भनेर  
पर्खनुहुन्न।

हितोपदेश २०:११ प्रत्येक बालकले आफ्नो चरित्र तथा स्वभावलाई  
प्रकट गर्दछ।

हितोपदेश २३:१३,१४ सच्याउनबाट नचुक्नु।

हितोपदेश १३:२४ सही प्रेमको निति अपनाएर बसमा राख्नुपर्छ।

हितोपदेश २९:२२ रिसको झोंकमा बालकलाई पिट्दा झगडा उत्पन्न  
गराउँछ।

हितोपदेश २५:२८ कुनै पनि बाबुआमाले आफूले आफूलाई नियन्त्रण  
गर्न सकेन भने अरूलाई उचितरूपमा तालिम दिन  
सक्दैन।

हितोपदेश १६:३२ आत्मसंयम ठूलो मूल्यको हुन्छ।

गलत तालिम अर्थात् बालबालिकालाई उचित तरिकाले नहुर्काउँदा त्यसले  
ल्याउने नतिजा

१ शमूएल आपना छोराहरूलाई उचित रूपमा नहुर्काउँदा  
२:२७-३४ इलाई बंशबाट पूजारीको जिम्मेवारी हटाइएको  
थियो।

- १ शमूएल २:२३-२५ पुजारी एलिलाई उनका छोराहरूको गलत बानीको बारेमा खबर दिएका थिए। उनले त्यसो नगर्नु भनेर सम्झाए तर त्यो मात्र पुगेको थियो।
- १ शमूएल ३:१३ बाबुआमाले छोराछोरीहरूलाई हप्काउनुपनि पर्छ र साथै तिनीहरूलाई गलत काम गर्न दिनुहुन्न र तिनीहरूलाई नियन्त्रणमा राख्नुपर्छ।
- १ शमूएल २:२९ अनुशासनमा नराखी आज्ञालाई अबहेलना गराउन दिएर छोराछोरीहरूलाई हुर्काएमा परमेश्वरको अपमान हुन्छ।
- हितोपदेश २९:१५ आज्ञा नमान्ने वा अनुशासनमा नबस्ने छोराछोरीहरूले बाबुआमाहरूलाई शर्ममा पार्दछन्।
- १ शमूएल ८:१-५ शमूएलका छोराहरू अनुशासनमा नबस्दा वा आज्ञाहरूलाई नमानी चल्दा शमूएलको परिवारबाट न्यायकर्ताको काम पद हटाइयो।
- २ राजा १९:३७ अनियन्त्रित छोराछोरीहरूले तिनीहरूका बाबुआमाको पनि हत्या गर्न हिचकिचाउँदैनन्।
- हितोपदेश १७:२५ मूर्ख छोरोले बाबुआमामा सन्ताप ल्याउँछ र तिनीहरूको जीवनलाई तितो बनाइदिन्छ।

अनुशासनमा राखेर सही तालिम दिएर छोराछोरीहरूलाई हुर्काउँदा पाइने नतिजा

- १ शमूएल ३:१९ असल छोराछोरीहरूको साथमा परमेश्वर हुनुहुन्छ।
- २ तिमोथी ३:१५ तिनीहरू धर्मशास्त्र बाइबलसँग परिचित हुन्छन्।
- हितोपदेश २८:७ बुद्धिमान छोरोले परमेश्वरको व्यवस्थालाई पालन गर्छ।

- कलस्सी ३:२० आज्ञाकारी छोराछोरीहरूसँग परमेश्वर खुशी हुनुहुन्छ।
- प्रेरित २:३९ परमेश्वरका प्रतिज्ञाहरू तिनीहरूलाई पनि लागु हुन्छ।
- एफिसी ६:२ असल छोराछोरीहरूमाथि आशिष खनिएको हुन्छ।
- उत्पत्ति ४६:२९ असल छोरोलाई आफ्ना आमाबाबुलाई प्यार गर्न र हेरचाह गर्न कहिल्यै पनि हिचकिचाउँदैन।
- हितोपदेश १३:१ बुद्धिमान छोरोले बाबुआमाको शिक्षादीक्षालाई पालन गर्छ।
- हितोपदेश २३:२२ असल छोराछोरीहरूले बृद्ध बाबुआमालाई आदर गरेर तिनीहरूको सेवा गर्छन्।
- अय्युब ३२:६,७ उमेर ढल्केका र अनुभवीहरूलाई असल छोराछोरीहरूले चिनेका हुन्छन्।
- हिब्रू १२:९ संसारका आफ्ना बाबुआमाहरूलाई आदर र सम्मान गर्दा परमेश्वरलाई गरिने सम्मान र आदरको याद दिलाउँछ।

### घरको वातावरणले पार्ने प्रभाव

- भजन १०१:७ गद्दारी गर्ने र दुष्ट मानिसहरूलाई घरमा राख्नुहुन्न।
- १ कोरन्थी १५:३३ तपाईंहरूको परिवार र सन्तानलाई प्रभाव नपारी खराब तथा दुष्ट मानिसहरूलाई घरमा राख्न सकिन्न।
- १ कोरन्थी ५:६ अलिकति अखमिरी वा सोडाले सबै पिठोको डल्लोलाई असर पार्दछ।
- एफिसी ६:४ बाबुआमाहरूले छोराछोरीहरूसँग झोँकि हुनुहुन्न।

- कलस्सी ३:२१ बाबुआमाहरूले छोराछोरीहरूलाई निराश पार्नुहुन्न ।  
 हितोपदेश २२:६ छोराछोरीहरूलाई तालिम दिनुपर्छ ।  
 १ तिमोथी ३:४,५ जुन मानिसले आफ्नो परिवारलाई नियन्त्रण गर्न  
 सक्दैन त्यसले परमेश्वरको कामलाई सम्हाल्न  
 सक्दैन ।
- तितस १:६,७ चर्चका अगुवाहरूको छोराछोरीहरू अनुशासनमा  
 बस्ने भएकाले कसैले पनि तिनीहरूलाई हप्काउन  
 आवश्यक हुँदैन ।
- १ तिमोथी ३:१२ डिकन वा चर्चको क्रियाकलापलाई सघाउनेले  
 आफ्नो परिवारलाई सम्हाल्न सक्नुपर्छ ।
- उत्पत्ति १८:१७-१९ जुन मानिसले आफ्ना छोराछोरी र परिवारलाई  
 वशमा राख्छ त्यसमाथि परमेश्वरले भरोसा राख्नु  
 हुन्छ ।
- २ कोरन्थी १२:१४ बाबुआमाले छोराछोरीहरूको आवश्यकतालाई  
 परिपूर्ती गर्नुपर्छ ।
- १ तिमोथी ५:८ प्रत्येक येशूभक्तले आफ्नो परिवारको  
 आवश्यकताको आपूर्ती गर्नुपर्छ ।

### घरमा दिइने शिक्षादीक्षा

- व्यवस्था ६:७-९ मेहनत गरेर सिकाउनुपर्छ । परमेश्वरको वचन  
 घरमा सिकाउने विद्याको मूल विषयबस्तु हुनुपर्छ ।  
 घरमा रहँदा र बाहिर जाँदा परमेश्वरको वचनको  
 बारेमा चर्चा गर्ने आदत बसाल्नुपर्छ ।
- व्यवस्था ४:९-१३ परमेश्वरले दिनुभएको व्यवस्थाको बारेमा  
 छोराछोरीहरूलाई सिकाउनुपर्छ ।
- २ तिमोथी ३:१५ परमेश्वरको वचनको ज्ञानले मानिसहरूलाई बुद्धि  
 दिन्छ ।
- २ तिमोथी त्यस प्रकारको ज्ञानले मानिसहरूलाई हरेक असल



- ३:१६,१७ काम गर्न तयार पार्दछ।
- २ तिमोथी १:५ जब कुनै आमाले आफ्ना छोराछोरीहरूलाई उचित शिक्षा दिएर परमेश्वरप्रति बफादारी देखाउँछिन्, उनीहरूको नाउँ परमेश्वरले प्रायजसो उल्लेख गर्नुभएको थियो।
- १ तिमोथी ४:१२ उचित तरिकाले घरमा शिक्षा पाएका किशोर तथा किशोरीले छ थोकहरूमा उदाहरण भएर देखाउँछन्।
- एस्तर २:२० जब बालबालिकाहरूलाई उचित रूपमा शिक्षादीक्षा दिइन्छ तब हुर्केपछि बाबुआमाका वचनहरू पालन गर्न पुग्छन्।
- उत्पत्ति ४५:७,८ परमेश्वरको योजनामुताविक शिक्षित बनाइएका छोराछोरीहरूलाई कलिलै उमेरमा भएतापनि बिदेशमा मिसिनेरी वा सुसमाचार प्रचारक बनाएर पठाउन सकिन्छ।
- यहोशू ४:६,७ आफ्ना वरिपरि रहेका थोकहरूबाट छोराछोरीहरूलाई सिकाउनुपर्छ।
- प्रस्थान १२:२५-२७ बस्तुहरूको माध्यमबाट शिक्षादीक्षा दिनुपर्छ। अर्थात् जीवन उपयोगी अर्तिहरू विभिन्न बस्तुहरूको ज्ञानद्वारा सिकाउनुपर्छ।
- १ तिमोथी १:४ परमेश्वरको वचनबाट बिचल्ली पार्ने काल्पनिक उपन्यास आदिहरू नपढ्न जोड दिनुपर्छ।
- १ तिमोथी ४:७ अशिलल, अपशब्द, दिमागलाई प्रदुषित पार्ने लेखहरूबाट अलग हुनुपर्छ।
- १ तिमोथी ६:२० विज्ञानको नाउँमा परमेश्वरलाई इन्कार गर्ने जस्ता लेखहरूबाट टाढा बस्नुपर्छ।

व्यवस्था ११:१९-२१ जब परमेश्वरले दिएको निर्देशन अनुसार उहाँको वचन घरमा सिकाइन्छ तब त्यो घर यस पृथ्वीमा स्वर्ग भएको अनुभूति हुनसक्छ।

### पाचौँ आज्ञा

प्रस्थान २०:१२ बुबा र आमालाई आदर गर्नेको आयु लामो हुनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नभएको छ। जुन देश भनेर तोकिंदा नयाँ पृथ्वी भनेर पनि जनाउन सक्छ।

लेवी १९:३ बालककालमा मात्र होइन हुर्केपछि पनि आमाबाबुलाई आदर गर्नुपर्छ।

उत्पत्ति ९:२०-२७ जड्याहा बाबुआमालाई अनादर गरेपनि सजाय पाउन सक्छ र आदर गर्नेले इनाम पाउन सक्छ।

प्रस्थान २१:१५ पुरानो जमानामा आमाबाबुलाई हिकाउनु पनि गम्भीर अपराध मानिन्थ्यो।

प्रस्थान २१:१७ आमाबाबुलाई सराप्नेलाई मृत्युदण्ड दिइन्थ्यो।

व्यवस्था २८:१६ आमाबाबुलाई सराप्नेलाई श्राप दिइन्थ्यो।

व्यवस्था २१:१८,१९ आज्ञा मान्ने र आदर गर्नेलाई इनाम दिइन्थ्यो।

मर्कूस ७:९-१३ आमाबाबुको आवश्यकतालाई जुनसुकै तरिकाले बन्चित गरेतापनि येशूको अनुसार त्यस्ता छोराछोरीहरूले परमेश्वरका आज्ञाहरू उलङ्घन गरेको ठहर्छ।

मत्ती १५:५-७ जो मानिस इसाई हुँ भनेर दावी गर्छ तर उसले आफ्ना बाबुआमाको हेरचाह गर्दैन त्यो इसाई पाखण्डी भएको ठहर्छ।

- कलस्सी ३:२० वचन पालन गर्नाले वा आज्ञा पालन गर्नाले परमेश्वर प्रसन्न पारिन्छ ।
- एफिसी ६:१ परमेश्वरको वचनको सहमतमा बाबुआमाको आज्ञा मान्नुपर्छ । परमेश्वरमा आज्ञाकारी होऊ भनिएको छ ।
- मत्ती १०:३७ छोराछोरीहरूले आमाबाबुको आदर गर्नुपर्छ चाहे त्यो असल होस् वा खराब होस्, तर बाबुआमाहरूभन्दा सर्वोपरी परमेश्वरलाई मान्नुपर्छ ।
- लेवी १९:३२ बृद्धहरूलाई आदर गर्न आदेश दिइएको छ ।

## प्रार्थना

प्रार्थनाद्वारा हामीलाई खीष्टसँग सम्पर्कमा राख्दछ। यसो पनि भनिएको छ: "स्वर्गको ढोका प्रार्थनाले खोल्दछ।" विश्वासद्वारा गरेको प्रार्थनाको महाशक्तिलाई कमैले महसुस गरेका हुन्छन्। "जब कसैले नम्र भएर प्रार्थना गर्छ तब त्यो प्रार्थना खीष्टले नै उनको इच्छा अनुसार उनको अन्तरआत्माको निम्ति बिनित गरिरहेको हुन्छ। हृदयदेखि असल नियतले गरेको प्रत्येक प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। त्यो प्रार्थना अत्यन्त प्रभावकारी रूपमा व्यक्त नगरेतापनि तर त्यसमा हृदयको मर्म छ भने त्यो प्रार्थना स्वर्गको त्यस मन्दिरमा पुग्दछ जहाँ येशूले सेवाकार्य गरिरहनुभएको छ, उहाँले अलिकति पनि नहिचकिचाइकन स्पष्ट रूपमा परमेश्वरको सामु त्यो प्रार्थना उहाँले प्रस्तुत गर्नुहुनेछ। त्यो प्रार्थना प्रभु येशूले आफ्नै सिद्ध सौन्दर्य र मगमग बास्ना आउने गरेर परमेश्वर पिताको सामु राख्नुहुन्छ।"-एलेन जी हाइट, द डिजाएर अभ एजेज, ६६७वाट रूपान्तरित।

अठोट र नडगमगिने प्रार्थनाको निम्ति गरिने तयारी रिसिबी  
हिब्रू ११:६ ६ विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ।  
किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र  
उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास  
गर्नुपर्छ। "

बाइबल अध्याय

सन्देश

मत्ती ६:१२-१५

प्रार्थना गर्दा कसैप्रति हामीहरूको रिस, ईर्ष्या वा प्रतिशोधको भावना छ वा उसले तपाईंको खिलाफमा भुल गरेको छ भने त्यसलाई क्षमा

- दिनुपर्छ ताकि तपाईंलाई पनि परमेश्वरले क्षमा दिउन्।
- मत्ती ५:२३-२५** यदि हामीसँग कसैले बिरोध गरेको छ भने त्यसलाई ठिक पार्न हामीले प्रयास गर्नुपर्छ।
- भजन ६६:१८** पापप्रति बितृष्णा हुनुपर्छ। जब पापीले पापसँग धर्मी जीवन साट्न चाहन्छ तब परमेश्वरले उसको प्रार्थना सुन्नुहुन्छ।
- हितोपदेश २८:९** परमेश्वरको वचन पालन गर्ने मनस्थिति हुनुपर्छ। यदि वचन अनुसार चलन राजी हुन्छ भने कुनै व्यवस्था उलङ्घन गरेको वा बाटो कसरी बिराएको भनेर बिबेकले कानेखुसी गर्न सक्छ।
- यूहन्ना १५:१६** परमेश्वरसँग हामीले जे अनुरोध गर्दछौं त्यो येशूको नाउँमा प्रस्तुत गर्नुपर्छ।
- अय्युब ३५:१३** हामीहरूमा भएको घमण्ड, व्यर्थपना र आफ्नो भाऊ खोज्ने प्रवृत्तिलाई त्यागनुपर्छ।
- याकूब १:६,७** कोही व्यक्ति आज पापमाथि बिजय पाउन प्रार्थना गर्छ तर अर्को दिन फेरि त्यही पापमा फस्न चाहन्छ भने त्यसले सहयोग पाउँछ भनेर अपेक्षा गर्न सकिन्न।

### जवाफ पाएको प्रार्थना

- रोमी ८:२६,२७** हामीले उच्चारण गर्न नसकिने भाषा प्रयोग गरेर परमेश्वरको आत्माले नै बिह्वल भएर हामीहरूको निम्ति अजरविन्ती चढाउनुहुन्छ।
- दानिएल ९:२१-२३** प्रार्थनाको जवाफ कहिलेकाहीं तुरन्तै हुन्छ।
- लूका १८:२-७** कहिलेकाहीं प्रार्थनाको जवाफ ढिलो पाउँछौं।

- २ कोरन्थी १२:८,९ जसरी सांसारिक बाबुआमाले छोराछोरीहरूले केही माग्दा तिनीहरूले मागेको भन्दा असल कुरो दिन्छन् त्यसरी नै परमेश्वरले पनि हामीले इच्छा गरेको भन्दा प्रार्थनाको जवाफ ढंगले दिनु हुन्छ।
- यर्मिया ३३:३, हामीले चिताएको भन्दा वा अपेक्षा गरेको भन्दा एफिसी ३:२९ बेसी परमेश्वरले दिनुहुन्छ।
- याकूब ५:१४-१६ बिश्वासद्वारा गरिएको बिरामीको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ।
- १ यूहन्ना ५:१४ परमेश्वरसँग हामीले गरेको अनुरोध उहाँको इच्छाद्वारा हुनुपर्छ।
- १ यूहन्ना ३:२२ जसले परमेश्वरको वचनलाई शिरोपर गरेर चल्दछ त्यसले गरेको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ भनेर अपेक्षा गर्नुपर्छ।
- कलस्सी ४:२ प्रार्थनामा निरन्तररूपमा लाग्नुपर्छ। धन्यवाद दिने चलन बसाल्नु पर्छ र सबै कुरामा चनाखो भएर बस्नुपर्छ।
- फिलिप्पीहरूलाई ४:६ धन्यवादका साथ तपाईंको अनुरोध परमेश्वरलाई सुनाउनुहोस्।
- मत्ती २१:२२, प्रार्थनालाई बिश्वासका पखेटाहरूद्वारा बोकेर याकूब १:६ लगिन्छ।
- २ इतिहास ३०:२७ बिश्वासद्वारा गरिएको प्रार्थना स्वर्गमा भएको परमेश्वरको पवित्र स्थानमा प्रवेश हुन्छ।
- प्रेरित १२:५-११ कहिलेकाहीं परमेश्वरका जनहरूको प्रार्थनाको जवाफ दिन स्वर्गदूतहरू पठाइन्छन्।



## गोप्य प्रार्थना

- मत्ती ६:६ यदि हामी अनुग्रहमा बढ्न चाहन्छौं भने परमेश्वरसँग गोप्यरूपमा बारम्बार प्रार्थना गर्नुपर्छ।
- मर्कूस १:३५ यदि परमेश्वरसँग गोप्य प्रार्थना गर्न समय छैन र दिनभरिको कामचर्याले व्यस्त हुन्छौं भने हामीले येशूको नीति अपनाउनुपर्छ। बिहानै उठ्नुपर्छ र परमेश्वरसँग एकलै हुन समय बिताउन खोज्नुपर्छ।
- मत्ती १४:२३ जब अन्यौल र कठिन समय बितिगयो तब उद्धारकर्ताले आफ्नो पितासँग समय बिताउन समय निकाल्नुभएको थियो।
- भजन ५५:१७ बिहान, बेलुका र दिउँसो परमेश्वरसँग प्रार्थना गर्न विशेष समय छुट्याउनु पर्छ।
- भजन ८८:१,२ प्रार्थना भनेको परमेश्वरको उपस्थितिको अनुभव गर्नु भएकोले दिउँसो होस् वा राति होस् जुनसुकै बेलामा पनि प्रार्थना गर्नुपर्छ।
- १ थेस्सोलोनिकी ५:१७ निरन्तररूपमा हामी प्रार्थनाको मुद्रामा हुनुपर्छ।
- अय्यूब २२:२७,२८ परमेश्वरले आफ्नो प्रार्थना सुन्नुहुन्छ भन्ने ज्ञान पाउनु इसाईको सुवअवसर हो।
- यशैया ४३:२६ परमेश्वरले गर्नुभएको प्रतिज्ञाहरूलाई दावी गरेर प्रार्थना गर्दा उहाँ खुशी हुनुहुन्छ।
- यशैया ४१:२१ प्रार्थना गर्दा हामीहरूको माग जायज हुनुपर्छ र त्यस प्रार्थना सुन्न किन जायज छ भनेर परमेश्वरको सामु आफ्नो जिकिर राख्न उहाँ आह्वान गर्नुहुन्छ।
- लूका ११:१ हामीले कसरी प्रार्थना गर्ने भनेर सिकाउन परमेश्वरसँग अनुरोध गर्नुपर्छ।



- रोमी ८:२६,२७ टुक्रिएको नम्र हृदयको प्रार्थना ग्रहण योग्य होस् भनेर परमेश्वरसँग पवित्र आत्माले प्रार्थना प्रस्तुत गर्नुहुन्छ।
- आमोस ५:४ जब हामी दिल खोलेर इमान्दारीसाथ प्रार्थना गछौं तब त्यो प्रार्थना जोसिलो हुन्छ।
- फिलिप्पीहरूलाई ४:६ जब हामीहरू ठूला ठूला कामहरूको निमित्त प्रार्थना गछौं तब हामी परमेश्वरले अझसम्म के गर्नुभयो त्यसको निमित्त धन्यवाद दिनुपर्छ।

### परिवारसँग गर्ने प्रार्थना

- मत्ती १८:१९ दुई जना वा तीन जना अर्थात् त्यो भन्दा बढी मिलेर एक भएर घुँडा टेकेर प्रार्थना गरे त्यो प्रार्थना सुन्न परमेश्वरले कबुल गर्नुभएको छ।
- प्रेरित २:४६,४७ जुन चर्चका सदस्यहरूको घरमा दिन दिनै नियमित रूपमा प्रार्थना हुन्छ, ती घर परिवार हुने चर्च बढीरहन्छ।
- उत्पत्ति १२:७,८ जहाँ जहाँ अब्राहम बसोबास गरे त्यहाँ त्यहाँ उनले परिवारको निमित्त बेदी बनाए जहाँ परमेश्वरको उपासना हुन्थ्यो।
- उत्पत्ति ३५:२-४ याकूबले परिवारलाई एकै ठाउँमा जम्मा गरेर परमेश्वरको उपासना गर्दथे।
- उत्पत्ति ३५:५ जुन परिवारले नियमित रूपमा बफादारीका साथ परमेश्वरको उपासना गर्दछ त्यस परिवारलाई छिमेकीहरूले आदर गर्दछन्।
- यहोशू २४:१५ प्रत्येक येशूभक्तले यहोशूले जस्तै भन्न सक्नुपर्छ "म र मेरा घर परिवारले परमेश्वरको सेवा गर्नेछौं।"

- अय्यूब १:५** अय्यूबले आफ्नो परिवारको निम्ति निरन्तररूपमा बलि चढाएका थिए र तिनीहरूका निम्ति प्रार्थना गर्दथे।
- यर्मिया १०:२५** जुन परिवारमा पारिवारिक आराधना हुँदैन त्यो परिवार अबिश्वासीमा गनिन्छ।
- यर्मिया १०:२५** परिवारमा परमेश्वरको प्रसस्त आराधना नगर्नाले परमेश्वरको काम खतम हुन्छ, जल्छ वा उजाड अर्थात् मरुभूमि पारिदिन्छ।

### कसको निम्ति हामीले प्रार्थना गर्नुपर्छ?

शासन गर्ने शासकहरू र सबै अधिकारवालाहरू, १ तिमोथी २:२।  
 पास्टर तथा चर्चकाधर्मगुरुहरू २ कोरन्थी १:११; फिलिप्पी १:१९।  
 चर्च, भजन १२२:६; यशैया ६२:६,७। सबै विश्वासीहरू, एफिसी ६:१८। सबै मानिसहरू, १ तिमोथी २:१। बालबालिकाहरू, उत्पत्ति १७:१८, मत्ती १५:२२। आफ्ना मालिकहरू अर्थात् हाकिमहरू, उत्पत्ति २४:१२-१४। नोकरचाकर वा सेवकहरू, लूका ७:२,३। इष्टमित्रहरू अय्यूब ४२:८,१०। देशवासीहरू, रोमी १०:१। विरामीहरू, याकूब ५:१४। दुःखकष्ट दिने र सताउनेहरू, मत्ती ५:४४। शत्रुहरू जोसँग हामी रहन्छौं, यर्मिया २९:७। हामीलाई डाहा गर्नेहरूको निम्ति गन्ती १२:१३। जसले हामीलाई त्यागेका छन्, २ तिमोथी ४:१६ र वेवास्था गर्ने पापको निम्ति, १ शमूएल १२:२३।

### प्रार्थना गर्ने तरिकाहरू

- भजन ९५:६** "हाम्रा सृष्टिकर्ता परमेश्वरको सामु घुँडा टेकौं।"  
**लूका २२:४१** मुक्तिदाता येशूले घुँडा टेक्नुभयो र प्रार्थना गर्नुभयो।  
**प्रेरित २०:३६** पावलले घुँडा टेके र प्रार्थना गरे।

- २ इतिहास ६:१३ सारा जनसमूहको अगाडि राजा सोलोमनले घुँडा टेके र प्रार्थना गरे।
- मत्ती २६:३९ अत्यन्त पिडामा मुक्तिदाताले आफ्नो अनुहार भुईँमा घोप्टोपर्नुभयो र प्रार्थना गर्नुभयो।
- १ इतिहास २१:१६ अत्यन्त कष्ट भएको बेलामा दाउदले भुईँमा घोप्टोपरेर प्रार्थना गरे।
- यहोशू ५:१४ यहोशू भुईँमा घोप्टो परे र उपासना गरे।
- गन्ती १६:२०-२२ मोशा र हारुन भुईँमा घोप्टो परे र प्रार्थना गरे।
- मर्कूस ११:२५ उभेर पनि प्रार्थना गर्न सकिन्छ।
- यशैया ३८:१,२ राजा हेजकियाले ओछ्यानमा पल्टिरहेको बेलामा पनि प्रार्थना गरे।
- यशैया १:१५ कतिजनाले हात फैलाएर प्रार्थना गर्दछन्।
- भजन २८:२ भजनसंग्रहका लेखकले जब प्रार्थना गरे तब स्वर्गमा रहेको मन्दिरतिर हात फैलाएर प्रार्थना गरे।
- बिलाप २:१९ जुनसुकै आशन वा शारीरिक हाउभाउ गरेर प्रार्थना गरेपनि त्यो प्रार्थना परमेश्वरलाई मन पोखाएर गर्नुपर्छ।
- भजन ६६:१८ "यदि मेरो मनमा खराब कुरालाई पोषाई राख्ने भने परमेश्वरले मेरो प्रार्थना सुन्न हुन्न।"
- हितोपदेश २८:९ "यदि कसैले परमेश्वरको व्यवस्था वा नितिलाई सुन्नबाट कान फर्काउँछ भने परमेश्वरको सामु उसको प्रार्थना घिन लाग्दो वा अमान्य हुन्छ।"

जब प्रार्थना गर्न झर्को लाग्छ त्यसबेला आफूलाई भन्नु "हे आत्मा, प्रार्थना गर्ने महान् आवश्यकता अहिले नै हो। त्यसकारण अहिले नै प्रार्थना गर।"

## बाइबलले औल्याएको शबाथ

"सृष्टिकर्ताले आशिष दिनुभएको र स्वयंले विश्राम लिनुभएको दिन शबाथलाई आदमले पवित्र अदनको बगैँचामा स्वच्छ हृदयले पालन गरेका थिए। उनको खुशियाली परिस्थितिबाट पापको कारणले बाहिर निस्किएपछि पनि पश्चाताप गरेर आदमले शबाथलाई पालन गर्न बिसेका थिएनन्। हाबेलदेखि धर्मी नोहा, अब्राहम, याकुब आदि बाइबलमा उल्लेखित सबै आदरणीय पुर्खाहरूले शबाथको गरिमालाई पालन गरेका थिए। जब परमेश्वरका चुनिएका जनहरू इजिप्ट अर्थात् मिश्र देशमा बन्दीको रूपमा बस्नु परेको थियो त्यसबेला तिनीहरू मूर्तीपूजकहरूको बीचमा रहनुपरेको थियो। त्यसबेला तिनीहरूले परमेश्वरको निति तथा व्यवस्थाको गरिमाको ज्ञानलाई भुलेका थिए। तर जब परमेश्वरले इस्राएलीहरूलाई इजिप्टको दासत्वबाट स्वतन्त्र बनाउनुभयो तब त्यसबेला भेला भएका इस्राएली भिँडलाई आफ्नो व्यवस्था अर्थात् दश आज्ञाको महान् गरिमालाई घोषणा गर्नुभएको थियो ताकि तिनीहरूले उहाँको इच्छा वा नितिलाई जानुन्, उहाँप्रति श्रद्धा राखुन् र सदासर्वदा उहाँका आज्ञाहरू पालन गरून्। त्यसबेलादेखि बर्तमान समयसम्म परमेश्वरको व्यवस्थालाई यस संसारमा सुरक्षित राखिएको छ, र चौथौँ आज्ञामा उल्लेखित गरिएको शबाथको पालना गरिरहेको छ।" द ग्रेटकन्ट्रोभर्सी पृ. ४५३बाट रूपान्तरित। "परमेश्वर र मानिसलाई एकताको शुत्रमा बाँधिराख्ने सुनौलो हार शबाथ हो।"- एलेन जी हाइट, टेस्टिमोनिय, ठेली ६, पृ. ३६१बाट रूपान्तरित।

बाइबल अध्याय

सन्देश

उत्पत्ति २:३

परमेश्वरले नै स्थापना गर्नुभएको चलन।

उत्पत्ति २:२,३	परमप्रभु सनातन सृष्टिकर्ता परमेश्वरले यस पृथ्वी,
प्रस्थान २०:११	आकाश र समुद्र सृष्टि गर्नुभएको हो भनेर शबाथ सदासर्वदा स्मारकको रूपमा खडा भएको छ।
प्रस्थान २०:९-११	अरू कुनै दिन नभएर हप्ताको सातौँ दिनमात्र शबाथ हो भनेर बाइबलले जिकिर गर्दछ।
मर्कूस २:२७	शबाथ मानिसको निमित्त खडा गरिएको हो।
उत्पत्ति २:३	यस दिनलाई मात्र परमेश्वरले आशिष दिनुभयो।
प्रस्थान ३१:१५	यस दिनलाई मात्र परमेश्वरले विशेष गरेर अलग राख्नुभयो।
प्रस्थान २०:११	यस दिनलाई मात्र परमेश्वरले पवित्र बनाउनुभयो।
लेवी १९:३०	हामी मानव जातिलाई शबाथ पालन गर्न निर्देशन दिइएको छ।
प्रस्थान २०:८	पवित्र वा चोखो बनाइ अलग राखिएको शबाथको गरिमालाई पहिचान गर्न हामीलाई निर्देशन दिइएको छ।
प्रस्थान १६:२३,२५,२६	जब इस्राएलीहरू ४० वर्षसम्म मरुभूमिमा भौँतारिएका थिए तब शबाथको औचित्यलाई प्रमाण गर्न तीन वटा आश्चर्य काम गरेर देखाइएको थियो।
व्यवस्था ५:१५	परमेश्वर हाम्रो निमित्त कति भलो हुनुहुन्छ भनेर सम्झना गराउन परमेश्वरले मानिसहरूलाई शबाथ दिनुभएको थियो।
नेहमिया ९:१२-१४	आफना जनहरूप्रति रुचि राख्नुहुन्छ भनेर देखाउन परमेश्वरले शबाथ नियुक्ति गर्नु भएको थियो।
प्रस्थान २३:१२	शबाथलाई स्थापना गरेर परमेश्वरले आफना जनहरूलाई कतिको दया देखाउनुहुन्छ भनेर प्रमाणित गरेको छ।

प्रस्थान ३१:१३ परमपिता सनातन परमेश्वरमामात्र मानिसहरूलाई चोखो राख्ने शक्ति र अधिकार छ भनेर शबाथको गरिमाले देखाउँछ।

हिब्रू ४:४,९ स्वर्गबाट प्रदान गरिने विश्रामको प्रतीक शबाथ हो।

### येशू र शबाथ

मर्कूस २:२८ येशू खीष्ट शबाथको स्वामी हुनुहुन्छ।  
लूका ४:१६ जब यस संसारमा येशू हुनुहुन्थ्यो तब शबाथ दिन पालन गर्ने उहाँको चलन थियो।

मत्ती २४:२० शबाथ दिनमा भाग्न नपरोस् भनेर प्रार्थना गर भनेर येशूले चेलाहरूलाई अन्हाउनुभएको थियो जसले गर्दा शबाथको पवित्रतामा दखल नहोस्।

लूका ४:३१,६:६ शबाथ दिनमा येशूले सिकाउनुभयो।  
यूहन्ना ५:५-९ येशूले शबाथ दिनमा बिरामीलाई निको पार्नुभयो।

मर्कूस ३:१-५ शबाथ दिनमा करुणा वा दयाको काम गर्न जायज छ भनेर उहाँले सिकाउनुभयो।

मत्ती १२:१२, शबाथ दिनमा पालन गर्ने नितिहरूलाई आफूलाई  
लूका १३:१६ थाहा भएको येशूले जानकारी दिनुभएको थियो।  
प्रस्थान २०:१०, घरमा सेवा गर्ने सेवकहरू र वस्तुहरूलाई शबाथ  
व्यवस्था ५:१४ दिनमा विश्राम लिन दिनुपर्छ।

लेवी २३:३, शबाथमा कुनै किसिमको काम गर्नु हुँदैन।  
प्रस्थान २०:१०

नहेम्याह १०:३१, कुनै किसिमको किनबेच शबाथमा गरिनुहुँदैन।  
१३:१५-१७

नहेम्याह १३:१९, शबाथ दिनमा कुनै किसिमको भारी बोक्नु हुँदैन।  
यर्मिया १७:२१

प्रस्थान १६:२३ खानेकुराहरू अघिल्लो दिनमा तयार गर्नुपर्छ ।  
 उत्पत्ति १:५,८,१३, १९,२३,३१ दिन सुरु हुन्छ बेलुकादेखि ।  
 लेवी २३:३२, शबाथ घाम अस्ताएपछि सुरु हुन्छ ।  
 मर्कूस १:२१,३२ जब घाम अस्ताउँछ तब हप्तामा गरिने नियमित  
 नहेम्याह १३:१९ कामहरू पन्छाउनुपर्छ ।  
 प्रेरित १६:१३ शबाथमा परमेश्वरको आराधाना गर्नुपर्छ ।  
 प्रेरित १३:२७, १५:२१ शबाथ दिनको दिनमा पवित्र धर्मशास्त्र वाइबल  
 पढ्नुपर्छ ।  
 प्रेरित १३:१४,१५,४२-४४, १७:२, १८:४ शबाथ दिनमा  
 परमेश्वरको वचन बाँध्नुपर्छ ।  
 गन्ती २८:९, मत्ती १२:५, यूहन्ना ७:२३ शबाथ दिनमा धार्मिक  
 विधिहरूसँग सम्बन्धित कामहरू गर्न छुट छ ।  
 मत्ती १२:, लूका १३:१५,१६,१४:१ आवश्यक वस्तुहरू शबाथ  
 दिनमा उपलब्ध गराउन सकिन्छ ।

### शबाथमा हुनुपर्ने परमेश्वर र उहाँका जनहरूसँग सम्बन्ध

प्रस्थान २०:१०, लेवी २३:३,  
 व्यवस्था ५:१४ यो तिम्रो प्रभु परमेश्वरको शबाथ हो ।  
 प्रस्थान ३१:१५ विश्रामको निम्ति शबाथ दिइएको हो ।  
 प्रस्थान १६:२३ पवित्र शबाथ दिनको विश्राम ।  
 यशैया ५८:१३ यो परमेश्वरको पवित्र दिन हो ।  
 प्रकाश १:१० यो प्रभुको दिन हो ।  
 उत्पत्ति २:२,३ यो प्रभुको विश्राम दिन हो ।  
 प्रस्थान ३४:२१ शबाथमा काम गरेर तोड्न कुनै बहाना छैन ।

आमोस ८:५ शबाथलाई पालना नगर्नुसँग नापतौलमा घटबढसँग तुलना गरिन्छ।

नेहमिया १३:२२ सन्त अर्थात् परमेश्वरका धर्मी जनहरूले शबाथलाई पालना गर्दछन्।

भजन

११८:२४,५८:१३ सन्त अर्थात् परमेश्वरका धर्मी जनहरूले शबाथमा आनन्द महसुस गर्छन्।

नेहमिया

१३:१५,२०:२१ शबाथलाई बिटुलो पार्नेको विरोध गरिनेछ।

यशैया ५८:१३,१४ शबाथको गरिमालाई श्रद्धा राख्नेले आशिष मिल्छ।

यशैया ५६:२-६ शबाथलाई पालन गर्दा आशिष पाउँछ।

यशैया ६६:२२,२३ अनन्त जीवनसम्म शबाथको पालन गरिनेछ।

### दुष्ट र शबाथ

बिलाप १:७ दुष्ट वा परमेश्वरप्रति आस्था नराख्नेले शबाथको उपहास गर्दछ।

यशैया ५६:२ तिनीहरूले शबाथ दिनलाई बिटुलो वा प्रदुषित पार्दछन्।

नेहमिया १३:१७ तिनीहरूले शबाथको बेइज्जत गर्छन्।

आमोस ८:५-७ दुष्टहरू शबाथ दिनदेखि थकित हुन्छन्।

इजिकिएल २२:२६ शबाथलाई पालन नगर्न तिनीहरूले आफ्नो आँखा पनि लुकाउँछन् वा चिम्म गर्छन्।

नेहमिया १३:१५ अरू दिन जस्तै शबाथ दिनमा पनि दुष्टहरूले भारी बोक्छन्।

नेहमिया १०:३१ शबाथ दिनमा दुष्टहरूले चेलिबेटी बेचबिखन पनि गर्छन्।



लूका १३:१४,  
यूहन्ना ९:१६

कहिलेकाहीं दुष्टहरूले शबाथ पालन गर्न कठोर  
छ भनेर देखावटी पनि गर्छन्।

### हप्ताको पहिलो दिन

बाइबलमा हप्ताको पहिलो दिनको बारेमा नौ स्थानहरूमा उल्लेख गरिएको छ। तिनीहरू यी हुन्: उत्पत्ति १:५, मत्ती २८:१, मर्कूस १६:१,२,९, लूका २४:१, यूहन्ना २०:१, २०:१९, प्रेरित २०:७, १ कोरन्थी १६:२।

हप्ताको पहिलो दिन भनेर नाउँ दिने परमप्रभु परमेश्वर नै हुनुहुन्थ्यो जुन उहाँले ६,००० वर्ष अघि गर्नुभएको थियो। परमेश्वरको प्रेरणाले परिचालित लेखकहरूले हप्ताको पहिलो दिन भनेर त्यस दिनलाई उल्लेख गरेका थिए। तर कसैले पनि त्यस दिनलाई पवित्र भनेर सम्बोधन गरेका थिएनन्। तीन जनाले शबाथ दिन पछि हप्ताको पहिलो दिन भनेर उल्लेख गरेका थिए। त्यसको अर्थ हप्ताको पहिलो दिनलाई पवित्र शबाथ भनेर मानिएको हुँदैन। इजकिएल ४६:१- यस दिनलाई अरू जस्तै काम गर्ने दिन भनेर मानिएको छ। येशू मरेर पुनरुत्थान हुनुभएको ३२ वर्षपछि पावलले शबाथ दिनको गरिमालाई यसरी मानेको महसुस गराउँछन्: "हामीहरूको पितापुर्खा संस्कार वा मानिसहरूको बिरुद्धमा केहि पनि गरेको थिइँन।" (प्रेरित २८:१७)। यदि हप्ताको सातौँ दिन शबाथ बाहेक अरू कुनै दिन उनले पालन गरेको भए उनले पितापुर्खाहरूको संस्कारबाट अलगिएको हुन्थ्यो।

### साप्ताहिक चक्र

उत्पत्ति १:५,८,१३,१९,२३,३१ र उत्पत्ति २:१-३ साप्ताहिक चक्र सृष्टिमा सृजिएका थिए। दिन गन्तीहरू उल्लेख गरिएको थियो तर नाउँ दिइएको थिएन।

उत्पत्ति ४:३

दिनको अन्तमा मानिसहरू आराधना गर्न जम्मा भए भन्ने आभास् पाइन्छ।

- इजकिएल ४६:१ हप्ताको छ दिन काम गर्ने दिनहरू हुन् भनेर सम्बोधन गरिएको छ भने बाँकी एक दिन अर्थात् सातौँ दिन विश्रामको दिन थियो।
- उत्पत्ति २:२,३ सबै दिनहरू एकै खालका छन् भने सातौँ दिनचाहीं विशेष दिन थियो किनभने यस दिनलाई परमेश्वरले आशिष दिनुभएको थियो र अलग राख्नुभएको थियो।
- यशैया ५८:१३ परमेश्वरले त्यस दिनलाई उहाँको पवित्र दिन भनेर सम्बोधन गर्नुहुन्छ।
- प्रस्थान २०:८-११ यस दिनलाई "तिम्रो परमेश्वरको शबाथ" हो भनेर कहलाइन्छ।
- मर्कूस २:२८ मानिसको पुत्र शबाथ दिनको पनि प्रभु हो। अरू सबै दिनहरूको गन्ती गरिएको थियो भने छैटौँ र सातौँ दिनलाई प्रभुले नामै तोकेर भन्नुभएको थियो: सातौँ दिनलाई शबाथ भनेर उहाँले सम्बोधन गर्नुभएको थियो।
- मर्कूस १५:४२, लूका २३:५४ छैटौँ दिनलाई तयारीको दिन भनेर कहलाइएको थियो।
- प्रस्थान १६:२२,२३ शबाथ दिनको निमित्त छैटौँ दिनमा खानाहरू तयार गरिराख्नुपर्थ्यो।
- लूका २३:५४-५६ उद्धारकर्ताको शरीरमा मसलाहरू लगाइदिन छैटौँ दिनमा किनेका थिए।

दिन, महिना र वर्ष झैं शबाथ दिनसँग आकाशका नक्षत्रहरूको चालामालसँग प्रचलित संस्कार अनुसार सम्बन्धित थिएन। सात दिनका नामहरू इजिप्ट अर्थात् मिश्रदेशको धर्म अनुसार सात नक्षत्रहरूसँग जोडेर नामाकरण गरिएको थियो। रोमीहरूले पनि सात दिनहरू तिनीहरूले थाहा पाएको अनुसार नक्षत्रहरूसँग जोडेर नाउँ दिएका थिए। तिनीहरूको विशेष नाउँहरू यसप्रकारका थिए:-१. डाइज सोलिज,

सूर्यको दिन वा आइतवार २. डाइज ल्युना वा जुनको दिन वा सोमवार ३. डाइज मार्टिज वा मङ्गल ग्रहको दिन वा मङ्गलवार ४. डाइज मर्क्युरी वा बुधग्रहको दिन वा बुधवार ५. डाइज जोभिस वा जुपिटर वा बृहस्पति ग्रहको दिन वा बिहिवार ६. डाइज भेनरिज वा शुक्र ग्रहको दिन वा शुक्रवार ७. डाइज साटुर्नी वा शनिश्चर ग्रहको दिन वा शनिवार। अङ्ग्रेजी नाउँ सन्डे, मन्डे र साटरडे ती रोमले पूजा गरेका ग्रहहरूको नाउँमा कायमै भएको पाउँछौं भने बाँकी दिनहरू पनि युरोपका देवताहरूको नाउँमा नै राखिएका थिए। तिनीहरू टिउ, ओडन, थोर र फ्रिगा थिए जुन युरोपको प्रख्यात पुराण अनुसार मङ्गल ग्रह, बुध ग्रह, बृहस्पति ग्रह र शुक्र ग्रह हुन्।

यशैया ६६:२२,२३ नयाँ पृथ्वीमा पनि हप्ताको छ दिनको चक्र कायमै हुनेछ र साथै सातौँ दिनमा परमेश्वरको आराधना गर्न सबै जीवहरू जम्मा हुनेछन्।

### धार्मिक रितिको निम्ति अपनाइएका औपचारिक शबाथ

लेवी २३:७,८,२१,२४,२५,२७,३२,३९ हप्ताको सातौँ दिनभन्दा धार्मिक रितिको निम्ति नामकरण गरिएका शबाथहरू सातवटा छन्: १. यहुदी वर्ष अबिव महिनाको १५ गते २. अबिव महिनाको २३ गते ३. पेन्टिकोस्ट ४. सातौँ महिनाको पहिलो दिन ५. सातौँ महिनाको १० गते ६. सातौँ महिनाको १५ गते ७. सातौँ महिनाको २२ गते। यिनीहरू वार्षिक शबाथहरू हुन् र प्रत्येक वर्षको एक एक फेरमात्र आउँछ। तिनीहरू महिनाको तोकिएको गतेमा मानिने शबाथ भएकोले तिनीहरू कहिले काहीँमात्र सातौँ दिन शबाथमा ती गतेहरू पर्न सक्छन्।

कलस्सी २:१६:१७ ती शबाथहरू आउनेवालाको छायाँमात्र थिए।

हिब्रू ९:८-११

जब येशू क्रुसमा मर्नुभयो येशूलाई औँल्याउने ती छायाँरूपी शबाथहरू वा विधिहरूको औचित्य समाप्त भएको थियो ।

मत्ती २७:५०-५१

जब येशू क्रुसमा मर्नुभयो तब मन्दिरको पर्दा परमेश्वरले च्यात्नुभएको थियो । त्यसको अर्थ येशूको आगमन वा मृत्युलाई औँल्याउने सम्पूर्ण विधिहरू जुन् छायाँको रूपमा रहेका थिए ती समाप्त भएका थिए ।

हिब्रू ९:१०, रोमी १४:१-६, कलस्सी २:१६ रितिथिति वा धार्मिक प्रयोजनको निम्ति तोकिएका शबाथ दिनहरू वार्षिक चाड वा भोज मनाउनेसँग सम्बन्धित थिए । निस्तार चाडमा मनाइने शबाथमा तितो जडिबुटीहरू भोजमा मिसाइन्थ्यो । पश्चातापको दिन उपवासको दिन थियो । अरू चाडहरू रमाइलो गरि भोजभतेर गर्ने समय थियो ।

लेवी २३:३८

ती वार्षिक शबाथहरू परमेश्वरको सातौँ दिन शबाथभन्दा अलग र विशेष थिए ।

प्रस्थान २०:१०

हप्ताको सातौँ दिन शबाथ परमेश्वरको शबाथ थियो ।

प्रस्थान २०:८-११

खानुपिउनु वा रमाइलो गर्नु हप्ताको सातौँ दिन शबाथसँग सरोकार थिएन ।

प्रस्थान २०:११

हप्ताको सातौँ दिन शबाथ धार्मिक विधिहरूसँग गाँसिएको थिएन बरू यो दिनलाई परमेश्वरले संसार सृष्टि गर्नुभयो भन्ने सम्झनाको निम्ति एक स्मारकको रूपमा खडा गरिएको थियो ।

यशैया ६६:२२,२३

जब सम्म यस पृथ्वी रहरिहन्छ तबसम्म परमप्रभु परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भनेर जिकिर गर्न हप्ताको सातौँ दिन शबाथलाई सृष्टिको सम्झनाको निम्ति मनाउने उत्सवको रूपमा रहरिहनेछ ।

## के येशू खीष्टले हप्ताको सातौं दिन शबाथलाई परिवर्तन गर्नुभयो?

- मत्ती ५:१७,१८** दुष्ट मानिसहरूले खीष्टलाई परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्न आउनुभएको थियो भनेर उहाँलाई आरोप लगाएका थिए। तर तिनीहरूको मनशायलाई बुझेर तिनीहरूले बोल्नुभन्दा पहिले नै तिनीहरूको आरोपलाई खण्डन गर्नुभएको थियो।
- यूहन्ना ५:१०-१९** येशूले विरामीलाई शबाथ दिनको दिनमा निको पार्नुभएकोले यहूदीहरूले उहाँलाई मार्न खोजेका थिए।
- यूहन्ना ९:१४-१६** उहाँले शबाथ दिनमा विरामीलाई निको पार्नुभएकोले उहाँ परमेश्वरबाट आउनुभएको होइन भनेर ती यहूदीहरूले सोचेका थिए।
- मत्ती १२:१०-१२** उद्धारकर्ताले तिनीहरूलाई पवित्र धर्मशास्त्रलाई नै औँल्याएर भन्नुभएको थियो कि शबाथ दिनमा दयाको काम गर्नु न्यायोचित छ। उहाँले शबाथको विधिलाई स्वीकार्नुभएको थियो।
- यूहन्ना १५:१०** उहाँले पिताका आज्ञाहरू पालन गरेर शबाथको नियमलाई तोड्नुभएको थिएन भनेर उहाँले ती यहूदीहरूको प्रत्येक आरोपको खण्डन गर्नुभएको थियो।
- मर्कूस ७:६-१२** परमेश्वरको विधिलाई पन्छाएर मानिसको परम्परालाई मात्र उहाँले अस्वीकार गर्नुभएको थियो।
- यशैया ४२:२१** यशैया भविष्यवक्ताले धेरै वर्ष पछि आउने येशूको बारेमा भन्नुभएको थियो कि उहाँले परमेश्वरको

- व्यवस्थालाई अझ उघारेर देखाउनुहुनेछ र त्यसलाई सम्मान गरिनेछ।
- लूका ४:१६ येशूले आफ्नो चलन अनुसार शबाथ दिनलाई पालन गर्नुभएको थियो।
- मत्ती २४:२० उहाँले आफ्ना चेलाहरूलाई शबाथको गरिमामालाई आदर गर्न सिकाउनुभएको थियो।
- लूका २३:५४-५६ येशूका अनुयायीहरूले शबाथलाई पालन गरि नै रहेका थिए। येशूले कहिल्यै पनि शबाथ दिनलाई परिवर्तन गर्नुभएको थिएन।

### के येशूका चेलाहरूले शबाथलाई परिवर्तन गर्नुभएको थियो?

- उत्पत्ति २:२,३ हप्ताको सातौँ दिन शबाथको दिन थियो जुन दिनपरमेश्वरले पवित्र पार्नुभयो र चोखो वा अलग राख्नुभयो।
- प्रस्थान २०:८-११ जब येशू चिहानमा हुनुहुन्थ्यो उहाँका अनुयायीहरूले त्यही शबाथ दिनलाई मानेका थिए।
- लूका २३:५४-५६, नयाँ करारमा शबाथ हप्ताको पहिलो दिनभन्दा मर्कुस १६:१,२ एक दिन अघि शबाथ आएको उल्लेख गरिएको छ।
- लूका २३:५४-५६,२४:१ यी पदहरूले यो स्वीकार गरेको छ कि शबाथ तयारी दिन शुक्रबार र हप्ताको पहिलो दिन आइतबारको बीचमा आएको थियो।
- प्रेरित १३:१४,१५,४२-४४ एफिसी शहरमा पावलले शबाथ दिनमा प्रचार गरेका थिए।
- प्रेरित १६:१२,१३ फिलिपीमा शबाथ दिनमा प्रचार गरेर सुसमाचारको प्रचार थालनी भएको थियो।

- प्रेरित १७:२ थेसलोनीकाको चर्चमा शबाथ दिनमा सेवाकार्य हुन्थ्यो।
- प्रेरित १८:४,११ पावलले १६ महिनासम्म कोरन्थीमा शबाथ दिनमा सेवाकार्य गरेका थिए।
- प्रेरित १८:१७ प्रेरितहरूले शबाथ दिनलाई पालन गरेकै कारण तिनीहरूले यहूदीहरूका परम्परालाई पावल र तिनीहरूले उल्लङ्घन गरेका थिएनन् भनेर जिकिर गरेका थिए।
- प्रेरित १५:२१ येशूको मृत्युभएको २१ वर्षपछि पनि (ई.स. ५२) प्रत्येक शहरमा शबाथ दिनमा पवित्र धर्मशास्त्र पढिन्थ्यो। त्यो दिन त्यही दिन थियो जुन मोशाले पनि पालन गरेका थिए।
- प्रेरित १३:४२,४४ यहूदी र येशूलाई विश्वास गर्ने अन्य जातिहरूले त्यही दिनमा शबाथको पालना गरेका थिए। हप्ताको सातौँ दिनबाट हप्ताको पहिलो दिन आइतबारमा शबाथ दिनको परिवर्तन गरिएको थियो भनेर नयाँ करारमा कहिँपनि उल्लेख रिएको छैन। येशूका चेलाहरूले हप्ताको सातौँ दिन शबाथ दिन शनिवारबाट आइतबारमा परिवर्तन गरेका थिएनन्।

शबाथ दिनलाई हप्ताको सातौँ दिन शनिवारको सट्टा आइतबारमा कसले परिवर्तन गरे त? बाइबल अनुसार न त येशू खीष्टले न त चेलाहरूले हप्ताको सातौँ दिन शनिवारलाई आइतबारमा परिवर्तन गरेका थिए भनेर उल्लेख गरिएपछि अधिकांस इसाईहरूले मानेर आएको आइतबारलाई शनिवारबाट कसैले परिवर्तन गरेको हुनुपर्छ भनेर हेर्नलाई बाइबलभन्दा बाहिरको इतिहासमा हेर्नु आवश्यक छ। येशूको मृत्युपछि धेरै पुस्ताले शनिवारको पवित्र दिनलाई इसाई जगतले पालन गर्दै थिए। तर

परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भनेर ठोकुवा गर्न छुट्टयाइएको पवित्र सातौँ दिनको पवित्रता र गरिमा सृष्टि गरिएको सूर्यलाई पूजा गर्ने दिन आइतबारको प्रचलनले ओझेलमा पर्न गएको थियो। आइतबार पवित्र दिन मानिएको मूर्तिपूजक पाश्चिमी देश रोमको अग्रसरतामा जति जति मानिसहरू इसाई बने त्यत्तित्यति बाइबलले औँल्याएको पवित्र शब्बथ दिनको महत्त्वलाईभन्दा आइतबारलाई चर्चले अङ्गाल्न थालेका थिए। जब पश्चिम देशमा चर्चको शक्ति बढ्यो तब सातौँ दिन शब्बथलाई दबाउन थाले र मूर्तिपूजकहरूले मानेका हप्ताको पहिलो दिन आइतबारलाई मात्रै उँचाईमा जान थालेको थियो। यो एक दिन भएको परिवर्तन थिएन बरू सातौँ दिन शनिवारबाट आइतबारमा इसाईहरूले पूर्णरूपमा मान्न केही शताब्दीहरू लागेका थिए। कथित इसाई र प्रथम् पोपको पगरी ओड्ने रोमको सम्राट् कन्सेटाइनले ई.स. ३२१मा यो अध्यादेश जारी गरेका थिए: "सबै न्यायधिस, शहरका बासिन्दा र सबै खालका पेशा अपनाउने मानिसहरूले सूर्यलाई सम्मान गर्ने पवित्र दिन आइतबारको दिन विश्राम लियोस्। तर गाउँहरूमा खेतीपाती गर्ने व्यवसायीहरूलाई यस दिनमा काम गर्न स्वतन्त्रता छ। अरू दिनमा भन्दा यही दिनमा मक्कै रोप्दा र बिरुवाहरू रोप्दा शुभलक्षण भएकोले सो कार्य गर्न जायज छ। यदि यस आइतबारको दिनमा ती कामहरू गरिएन भने स्वर्गबाट बर्षिएको आशिषबाट मानिसहरू बन्चित हुनेछन्।" यो चाहीं प्रथम् आइतबारको कानुन थियो। चर्चले पनि मानिसहरूको मन जित्न त्यही दिनलाई मान्यता दिएका थिए। त्यस दिनलाई मात्र विभिन्न समयमा अध्यादेशहरू जारी गरिएका थिए। तर कतिपय इसाईहरूले त्यसलाई वास्ता नगरेर हप्ताको सातौँ दिन शनिवारलाई नै पवित्र दिन पालन गर्न कायम गरेका थिए जुन दश आज्ञाको मुताविक थियो। पूर्वीय इसाईहरूमा हप्ताको सातौँ दिन शब्बथलाई पालन गर्न लोकप्रिय हुँदै गएकोले सन् ई.स. ३२१मा लेओडिसियाको सम्मलेनमा यो अध्यादेश जारी गरेका थिए: "चर्चका सदस्यहरूले यहूदीहरूले जस्तै सातौँ दिन शनिवारको दिनमा कामबाट विश्राम लिनुहुन्न बरू त्यस दिन



परिश्रम गर्नुपर्छ। त्यसले प्रभुको दिनको (आइतबार) सम्मान गर्छ। इसाई भएको हैसियतले सकेसम्म यस दिनमा कामबाट बिश्राम लिनुपर्छ।" सेरमनस् अन साक्रमेन्ट एण्ड शब्बथ, पृ. १२२, १२३बाट रूपान्तरित। मार्टिन लुथरको अनुमोदनमा उनको सहयोगी मेलान्कनले कोरेको प्रशिद्ध अगसबर्ग कन्फेसनमा सोधिएको "प्रभुको दिन (आइतबार)को बारेमा के भन्ने?" प्रश्नमा यो जवाफ दिइएको थियो, "प्रभुको दिन, इस्टर, हिटनटाइड र अरू पवित्र दिनहरूलाई मान्नुपर्दछ, किनभने ती दिनहरूलाई मात्र चर्चले नियुक्त गरेका थिए।"

**दानिएल ७:२५** हप्ताको सातौँ दिन शब्बथबाहेक अरू कुनै दिन प्रभुको दिन वा शब्बथ भनेर बाइबलले तोकेको छैन। तर पछिल्लो समयमा त्यस्तो शक्ति आउनेछ जसले परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्न खोज्नेछ भनेर दानिएलले भविष्यवाणी गरेका थिए।

इजकिएल २२:२६-२८, १३:१०-१२ अगमवक्ता इजकिएलले परमेश्वरको व्यवस्थालाई उलङ्घन गरेको, शब्बथलाई अपवित्र बनाएको र ठिक बाटोमा हिँडाउन अग्रसर गर्नुपर्नेहरूले परमेश्वरको वचनको सट्टा झुटा वचनहरू मिसाएको देखेका थिए।

देहायको केही छलफलहरू सत्रौँ संस्करणको "क्याथोलिक क्रिश्चियन इनस्ट्रक्टेट" पृ. २७२, २७३मा उल्लेख गरिएको छ: "प्रश्न: "सनातनदेखि मानिएको हप्ताको सातौँ दिन शनिबारको सट्टा आइतबारलाई परिवर्तन कुन अधिकारले गरिएको हो?" जवाफमा "हामीहरूसँग क्याथोलिक चर्च र प्रेरितहरूको संस्कारको अख्तियार छ।" प्रश्न "के बाइबलमा कुनै यस्तो भाग छ जहाँ शनिबारको सट्टा आइतबारलाई पवित्र दिन पालन गर्नुपर्छ भनेर आदेश दिइएको छ?" जवाफमा " "चर्चको निर्णयलाई सुन्न बाइबलले आदेश दिएको छ (मत्ती १८:१७, लूका १०:१६) र प्रेरितहरूको परम्परालाई मान्नुपर्छ भनेर

जिकिर गरिएको छ (२ थेसलोनिकी २:१५)" तर बाइबलमा शब्बथलाई शनिवारबाट आइतबारमा परिवर्तन गरियो भनेर उल्लेख गरिएको छैन। सन्त यूहन्नाले प्रभुको दिन भनेर उल्लेख गरेका थिए (प्रकाश १:१०) तर हप्ताको कुन दिन भनेर उनले भनेका छैनन्। न त दश आज्ञा अनुसार शबाथ दिनबाट अरू दिनमा परिवर्तन गरियो भनेर उनले उल्लेख गरेका छन्। हप्ताको पहिलो दिनमा चेलाहरू खान भेला भए भनेर सन्त लूकाले प्रेरित २०:७मा लेखेका छन्। सन्त पावलले कोरिन्थीका विश्वासीहरूलाई यहूदियाका विश्वासीहरूलाई सहयोग गर्न हप्ताको पहिलो दिन पैसा जम्मा गर्नु भनेका थिए तर न त लूकाले न त पावलले त्यस दिनमा हप्ताको सातौँ दिनको सट्टा पूजा आराधना गर्न छुट्टयाइएको छ र त्यसलाई इसाई शब्बथ नामाकरण गरिएको छ भनेर उल्लेख गरेका छन्। त्यसकारण यदि सही रूपमा चर्चको अधिकारलाई मात्रै हो भने इसाईहरूले हप्ताको सातौँ दिन शब्बथलाई नै पवित्र मान्नुपर्ने हो। जब चर्चको अधिकारले नै स्थापना गरेको आइतबारलाई मान्नुपर्छ भनेर इसाईहरूले जिकिर गर्छन् तर चर्चले अनुमोदन गरेको अरू चाडपर्वहरूलाई मान्दैनन् भने तिनीहरूले चर्चकै उपहास गरिरहेको देखिन्छ। तिनीहरू धर्म र तर्कसम्मत चलेको देखिदैन किनभने आइतबार र अरू चाडपर्वहरू त्यही जगमा आधारित छन् जुन चर्चको अध्यादेश हो। "फेरि "द डक्ट्रिनल क्याटकिजम" पृ. १७४, ३५२ले सुधारवादी वा प्रोटेस्टेन्ट इसाईहरू बाइबलकै अनुसार चलेको छैन भनेर यसरी ठोकुवा गरेको छ। "हामीले दुई प्रश्नहरूका जवाफहरू मागेका थियौं: के विभिन्न चाडपर्वहरू स्थापना गर्न क्याथोलिक चर्चलाई अधिकार दिइएको छ भन्ने प्रमाण छ?" जवाफमा "यदि त्यो अधिकार दिइएको छैन भने सबै आधुनिक इसाईहरूले त्यससँग सहमत हुने थिएनन्। उनले हप्ताको पहिलो दिन आइतबारलाई हप्ताको सातौँ दिनको सट्टा पालन गर्ने नीतिलाई स्थापना गर्ने थिएन। बाइबलमा त्यो दिन परिवर्तन गर्न कुनै आधिकारिक आदेश छैन।" प्रश्न: "जब अधिकांस प्रोटेस्टेन्ट इसाईहरूले हप्ताको सातौँ दिन

शनिवारलाई बिटुल्छन् तब के तिनीहरूले पवित्र धर्मशास्त्र बाइबलमात्र तिनीहरूको विश्वासको आधार हो भनेर जिकिर गर्न सक्छन् र? के पवित्र बाइबलमा स्पष्ट रूपमा बाइबलको सट्टा अरूले लादेको परम्परालाई मात्रै अनुमति छ?" जवाफमा: अहँ त्यसको विपरित तिनीहरूसँग केवल चर्चले अपनाएको परम्पराको अधिकारमात्र छ। हप्ताको सातौँ दिन शब्बथको अवज्ञा वा बिटुलेर ती इसाईहरूले परमेश्वरको दश आज्ञाहरूमा एक आज्ञाको उलङ्घन गरेको प्रमाणित गर्दछ। "तिमीहरूले शब्बथ दिनलाई पवित्र दिन राख" भनेर परमेश्वरले स्पष्टरूपमा दिएको कहिल्यैपनि परिवर्तन नगरिएको आदेशलाई तिनीहरूले (सुधारवादी इसाई वा प्रोटेस्टेन्ड) ठाडो उलङ्घन गर्दछन्।" – एलेन जी हाइट, द ग्रेट कन्त्रोभर्सी पृ. ४४७बाट रूपान्तरित।

## परमेश्वरको लालमोहर छाप

बाइबल अध्याय

सन्देश

एस्थर ८:८

कुनै पनि सरकारी कागजमा सरकारी सिल वा छाप लगाइयो भने त्यो कानुनी रूपमा वैधानिक वा आधिकारिक हुन्छ। सरकारी छापमा देश प्रमुखको नाउँ, उनको पद र क्षेत्र उल्लेख गरिएका हुन्छन्। राजा अहेसारसले जारी गरेको सीलमा राजाको नाउँ र पद, र अनि उनले शासन गरेका पर्सिया क्षेत्र उल्लेख गरिएको थियो।

रोमी ४:११

चिन्ह वा आधारिक छाप र सिल अर्थात् लालमोहरको अर्थ एउटै हो।

यशैया ८:१६

संसारका शासकहरूले सिल वा लालमोहर लगाएर कुनै कानुन वा अध्यादेश जारी गर्दा तिनीहरूका प्रजाले त्यसलाई मात्र बाध्य हुन्छन्। त्यसरी नै परमेश्वरको सिल वा लालमोहर छ परमेश्वरको व्यवस्थामा लगाइएको हुन्छ र उहाँका जनहरूले मान्नु आवश्यक छ।

मत्ती ५:१७, १८, रोमी ७:७, याकूब २:८-१२, प्रस्थान २४:१२, व्यवस्था ४:९-१३ परमेश्वरको व्यवस्था दश आज्ञाहरू हुन्।

प्रस्थान २०:८-११

दश आज्ञाहरूका प्रत्येक आज्ञा केलाएर पढ्नुहोस् र कुनचाहीं आज्ञामा उहाँको नाउँ, पद र क्षेत्र उल्लेख गरिएको छ सो हेर्नुहोस्।

प्रस्थान २०:११

चौथौ आज्ञाको अन्तिम भागमा सिल वा लालमोहरको विवरण दिइएको छ। परमप्रभु

उहाँको नाउँ, उहाँको पद सृष्टिकर्ता, स्वर्ग र पृथ्वी उहाँको क्षेत्र। उहाँको सम्पूर्ण क्षेत्रमा उहाँको व्यवस्था लागु हुन्छ।

**प्रस्थान ३१:१३** परमेश्वरको अधिकार जनाउन उहाँको चिन्ह वा सील शबाथ हो।

**उत्पत्ति २:२,३** शब्बथ दिन सृजना गर्न तीन कदम अपनाइएको थियो।

१. परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो त्यसले गर्दा त्यसदिन परमेश्वरको विश्राम दिन हुनपुगयो।
२. उहाँले विश्राम लिनुभएपछि त्यस दिनलाई उहाँले आशिष दिनुभयो। त्यसको अर्थ हप्ताको आउने सबै शब्बथ परमेश्वरको विश्रामको दिन ठहरिएको छ।
३. उहाँले त्यस दिनलाई पवित्र बनाउनुभयो अर्थात् पवित्र कामको निम्ति अलग राख्नुभयो। यो दिन परमेश्वरको आशिषको दिन, पवित्र दिन र विश्रामको दिन भयो।

**यहोशू ५:१५** परमेश्वरको उपस्थितिले गर्दा कुनै पनि थोक पवित्र हुन्छ।

**यशैया ५८:१३** परमेश्वरले शब्बथ दिनलाई उहाँको पवित्र दिन भन्नुहुन्छ। त्यस दिनमा उहाँको उपस्थित हुन्छ।

**इजकिएल २०:२०** शब्बथ परमेश्वरको चिन्ह वा सिल हो। जो मानिसले त्यस दिनलाई पवित्र मानेर पालन गर्छ त्यो परमेश्वरको राज्यको जन हो भनेर प्रमाणित गर्छ। उसले परमप्रभु परमेश्वरलाई नै उसको प्रभु हो भनेर जानेको हुन्छ।

**इजकिएल २०:१२** जसरी हप्ताको सातौँ दिन पवित्र कामको निम्ति अलग गरिएको थियो त्यसरी नै त्यस दिनलाई पालन गर्नुको अर्थ परमेश्वर र त्यसलाई पालन गर्ने व्यक्तिको बीचमा पवित्रतताको लालमोहर

लगाइएको ठहर्छ। शब्बथ दिनलाई पालन गर्नुको अर्थ त्यो व्यक्ति पवित्र कामको निमित्त अलग गरिएको हो भनेर स्वीकार्दछ। उसको काम र बन्दव्यापारमा परमेश्वरले प्रथम् स्थान पाएको हुन्छ।

**प्रस्थान २०:८** शब्बथ पवित्र छ र त्यस समयलाई पवित्र ठानियोस् भन्ने परमेश्वर चाहनुहुन्छ।

**प्रस्थान ३१:१३** जो मानिस परमेश्वरको भय मान्छ वा उहाँमाथि श्रद्धा राख्छ उसले शब्बथ दिनलाई पवित्र राख्छ र आफू पनि पवित्र हुन्छ।

**प्रस्थान ३१:१७** परमेश्वरले सातौँ दिनलाई मात्र विश्राम गर्ने ताजा हुने र आशिषमय दिन बनाउनुभएको थियो। त्यस दिनलाई जस्तो अरू दिनलाई परमेश्वरले आशिष दिनुभएको थिएन।

**गन्ती २३:१९,२०** परमेश्वरले प्रदान गर्नुभएको आशिष कुनै मानिसले अरू दिनमा सार्न सक्दैन। परमेश्वरको आशिष मानिसले बदल्न सक्दैन।

**१ इतिहास १७:२७** परमेश्वरको आशिष निरन्तररूपमा रहि रहन्छ।

**यशैया ६६:२२,२३** शबाथ दिन परमेश्वरबाट आशिष पाएको, पवित्र पारिएको र विश्राम पाएको दिन केवल यस पृथ्वीमा मात्र नभएर अनन्तसम्म चलिरहनेछ।

### सिलबन्धी वा आधिकारिक छाप लगाउने काम

**यशैया ८:१६,१७** गवाही र व्यवस्थालाई पोको पार्न र त्यसलाई सिलबन्धी लगाउन निर्देशन दिइएको थियो। तिनीहरू परमेश्वरको निमित्त पर्खिरहेको बेलामा त्यो काम सम्पन्न गर्न आदेश थियन। परमेश्वरको व्यवस्थालाई तोडिएको थियो र

त्यसलाई बाँड्नुपरेको थियो। व्यवस्थाबाट सिल निकालिएको थियो र त्यसलाई फेरि लगाउनुपरेको थियो।

यशैया ५८:१३

त्यो समय आउनेछ जब शब्बथलाई कुल्चेर बिटुल्ने छ भनेर अगमवक्ताले भविष्यवाणी गरेका थिए। सिललाई व्यवस्थाबाट निकालेर निकम्मा तुल्याइएको थियो।

प्रकाश ७:१-४

यस पृथ्वीमा विशेष सिल गर्ने सन्देश फैलिएको यूहन्नाले देखेका थिए।

प्रकाश ७:१

हावाको अर्थ युद्ध र झगडालाई जनाउँछ।

दानिएल ११:४०

उद्धार पाएकाहरूको गन्ती जबसम्म पुग्दैन तबसम्म संसारका शक्तिहरूको क्रियाकलापलाई रोकिराखेको हुन्छ। परमेश्वरको न्यायले आकाश, जमिन र जललाई असर पार्नेछ।

प्रकाश ७:१

जब परमेश्वरले "ती दिनहरूपछि" भनेर सम्बोधन गर्नुभएको थियो तब प्रकाश ६:१२,१३मा उल्लेखित घटनालाई जनाइएको हुनुपर्छ। किनभने प्रकाश ६को अन्तिम पदमा सिल गर्ने कामलाई उल्लेख गरिएको छ। सन् १८३३मा आकाशबाट ताराहरू खसेका थिए। परमेश्वरको सिलको पुनर्स्थापनाको विशेष काम अर्थात् चौथो आज्ञालाई जनमानसमा फेरि ल्याउने काम त्यस अवधिभन्दा अघि आउन सक्ने थिएन।

प्रकाश ११:१८,१९

जब मरेकाहरूको न्याय भएको थियो तब त्यसबेला स्वर्गमा भएको मन्दिर उघारिएको थियो र व्यवस्थामा भएको सन्दुक प्रकट भएको थियो। सन् १८४४को निराशको तिथिपछि परमेश्वरका जनहरूले स्वर्गमा भएको पवित्र मन्दिरको

विषयबस्तुमा आत्मज्ञान आएको थियो। अनि तिनीहरूले चौथो आज्ञालाई मान्न गरिएको दावी र अरू नौ आज्ञाहरूलाई पनि पालन गर्नुपर्ने रहेछ भन्ने थाहा पाएका थिए। त्यसबेलादेखि शब्बथलाई उचित तरिकाले पालन गर्नुपर्ने आवश्यकताको महसुस भयो। शब्बथको गरिमालाई पुःन मान्यता दिन आवश्यकको महसुस हुनु प्रकाश ७:१-४को भविष्यवाणी पूरा भएको हो भनेर सन् १८४८तिर विश्वास गर्न थालिएको थियो।

**प्रकाश ७:२**

पृथ्वीमा घामको किरण पहिला पर्दा कस्तो हुन्छ त्यस्तै गरेर शब्बथको गरिमा गतिमा सुरुभएको थियो र बिस्तारै सातौँ दिनलाई शब्बथ मान्ने समाचार यस पृथ्वीको प्रत्येक राष्ट्रमा फैलियो जसको फलस्वरूप त्यस दिनलाई पवित्र मान्ने मानिसहरूको उदय हुन थाल्यो। शब्बथको गरिमालाई मान्ने सन्देश द्रुत गतिले फैलिरहेको छ। प्रत्येक व्यक्तिले शब्बथलाई शिरोपर गरेर परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गर्ने वा नगर्ने अवसर पाइरहेनेछ।

**एक लाख चौवालिस हजार वा परमेश्वरका विशेष छाप लगाइएका जनहरू**

**प्रकाश ७:४**

परमेश्वरका सिल वा विशेष छाप लगाएका १४४,००० जनहरू छन्। यस १४४,००० मानिसहरूको बारेमा ज्ञान नपाएका, परमेश्वरका जनहरू दिनदिनै मरिरहेका छन्। ती जनहरू उद्धार पाएका अनगिन्ति जनहरूबाट चुनिएका हुन्।



प्रकाश ७:९,

इजकिएल ९:१-४

यी पदहरूमा उल्लेख गरिएको सिल भनेको छाप हो जुन चिन्ह जस्तै हो।

प्रकाश ७:३

त्यो चिन्ह वा छाप निधारमा लगाइएको हुन्छ जुन दिमाग वा चाहनाहरूको थलो हो।

इजकिएल ९:४

जो मानिसहरू अरू मानिसहरूको निमित्त बोझ बोकेका हुन्छन् वा तिनीहरूको पापको कारण दुःखित हुन्छन् तिनीहरूलाई सील वा छाप लगाइनेछ।

प्रकाश १४:१

तिनीहरूले परमेश्वर पिताको नाउँ पाउनेछन्।

प्रस्थान ३४:५,६

परमेश्वरको नाउँ भनेको उहाँको चरित्रलाई आत्मसात् गर्नु हो। जो भक्तहरूमा विशेष छाप हुन्छन् तिनीहरूले परमेश्वरको चरित्रमा सहभागी हुन्छन्।

२ तिमोथी २:१९

त्यस छाप वा सिल पाएका सबै मानिसहरू पाप अधर्म तथा खराब काम गर्नबाट अलग हुन्छन्।

प्रकाश १४:३-५

तिनीहरूमा कुनै दाग वा दोष हुँदैन। तिनीहरूको नियतमा खोट हुँदैन। तिनीहरू जहाँ जहाँ थुमा वा येशू जान्छन् त्यहाँत्यहाँ उहाँको पछि लाग्छन्।

एफिसी ४:३०,१:१३

त्यो छाप पवित्र आत्माले लगाउनुहुन्छ।

प्रकाश १४:९-१२

छाप लगाएका ती मानिसहरूले पशु वा परमेश्वरलाई चुनौति दिने शक्ति अर्थात् परमेश्वरको बराबरीमा आउन चाहने व्यक्ति र उसको प्रतिमाको छाप लिन अस्वीकारगर्छन्।

प्रकाश १५:१-३

ती समूह परमेश्वरको सियोनको पहाडमा प्रत्येक शत्रुसँग जितेर उभिएका हुन्छन्। ती भक्तहरू को को हुन् भनेर गन्ने काम परमेश्वरको हो

मानिसको होइन अर्थात् १४४००० भक्तहरू को हुन् भनेर निर्धारण गर्ने काम परमेश्वरको हो कुनै पनि मानिसले त्यसमा को को पर्छन् भनेर तोक्ने अधिकार छैन।

**मत्ती १४:२१, १५:३८, प्रेरित १९:७ परमेश्वरले ती मानिसहरूलाई अलग त्यसबेला पार्नुहुन्छ जब सबैले परमेश्वरको सुसमाचारलाई ग्रहण गर्छन्। तब स्वर्गदूतले त्यो काम सम्पन्न भएको परमेश्वरलाई सुनाउँछन्।**

**इजिकिएल ९:५-७** जब छाप वा सिल लगाउने काम सकिन्छ तब परमेश्वरको न्यायको काम सुरु हुन्छ।

**इजिकिएल ९:८,९** कतिपय इस्रायलीहरूसँग समावेश भएर मारिएका हुन्छन् मानौं परमेश्वरका सबै जनहरू नाश हुन्छन्।

**रोमी ९:६** तर म इसाई हुँ भनेर दावी गर्ने सबै जना सही आत्मिक इस्राएल हुँदैन।

**इजिकिएल १४:२०** आमा वा बाबुको धार्मिकता व धर्मकर्मले कोही पनि छोराछोरीले मुक्ति वा पापबाट उद्धार पाउनेछैन वा पापबाट सुरक्षित हुन्छ भन्ने छैन। मुक्ति पाउने व्यक्तिगत मामिला हो। जो मानिस परमेश्वरसँग व्यक्तिगत सम्बन्ध राखि चल्छ, त्यो मात्र मुक्तिमा सहभागी हुन्छ।

## परमेश्वरको व्यवस्था

परमेश्वरको व्यवस्था वा दश आज्ञाहरूभित्र सुसमाचार लुकेको छ। सुसमाचारले परमेश्वरको व्यवस्थालाई उघार्दछ। व्यवस्था सुसमाचारको परिपूर्णताको ढिलो हो। अर्थात् सुसमाचार मानिसहरूको बीचमा ढिलो आउनुपरेकोले नै व्यवस्था दिनु परेको थियो। व्यवस्थाको वैधानिकता अर्थात् त्यसको आवश्यकता देखाउन सुसमाचार दिइएको थियो। व्यवस्थामा सुसमाचार समावेश भएको छ भने सुसमाचारमा व्यवस्था समावेश भएको छ। व्यवस्थाको अस्तित्वलाई कायम राख्न सुसमाचार दिइएको थियो। व्यवस्थाले सुसमाचारलाई देखाउँछ भने सुसमाचारले व्यवस्थालाई चहकिलो पार्दछ। व्यवस्थाको रूपरेखा येशूले नै तयार पार्नुभएको थियो भने, सुसमाचारमा येशू सजिइनु हुन्छ।

नयाँ करारमा दस आज्ञाहरू

दश आज्ञाहरूका प्रत्येक आज्ञालाई नयाँ करारमा परमेश्वरले अनुमोदन गर्नुभएको तथ्य रोचक छ।

बाइबल अध्याय

सन्देश

मत्ती २२:३७ प्रथम आज्ञा।

१ यूहन्ना ५:२१, १ कोरन्थी १०:१९-२१, यूहन्ना ४:२४ दोस्रो आज्ञा।

मत्ती ५:३३-३७ तेस्रो आज्ञा।

मर्कस २:२७, २८, मत्ती २४:२०, २८:१, मर्कस १६:१, २, लूका ४:१६, २३:५४-५६ चौथो आज्ञा।

मत्ती १५:४-९, एफिसी ६:१-३ पाचौँ आज्ञा।

मत्ती ५:२१, २२, १ यूहन्ना ३:१५ छैटौँ आज्ञा।

मत्ती ५:२७, २८, १९:९, १८ सातौँ आज्ञा।

मत्ती १९:१८, १५:१९ आठौँ आज्ञा।  
मत्ती १९:१८ नवौँ आज्ञा।  
रोमी ७:७, मत्ती १९:२१-२२ दशौँ आज्ञा।

### दुई करारहरू

पुरानो करार:

हिब्रू ८:९,

यर्मिया ३१:३२

जब इस्राएलीहरू इजिप्टबाट निस्केर आए त्यस बेला यो करार परमेश्वर र इस्राएलीहरूको बीचमा बाँधिएको थियो।

प्रस्थान १९:५-८

इस्राएलीहरूले त्यसलाई पालन गर्न शपथ खाएका थिए।

प्रस्थान २४:३

दोस्रो पल्ट तिनीहरूले पालन गर्न प्रतिज्ञा गरे।

प्रस्थान २४:४-७

तेस्रो पल्ट त्यसलाई पालन गर्न इस्राएलीहरूले फेरि प्रतिवद्धता देखाए।

प्रस्थान २४:८, हिब्रू ९:१७-२१ रगतबाट त्यो करार अनुमोदन गरिएको थियो। यो पहिलो करार भनिएको थियो तर पहिलो पल्ट बाँधिएको करार नभएर यो रगतबाट अनुमोदन गरिएको हुनाले यसलाई पहिलो करार भनिएको हो।

यर्मिया ३१:३२

यो करारको बाचा तोडिएको थियो। तिनीहरूले मान्छु भनेर प्रतिज्ञा त गरे तर तिनीहरूको बलले पालन गर्न नसकेकोले त्यो तोडिएको थियो। र त्यो असफल भयो। केवल येशू ख्रीष्टको बलले मात्र परमेश्वरसँग बाँधिएको बाचा पालन गर्न सक्छ।

## नयाँ करार:

यर्मिया ३१:३३,

हिब्रू ८:१०

यर्मिया ३१:३४

नयाँ करारको आधार परमेश्वरको व्यवस्था हो।  
उक्त करारमा पापको क्षमा समावेश भएको थियो।

१ यूहन्ना १:७

प्रकाश १३:८

येशूको रगतले हामीहरूको पापलाई क्षमा गर्छ।  
संसारको जग हालेको बेलादेखि नै येशू बलिको पाठो हुनुभएको थियो।

त्यसकारण नयाँ करार सुरुमै स्थापना भएको थियो र सदाको निमित्त पापको नाश नहुञ्जेल त्यो चलिरहनेछ।

हिब्रू १३:२०,२१

खीष्टको रगतद्वारा परमेश्वरको व्यवस्था पालन गर्नु नै त्यस नयाँ करार वा अनन्तको करारको लक्ष्य हो।

उत्पत्ति ३:१५

उत्पत्ति ९:९-१७

उद्धारकर्ताको आगमनको पहिलो प्रतिज्ञा।

नोहा र पछिल्ला पिढीहरूलाई परमेश्वरले नयाँ करार दिने कबूल गर्नुभएको थियो।

उत्पत्ति ९:१३-१६

उत्पत्ति १७:२-७,२१

इन्द्रेणीद्वारा त्यो करार अनुमोदन गरिएको थियो।

अब्राहम र उनका सन्तानहरूलाई त्यो करार दिने कबुल गरिएको थियो।

गलाती ३:१६,१९

गलाती ३:१५

अब्राहमको सन्तानबाट त्यो करार सम्पन्न।

नयाँ करार पहिलाको जस्तै हो वा अन्तिम करार, हिब्रू ९:१६,१७।

हिब्रू ९:१६

करार दिनेको मृत्युले करारमा लालमोहर वा छाप लगाएको थियो।

यूहन्ना १९:२७-३०

येशू खीष्टको रगतद्वारा नयाँ करार अनुमोदन वा छाप लगाइएको थियो।

गलाती ३:१५ करार दिनेको मृत्युले गर्दा कुनै मानिसको चाहनाले तोड्न सकिँदैन।

यूहन्ना ४:१, रोमी ६:३-५,

मत्ती २४:२०

खीष्टको मृत्युपछि उहाँको करारमा केही पनि थप्न सकिँदैन। त्यसैकारण नयाँ करारको स्मृतिमा उहाँले बसिस्मा र प्रभुभोज स्थापना गर्नुभएको थियो। त्यसले उहाँको मृत्यु र पुनरुत्थानको सम्झना गराएको थियो। उहाँको मृत्यु र पुनरुत्थानको अगावै नयाँ करारको भाग हुन ती विधिहरूको स्थापना भएको थियो।

मत्ती २६:२०

येशूले आफ्नो मृत्युभन्दा पहिले शब्बथको आज्ञालाई कायमै भएको छ भनेर पुनर्स्थापना गर्नुभएको थियो। आइतवार पालन गर्नुपर्ने कुनै पनि सबुत प्रमाण छैन। साताको पहिलो हप्तामा उहाँको पुनरुत्थानले शबाथ आज्ञा निलम्बन गरिएको छैन। तर अनन्तको नयाँ करारमा आइतवार पालन गर्नु येशूको मृत्युपछि स्थापना गरियो भन्ने तर्क गलत हो। खीष्टको मृत्युपछि कुनै पनि करार थपिएको छैन।

प्रस्थान् ३३:१२-१५

नयाँ करारमा रहनु भनेको के हो भनेर यी पदहरूले व्याख्या गर्दछन्।

यूहन्ना ८:२८, ५:३०

मोशा परमेश्वरमा निरन्तररूपमा भर परेका थिए। येशूले आफ्नो परमेश्वरमा भर पर्न पूर्ण रूपमा उदाहरण बनेर देखाउनुभएको थियो। जो मानिस निरन्तररूपमा परमेश्वरमा भर परेर विश्वासद्वारा चल्छ त्यो मानिस नयाँ करारको मुनि चलिरहेको देखाउँछ। जो मानिस आफ्नै आँखाले देखेको अनुसार वा आफ्नै बलमा विश्वास गरेर जिउँछ

त्यो मानिस पुरानो करारमा रहेको प्रमाणित गर्दछ। तपाईं कुन् करार अनुसार चलिरहनुभएको छ?

### परमेश्वरको व्यवस्था:

“**खीष्टको** मृत्युले परमेश्वरको व्यवस्थालाई निकम्मा तुल्याएको छैन। त्यसले व्यवस्थालाई मारेको छैन न त त्यस व्यवस्थाको पवित्र दावीलाई कमसल तुल्याइएको छ। उहाँको मृत्युले व्यवस्थाको पवित्र गरिमालाई ओझेलमा पारेको पनि छैन। पाप गर्ने पापीलाई सजाय दिनुपर्छ भन्ने न्यायिक किटान खीष्टको मृत्युले प्रमाणित गरेको थियो। तर पतित मानिसहरूलाई व्यवस्थाको श्रापबाट मुक्त गर्न व्यवस्थाले उच्चारण गरेको सजाय येशू आफैले भोग्नुभयो। परमेश्वरको प्रिय पुत्रको मृत्यु क्रुसमा भएकोले यो देखाउँदछ कि परमेश्वरको व्यवस्था सदासर्वदा अटल छ। उहाँको मृत्युले व्यवस्थाको गरिमालाई बढाएको छ। यसलाई आदर गरिएको छ र यसको अपरिवर्तनीय स्वभावको प्रमाण मानिसहरू सामु प्रकट गरिएको छ। व्यवस्थाको दावीलाई येशू खीष्टको मृत्युले ठिक ठहर्‍याइएको छ।”-एलेन जी हाइट, टेस्टिमोनिय, ठेली २, पृ. २०१बाट रूपान्तरित।

### सिनैको पहाडमा घोषणा गर्नु अघि नै परमेश्वरको व्यवस्थाको स्थापना भएको थियो

रोमी ५:१३	व्यवस्था नभएको ठाउँमा पापको ज्ञान हुँदैन वा पापको जानकारी हुँदैन।
उत्पत्ति २:१७, ३:१-७	हव्वाले फलको लोभ गरिन् र परमेश्वरले मनाही गरिएको फल चोरेर खाइन्।
उत्पत्ति ४:१७	कैथिनको ढोका पापमा पर्खिरहेको थियो।
उत्पत्ति १३:१३, १९:४-११	सदोमका जनताहरू परमेश्वरको सामु अत्यन्त पापी ठहरिएका थिए।

- उत्पत्ति ३९:१३ सातौं आज्ञा तोड्नु भनेको पाप हो ।  
 उत्पत्ति ९:२०-२७ जसले पाँचौं आज्ञा तोड्छ त्यसलाई श्राप दिइएको छ ।  
 प्रस्थान १६:२२-३० सिनैको पहाडमा व्यवस्था दिनुभन्दा पहिले शब्बथको बारेमा इस्राएलीहरूलाई अवगत गराइएको थियो ।  
 प्रस्थान ५:५ इस्राएलीहरूले शब्बथको पालना गरेका थिए ।  
 उत्पत्ति ३२:२-५ मूर्ति पूजा गर्नु पाप हो ।  
 उत्पत्ति ६:५ जल प्रलय हुनुभन्दा अधिका मानिसहरूले परमेश्वरका सबै आज्ञाहरू तोडेका थिए । तिनीहरूको हृदयबाट आएका सारा सोच र नियतहरू दुष्ट र खराब थिए ।

### दश आज्ञाहरू वा व्यवस्थाको उपलब्धि

- व्यवस्था ४:३२,३३ इतिहासमा सबभन्दा महत्त्वपूर्ण घटना  
 प्रस्थान १९:१, गन्ती १:४५,४६ कमसेकम १००००० मानिसहरूको बीचमा व्यवस्थाको घोषणा गरिएको थियो ।  
 प्रस्थान १९:१०,११ परमेश्वरबाट व्यवस्था पाउन तीन दिन तयार हुनुपरेको थियो ।  
 प्रस्थान १९:१२,१३ सिनै पहाड वरिपरि घेरा हालिएको थियो ।  
 प्रस्थान १९:१६-२० अत्यन्त अचम्मको भव्य वातावरणको प्रदर्शन भएको थियो ।  
 भजन ६८:८,१७, हजारौं स्वर्गदूतहरूको उपस्थिति थियो । सारा  
 हिब्रू १२:२६ पृथ्वी हल्लिएको थियो ।  
 व्यवस्था ४:१२,१३, परमेश्वरको तेजस्वी महिमाको बीचमा दश  
 प्रस्थान २०:१-१७ आज्ञाहरूको उच्चारण भएको थियो ।



- व्यवस्था ५:२२ दश आज्ञा दिने क्रममा अरू कुनै वचनहरू बोल्नुभएन।
- व्यवस्था ४:९,१० दश आज्ञा दिने समयमा परमेश्वरको शक्ति र महिमाको महान् प्रदर्शनलाई हामीले कहिल्यै पनि बिर्सनु हुन्न। बालबालिकहरूलाई त्यसको बारेमा सिकाउनु जरूरी छ।
- प्रस्थान २४:१२ परमेश्वरले मोशालाई सिनै पहाडमाथि बोलाउनुभयो।
- प्रस्थान ३१:१८ आफ्नै हातले लेख्नुभएको दुई ढुङ्गाको शिलापत्र परमेश्वरले मोशालाई दिनुभयो।
- प्रस्थान ३२:१६ ती पत्थरका शिलापत्रहरू परमेश्वरले नै बनाउनुभएको थियो। त्यहाँ लेखिएका वचनहरू परमेश्वरको आफ्नै हातले खोपेर लेख्नुभएको थियो।
- प्रस्थान ३२:७-  
व्यवस्था १०:१-५ मोशाले त्यस शिलापत्रलाई फुटाइदिए। पहिलाको जस्तै गरेर मोशाले दुईवटा पत्थरका पाटीहरू तयार गरे। परमेश्वरले दोस्रो पल्ट दश आज्ञाहरू ती पत्थरका पाटीहरूमा लेख्नुभयो।

### परमेश्वरको व्यवस्थाको गरिमा

- भजन १९:७ परमेश्वरको व्यवस्था सिद्ध छ।
- रोमी ७:१२ पवित्र, न्यायी र असल छन्।
- मत्ती ५:१७,१८ खीष्टले परमेश्वरको व्यवस्था बदल्नुहुनेछ भन्ने धारणालाई मनाही गर्नुभयो।
- कलस्सी १:२५ दश आज्ञाहरूलाई पालन गर्नु नै सुसमाचारलाई पूर्णरूपमा प्रचार गर्नु हो भन्ने आभास् पावलले दिन्छन्।

- यशैया ४२:२१ येशू खीष्टले अझ विस्तृत रूपमा व्याख्या गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। उहाँले व्यवस्थाको गरिमालाई महान् बनाउनुहुनेछ।
- मत्ती ५:२१-२६, १ यूहन्ना ३:१५ यदि मानिसले कसैप्रति घृणा राख्छ भने त्यसले परमेश्वरको व्यवस्थालाई स्वत भङ्ग गर्दछ।
- भजन ११९:९६ दश आज्ञाहरूको दायरा अत्यन्त फराकिलो छ।
- मत्ती ५:२७,२८ मनमा अशुद्ध भावनाहरूलाई खेल्न दिनाले परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको ठहर्छ।
- मत्ती ५:३३-३७ जथाभावी बोल्नुको अर्थ किरिया खानु जस्तै हो।
- मर्कूस ७:७-१३ व्यवस्थाको ठाउँमा परम्परा, संस्कार आदिले लिन सक्दैन।
- मत्ती १९:१६-२२ परमेश्वरका ती व्यवस्था वा दश आज्ञाहरूलाई पालन गरे दीर्घायु हुन्छ।
- लूका १०:२५,२६ "व्यवस्थामा के लेखिएको छ?" यस प्रश्नलाई होशियारपूर्वक सोच्नुहोस्। जसरी लेखिएको छ त्यसैलाई आत्मसात् गर्नुपर्छ।
- यूहन्ना १५:१० येशू खीष्टले परमेश्वरका ती आज्ञाहरूलाई पालन गर्नुभएको थियो।
- मत्ती २२:३४-४० हामीहरूको कर्तव्य परमेश्वरप्रति कस्तो हुनुपर्छ र मानिसहरूप्रति हामीहरूको व्यवहार कस्तो हुनुपर्छ भनेर देखाउने खाका परमेश्वरको व्यवस्था वा दश आज्ञाहरू हुन्।
- मत्ती १२:१-८ येशूका चेलाहरूलाई व्यवस्था तोडेको आरोप लगाइएको थियो। तर उहाँ व्यवस्थाको स्वामी हुनुहुन्थ्यो।
- मत्ती १२:१०-१४ "शब्बथ दिनमा असल काम गर्नु उचित वा वैध छ भनेर येशूले भन्नुभएको थियो
- १ पत्रुस २:२१ हामी येशूको कदममा हिँड्नुपर्छ।

## मानिसलाई आमूल परिवर्तन ल्याउने शक्ति भएको व्यवस्था

- भजन १९:७ मानिसको आत्मा तथा अन्तस्करणलाई परिवर्तन गराउँछ ।
- रोमी ३:१९,  
गन्ती १५:१६ सारा संसार व्यवस्थाको अन्तर्गत छ ।  
यशैया ५९:२ पापले गर्दा मानिस परमेश्वरबाट अलगिएको छ ।  
रोमी ३:२०, व्यवस्थाले पापतिर औल्याउँछ ।  
याकूब १:२३-२५ आत्मिक ऐनाले पापलाई देखाइदिन्छ तर त्यसले पापलाई पखाल्न सक्दैन ।
- १ यूहन्ना १:७,९ येशू ख्रीष्टको रगतले मात्र पापलाई धुन सक्छ ।  
गलाती ३,२४ व्यवस्थाले ख्रीष्टतिर अगुवाई गर्छ ।  
रोमी ३:३१ विश्वास अर्थात् परमेश्वरमाथिको आस्थाले व्यवस्थाको स्थापनालाई कायमै राख्छ ।
- यशैया ५१:७, हृदयमा सजिएको परमेश्वरको व्यवस्थाले  
भजन ३७:३१ मानिसलाई धर्मी बनाउँछ ।  
रोमी ३:२१ धर्मी जीवन कस्तो हुन्छ भनेर व्यवस्थाले प्रमाणित गर्छ ।
- उपदेशक १२:१३,१४,  
रोमी २:१२,१३ परमेश्वरको व्यवस्थालाई आधार मानेर मानिसहरूको न्याय गरिन्छ ।
- प्रकाश २२:१४ महिमामा पस्न राहदानी वा पासपोर्ट ।  
भजन ११९:९७ "तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्छु!"

## सहरमा गरिने काम

"सहरहरूलाई हेर र तिनीहरूलाई सुसमाचारको खाँचोको बारेमा जान, ठूला ठूला सहरहरूमा सुसमाचार सुनाउने बोझ कसले बोकिरहेको छ? केहीलाई मात्र बोझको महसुस भएको छ, तर ठूलो आवश्यकता र त्यहाँ भएका धेरै अवसरहरूको अनुपातमा ती सहरहरूमा काम गर्ने ध्यान अत्यन्त कम भएको छ।" एलेन जी हाइट, टेस्टिमोनिय, ठेली ९, पृ. ९७, ९८बाट रूपान्तरित।

### सहरको सुरुवात र त्यसको इतिहास

बाइबल अध्याय

सन्देश

उत्पत्ति ४:१७

कैथिनले प्रथम सहरको निर्माण गर्‍यो।

उत्पत्ति १०:१०,११

बेबिलोन सहरको निर्माण गरियो।

उत्पत्ति ११:३,४

सब भन्दा पहिला गगनचुम्बी घर वा धरहरा

उत्पत्ति ११:५-९

गगनचुम्बी भवन बनाउनमात्र मानिसहरू व्यस्त भएकोले परमेश्वर ती मानिसहरूदेखि नाराज हुनुभयो।

उत्पत्ति १३:१२

अब्राहमको भतिजा लुतले सहरहरूमा बस्न रोजे।

उत्पत्ति १३:१३, १८:२०, २१,

१९:२४, २५

ती सहरहरूमा दुष्टता नै दुष्टता अर्थात् खराबैले भरिएको थियो।

उत्पत्ति १९:१७-२०

लुतले दोस्रो सहर रोजे।

उत्पत्ति १९:३०-३९

त्यसले उनका छोरीहरूलाई बिगारि दियो।

भजन ५५:९-११

हिँसा, एक आपसमा अन्तर्घात र धोका नै धोका दिने संस्कार सहरमा भयो।

- यशैया १४:२०,२१ यदि शैतानलाई नाश गरिएन भने उसले दुष्ट र आतङ्कै आतङ्क भएको सहरहरूले यस संसारलाई भराइ दिन्थ्यो।
- इजकिएल २२:२ सहरहरूको न्याय गरिनेछ।
- मत्ती ११:२०-२४ सहरका मानिसहरूले पाएको ज्ञानको ज्योति अनुसार तिनीहरूको न्याय हुनेछ।
- सपन्याह १:१४-१६, यशैया ३०:२५ परमेश्वरको दिनमा अर्थात् न्यायको दिनमा सहरहरूको नाश गरिनेछ।
- यशैया ३२:१९, यर्मिया ४:२६, प्रकाश १६:१७-१९ सहरहरूको नाश पूर्णरूपले हुनेछ।

### परमेश्वरको निर्देशनमा सहरमा गरिने कामहरू

बाइबलको एउटा पूरा पुस्तक ठूलो सहरमा गरिने प्रचारको कामको बारेमा विवरण दिन लेखिएको थियो।

- योना १:१-३ परमेश्वरले योनालाई सहरमा सुसमाचार सुनाउन खटाउनु भएको थियो। त्यो एकलो योना परमेश्वरको कुरा मात्र अस्वीकार गर्‍यो।
- योना १:४-१७ योना परमेश्वरबाट भाग्न खोज्दा समुद्रमा आँधिबेरी र छाल आयो। आखिरमा उसलाई जहाजबाट फर्काइयो र उसलाई बचाउन परमेश्वरले ठूलो माछाको सृजना गर्नुभयो।
- योना २:१-९ जब ऊ माछाको पेटभित्र बन्धनमा परेको थियो तब उसले ठूला ठूला सहरहरूमा सफलतापूर्वक सुसमाचार सुनाउन पाँचवटा मौलिक नितिहरू सिक्‍यो।

१ परमेश्वरको मन्दिरमा प्रार्थना पुग्नै पर्छ। योना २:७।

२ जो मानिसहरू आफ्नै झुटा विश्वासमा रहेर बेकारको जीवन बिताउँछ भने तिनीहरूले आफ्नो नाश आफैले खोजेको भन्ने

आभास् दिनुपर्छ। धन्यवादका आवाजहरू उठाएर बलि  
चढाउनुपर्छ। योना २:९।

परमेश्वरलाई गरेको सबै सङ्कल्प वा वाचा पूरा गर्नुपर्छ। योना २:९।  
मुक्ति वा उद्धार कुनै मानिसबाट होइन तर परमेश्वरबाट मात्र हुन्छ  
भन्ने ज्ञानलाई आत्मसात् गर्नुपर्छ। योना २:९।

योना २:१० जब योनाले ती पाठहरू सिके तब ऊ सहरमा  
काम गर्न तयार भए।

योना ३:१-४ अनि ऊ आफ्नो सन्देशको सट्टा परमेश्वरको  
सन्देश लिएर निनभे शहरमा गए।

योना ३:५-१० अनि उनलाई ठूलो सफलता मिल्यो। अहिले पनि  
ती कुनै पनि पाँच नीतिहरूको प्रभावकारिताको  
मान्यता कायमै छ।

सहरमा प्रचार गर्ने येशू खीष्ट र उहाँका चेलाहरूको अनुकरणीय उदाहरण  
मत्ती ९:३५ आफू जानसकेका सबै सहरहरूमा येशूले काम  
गर्नुभएको थियो।

मत्ती ४:२३,२४ स्वास्थ्य सेवाले सुसमाचारको निम्ति ढोका खोलेको  
थियो।

लूका १०:१ सुसमाचार सुनाउन येशूका कार्यकर्ताहरू सहरमा  
दुई दुई जना गरेर गएका थिए।

लूका १०:९ बिरामीहरूको हेरचाह गरेका थिए।

प्रेरित ८:५-७ फिलिप, येशू क्रुसमा टाँगिएपछि सबभन्दा पहिला  
सहरमा सुसमाचार प्रचार गर्न खटिएका  
कार्यकर्ता।

प्रेरित १३:४२-४५ पहिलो सार्वजनिक सुसमाचार प्रचार किनभने  
कुनैपनि यहूदी धर्मस्थल झण्डै सहरका सबै  
मानिसहरू सुन्न आउनको निम्ति ठाउँ थिएन।

प्रेरित १९:१-७ एफिससमा गरिएको काम एक नमुना।

- प्रेरित १८:१८-२४ बाइबलका कार्यकर्ताहरूले सुसमाचार सुनाउन बाटो खोलाएका थिए।
- प्रेरित १९:८ तीन महिनासम्म सार्वजनिक स्थलमा प्रचारप्रसार गरिन्दा पनि सफलता पाएन।
- प्रेरित १९:९,१० तर प्रचारकहरूले आफ्नो प्रयासलाई त्यागेनन् बरु अर्कै तरिका अपनाए। तिनीहरूले दुई वर्षसम्म स्कूलमा सिकाए।
- प्रेरित १९:१० त्यहाँ तिनीहरूले सफलता पाएका थिए।
- प्रेरित १९:१८,१९ हृदयदेखि आत्मपरिवर्तन भएर आफ्नो जीवन सुधार्न थाले।
- प्रेरित १९:२३-२८ प्रायजसो सारा एशिया महादेश भरि मूर्तीपूजा नै मूर्तिपूजाले छरिएका थिए।
- प्रेरित १९:२९-३५ मूर्तीपूजकहरूले ठूलो हुलदङ्गा मच्चाए।
- प्रेरित १९:३६,३७ हुलदङ्गालाई साम्य पार्न शहरको पदाधिकारीले मानिसहरूलाई यसरी सम्झाए, पावल र उनका कार्यकर्ताहरू "तिमीहरूका धर्मस्थलहरूलाई लुट्न आएका होइनन् न त तिमीहरूको देवीको विरुद्धमा अपमान बोले। याद गर्नुहोस्: येशूका कुनै पनि जनहरूलाई त्यस सहरका मूल देवी डियनाको विरुद्धमा बोले भन्ने अभियोग लगाउन सकिएको थिएन। यदि पावल तीन महिनासम्म त्यस सहरमा बसेर त्यस देवीको विरुद्धमा बोलेको भए अर्कै हुन्थ्यो। पावलका प्रचारसभामा सरिक हुने यहूदीहरूले पावलले सहरले पूजा गर्ने देवी डियनाको विरुद्धमा बोलेको चाहन्थे तर पावलले त्यस बारे आफ्नो मुख खोलेनन्। कसैको देवीदेवताहरूको विरुद्धमा बोलेर त्यस ठूलो सहर एफिसीमा प्रचार गर्ने पावलको तरिका थिएन।

## मानिस मरेपछि तत्काल के हुन्छ?

### मानिसको स्वभाव

"येशूका भक्तहरूको निम्ति मृत्यु केवल निन्द्रामात्र हो, एकछिनको मौनता र अन्धकार" एलेन जी हाइट, द डिजाएर अभ एजेन्ट, पृ. ७८७बाट रूपान्तरित।

### बाइबल अध्याय

### सन्देश

भजन १३:३

भजनसंग्रहका लेखकले मृत्यु भनेको निन्द्रा भनेर सम्बोधन गरेका छन्।

१ थेसलोनिकी ४:१५

मरेकाहरू सुतिरहेका छन्।

मत्ती २७:५२

तिनीहरू चिहानमा सुतिरहेका हुन्छन्।

प्रेरित १३:३६

जब राजा दाउदको मृत्यु भयो तब उनी सुत्न गएका थिए।

१ कोरन्थी १५:५१

पावलले मृत्युलाई निन्द्रा भनेका छन्।

१ थेसलोनिकी ४:१४

मरेका धर्मीहरू खीष्टमा सुतेका हुन्छन्।

१ राजा ११:४३

जब पुरानो करारमा राजाहरूको मृत्युभयो तब उनको पितासँग सुते" भनेर २५ पल्ट भन्दा बेसी उल्लेख गरेका छन्। यो केवल उदाहरणमात्र हो।

यूहन्ना ११:११-१४

येशूले पनि मृत्युलाई निन्द्रा भन्नुभएको थियो।

हिब्रू ९:२७

मानिसको निम्ति मृत्यु एक पटकमात्र नियुक्त गरिएको छ।

उत्पत्ति २:१७, ३:२२-२४,

रोमी ६:२३

मृत्यु पापको परिणाम हो।

यूहन्ना ८:४४

शैतान पापको पिता हो।



हिब्रू २:१४	शैतानसँग मृत्युको शक्ति छ।
२ तिमोथी १:१०	खीष्टले मृत्युलाई खारेज गर्नुभयो। उहाँले मृत्युलाई निन्द्रामा परिणत गर्नुभयो।
१ कोरन्थी १५:२२	त्यसको मतलब सबै मृत्युलाई समेटेको छ।
यूहन्ना ५:२५-२८	मृत्युको निन्द्रामा परेका सबैलाई बिउँताउने शक्ति येशू खीष्टसँग छ।

### के मरेकाहरूको चेतना हुन्छ वा भूत भएर वा बनेर आउनसक्छन्?

भजन १४६:४	जब उसको सास निस्कन्छ तब त्यसै वखत उसको सबै सोच्ने शक्ति नाश हुन्छ।
अय्यूब १४:१२,२१	मानिस मरेपछि यस संसारमा के भइरहेका छन् त्यसको बारेमा उसलाई केही थाहा हुँदैन।
यशैया ३८:१०,११	मरेपछि उसले परमेश्वर वा मानिसहरूलाई देख्दैन।
उपदेशक ९:५,६	उसलाई केहिपनि थाहा हुँदैन।
भजन ११५:१७	उसले परमेश्वरको भजन गाउनै सक्दैन।
भजन ६:५	परमेश्वरको बारेमा उसले केही पनि सम्झन्दैन।
भजन ८८:११,१२	चिहान भनेको सबै सम्झिन सक्ने शक्ति नभएको स्थान हो।
अय्यूब १४:१२	आकाश पृथ्वी गायब नहुँज्जेल मरेकाहरू चिहानमै हुन्छन्।
प्रकाश ६:१४-१७	जब येशू यस संसारमा दोस्रो पल्ट आउनुहुन्छ तब आकाशहरू बटारिनेछन्।
अय्यूब १९:२३-२७	अय्यूबलाई थाहा थियो कि उनी त्यस समय बिउँतिनेछन्।
यूहन्ना ५:२९	जब पुनरुत्थान हुन्छ तब दुई वर्गका मानिसहरू हुनेछन्।

- १ थेसलोनिकी ४:१६,१७ जब येशू दोस्रो पल्ट आउनुहुनेछ तब धर्मीहरू विउँतिनेछन्।  
प्रकाश २०:५ दुष्टहरू हजार वा सहस्रवर्षपछिमात्र विउँतिनेछन्।  
मरेकाहरू कसरी बौरिउठ्नेछन्?
- १ कोरन्थी १५:३५ जुन शरीर लिएर तिनीहरू आएका हुन्?
- १ कोरन्थी १५:३६-३८ जसरी गहुँ रोपिन्दा गहुँ नै भएर फल्दछ त्यसरी नै जुन शरीर लिएर मानिस आएका थिए त्यही शरीर भएर चिहानबाट बौरिउठ्नेछन्।
- १ कोरन्थी १५:४४ शारीरिक शरीर भएर रोपिएको थियो भने आत्मिक शरीर भएर पुनरुत्थान हुनेछन्।
- १ कोरन्थी १५:२० येशू खीष्ट पुनरुत्थानको सबभन्दा पहिलो नमुना हुनुहुन्छ।
- १ थेसलोनिकी ४:१४ जो मानिसहरू येशूमा सुतेका थिए तिनीहरू येशूको जस्तै शरीर भएर बौरिउठ्नेछन्।
- लूका २४:३९-४३ जुन शरीर लिएर येशू क्रुसमा झुण्डिनुभएको थियो त्यही शरीर लिएर येशू बौरिउठ्नुभएको थियो।
- लूका २४:३०,३५ उहाँले रोटी भाँच्नुभएको तरिका जानेर उहाँ नै येशू हुनुहुन्छ भनेर चिनेका थिए।
- यूहन्ना २०:१५,१६ उहाँको बोलीले उहाँ प्रभु हुनुहुन्छ भनेर उहाँको आवाजले मेरीले थाहा पाएकी थिइन्।
- यूहन्ना २०:३-८ येशूको नियमित बानीद्वारा यूहन्नाले उहाँलाई चिन्न सकेका थिए।
- यूहन्ना २०:२६-२८ येशूको व्यक्तिगत देखावटीबाट फिलिपले उहाँलाई चिनेका थिए। जसरी येशूका मित्रहरूले उहाँलाई चिने त्यसरी नै हामीले पनि उहाँलाई चिन्नेछौं।
- १ कोरन्थी १५:५१-५४ मरेका धर्मीहरू अमर भएर विउँतिनेछन्।

फिलिप्पीहरूलाई

३:२०,२१

तिनीहरूको शरीर येशूको जस्तो महिमित शरीर हुनेछन्।

मत्ती १७:१,२

तिनीहरूको चेहरा सूर्यको जस्तो चम्किने छन् र तिनीहरूको पोशाक ज्योति जस्तो सेतो हुनेछ।

होशे १३:१४

मृत्युबाट उद्धार गरिनेछ भनेर खीष्टले प्रतिज्ञा गर्नुभएको थियो।

अय्यूब १४:१५

उहाँले बोलाउनुहुनेछ र सन्तहरूले जवाफ दिनेछन्।

यशैया २६:१९

खीष्टले बोलाउनुहुनेछ, "उठ र गाऊ"।

१ कोरन्थी

१५:५४-५७

धर्मीहरू विजयको गीत घन्काउँदै ब्युँझिनेछन्।

### दुई पुनरुत्थानहरू र दोस्रो मृत्यु

यूहन्ना ५:२८,२९

येशूको आगमनमा दुई पुनरुत्थानहरू हुनेछन्। एउटाचाहीं अमरत्व प्राप्त गर्न अर्कोचाहीं सदाको निमित्त अस्तित्वविहिन हुन अर्थात् नरकरूपी आगोमा बिलाएर जान।

प्रकाश २०:५

तर दुई पुनरुत्थानको बीचमा एक हजार वर्षको अन्तर हुन्छ।

मत्ती २४:३०,३१

जब धर्मी वा सन्तहरूको पुनरुत्थान हुन्छ तब खीष्टले तिनीहरूलाई बटुलनुहुनेछ।

प्रकाश २०:५-९

जब दुष्टहरूको पुनरुत्थान हुन्छ तब शैतानले तिनीहरूलाई बटुल्नेछ।

प्रकाश २०:१३

जमिन र समुद्रबाट मरेकाहरूलाई बटुल्नेछन्।

प्रकाश २०:६,२:११

धर्मीहरू कहिल्यै पनि दोस्रो मृत्युमा पर्नेछैन।

- प्रकाश २०:१४ दोस्रो मृत्युमा दुष्टहरू आगोको तलाऊमा होमीनेछन्।
- प्रकाश २०:१५, रोमी ६:२३ जीवनको पुस्तकमा नाउँ नहुने सबै मानिसहरू दोस्रो मृत्युको कष्टमा पर्नेछन्।

### अनन्त जीवन वा अमरत्व, परमेश्वरको उपहार

- १तिमोथी ६:१५,१६ परमेश्वरमा मात्र अमरत्व छ।
- यूहन्ना ५:२६ मानवरूपी येशूलाई अमरत्व दिने परमेश्वर पिता हुनुहुन्छ।
- १यूहन्ना ५:११,१२ मानिसहरूलाई ख्रीष्टद्वारा अनन्त जीवन दिइन्छ। "जोसँग पुत्र छ त्योसँग जीवन छ, जोसँग पुत्र छैन त्योसँग जीवन छैन।"
- १ यूहन्ना ३:१५ कुनै पनि दुष्ट मानिसले अनन्त जीवन पाउन सक्दैन। अर्थात् त्यो कुनै पनि रूपमा सदाको निम्ति जिइरहने छैन चाहे लोकले ठानेका अनन्तको नरक नै किन नहोस किनभने सहस्रवर्षको प्रकरणपछि त्यो आगो सदाको निम्ति निभ्नेछ।
- २ तिमोथी १:१० जीवन र अमरत्व प्रकाशमा ल्याउने वा प्रतक्ष गर्ने येशू ख्रीष्ट नै हुनुहुन्छ।
- अय्यूब ४:१७ पापले गर्दा मानिसले अमरत्व हुने अवसर गुमाएको थियो।
- रोमी २:६,७ अमरत्व वा अनन्त जीवन प्राप्त गर्न हामीलाई सम्झाइएको छ। यदि हामीसँग छ भने त्यसको खोजिको निम्ति हामी लाग्नुपर्दैन।
- १ कोरन्थी १५:५१-५४ अनन्त जीवन वा अमरत्व सदाको निम्ति त्यसबेला दिइन्छ जब येशू ख्रीष्ट दोस्रो पल्ट आउनुहुन्छ।

जसरी शरणार्थीहरूको निम्ति सहरहरू उपलब्ध गराइएको थियो त्यसको पाठबाट येशू ख्रीष्टबाट मात्रै अनन्त जीवन पाउन सकिन्छ भनेर सिक्दछौं।

गन्ती ३५:११-१४ तत्कालीन इस्राएलीहरूको निम्ति छ वटा सहरहरू थिए जहाँ मानिसहरू भागेर सरण लिन सक्थे। त्यसले निरन्तररूपमा यो सम्झना गराउँथ्यो कि परमेश्वरबाट पाउने अनन्त जीवन वंशको आधारबाट होइन तर उहाँको उपहार हो।

व्यवस्था १९:२,३ शरण दिने सहरहरूमा जाने बाटोहरू राम्रोसँग मर्मत गरेर राखिएका हुन्थे ताकि कोही त्यहाँ भागनुपरेमा बीचमा कुनै बाधा नहोस्।

गन्ती ३५:१५ त्यो शरण दिने सहर सबैको निम्ति खुला गरिएको थियो। अपरिचित र यात्रुहरू पनि त्यहाँ भाग्न सक्थे।

गन्ती ३५:१६-२५ विभिन्न अपराधका तहहरूको निम्ति ती सहरहरूका नियमहरू हुन्थे। मानिसहरू जतिसुकै पापको अपराधमा परेतापनि पापीहरू सहरको ढोकामा पुग्ने बित्तिकै त्यो स्वतन्त्र हुन्थ्यो।

हिब्रू ६:४-६,

मत्ती १२:३१,३२ क्षमा पाउन नसकिने पाप पनि हुन्छ।

हिब्रू १२:१६,१७ क्षमा पाउन नसकिने पापको उदाहरण इसाहकको जेठो छोरो एसाव।

यहोशू २०:४ जब भाग्ने मानिस शरणदिने शहरको ढोकामा पुग्छ तब उसले आफ्नो अपराधलाई स्वीकार गर्नुपर्थ्यो।

१ यूहन्ना १:९ पापीहरूले पश्चाताप गर्नुपर्छ र आफ्नो पापको स्वीकार गर्नुपर्छ।

गन्ती ३५:२६-२९ शरण पाउने सहरभित्र जीवन थियो भने बाहिर मृत्यु।

हितोपदेश १८:१०,

भजन ९१:२

गन्ती ३५:२६-२८

येशू खीष्ट हामीहरूको शरणस्थान हुनुहुन्छ।

यदि कोही आफ्नो भाग्य भनेर खेलबाड गरेर सहरबाट बाहिर निस्कियो भने उसको जीवनलाई जोखिममा पार्थ्यो अर्थात् उसलाई मारिन्थ्यो।

इजकिएल

१८:२४-२६

यहोशू २०:६,

गन्ती ३५:२४

जो मानिस खीष्टको शरणबाट अलग्गिन्छ उसले स्वतः दोस्रो मृत्युमा सहभागी हुन्छ।

शरण दिने सहरमा बस्ने मानिसहरूले दुई घटनाहरूको अपेक्षा गर्नुपर्थ्यो,- न्याय र मूल पुजारीको मृत्यु। न्यायले शरण लिने अपराधीको भविष्य निर्धारण हुन्थ्यो भने मूल पुजारीको मृत्यु भयो भने त्यो मानिस आफ्नो देशमा स्वतन्त्र भएर जानसक्थ्यो। न्यायको दिनमा हामीहरूको भविष्य निर्धारण हुन्छ भने जब हामीहरूको मूल पुजारी येशू खीष्ट पुजारी हुने काम रोक्नुहुन्छ तब हामीहरूको शत्रु शैतानले हामीहरूको ज्यान लिने शक्तिको अन्त हुन्छ र हामीहरू अनन्त राज्यको हकदार हुन्छौं।

## हामीहरूको महान शत्रु शैतान

"हामीलाई परमेश्वरबाट विद्रोह गराउनेको सही चरित्रको भन्डाफोर गर्नुपर्छ। उसले मानिसहरूलाई परमेश्वरबाट अलग गर्ने उसको नियतलाई सबैले बुझ्नु जरुरी छ।"

बाइबल अध्याय

सन्देश

इजकिएल २८:१५

जब लुशिफरको सृष्टि भएको थियो तब ऊ सिद्ध र दोषरहित थियो।

इजकिएल २८:१५

ऊ बुद्धि र सौन्दर्यताले भरिएको थियो।

इजकिएल २८:१४

छोप्ने करुब वा स्वर्गदूत थियो।

इजकिएल २८:१७

आफ्नो सुन्दरताप्रति घमण्डले फुलन थाल्यो।

इजहिएल २८:१७

उसको घमण्ड वा अहंकारिताका कारणले उसलाई बिगान्यो।

यशैया १४:१३

उच्च पदको लोभ गन्यो।

यशैया १४:१४

परमेश्वरको सिंहासन खोस्न चाह्यो।

प्रकाश १२:७

उसको दुष्ट व्यवहारले अरू स्वर्गदूतहरूलाई पनि असर पान्यो।

प्रकाश १२:७

खीष्ट र उहाँप्रति बफादारी स्वर्गदूतहरूले शैतान र उसका दूतहरूसँग लडे।

प्रकाश १२:८

शैतानलाई हराइएको थियो।

यशैया १४:१२

शैतानलाई स्वर्गबाट फर्काइयो।

प्रकाश १२:९

शैतानसँगै उसका दूतहरू पनि स्वर्गबाट निस्कासन गरिए।

प्रकाश १२:९

शैतान यस पृथ्वीमा फर्काइएको थियो।

उत्पत्ति ३:१-६

हामीहरूको प्रथम पूर्खा अर्थात् आदम र हव्वालार्इ पाप गर्न शैतानले उक्सायो।

रोमी ६:१६ आदमको आधिपत्यलाई शैतानले खोस्यो ।  
 एफिसी २:२ शैतान आकाशका अदृश्य शक्तिको राजकुमार  
 हुनपुर्यो ।  
 यूहन्ना १४:३० यस संसारको राजकुमार वा शासक शैतान हो  
 भनेर मुक्तिदाताले उसलाई सम्बोधन गर्नुहुन्छ ।

### शैतानको दोस्रो पतन

१राजा २२:१९-२२ शैतान र उसका दूतहरू स्वर्गबाट निष्काशन  
 भएता पनि परमेश्वरको सल्लाहकार दलको  
 अगाडि ऊ देखा पर्न सक्थ्यो तर स्वर्गको ढोका  
 सम्म मात्र आउन सक्थ्यो ।  
 अय्यूब १:६ परमेश्वरका जन वा छोराहरूसँग शैतानको  
 भेटघाट हुन्छ ।  
 लूका ३:३८ यस पृथ्वीका राजकुमारको हैशियतले आदमलाई  
 यस पृथ्वीमा परमेश्वरको पुत्र भनेर कहलाइएको  
 थियो ।  
 २ पत्रुस २:१९ यस संसारमा शैतानले आदमको पद खोस्यो ।  
 अय्यूब १:७ स्वर्गको सभासदमा शैतानले यस पृथ्वीको  
 प्रतिनिधित्व गरेको थियो ।  
 अय्यूब १:९-११ शैतानले परमेश्वरलाई स्वेच्छाचारी वा मनोमानी  
 तरिकाले चल्ने भनेर आरोप लगायो ।  
 अय्यूब १:१२-२२ अय्यूबलाई तहसनहस गर्न वा दुःख दिन  
 शैतानलाई परमेश्वरले अनुमति दिनुहुन्छ ।  
 शैतानलाई नाश गर्नमात्र शक्ति दिइएको थियो ।  
 यूहन्ना १४:३० आदमको पापरहित पुत्र येशू ख्रीष्टसँग शैतानको  
 केही हातेमालो थिएन ।  
 यूहन्ना १२:३१-३३ ख्रीष्टको मृत्युले शैतानको भविष्य निर्धारण  
 गरिएको थियो अर्थात् उसको न्याय भएको थियो ।



- लूका १०:१८ स्वर्गबाट चट्याङ वा बिजुली खसेको झैं शैतान खस्छ।
- प्रकाश १२:१० जब परमेश्वरका जनहरूलाई आरोप लगाउने शैतान स्वर्गबाट खसालियो तब तिनीहरू हर्षले चिच्याएका थिए।
- २ पत्रुस २:१९, हिब्रू २:१४ येशू खीष्टले शैतानमाथि विजय प्राप्त गर्नुभएको थियो। अहिले यस स्वर्गमा संसारको प्रतिनिधित्व येशू खीष्टले गर्नुहुन्छ।
- हिब्रू २:१७ स्वर्गको ढोकामा हामीहरूलाई आरोप लगाउने व्यक्तिको ठाउँमा अब हामीहरूको दयालु र करुणामय मूल पुजारी स्वर्गमा हुनुहुन्छ।
- हिब्रू ४:१४-१६ हामीलाई प्रेम गर्ने येशू हामीमाथि दया देखाउनुहुन्छ।

### शैतानको तेस्रो पतन

- प्रकाश २०:१-३ शैतानलाई यस पृथ्वीमा नजरबन्दमा राख्न येशू वा धेरै स्वर्गदूतहरूको आवश्यकता हुँदैन तर केवल एक जना स्वर्गदूतले उसलाई बाँधेको हुन्छ।
- प्रकाश २०:३ उसको आफ्नै क्षेत्र यस संसारमा थुनिन्छ।
- यर्मिया ४:२३-२६, यशैया २४:१९-२१ पापले गर्दा पृथ्वी अन्धकारको खाल्डोमा परिणत भएको थियो।
- १ थेसलोनिकी ४:१६, १७ धर्मीहरू स्वर्गमा हुनेछन्।
- यर्मिया २५:३१-३३ सबै दुष्टहरू मरेका हुनेछन्।
- प्रकाश २०:३ एक हजार वर्षसम्म आफ्ना दुष्ट स्वर्गदूतहरूसँग शैतान एक्लिन्छ। उसलाई परिस्थितिले बाँधेको हुन्छ। धर्मीहरू स्वर्गमा हुनेछन्, दुष्टहरू मरेका

- हुन्छन् र शैतानले धोका दिने वा प्रलोभनमा पार्ने अब कोही हुँदैन।
- प्रकाश २०:५ एक हजार वर्षको अन्तपछि दुष्टहरू फेरि जिउँछन्।
- प्रकाश २०:७ त्यसबखत शैतान सक्रिय हुन्छ र उसलाई फुक्का गरिनेछ।
- प्रकाश २०:८ दुष्टहरूलाई फेरि एकत्रित पारेर परमेश्वरको विद्रोहमा शैतानले जमात तयार गर्छ।
- प्रकाश २०:९ स्वर्गबाट आएको यरुशलेम सहरलाई ध्वस्त पार्न हमला गर्न खोज्छन् तब तिनीहरू सबैलाई स्वर्गबाट आगो वर्षाएर नाश गरिन्छ।
- हिब्रू २:१४ शैतानलाई नाश गर्न खीष्ट मर्नुभएको थियो।
- प्रकाश २०:१० शैतान आगोको भट्टिमा कष्ट भोग्छ तर जसरी येशू खीष्ट मर्नुभएको निश्चित थियो त्यसरी नै शैतान पापको सजाय भोग्न दुःख भोग्छ तब उसको मृत्यु सदाको निमित्त हुनेछ।
- इजकियल २८:१८,१९ धर्मीहरूको सामु शैतान यस संसारमा खरानीमा परिणत हुन्छ।
- मलाकी ४:१-३ शैतान र दुष्ट पापीहरू नयाँ पृथ्वीमा केवल खरानी भएर बस्नेछन्।

### पारलौकिक वा शैतानको आदेशमा चल्ने आत्मिक शक्तिहरू

- प्रस्थान ७:११-१३ पौराणिक सभ्यताको इजिप्टको राजा फारोहलाई टुनामुना गर्ने जादुगर तथा पारलौकिक वा शैतानका मतियारहरूका मध्यस्थकर्ताहरूले प्रभाव पारेका थिए।

लेवी १०:३१, २०:६,२७, प्रस्थान २२:१८, व्यवस्था १८:१०-१२  
पारलौकिक मध्यस्थकर्ताहरू भूतप्रेत जगाउने भनेर दावी गर्नेहरू, बोक्सी  
धामी झाँक्री परमेश्वरको सामु मनाही गरिएको छ।

२ राजा १:१-४ विरामी भएको बेलामा बोक्सी वा टुनामुना गर्नेसँग  
सल्लाह मागेका थिए।

१ शमूएल हेर्दा चिनिने जस्ता देखिने भूतआत्माहरू

२८:८,११ मरेकाहरूबाट आएका हुन् भनेर दावी गरिएका  
हुन्छन्।

१इतिहास ३३:१-६ राजा सावलको मुख्य पाप नै बोक्सीको सम्पर्कमा  
आएर शमूएलको कथित आत्मा वा भूत जगाएर  
कुरा गर्न लगाएको थियो। शमूएलको आत्मा  
नभएर शैतान नै शमूएलको भूत भनेर आएको  
थियो।

२इतिहास ३३:१-६ राजा मनस्सेले पनि टुनामुना गर्नेहरूसँग कारोबार  
गरेका थिए।

२राजा १७:१७,१८ टुनामुना र शैतानको चलखेलमा चलेको जादु  
तन्त्रमन्त्रलाई प्रयोग गरेर इस्रायलीहरू विदेशीको  
नजरबन्धमा परेका थिए।

व्यवस्था १८:१९-१४, २ राजा १७:१५-१८, परमेश्वरलाई विश्वास  
नगर्ने राष्ट्रले तन्त्रमन्त्र टुनामुना, ज्योतिषी र भूतप्रेत आदिहरूसँग  
कारोबार गरेका थिए। तिनीहरूले देवता जगाए, आदि भनेर  
परमेश्वरप्रतिको आस्थालाई बिटुलेका थिए।

२ राजा १७:१६,१७ पारलौकिक अर्थात् परमेश्वरलाई विश्वास नगर्ने  
धर्मले बाल अर्थात् सूर्यको पूजासँग सम्बन्धित  
थियो। सन् छैटौँ शताब्दीसम्म यो प्रथाले जरो  
गाडेको थियो र परमेश्वरको खिलाफमा मूल  
विद्रोह गरिएको थियो।

उत्पत्ति ३:१-६ सब भन्दा पहिलो पारलौकिक मध्यस्थता वा टुनामुना गर्ने शक्ति सर्प थियो जसलाई शैतानले चलाएको थियो। सर्पद्वारा शैतानले सिधै बोलेको थियो।

यशैया ८:१९,२० जब कसैले टुनामुना वा मन्त्रतन्त्र वा झाँक्रीहरूको सहयोग लिएर मरेकाहरूसँग कुरा गर भनेर कसैले भन्छ भने परमेश्वरको व्यवस्था नीतितिर फर्कनुपर्छ।

### आधुनिक अध्यात्मवाद चाहे त्यो अद्भूत काम गरेर देखाउने किन नहोस्

प्रकाश १६:१३-१५ यस संसारको अन्तको समयमा अशुद्ध आत्माहरूले ठूला ठूला शक्ति प्रदर्शन गरेर बोल्नेछन्।

प्रकाश १३:१-१४ जब १२६०को भविष्यवाणी पूरा हुँदै थियो तब एउटा राष्ट्रको पनि उदय भइरहेको थियो। त्यस समय संयुक्त राज्य अमेरिकाको उदय भएको थियो। त्यस राष्ट्रबाट अचम्म अचम्मका काम गर्ने शक्तिहरू उठ्दै थिए। सन् १८४८मा अमेरिकाको न्यू योर्क राज्यमा फक्स दिदीबहिनीहरूले आधुनिक अध्यात्मवाद वा भूतप्रेत टुनामुना आदि गर्ने देखा परे र धेरै मानिसहरूलाई तिनीहरूले आकर्षित गर्न थाले।

प्रेरित ८:९, १३:६-१०, प्रकाश ९:२०,२१ टुनामुना गर्ने, बोक्सी झाँक्री विद्या नयाँ करारमा शैतानको चलखेल गर्ने दुष्ट काम हो भनेर सम्बोधन गरिएको थियो।

प्रकाश १८:२ आधुनिक बेबिलोन वा पतन भएको शहरमा प्रत्येक फोहरी वा दुष्ट आत्माको पकड रहने थलो हुन थाल्यो।

१ कोरन्थी १०:२० अन्य जाति अर्थात् परमेश्वर पिता सनातन परमेश्वरलाई नपुज्ने जातिहरूले परमेश्वरको सट्टा शैतान र उसका मतियारहरूलाई आराधना गर्छन्।

अय्यूब १४:१४,२०,२१, ७:८-१० मानिसहरू मरेपछि त्यसपछि तिनीहरूलाई के भइरहेको छ सो तिनीहरूलाई थाहा हुँदैन। तन्त्रमन्त्र टुनामुना, बोकसी झाँक्री आदिको नाउँमा मरेका मानिसहरूको भूत जगाउने भनेर दावी गर्छन् जुन बाइबल सम्मत छैन।

भजन १४६:३,४ मरेका मानिसहरूको सोच्ने शक्ति बिलाइसकेको हुन्छ।

उपदेशक ९:५,६ मरेकाहरूलाई केही थाहा नै हुँदैन। त्यसकारण तन्त्रमन्त्र आदि गर्ने बहानामा मरेकाको भूतप्रेत जगाउने भन्नुको अर्थ शैतानका दुष्ट आत्मा वा पतित स्वर्दूतहरू हुन् जसले मानिसहरूलाई धोका दिन खोजेका हुन्छन्।

प्रकाश १६:१४,१३:१४ शैतानले अनेकौं चमत्कार वा अलौकिक कामहरू गर्नसक्छ।

२ कोरन्थी ११:१३-१५ मानिसहरूलाई भ्रममा पार्न शैतान चहकिलो ज्योति बनेर ज्योतिको स्वर्गदूत भनेर मानिसहरूको सामु अचम्म तरिकाले देखा पर्न सक्छ। मरेका मानिसहरू जगाएको भनेर उसले सजिलैसँग तिनीहरूको रूप शैतान र उसका दुष्ट दूतहरूले धारण गर्न सक्छन्।

प्रकाश १६:१३-१५ परमशक्तिमान परमेश्वरसँग युद्ध गर्ने महान् दिनमा अध्यात्मवाद वा टुनामुना, मन्त्रतन्त्र आदि गर्ने शक्तिले विभिन्न सांसारिक शक्ति वा अधिकारीहरूसँग मिल्नेछन्।

## पवित्र आत्मा

“जब मानिसहरूको आत्माले परमेश्वरको आत्मालाई ग्रहण गर्छ तब तिनीहरूमा भएका सबै इन्द्रिय वा क्षमताहरूलाई सक्रिय बनाउन बल दिइनेछ। पवित्र आत्माले अगुवाईमा मानिसहरूका दिमागले स्पष्टरूपमा परमेश्वरको सेवा गर्दछ, परमेश्वरसँग तालमेल गरेर काम गर्ने क्षमताको विकास गर्दछ, र परमेश्वरले तयार गर्नुभएको हाम्रो निमित्त उहाँका आवश्यकताहरू बुझ्न र पूरा गर्न बल प्रदान गर्दछ। कमजोरी, द्विविधा वा अन्यौलमा परेका स्वभावहरूलाई पवित्र आत्माले नै यसरी परिवर्तन गर्नुहुन्छ कि तिनीहरू बलियो भएर स्थिर जीवन बिताउन थाल्दछन्।”-एलेन जी हाइट, द डिजाएर अभ एजेज, पृ. २५१बाट रूपान्तरित।

### पवित्र आत्माको कार्यकुशलता

बाइबल अध्याय

सन्देश

उत्पत्ति १:२

सृष्टिमा सक्रिय हुनुहुन्थ्यो।

यूहन्ना १४:१६, १७

परमेश्वर र मानिसको बीचमा जोड्ने साङ्गो।

यूहन्ना १६:१३, १४

आफ्नो भाउ खोज्न आफ्नो बारेमा उहाँले कहिल्यै पनि बोल्नुहुन्न।

प्रकाश ४:५

सात वटा दियो पवित्र आत्माको प्रतीक हुन्।

जकरिया ४:१०

पवित्र आत्मा परमेश्वरका आँखाहरू हुन्।

२ इतिहास १६:९

परमेश्वरको सत्यनिष्ठामा रहनेहरूको खोजी गर्नुहुन्छ।

यूहन्ना १६:५-१३

खीष्टको व्यक्तिगत उपस्थितिभन्दा उत्तम

- यूहन्ना १६:८-११ पापको बारेमा मानिसहरूको विवेकमा घचघचाउनुहुन्छ र पश्चाताप गर्न आह्वान गर्नुहुन्छ। धार्मिकताको बारेमा साक्षी दिनुहुन्छ।
- रोमी ८:२६,२७ हामीहरूको प्रार्थना परमेश्वरकहाँ लैजानुहुन्छ।
- रोमी ८:२७,२८ परमेश्वरप्रति निष्ठामा रहनेहरूको निमित्त सबै थोक भलाईकै निमित्त हुन उहाँले चाँजोफाँजो मिलाउनुहुन्छ।
- यूहन्ना १४:२६ सान्त्वनाकर्ता, सहयोगी र हामीहरूको स्मरणशक्तिलाई बलियो पार्नुहुन्छ।
- इजकिएल ३६:२६,२७,  
१ शमूएल १०:६,९ मानिसहरूको हृदयलाई उहाँले नै परिवर्तन गर्नुहुन्छ।
- प्रेरित १:८ सुसमाचार प्रचार गर्न वा गवाही बाँध्न शक्ति दिनुहुन्छ।
- एफिसी ४:३० हामीहरूलाई पवित्र आत्माले सीलबन्दी गर्नुहुन्छ अर्थात् परमेश्वरको लालमोहर लगाइ दिनुहुन्छ।

### पवित्र आत्मा पाउने शुभ अवसर

- लूका ११:८ पवित्र आत्मा पाउन चाहना गर्नुपर्छ।
- लूका ११:९-१३ पवित्र आत्माको प्रतिज्ञा दस पल्ट दोहोऱ्याइएको छ।
- जकरिया १०:१ पवित्र आत्मा पाउन प्रार्थना गर्नुपर्छ।
- २शमूएल २३:२-४ पवित्र आत्मा पाउनु भनेको अत्यन्त अमूल्य अनुभव हो।
- गलाती ५:२२-२५ जसले पवित्र आत्मा पाउँछ उसले नौ किसिमको फल वा गुणहरूले सुसम्पन्न हुन्छ।
- यशैया ११:२,३ पवित्र आत्मा सात तरिकाले प्रकट गर्नुहुन्छ,- जस्तै ज्ञानबुद्धि दिएर आदि।

- प्रस्थान २८:२-५, ३५:३०-३५ जुनसुकै व्यापारी कारोबार वैध तरिकाले चलाउन सहायता गर्नुहन्छ।
- यूहन्ना २०:२२:२३ जसले पवित्र आत्मा पाउँछ त्यो मानिसले परमेश्वरको प्रतिनिधित्व गर्छ।
- लूका २४:४४,४५ पवित्र धर्मशास्त्र बाइबल बुझ्न दिमागलाई खुला गराउनुहुन्छ।
- हिब्रू ६:४-६ पवित्र आत्माको आवाजलाई पन्छाउनु घातक हुन्छ।
- यशैया ५५:१ पवित्र आत्मालाई पैसाले किन्न सक्दैनन्। यो सित्तैमा दिइने शक्ति हो।
- योयल २:२३-२५ बेकारको वा वेवारिसे जीवनलाई पुनर्जीवित पार्नुहुन्छ।
- यूहन्ना ६:६३ परमेश्वरका वचनहरू पवित्र आत्मा हुन्।
- यूहन्ना १:१,२,१४ परमेश्वर, खीष्ट र परमेश्वरको वचन पर्यायवाची हुन्। अर्थात् एक आपसलाई जनाउन प्रयोग गरिन्छ।
- हिब्रू ४:१२-१६ त्रिएक परमेश्वर एक आपसमा स्वतन्त्र रूपमा काम गर्नुहुन्छ।
- प्रेरित १०:४४-४८ जब पत्रुसले पवित्र धर्मशास्त्रको बारेमा व्याख्या गर्दै थिए तब पवित्र आत्मा खनिनुभएको थियो।
- प्रेरित १:१५-२६ १०९ भजनसंग्रह अध्ययन गर्दा र त्यस अनुसार जीवन परिचालन गर्दा पेन्टिकोस्टमा पवित्र आत्मा खनिनुभएको थियो।
- हिब्रू ४:१२,१३ पवित्र आत्माको साथ लिएर परमेश्वरको वचन अध्ययन गर्दा हृदयका अत्यन्त गहिराइहरूलाई खोतल्दछ।



## पवित्र आत्माको परिधिभिन्न कसरी रहिरहने?

- प्रेरित ८:१७-२३ उहाँलाई किनबेच गर्न सकिँदैन।
- १ कोरन्थी ३:१६ शरीरलाई दुर्व्यवहार वा अपवित्र बनाइयो भने त्यस ठाउँमा बस्नुहुन्न।
- दानिएल १:८ अस्वस्थ र शरीरलाई हानी गर्ने खाना खाइयो भने शरीर अपवित्र हुन्छ। त्यो शरीरलाई दुर्भव्यवहार गरिएको ठहर्छ।
- लूका १:१५ कडा पेय वा मद्यपान सेवन गर्ने आचरणमा लाग्दैन।
- यहूदा १९ कामबासनामा लिप्त हुँदैन अर्थात् डुब्दैन।
- गलाती ५:१६,१७ शारीरिक कामेच्छा र लालसाको उल्टो हिँडिन्छ।
- १ कोरन्थी २:१४ मनले जे चाह्यो भन्ने नाउँमा मनोरथ पूरा गर्ने नीतिमा हिँड्दैन।
- इजकिएल ३६:२६,२७ परमेश्वरले नै मानिसहरूलाई सही आत्मा दिनुहुन्छ।
- रोमी ८:१५ हामी परमेश्वरको सन्तान वा धर्मपुत्र भएका छौं भनेर पवित्र आत्माले प्रत्याभूति दिनुहुन्छ।
- एफिसी ४:३०,३१ पवित्र आत्माको चित्त दुखाउनुहुन्न।
- प्रेरित ५:३,४,९ पवित्र आत्मालाई धोका दिने साहस गर्नुहुन्न।
- नेहमिया ९:३० पवित्र आत्माको आवाजलाई सुन्न प्रयास गर्नुपर्छ।
- १ यूहन्ना ४:६, १३ पवित्र आत्मा हामीमा हुनुहुन्छ भन्ने ज्ञान हामीमा हुनसक्छ।

## पछिल्लो वर्षा वा बसन्त ऋतुमा आउने हल्का वर्षा अर्थात् आत्मिक वर्षा

व्यवस्था ११:१०-१२ इजिप्ट अर्थात् मिश्र देश र पालेस्टाइनको तुलना। व्यवस्था ११:१३,१४ अवस्था। व्यवस्था ११:१४,१५ लक्ष्य। व्यवस्था ११:१६,१७ किन रोकिएको हुन्छ?

व्यवस्था ३२:२ तुलना: भजन ७२:६,७ आशिषसँग, इजकिएल ३४:२६ आशिषको झरी, यशैया ४५:८ धार्मिकताको आशिष। जब पठाइन्छ यशैया ४४:३, भजन ६८:९, आशिषको बाढी यशैया ४४:३, नतिना यशैया ४४:४,५। जब विशेष रूपमा खनिन्छ, प्रेरित २:१७,१८। वर्षाको पानीसँग दाँजिन्छ, योयल २:२३।

पछिल्लो वर्षा किन रोकिएको, यर्मिया ५:२३-२६। पापले गर्दा आशिष रोकिएको, यर्मिया ३:१-३, मलाकी ३:८-११, इजकिएल २२:२४-२७। न्याय पठाइन्छ आमोस ४:६-११। परमेश्वरलाई भेट्न तयार होऊ, आमोस ४:१२। त्यसको प्रत्युत्तर, होशे ६:१-३। पश्चाताप, प्रेरित ३:१९-२१।

पछिल्लो वर्षा पाउने, योयल २९:२३। आत्मिक चाहना जस्तै त्यसको चाहना गर्नुपर्छ, भजन ४२:१,२, ११९:१३१। त्यसको प्रतिज्ञा गरिएको छ, भजन ८१:१०। जब शर्तहरू पूरा गर्छ तब त्यसको निमित्त प्रार्थना गर्नुपर्छ, जकरिया १०:१। प्रार्थना गरियो भने हामी त्यो आत्मिक वर्षा पाउनेछौं, होशे १०:१२। प्रार्थनाको नमुना, यर्मिया १४:२०-२२। एलियाको अनुभव दोहोरिन्छ, मलाकी ४:५,६।

आत्मिक वर्षा किन रोकिएको, १ राजा १८:१८। एलियाको काम गर्नुपर्ने १ राजा १८:२१, परीक्षा, १ राजा १८:२४, मत्ती ३:११। प्रार्थनाको नतिजा १ राजा १८:३८, ३९। त्यसको लागि गर्नुपर्ने तयारी, १ राजा १८:४०। वर्षाकोलागि तयार भएको शङ्केत, १ राजा १८:४१। तब उनले प्रार्थना गरे, १ राजा १८:४२-४४। त्यसको परिणाम १ राजा १८:४५,४६।

पर्खन्दा पाउने इनाम, यशैया ४०:३१। अवशेष के हुनेछ? मीका ५:७। मानिसको जीवनमा पछिल्लो आत्मिक वर्षा आयो भने त्यसको असर योयल २:२३-२७।

## चर्को स्वर वा चिच्याहट

गन्ती १४:१२-२१ जब मोशाले इस्राएलीहरूको निमित्त बिनित्त गरे तब परमेश्वरले उनको प्रार्थना सुने र प्रतिज्ञा गर्नुभयो, "सारा पृथ्वी परमेश्वरको महिमाले भरिनेछ।" यो चर्को आवाज वा ठूलो चिच्याहटको पहिलो प्रतिज्ञा हो।

भजन ७२:१९ राजा दाउदले त्यो प्रतिज्ञा दोहोर्न्याउँछ।  
यशैया ६:३ स्वर्गदूतले यशैयालाई प्रतिज्ञाको बारेमा विश्वास दिलाउँछन्।

यशैया ११:९ यशैयाले दोहोर्न्याउँछन्।

हबकूक २:१४ फेरि प्रतिज्ञा दिइन्छ।

इजकिएल ४३:२ पृथ्वी परमेश्वरको महिमाले चम्किएको दर्शन इजकिएलले देखेका थिए।

प्रकाश १८:१,२ पृथ्वी परमेश्वरको महिमाले चम्किएको दर्शन यूहन्नाले पनि देखेका थिए। यस काममा खटाइएको स्वर्गदूतले अत्यन्त चर्को आवाजले चिच्याएको यूहन्नाले सुनेका थिए। परमेश्वरका छ जना अगमवक्ताहरूले यस महान् काम सम्पन्न भएको हेर्न अनुमति पाएका थिए जुन यस संसारमा येशू ख्रीष्टको दोस्रो आगमनभन्दा पहिले सम्पन्न हुनेछ।

### भविष्यवाणी

"साम्राज्यहरूको उदय र पतन, राष्ट्रहरूको विकास वा वृद्धि मानिसहरूकै खुबीमा भर पर्छ भन्ने धारणा मानिसले कोरेको मानव इतिहासको छ। ठूलै हदसम्म घटनाहरूलाई कुन मोडमा लाने भन्ने अधिकारले सम्पन्न भएको व्यक्तिको शक्ति र आकाँक्षामा भरपर्छ भन्ने देखिन्छ। तर परमेश्वरको वचनमा इतिहासको नाचघरको पर्दा

खोलिएको हुन्छ र हामीले तल, माथि, सबै ठाउँहरूको दृश्य देख्यौं। त्यहाँ मानिसहरूले खेलेका र त्यसको बिरुद्धमा खेलेका घटनाहरूलाई हेर्न सक्छौं जुन मानव इच्छा, शक्ति र तिब्र चाहनाको चलखेल भइरहेको जस्तो देखिन्छ। तर करुणामय परमेश्वरले आफ्नै इच्छा पूरा गर्न धैर्यतासाथ चुपचाप तरिकाले आफ्ना दूतहरूलाई पठाएर मानव इतिहासलाई परिचालन गरिरहनुभएको भनेर बाइबलले बताउँछ। मानव इतिहासको सत्य दर्शन वा इतिहास कसरी परिचालित भइरहेको छ सो बाइबलले प्रकट गर्दछ।"-एलेन जी हाइट, एडुकेशन, पृ. १७३बाट रूपान्तरित।

### राष्ट्रहरूको सुरुवात कसरी भयो र त्यको लक्ष्य के हो?

- उत्पत्ति ११:१ सारा पृथ्वीमा एउटै भाषा वा बोल्ने बोली थियो।
- उत्पत्ति ११:१-९ राष्ट्रहरू र भाषाहरूको लेखक परमेश्वर हुनुहुन्छ।
- प्रेरित १७:२६ सारा राष्ट्रका मानिसहरूमा एउटै खालको रगत छ।
- व्यवस्था ३२:८ राष्ट्र राष्ट्रका सिमानाहरू परमेश्वरले नै निर्धारण गर्नुहुन्छ।
- अय्यूब १२:२३ उहाँकै हातमा राष्ट्रहरू बढ्ने र नाश गर्ने छ।
- दानिएल ४:१३-२७ परमेश्वरले देशहरूमाथि निगारानी राख्नुहुन्छ।
- यर्मिया २५:९-११ परमेश्वरलाई विश्वास नगर्ने राष्ट्रहरूलाई पनि उहाँका सेवकहरू हुन् भनेर सम्बोधन गरिएको छ किनभने उहाँकै चाहना अनुसार ती देशहरू चलेका हुन्छन्। यर्मिया ५०:११-२०।
- दानिएल १०:२० जब परमेश्वरका स्वर्गदूतहरूले मीड र पर्सियाका दरबार छोडे तब ग्रीस देशको उदय भयो।

- यर्मिया ४६:१७ जब परमेश्वरले कुनै पनि राज्यलाई त्यागनुहुन्छ त्यो केवल क्षणिक हल्लाखल्लामात्रै हो। त्यो छिट्टै बिति जान्छ।
- यर्मिया २९:५-७ तपाईं रहनुभएको देशको शान्तिको निमित्त चाहना गर्नुहोस्।
- मत्ती २२:१७-२१ देशलाई कर तिर्नु उचित छ।
- मत्ती १७:२४-२७ देशको अन्यायी शासकको विरुद्धमा जानुको सट्टा उहाँले अचम्म तरिका अपनाएर कर तिर्नुभएको थियो।
- उत्पत्ति ३९:७-९, ५०:२४, २५, ३१:३९-४६ इजिप्ट वा मिश्र देशको प्रधानमन्त्री भएको बेलामा पनि यूसूफ परमेश्वरतर्फ सत्यवादी हुनुभएको थियो।*
- दानिएल ६:१-५ दानिएल मीड र पर्सिया देशको प्रधानमन्त्री थिए।
- दानिएल ६:१६-२३ देशप्रति बफादार भइरहेको बेलामा उनी परमेश्वरप्रति जहिलेपनि सत्यनिष्ठा देखाउँथे।
- दानिएल ६:२८, २:४८ दानिएल कमसेकम ७० वर्षसम्म उच्च पदमा रहेर सरकारको सेवा गरेका थिए।
- एस्थर ४:१-१७, १०:३ मीड पर्सियाको साम्राज्यमा न्यायधिसको काम गरेर पनि परमेश्वरप्रति बफादार भएका थिए। (सहरको ढोकामा बस्नु भनेको न्याय आसनमा बस्नु हो)।
- तितस ३:१ जो येशूप्रति विश्वासमा रहन्छ तिनीहरू सरकारको नियम पालन गर्न राजी हुन्छन् मूर्ख मानिसहरूको अज्ञानतालाई तिनीहरूले चुप पार्दछन्।
- १ पत्रुस २:१६, १७ परमेश्वरका सेवकहरूले देशको शासकको आदर गर्दछन्।

दानिएल ३:१-२६ जबसम्म परमेश्वरका व्यवस्थाहरूसँग देशको व्यवस्था बाझिएन तबसम्म तिनीहरू आफू रहेको देशप्रति हरेक प्रकारले बफादार भएका थिए र परमेश्वरको व्यवस्थालाई पनि मान्दै आएका थिए। दानिएल २:४९, ३:१२, ३०।

१ तिमोथी २:१-३ शासकहरूको लागि प्रार्थना गर्नु परमेश्वरको सामु उचित र ग्रहणयोग्य छ भनेर पावलले भनेका थिए। त्यसबखत निर्दयीको पर्यायवाची सम्राट् निरोले रोमको शासन गरेका थिए। पावलको हत्या गर्ने निरोको निम्ति प्रार्थना गर्दा परमेश्वर खुशी हुनुहुन्छ भने वर्तमान समयमा पनि परमेश्वरलाई मात्रै होस् वा नमान्ने होस् हामीहरूका शासकहरूको निम्ति प्रार्थना गर्नु झन कस्तो जरुरी होला?

## दानिएल अध्याय २

बाइबल अध्याय

सन्देश

- दानिएल २:१-९ राजा नेबुकदनेजारले सपना देख्छन्।
- दानिएल २:१०-१३ बेबिलोन देशका बुद्धिमान्नी अर्थात् बुद्धिजीविहरूले राजाको सपना बताउन सक्दैनन्।
- दानिएल २:१४-१६ दानिएलले राजासँग समय माग्छन्।
- दानिएल २:१७,१८ सपना देख्न र त्यसको भेद खुलाउन प्रार्थना गर्छन्।
- दानिएल २:१९-२३ प्रार्थना सुनिदिएकोमा परमेश्वरलाई धन्यवाद चढाउँछन्।
- दानिएल २:२८ पछिल्ला दिनहरूसम्मका लागि भविष्यवाणी।
- दानिएल २:३१-३५ सपना
- दानिएल २:३७,३८ सुनको टाउको, बेबिलोन।
- यशैया १४:४,
- यर्मिया ५१:७ बेबिलोन परमेश्वरको प्रतीक थियो।
- दानिएल २:३९ अनि बेबिलोनभन्दा कमसल राज्यको उदय हुन्छ।
- दानिएल ५:२५-२८ साम्राज्यको नाउँ।
- यशैया ४५:१-५, ४४:२६-२८ साइरस वा दारा जन्मनुभन्दा १०० वर्ष अघि उनको नाउँ तोकिएको थियो।
- यशैया ४४:२७, यर्मिया ५०:३८, ५१:३६ नदी सुख्खा पारिएको।
- यर्मिया ५१:४६, ई.पू. ५८९मा लडाईँको हल्ला र ५८८मा बेबिलोन राजाको पतन।

- दानिएल ५:३०,३१ राज्य दारियस वा दारालाई सुम्पिइन्छ। दारा राजाले बेबिलोन कसरी कब्जा गरे भनेर पढ्नु जरुरी छ।
- यशैया १३:१९-२२ बेबिलोन सहर रहेक बर्तमान अवस्थाको चित्रण जुन इराकमा छ।
- दानिएल २:३९ तेस्रो विश्वव्यापी राज्य।
- दानिएल ८:२०,२१ मीड पर्सिया पछि ग्रीस देशको उदय हुन्छ।
- दानिएल २:४० चौथो विश्वव्यापी साम्राज्यको उदय।
- लूका २:१, यूहन्ना ११:४८ रोमी विश्व सम्राट्। पुरानो करारमा तीन शक्तिशाली साम्राज्यहरूको नाउँ तोकिएको थिय। त्यसकारण चौथो रोम हुनुपर्छ।
- दानिएल २:४१,४२ मूर्तिको पाइतालामा माटो र फलाम मिसिएको थियो। त्यसको अर्थ एक फेरा शक्तिशाली साम्राज्य टुक्रा टुक्रा हुने भविष्यवाणी थियो। ईस्वी सन् ३५६ र ४८३को बीचमा रोमी साम्राज्य दश देशहरूमा विभाजित भएको थियो। कुनै राज्यहरू बलिया थिए भने कुनै कमजोर।
- दानिएल २:४३ अब कहिले पनि कुनै शक्तिले यस संसारका राज्यहरू एउटै राष्ट्रमा एकत्रित गर्न सक्दैन।
- दानिएल २:४४ संसारका राष्ट्रहरू विभाजित अवस्थामै रहन्छन् जबसम्म परमेश्वरको राज्यको स्थापना हुँदैन।
- दानिएल २:४५ परमेश्वरले सपनामा देखाइएको दर्शनमा दिएको भविष्यवाणी निश्चित छ।
- २पत्रुस १:५-११ परमेश्वरमा भक्ति जीवन बिताउने मानिसले हामीहरूका प्रभु र मुक्तिदाताको अनन्तको राज्यमा अत्यन्त हर्षसाथ पस्ने अवसर पाउन सक्नेछ।



तत्कालिन पृथ्वीका महान् साम्राज्यहरूमा सुसमाचार प्रचार गरिएको थियो संसारको प्रत्येक राज्यमा सच्चा परमेश्वरको बारेमा कुनै न कुनै रूपमा ज्ञान थियो। ती राज्यहरूमा विश्वासीहरूको जीवनबाटमात्र होइन तिनीहरूमा कतिपय व्यक्तिहरू थिए जो जीवनलाई भन्दा सत्यलाई बढी प्रेम गर्दथे।

दानिएल १:१-२०,

२:४८,४९

बेबिलोनमा परमेश्वरप्रति बफादारी जीवन।

दानिएल ३:१६-२६

जीवनलाई भन्दा परमेश्वरलाई बढी प्रेम गरेका थिए।

दानिएल

३:२,८, २७-२९

विश्वभरि सत्यको परमेश्वरको सत्यताको बारेमा घोषणा गरिन्छ।

दानिएल ५:१-४

तर कतिपयले परमेश्वरको ज्योतिलाई ग्रहण गर्न अस्वीकार गर्छ।

दानिएल ५:५-९

परमेश्वरले न्याय गर्नुहुन्छ।

दानिएल १०:२०

स्वर्गदूतले बेबिलोन छोड्छन्।

दानिएल ६:१-५

मीड पर्सियामा परमेश्वरको भक्तको उपस्थिति।

दानिएल ६:१६-२३

जीवनलाई भन्दा परमेश्वरलाई बढी प्रेम गरे।

दानिएल ६:२५-२७

विश्वव्यापी रूपमा परमेश्वरको सत्यतालाई घोषणा गरिन्छ।

एस्थर ३:७-१५

मीड पर्सियाले परमेश्वरलाई त्यागछन्।

एस्थर ४:१-१८

जीवनलाई भन्दा परमेश्वरलाई बढी प्रेम एस्तरले गर्छिन्।

एस्थर ८:१५-१७

विश्वभरी परमेश्वरको बारेमा सत्यताको घोषणा गरिन्छ।

ग्रीस अर्थात् युनानी विश्वव्यापी साम्राज्यको समयकालीनको बारेमा बाइबलमा कमै जानकारी छ। इतिहासकार योशेफसले हामीलाई यो भन्दछन् कि अलेक्जान्दर महानलाई उनको बारेमा बाइबलको

दानिएलले उनको बारेमा लेखेका भविष्यवाणीको बारेमा देखाइएको थियो। दानिएल ८:२०, १०:२०।

लूका २:१-७ रोमी साम्राज्यको शासनकालमा सम्राट् अगस्टिनको युगमा येशू खीष्ट जन्मनुभएको थियो।

यूहन्ना १९:३०-५५, प्रेरित ७:५९, १२:२, २ कोरन्थी ११:२५-२७, फिलिप्पीहरूलाई ३:८ येशूका अनुयायीहरूले रोम साम्राज्यको सामु साक्षी दिएका थिए र तिनीहरूले आफ्ना जीवनभन्दा परमेश्वरलाई बढी प्रेम गरेका थिए।

रोमी १:७,८,

कलस्सी १:६,२३

मत्ती २४:१४

उपदेशक १:९

तत्कालीन विश्वभरी सुसमाचार फैलिएको थियो।

सुसमाचार फेरि बर्तमान संसारभरि फैलिनेछ।

बिगत समयमा जस्तै परमेश्वरको काम त्यस व्यक्तिहरूबाट सम्पन्न हुन्छ जो आफ्नो जीवनलाई भन्दा परमेश्वरलाई बढी प्रेम गर्छन्।

### पाँचवटा महान् विश्वव्यापी राज्यहरूको विशेषताहरू:

दानिएल २:३५

प्रत्येक साम्रज्यले युगको अन्तको बारेमा प्रतिनिधित्व गर्छ।

हाबकूक १:६,११,

दानिएल ४:२८-३१

बेबिलोनका मुख्य पापहरू-अहंकार र

परमेश्वरलाई भन्दा मानिसलाई उच्च स्थानमा राख्ने वा भाउ दिने।

प्रकाश १७:१-४,

१८:७-२०

बर्तमान बेबिलोन अर्थात् परमेश्वरलाई त्याग्ने

शहरको लक्षण।

यशैया १३:१६-१८

एस्थर ३:८-१५

मीडपर्सिया राज्य निर्दयी र आतङ्ककारी थिए।

परमेश्वरका सबै जनहरूलाई नाश गर्न आदेश जारी गर्छ।

एस्थर ४:१-१६

आफ्ना जनहरूलाई परमेश्वरले बचाउनुहुन्छ।

प्रकाश १३:१५-१७ त्यही खालको आदेश परमेश्वरका जनहरूको विरुद्धमा जारी गर्नेछ।

प्रकाश १५:१,२ परमेश्वरले उहाँका जनहरूलाई उद्धार गर्नुहुनेछ।

१ कोरन्थी १:२२, २ कोरन्थी १०:५, प्रेरित १७:१६-२२, २ तिमोथी ३:७ परमेश्वरको वचनलाई भन्दा मानिसका तर्क, दर्शन आदिलाई माथि राख्दछन्। यो पौराणिक ग्रीस अर्थात् युनान सभ्यताको पाप थियो। परमेश्वरका वचनलाई हाँक दिएर आलोचना गर्ने त्यही खालको चरित्र आज पनि छ।

दानिएल ७:२५ सबै चार साम्राज्यहरूले परमेश्वरका जनहरूलाई कुनै न कुनै रूपमा सास्ती दिएका थिए तर रोमले मात्र परमेश्वरको व्यवस्थालाई परिवर्तन गरेको मानिन्छ।

प्रकाश १३:१४, यशैया ३०:८-१२ यस संसारको अन्तको इतिहासमा पनि त्यही खालको चरित्रलाई प्रस्तुत गरिनेछ।

दानिएल २:३५ सुनको टाउकोको अर्थ-अहङ्कारिता वा घमण्ड, सुनले आफ्नो भाउ खोज्ने वा आफ्नो स्वार्थलाई सर्वोच्च स्थान दिने, चाँदीको अर्थ- निष्ठुरता आतङ्ककारी र जोशलाई प्राथमिकता दिने, ढलौटको अर्थ- परमेश्वरको वचनभन्दा मानिसको तर्क र दर्शनलाई उच्च स्थानमा राख्ने वा प्राथमिकता दिने। फलामको अर्थ- मानिसको मनस्थितिलाई सुहाउँदो गरेर परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्ने। ती कुनै भावहरूलाई कुनै पनि मानिसले पोषाउँछ भने त्यसको सर्वनाश हुन्छ जब परमेश्वरले सारा राष्ट्रहरूलाई नाश गर्नुहुन्छ।

यशैया ४२:८ परमेश्वरले आफ्नो भक्तबाट पूर्ण समर्पणको अपेक्षा गर्नुहुन्छ।



© Nathan Greene. All rights reserved.

## दानिएलले देखेका दर्शनको दोस्रो भविष्यवाणी

दानिएलले स्वप्न दर्शनमा देखेका बिभिन्न पशुहरूले बिभिन्न राष्ट्रहरूको प्रतिनिधित्व गर्दछन्।

- दानिएल ७:२ हुरी बतास र समुद्रमा आएको भयानक छालहरू  
दानिएल ११:४०, हुरी बतास युद्धको प्रतीक हो।  
जकरिया ७:१४ पानी राष्ट्रहरू र मानव जमातको प्रतीक हो।  
प्रकाश १७:१५ एक पशुदेखि अर्को पशु फरक हुन्छ।  
दानिएल ७:३ सिंह बेबिलोनको प्रतीक हो।  
दानिएल ७:४ त्यही प्रतीक चालिस वर्ष पहिले प्रयोग गरिएको थियो।  
यर्मिया ५०:१७  
हबकूक १:६-८ पखेटा द्रुत रूपमा जितेको प्रतीक हो।  
यर्मिया १७:९ मानिसको हृदयले दुष्ट चरित्रको प्रतिनिधित्व गर्छ,  
राष्ट्र नाश हुन तयार भएको।  
यशैया १३:१७,१८ सय वर्ष भन्दा अघि मीडहरू निर्दयी थिए भनेर  
यशैयाले भनेका थिए।  
दानिएल ७:५ जब सबै मानिसहरूलाई खाने भालुको उदय  
भएको दानिएलले देखे तब यशैयाले लेखेका राष्ट्र  
हो भनेर दानिएलले चिनेका थिए।  
दानिएल ८:६ चितुवा-ग्रीस वा युनान देशको प्रतीक। हाबकूक  
१:६-८ ले पखेटाको चर्चा चर्चा गर्छन् जसले द्रुत  
गतिमा विजय प्राप्त गरेको थियो। यर्मियाले पनि  
चितुवाको बारेमा लेख्छन् तर त्यो दुष्टताको  
प्रतीक थियो। यर्मिया १३:२३। चितुवामा भएका  
दागहरूले असल र खराब मिसिएको देखाउँछ।  
दानिएल ७:७ चौथो पशु अत्यन्त महान् र भयङ्कर थियो।  
दानिएल ७:१५,१६ त्यसको अर्थ के हो भनेर दानिएलले सोध्छन्।

- दानिएल ७:१७,१८ चौथो राष्ट्रहरू पछि परमेश्वरको राज्यको उदय हुन्छ।
- दानिएल ९:२,३ दानिएल भविष्यवाणीहरूको विद्यार्थी थिए र पहिलो तीन पशुहरूको प्रतीकलाई बुझेका थिए।
- दानिएल ७:१९-२३ चौथोको बारेमा दानिएलले सोध्छन्।
- दानिएल ७:२३ चौथो पशुको अर्थ चौथो राज्य हो।
- लूका २:१ रोम साम्राज्य चौथो राष्ट्र थियो।
- दानिएल ७:२४ रोम साम्राज्य दश देशहरूमा विभाजित हुन्छ। त्यो ई.स. ३५६ र ४८३को बीचमा हुन्छ।
- दानिएल ७:२४ रोम साम्राज्य दश भागमा विभाजित भएपछि अर्कै फरक शक्तिको उदय हुन्छ। त्यसले तीन राजाहरूलाई आफ्नो काबुमा राख्छ। पोपको शासन सन् ५३८मा उदय हुन्छ। हेरूली, ओस्ट्रोगथस् र भान्डाल राज्यहरूलाई हराउँछ र आफ्नो शासनको निम्ति बाटो तयार पार्छ।
- दानिएल ७:२५ त्यस शक्तिको चरित्र र त्यसको आधिपत्यको लामो शासनकाल।

दानिएल ११:१३, प्रकाश १३:५, १२:६, गन्ती १४:३४। पोपले युरोपमा १२६० वर्षसम्म शासन गर्छ।

## सात तुरहीहरू

येशू खीष्ट आउनुभएको थियो र उहाँ क्रुसमा टाँगिनुभयो। इसाई धर्म तत्कालिन रोमी साम्राज्यको परिधिभित्र रहेका संसारमा फैलिएको थियो। रोमी साम्राज्यको पतन येशूको चर्चको इतिहाससँग नजिकै जोडिएको थियो। त्यसकारण रोमी साम्राज्यलाई भविष्यवाणीको बिषय मानेर अध्ययन गर्नुपर्छ। प्रथम चार तुरही पश्चिम रोमको साम्राज्यको टुक्रिएका साम्राज्यसँग सम्बन्धित थिए भने अन्तिम तीन पूर्वी रोमको पतनसँग गाँसिएको छ।

**बाइबल अध्याय**

**सन्देश**

**गन्ती १०:९**

पौराणिक कालमा युद्धको निम्ति आह्वान गर्न तुरहीको प्रयोग गरिन्थ्यो।

**प्रकाश ८:२**

यस भविष्यवाणीलाई परिचालन गर्न सात जना स्वर्गदूतहरूलाई जिम्मा लगाइएको थियो।

**प्रकाश ८:६,७**

उत्तरी एशियामा चीनमा भएको गडबडले गर्दा असभ्य जातिहरूको जमातले पश्चिम तिर बढेर रोमी साम्राज्यमा खनिए। आलारिक र दुई अर्को संगठित असभ्य जातिहरू मिलेर गथ जातिहरूले सन् ४१०मा रोम शहरमा हमला गरे। आलारिकको नेतृत्वले रोम शहरलाई बिनाश पार्‍यो। सन् ४०७मा सात असभ्य जातिका राष्ट्रहरूले रोम साम्राज्यलाई टुक्रा टुक्रा पारे। तिनीहरू यी नाउँ कहलाइएकाहरूले रोमको आधिपत्यमा रहेका देशहरूलाई शासन गरे।

तिनीहरूले फ्रान्क-उत्तरी फ्रान्स, भान्डाल-स्पेन पछि उत्तर अफ्रिका पनि कब्जा गरे, भिसगथस-दक्षिण फ्रान्स र स्पेन, बरगुन्डिएनस-स्विटजरल्याण्ड र फ्रान्स र जर्मनीको केही भूभागहरू, सुएभी-पोर्चुगाल र उत्तर पश्चिम स्पेन,, अस्ट्रगथ- इटाली, हनस-दक्षिण पश्चिम रुस। यो गिबनले लेखेको रोमको उदय र पतन पुस्तकको अध्याय ३०,३१मा लेखिएको छ।

**प्रकाश ८:८**

सन् ४२९देखि सन् ४६८मा उत्तरी अफ्रिकाको भान्डालहरूले जनसरिकको नेतृत्वमा रोम साम्राज्यलाई बारम्बार हमला गरे। तिनीहरूले रोमका जहाजहरूलाई तोडफोड गरे। त्यो गतिविधि यस्तो विध्वंसात्मक थियो कि अहिले पनि सम्पत्ति तोडफोड गरि लडाइँ वा नाश गर्ने तत्वलाई अङ्ग्रेजीमा भान्डालिजम भनेर सम्बोधन गरिन्छ (गीबोनद्वारा लिखित रोमको इतिहासको अध्याय ३३,३७मा यसको विस्तृत विवरण छ)।

**प्रकाश ८:१०,११**

अट्टिलाको नेतृत्वमा हनसहरूले आल्पस् वा स्विटजरल्याण्डको क्षेत्रहरूमा भयानक आक्रमण गरे। चालोनस भन्ने ठाउँमा अत्यन्त ठूलो युद्ध लडिरहेको थियो। जनसरिकले दक्षिणतिरबाट रोममा आतङ्कित बनाएको १५ वर्ष पहिले सन् ४५१ देखि ४५३मा अट्टिलाको हमला रोकिएको थियो। अट्टिलाले गरेको युद्ध पछि हेरुली जाति इटालीमा स्थापित भयो, लाम्बर्ड जाति उत्तरी इटालीमा स्थापित भयो र दश भागमा टुक्रिएको अन्तिम राज्य आङ्गलो साक्शनले सन् ४७१तिर



बिलायतमा आधिपत्य जमायो। (गीबन, रोम अध्याय ३५)।

प्रकाश ८:१२

सूर्य, चन्द्रमा र ताराहरू दिन र रातमा राज गर्छन्। सम्राटहरू, शभासद र देशका प्रतिनिधिहरूले रोममा शासन गरेका थिए। सन् ४७६मा रोमी सम्राटको शीर्षक मेटियो, सन् ५४१मा सल्लाहकार वा सभासदहरूको अन्त्य भयो, सन् ५५२मा नार्ससको नेतृत्वमा देशका प्रतिनिधिहरूलाई पन्छाइयो। (गीबोन, रोम, अध्याय ३६, ४०, ४३)।

प्रकाश ८:१३

अन्तिम तीन तुरहीहरू शोक वा विपत्तिका तुरहीहरू हुन्।

प्रकाश ९:१-११

इस्लाम धर्मको उदय। ६०० वर्षसम्म अरबी देशहरू राजाबिना सलहहरू जस्ता थिए। १३ शताब्दीको अन्त्यतिर ओटमाने सरकारको स्थापना गरे। जुलाई २७, सन् १२९९मा उनी निकोमिडियामा पसे। त्यो पूर्वी रोममा ओटमन सरकारले गरेको पहिलो आक्रमण थियो। तिनीहरूले पाँच महिनासम्म पुरुषहरूमाथि आक्रमण गरे अनि १५० वर्षसम्म अर्थात् जुलाई २७, १२९९। पछि थप १५० वर्ष अर्थात् जुलाई २७, सन् १४४९सम्म।

प्रकाश ९:१२-२१

चार जना सुल्तानहरू जो आलेप, इकोनियम, दमस्कस र बाडजर्द ओटमन साम्राज्यको केन्द्रीय शक्ति थियो। सन् १४४९मा ग्रीकको सम्राट जोन पालियलोगको मृत्यु भयो। उनको भाइ डियोकजले टर्किश सुल्तान आमुराथको अनुमतिबिना गद्दीमा बसेनन्। यसरी टर्किश

साम्राज्यको शक्ति बलियो भएको थियो। त्यो एक दिन, एक महिना र एक वर्षसम्म अर्थात् ३९१ वर्ष टर्किश शक्ति फैलिएको थियो र थप १५ दिनसम्म: तिनीहरूले पूरा शक्तिसाथ राज गरे। जुलाई १४४९ अनि ३९१ र १५ दिनहरूको बराबर अगस्ट ११, १८४० हुन आउँछ।

**प्रकाश ९:१३-२१**

इजिप्ट वा मिश्रदेशको हमलाबाट बच्न टर्कीले बिलायत, रसिया, अस्ट्रिया र प्रसियाको हस्तक्षेपलाई स्वीकारे। ती महान् शक्ति राष्ट्रहरू एक हुने प्रतिवद्धता देखाएर इजिप्टलाई चेतावनी दिए। इजिप्टलाई ती राष्ट्रहरूले कोरेका शर्तहरू मान्न कर गरियो। जब सम्म त्यो शर्तभएको दस्तावेज सुल्तानसँग थियो ऊ स्वतन्त्र भएर बसेको थियो। जब त्यो मुहमत अलीको हातमा त्यो दस्तावेज पऱ्यो तब सुल्तानले परिस्थितिलाई सम्हाल्न सकेन। त्यो दस्तावेज मुहमत अलीको शक्तिमा पारियो र उनक हुकुम अनुसार सुल्तानलाई गद्दीबाट हटाइयो। त्यो अगस्ट ११, १८४०मा भएको थियो। त्यसबेलादेखि टर्की देश पूर्वी देशको रोगी मानिसको रूपमा खडा भइरहेको छ।

**प्रकाश ११:१४**

तेस्रो विपत्ति दोस्रोपछि लगत्तै परेन तैपनि छिट्टै आएको थियो।

**प्रकाश १०:७,११:१५**

सुसमाचार सुनाउने काम सम्पन्न वा तेस्रो स्वर्गदूतको सन्देश सातौँ तुरहीको मुनि सिद्धिने भविष्यवाणी गरिएको छ जुन सन् १८४४मा सुरु भएको थियो।

## सात वटा चर्चहरू

प्रथम शताब्दीमा एशियामा धेरै चर्चहरू थिए। परमेश्वरले तिनीहरूमध्येबाट सातवटा चर्चहरूलाई रोज्नुभयो जसले उहाँको चर्चको सातवटा समयकालले यस संसारको बाँकि समयलाई प्रतिनिधित्व गर्दछ।

### एफिसस

समयकाल, प्रथम शताब्दी, अर्थ,- प्रथम वा बेस अर्थात् चाहना गर्न लायकको। नयाँ करारले प्रथम शताब्दीको चर्चको इतिहासलाई वर्णन गर्दछ। त्यस इतिहासमा भविष्याणी पूरा भएको देखाइएको छ। प्रकाश २:१-७ काम, प्रेरित २०:२०, ५:४२, ६:२-४, ९:३६-४०। परिश्रमी, २ थेसलोनिकी ३:८-११, २ कोरन्थी १२:१०, कलस्सी १:२८, २९। धैर्यता, २ कोरन्थी १२:१२, याकूब ५:१०, ११ दुष्टतालाई घृणा गरे-प्रेरित ५:१-१३, ८:८-२३, गलाती २:१-८, प्रेरित ८:८-२३, ६:१६-२४ चर्चलाई परीक्षा गरिन्छ-२ तिमोथी २:१५-१९, १ तिमोथी १:१९, २०, २ तिमोथी ४:१४-१६ २ तिमोथी ४:१०

मुर्छा भएन अर्थात् विश्वासमा अडिग भएर बसे-लूका १८:१, २ कोरन्थी ४:१, गलाती ६:९, हिब्रू १२:३।

विगतको समयलाई सम्झिन्छ र पश्चाताप गर्छ-प्रेरित ५:४१, २ तिमोथी २:१९, फिलिप्पीहरूलाई ३:७-१५।

तिनीहरूको पहिलो काम-प्रेरित ८:४, ५:१२, ४२ खराब तथा दुष्टलाई घृणा, सुन्नेका कान यशैया ५०:४, ५, भजन ४०:६, विजयी जीवनले पाउने इनाम-प्रकाश २२:१-२, यशैया ६६:२२, २३।

### स्मिर्ना चर्च

समय अर्थात् युग-ई. स. १००-३२३, अर्थ मिर्र वा मिठो बास्ना, प्रकाश २:८-११। काम, सतावट र गरिबपना-यूहन्ना १५:२०, याकूब २:५, प्रेरित २०:२९, २ पत्रुस २:१। दस दिन भनेको रोमीको सम्राट् डिओक्लेशियनले ल्याएको दस वर्षको सतावट जुन् सन् ३०२-३१२मा

भएको थियो। जीवनको मुकुट-प्रकाश १:१८। बिजयी जीवनले पाउने  
इनाम-प्रकाश २०:६

### पार्गामोस चर्च

यस चर्चको युग-करिब सन् ३२३देखि ५३८; अर्थ "उच्चाई, माथिल्लो  
तह"-प्रकाश २:१२-१७

मुख्य पाप-बेलमको सिद्धान्तलाई पकडि राख्नु। सुरूमा  
परमेश्वरप्रति सत्यवादी थिए-गन्ती २२:१८। पछि अधर्ममा खुशी  
भएर बसे-२ पत्रुस २:१४,१५। परमेश्वरले स्वविवेको स्वतन्त्रता  
दिनुभएको थियो-गन्ती २२:२०। उनले विप्रिने बाटो पकडे-गन्ती  
२२:३२। बेलमलाई सच्चयाउन खोज्छ। पछि गएर बाल देवता वा  
सूर्यलाई पनि पूजा गर्ने र सत्य परमेश्वरको पनि आराधना गरेर धर्मलाई  
मिसायो। परमेश्वरका जनहरूको विरुद्धमा काम गर्न वा भाडाका  
कामदार भएर जान उसलाई राजा बेलकले भर्ना गरे, व्यवस्था  
२३:३,४। राजासँग मिलेर परमेश्वरका जनहरूलाई नाश गर्न खोजे-  
प्रकाश २:१४। उसलाई सम्मान र पदको लोभ देखाइयो-गन्ती  
२२:१७, आखिरमा भाडाका अगमवक्ता बेलम परमेश्वरका जनहरूसँग  
लड्दै तन्त्रमन्त्र गर्नेभएर मरे-यहोशू १३:२२। बेलमको इतिहास सन्  
३२३ देखि ५३८सम्म चर्चको इतिहाससँग मिल्दो जुल्दो छ। सुरूमा  
चर्च शुद्ध भएर निस्किएको थियो, पछि राज्यसँग मिलेर सत्य शबाथलाई  
लत्याएर सूर्यको पूजा गर्ने दिन आइतवारलाई मात्र थाले र पछि गएर  
क्रिश्चियन नाउँ धारण गरेर परमेश्वरका जनहरूलाई सताउन थाले।  
क्रिश्चियानिटीको नाउँमा प्रचलित मूर्ती पूजाको संस्कारहरू चर्चमा  
भिन्थ्याए। बेलमले अपनाएको बाटो सम्झनुपर्छ-मीका ६:५। बेलमको  
गलत बाटोमा हिँड्ने सबै जना श्रापित भएका छन्-यहूदा ११।

## थियाटिरा

चर्चको समय वा युग-सन् ५३८-१७९८, अर्थ-नम्रताको त्याग। प्रकाश  
२:१८-२९।

एलिया भविष्यवक्ताको समयमा भएका रानी जेजबेलको शिक्षादीक्षा नै पापमा धकेल्ने मूल लक्ष्य थियो। जेजबेलको स्वभाव र पाप: बाल देवताको पूजा गर्ने धर्मलाई जनतामा लाद्ने-१ राजा १६:३१। परमेश्वरका जनहरूलाई बाल देवता मान्न लगाए- १ राजा १६:३२। बाल देवतालाई पूजा गर्नु भनेको सूर्यलाई देवता मानेर पूजा गरिन्थे-२ राजा २३:४,५, त्यसको आभास् दिने पदरू: २ इतिहास १४:५, यर्मिया २१:२५-४६, १ राजा १८:४,१३। जेजबेलले सृष्टिकर्ता परमेश्वरको सट्टा मूर्ति पूजा गर्ने विदेशी संस्कारलाई फैलाइन्- १ राजा २१:२५,२६। जेजबेलले लगाउने पहिरन-२ राजा ९:३०। उनले परमेश्वरका विश्वासीहरूलाई सताइन् र नाश पारिन्-१ राजा १८:४,१३। पश्चाताप गर्न मौका दिइएको थियो-१ राजा २१:२७-२९, १८:१७-४६। उनले पश्चाताप गरिन्-१ राजा १९:१,२। उनलाई दु:खकष्टमा पारियो-२ राजा ९:३१-३७। उनका सन्तानलाई मारियो-२ राजा ९:२४,२६,। २ राजा १०:१-११ परमेश्वरका जनहरूको सामु जेजबेलले पूजा गर्न लगाएका बाल अर्थात् सूर्यलाई पूजा गर्ने चलन गलत वा झुटो हो र परमेश्वर सत्य हुनुहुन्छ भनेर प्रमाणित गरेर देखाइएको थियो-१ राजा १८:३८,३९। जेजबेल मारियो र उनको मुर्दा जमिनमा गोबर जस्तै छोडियो-२ राजा ९:३५-३७। आधुनिक जेजबेल स्त्रीलाई चर्च वा परमेश्वरका जनहरूको प्रतीकको रूपमा लिइन्छ-यर्मिया ६:२। भ्रष्ट स्त्री भ्रष्ट चर्चको प्रतीक-प्रकाश १७:१,२। परमेश्वरको भन्दा आफ्नो भाउ बढी खोज्ने। परमेश्वरको नीतिको बिरोध गर्ने र आफू परमेश्वरबाट माथि भएको दावी गर्ने-२ थेसलोनिकी २:१-४।

परमेश्वरको व्यवस्थालाई परिवर्तन गर्ने आँट गर्छ: सूर्यलाई पूजा गर्ने दिन अर्थात् आइतबारलाई परमेश्वरले आज्ञा गर्नुभएको सातौँ दिन शब्बथको सट्टा पालन गर्न लगाउँछ-दानिएल ७:२५। स्त्री वा

चर्चले पशु वा राज्यको शक्तिलाई अगुवाई गर्छिन्-प्रकाश १७:३।  
चर्चले दिने खाना फोहर र घृणास्पद थिए। त्यस युगमा परमेश्वरलाई  
नमान्ने धर्मको संस्कारहरू फोहरी थियो। अन्य जातिको धर्मका  
संस्कारहरूलाई सत्यसँग मिसाएर मानिसहरूलाई दिइएको थियो-प्रकाश  
१७:४। आधुनिक जेजबेलले लगाउने लुगाको शैली-प्रकाश १७:४।  
परमेश्वरका जनहरूलाई नाश गरे-प्रकाश १७:६, दानिएल ७:२५,  
प्रकाश १३:७।

पश्चाताप गर्न मौका दिइन्छ-प्रकाश २:२१, १२:६, १८:४।  
पश्चाताप गर्दैन-प्रकाश १२:१७, १३:१६, १७, दानिएल ७:२१।  
कष्टमा फ्याँकियो-प्रकाश २:२२, १८:६-२४। उनका छोरीहरूको नाश  
हुन्छ-प्रकाश २:२३, १७:५, १९:२०-२१, २ थेसलोनिकी २:८। सारा  
जगतको सामु परमेश्वर न्यायी र सत्य हुनुहुन्छ भनेर देखाइनेछ-प्रकाश  
२:२३, १९:१-३, फिलिप्पीहरूलाई २:९-११। येशूको आगमनको  
प्रतिज्ञा जल्दोबल्दो-प्रकाश २:२५। तिनीहरूको कामले गर्दा तिनीहरूको  
बारेमा विशेष गरेर थाहा हुन्छ-प्रकाश २:२६। हामीहरूको काम  
परमेश्वरको काम र नीति अनुसार चलाइनुपर्छ- हिब्रू ४:१०। धर्मिहरूले  
दुष्टहरूको न्याय गर्नेछन्-प्रकाश २:२६, २७, भजन २:७-९, १४९:५-  
९। दुष्टहरू जमिनमा गोबर जस्तै छोडिनेछन्-यर्मिया २५:३२, ३३।  
बिहानीको तारा येशू हुनुहुन्छ-प्रकाश २२:१६। हामीहरूको पापको सट्टा  
येशूलाई साटिन्छ-गलाती १:३, ४। थियाटिरा चर्चको सन्देश सुन्न चाहने  
सबैको निमित्त यो जानकारी दिइएको छ।

### सार्डिस

यस चर्चको युग-सन् १७९८-१८३३। यसको अर्थ आनन्दको गीत वा  
जुन कुरो बाँकी रहन्छ-प्रकाश ३:१-६। चनाखो हुन र पश्चाताप गर्न  
चेतावनी दिएको छ नत्र भने जब प्रभु आउनुहुन्छ तब तिनीहरू तयार  
नभएको भेट्टाउनु हुनेछ। कुनै कुनै चर्च न्यायको दिनमा रहनेछ। जसले  
पापमाथि विजय प्राप्त गरेर जीवन बिताउँछ उसको नाउँ जीवनको  
पुस्तकमा राखिनेछ।

## फिलाडेलफिया

युग, - सन् १८३३-१८४४। अर्थभातृ प्रेम। प्रकाश ३:७-१४। प्रभु येशूलाई भेट्न तयार हुने क्रममा चर्चका विश्वासीहरू एक आपसमा मिलेका थिए। येशू खीष्ट स्वर्गको मन्दिरमा रहेको भवनको दोस्रो महापवित्र भागमा प्रवेश गर्नुभयो। यस संसारको कुनैपनि शक्तिले हामीहरूको विश्वासको प्रवेशमा रोक लगाउन सक्दैन। विश्वासको ढोकालाई बन्द गर्न कुनै पनि मानव शक्तिको बल छैन। पाखण्डीहरू वा येशूलाई विश्वास गर्छु भनेर देखावटी क्रिश्चियनहरूको भन्डाफोर गरिनेछ। तर परमेश्वरको विश्वासमा अटल रहनेहरूलाई सुरक्षित घेराभित्र पारिनेछ। जो विश्वासीहरू पापमाथि विजय प्राप्त गरेर आस्थामा लागि रहन्छ, तिनीहरूलाई परमेश्वरको मन्दिरको खम्बाहरू हुन अवसर दिइनेछ।

## लेओडिसिया वा लेओडेक्रिया

युग,- सन् १८४४--? यसको अर्थ,-“धर्मी मानिसहरूको न्याय गर्ने”। तीन शिर्षकहरू वा चर्चको स्वभावहरूको परिचय दिँदै येशूले आफूलाई पहिचान गराउनुहुन्छ, प्रकाश ३:१४। मनतातो, प्रकाश ३:१५,१६। पीडित वा आत्मिक रूपमा आफू नाङ्गो भएतापनि सबै कुरा ठिकै छ भनेर अहङ्कार देखाउने प्रवृत्ति, प्रकाश ३:१७। सुन किन्न सल्लाह, १ पत्रुस १:७, याकूब २:५, प्रकाश ३:१८। सेतो वस्त्र, यशैया ६१:१०, प्रकाश १९:८। आँखिभौं, १ कोरन्थी २:९,१०, १ यूहन्ना २:२७, प्रकाश ३:१८। मायालु तरिकाले सच्याउन खोजिन्छ, हिब्रू १२:५-११। हामीहरूका हृदयहरू खोल्न आह्वान गर्दछन्, प्रकाश ३:२०। जो विश्वासी पापमाथि विजय पाएर येशूलाई पक्रि राख्छ त्यो खीष्टको सिंहासनमा खीष्टसँग बस्न पाउनेछ, प्रकाश ३:२१,२२।

## दानिएल १२ अध्याय

बाइबल अध्याय

सन्देश

दानिएल १२:१

येशूलाई विश्वास गर्ने अवसरको ढोका बन्द गरिन्छ। अनि भयङ्कर दुःख कष्टहरू सुरू हुन्छ।

दानिएल १२:२

आंशिक पुनरुत्थान।

दानिएल १२:३

सुसमाचार प्रचार गरेर मानिसहरूलाई येशूमा विश्वास गराएर विश्वासी बनाउनेहरूलाई दिइने इनाम।

दानिएल १२:४

अन्तको समयमा ज्ञानहरू बढ्नेछन्।

दानिएल १२:५-७

सन् १२६०को अन्त्य वा सन् १७९८मा परमेश्वरका जनहरूको शक्ति तितर बितर पारिनेछन्। ब्रिटिश बाइबल सोसाइटीको सन् १८०४मा स्थापना हुन्छ। सन् १८१६मा अमेरिकन बाइबल सोसाइटीको स्थापना हुन्छ।

दानिएल १२:८,९

यस समयलाई “समयको अन्त” भनिन्छ। दानिएलका वचनहरू त्यस समयसम्मको निम्ति सिल वा बन्द गरिन्छ।

दानिएल १२:१०

समयको अन्तमा बुद्धिमानी मानिसहरूले दानिएलको पुस्तकलाई बुझेको हुन्छ।

दानिएल १२:११

आभासः दैनिक (मूर्ति पूजा अर्थात् परमेश्वरको विरुद्धमा गरिने उपासना खारेज हुन्छ (सन् ५०८)) तब घृणित कुराहरूलाई स्थापित गरिन्छ, स्थानलाई अझ ध्वस्त बनाउन, सन् ५०८। सन् ५०८ र सन् १२९० मिलाउँदा सन् १७९८



निक्लिन्छ। यो समयको अन्त्यको सुरु हो। जब बन्द गरिएको वचनको भेद खोलिन्छ र मानिसहरूले त्यसको अध्ययन गर्छन् “बलि” भन्ने शब्द मानिसहरूको बुद्धिले दिएको हो तर उपर्युक्त पदमा उल्लेख गरिएको छैन।

दानिएल १२:१२

सुरुको दिनलाई नतोकिएको हुनाले त्यो समयको अवधि पद ११मा दिइएको अनुसार सुरु भएको भनेर हामीले बुझ्छौं। सन् ५०८सँग १३३५ जोड्दा सन् १८४३ निस्कन्छ। त्यसबेला येशूको आगमनको खुशीको खबर घोषणा गरिनेछ।

दानिएल १२:१३

दानिएल आफ्नो स्थानमा उभिन्छ। युगको अन्त्यमा उनका लेखहरू पढिन्छ।

### आर्मिगेडोनको युद्ध

प्रकाश १६:१६

“आर्मिगेडोन” भन्ने शब्द बाइबलमा केवल एक पटकमात्र उल्लेख गरिएको छ। पृथ्वीको दृश्यहरूलाई सदाको निमित्त बन्द गर्न अन्तिम युद्धलाई उल्लेख गर्न त्यो शब्द प्रयोग गरिएको हो।

योयल ३:२,१२

कतिपय मानिसहरूले त्यो युद्ध “यहोशोपातको उपत्यका” वा इस्द्राइलोनको चौरमा हुन्छ भनेर अनुमान गर्छन्। ती ठाउँहरूमा उल्लेखनीय युद्धहरू भएका थिए।

न्यायकर्ताहरू ५:१९,२०, भजन ८३:९,१० मेगिडो भन्ने ठाउँमा भएको ठूलो संग्राम अन्तिम युद्धको प्रतीक हो भनेर मानिलिनुपर्छ।

२ इतिहास

३५:२२-२४

त्यस ठाउँमा राजा योशियालाई मारिएको थियो।

- प्रकाश १६:१२ आर्मगेडडोनको युद्ध छैठौँ महामारीमा हुन्छ जब युफ्रेटिस नदी सुक्दछ।
- यशैया ८:६-८ जब नदीलाई प्रतीकको रूपमा लिइन्छ तब त्यसको अर्थ मानिसहरू हुन् जो नदीका किनारामा रहेका थिए। ठूलो युफ्रेटिस नदी सुकेको भन्ने साङ्केतिक शब्दले टर्की देशलाई औँल्याउँछ।
- प्रकाश १६:१३,१४ परमेश्वरकै हातबाट शैतानका मतियार अशुद्ध आत्माहरूलाई परिचालन गर्ने एक निकाय हुन् जसले परमशक्तिमान परमेश्वरसँग युद्ध गर्न सारा संसारका मानिसहरूलाई एकत्रित गर्छ।
- दानिएल ११:४५ नदी सुकेको वा टर्की देशको अर्थ "कसैले पनि सहायता गर्न नसक्ने गरेर टर्की देशको अन्त्य हुन्छ" भनेर देखाउँदछ।
- यर्मिया २५:२६-२८ त्यस युद्धमा चासो लिएर लड्ने प्रत्येक राष्ट्रमा मानिसहरू जम्मा हुनेछन्।
- यर्मिया २५:३०-३३ परमेश्वरले स्वर्गबाट आकाशवाणी गर्नुहुन्छ र पृथ्वीका एक कुनादेखि अर्को कुनासम्म परमेश्वरबाट मारिएका मानिसहरू तितरबितर हुनेछन्।
- सपन्याह १:२,३ युद्धपछि यस पृथ्वीमा कुनै मानिस, पशु र चराचुरुङ्गी जीवित रहनेछैन।
- २ पत्रुस ३:१०-१२ ठूलो स्वरले आकाश बिलाएर जानेछ।
- प्रकाश २०:१,२ शैतान र उसका पतित दूतहरूमात्र यस संसारमा एक हजार वर्षसम्म रहनेछन्।
- प्रकाश २०:९-१५ अनि सारा युद्धको अन्तिम युद्ध हुनेछ।
- प्रकाश २१:१-४ त्यसपछि नयाँ स्वर्ग र नयाँ पृथ्वी हुनेछ जहाँ धर्मीहरू सुरक्षित बस्नेछन्।

## येशूतभक्तले व्यापारमा अपनाउनुपर्ने नीति

“व्यापारमा गर्ने प्रत्येक कारोबारले परमेश्वरको उपस्थितिको बास्ना आउन दिनुपर्छ।”

“परमेश्वरप्रति आस्था र व्यापार दुई अलग कुरो होइन तर एकै हुन्।”

बाइबल अध्याय

सन्देश

रोमी १२:१७

सबै मानिसहरूको सामु इमान्दारी हुनु।

हिब्रू १३:१८

सबै कुरामा इमान्दारीपूर्वक जीउन राजी होऊ।

रोमी १२:११

कामधन्धामा अल्छि नहोऊ, सुस्त नबन, जाँगरिलो होऊ।

हितोपदेश २२:२९

व्यापारमा दिलोज्यान दिएर लगनशील भइयो भने सबैको सम्मान पाइन्छ।

१ थेसलोनिकी ४:११

आफ्नो कारोबार गर्न अध्ययन गर।

लेवी १९:३६

उचित तरिकाले नापतौल गर्नु।

हितोपदेश २२:२२

गरिबलाई कहिल्यै पनि दमन नगर र नठग।

प्रस्थान २२:२२, २३

टुहुरा र विधवाहरूलाई कहिल्यै पनि कष्ट नदेऊ।

प्रस्थान २२:२१

अपरिचित वा परदेशीलाई दमन नगर न त दुःख देऊ।

लेवी १९:१३

प्रत्येक दिनको अन्तमा ज्याला दिनुपर्नेलाई ज्याला देऊ।

लेवी १९:११

कहिल्यै पनि नचोर र झुटा कारोबार नगर्नु।

मलाकी ३:५

माथि दिएका नीतिहरू नमान्नेलाई परमेश्वरले दण्ड दिनुहुनेछ।

यर्मिया १७:११

नराम्रोसँग कमाएको धनले फाइदा दिँदैन।

याकूब ५:१-६

भ्रष्ट तरिकाले कमाएको धन भ्रष्ट नै हुन्छ।

यशैया २:१७-२०,२१, प्रकाश ६:१५, हितोपदेश ११:४ परमेश्वरको न्यायको दिनमा धनले राहत दिन सक्दैन।

लूका १२:२०,२१ धनमात्र थुपार्ने र परमेश्वरतिर धनि नहुने व्यक्ति मूर्ख हो।

मलाकी ३:८ कतिपय मानिसहरूले परमेश्वरसँग लुट्दछन्।

मलाकी ३:९ जसले परमेश्वरसँग लुट्छ ती मानिसहरू श्रापित भएका हुन्छन्।

### व्यापारीहरूको निम्ति सुरक्षित सल्लाह

हितोपदेश ३:९,१० “आफूले गरेका सबै आयआर्जनबाट परमेश्वरको सम्मान गर र तिम्रो सबै फाइदाहरूबाट परमेश्वरलाई अगौंटे फल देऊ, अर्थात् उहाँलाई चढाऊ।

मलाकी ३:१० इमान्दारीपूर्वक दशांस देऊ।

हितोपदेश २२:२६ ऋणको निम्ति कसैको जमानी नबस।

हितोपदेश ११:१५ अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।

हितोपदेश ६:१,२ “१ ए मेरो छोरो, के तिमी कसैको ऋणको जमानी बसेका छौ? २ के तिमी आफ्नै बोलीले पक्राउ परेका छौ? के आफूले दिएको वचनको पासोमा आफैं परेका छौ?” साथी होस् वा अपरिचित मानिसको होस् जमानी बस्नु भनेको पासोमा पर्नु हो।

हितोपदेश १७:१८ नबुझिकन व्यापारमा हात हाल्नु साथीको निम्ति जमानी बस्नु जस्तै हो।

- हितोपदेश ११:१५ "नचिनेको मानिसको कर्जा तिरिदिने प्रतिज्ञा गरेका छौं भने तिमीलाई पछुतो हुनेछ। त्यस्तो कुरामा नपर्नु नै तिम्रो निम्ति असल हो।"
- रोमी १३:८ कसैसँग ऋणी नहोऊ अर्थात् कसैसँग दिनुपर्ने गरेर केही पनि सापटी नलेऊ।
- हितोपदेश २२:७ जसले सापट लिन्छ त्यो दिनेको दास हुन्छ।
- प्रस्थान २२:१४,१५ यदि तिमीले कुनै कुरो सापट लिन्छौं र तिम्रो हातमा ती सामान बिग्रियो भने त्यसलाई बनाएर देऊ अर्थात् असलै देऊ।
- हितोपदेश १०:४ लगनशीलताले धन कमाइन्छ।
- हितोपदेश २८:१९ जसले बारीमा काम गर्छ उसको फलिफाप हुन्छ।
- उपदेशक १०:१० कहिल्यै पनि बिग्रेको वा धार नभएको औजारले काम नगर।
- हितोपदेश २७:२३ तिमीहरूको पशुहरूको स्याहार गर्न लगनशील होऊ।
- हितोपदेश ११:२५ दानी हृदय मोटो हुनेछ।
- लेवी २५:३५-३७ गरिब भाइबाट कहिल्यै पनि सापट नलेऊ।
- व्यवस्था ३:१९,२० बिदेशीलाई दिएको ऋणबाट व्याज लिन सक्छौं।
- तितस ३:१४ आफूले इमान्दारसाथ कारोबार गरेको छु भनेर विश्वस्त होऊ।
- हाकूक २:१५ जाँड रकसी आदि बेच्नेलाई श्राप दिएको छ।
- हितोपदेश १९:४ अलिछ हातले काम गर्ने मानिस गरिब हुन्छ।
- हितोपदेश २०:४ अलिछ वा केही काम नगर्ने मानिससँग केही पनि हुँदैन।
- हितोपदेश १९:१५ अलिछ वा निष्क्रिय भएर बस्ने मानिसलाई भोकले सताउँछ।

हितोपदेश २२:१६, २८:८  
 मती ७:१  
 मीका ६:८

जसले गरिबलाई दमन गरेर धनी बन्छ त्यो मानिस अभावले नै ग्रस्त हुन्छ।  
 सुनौलो नियम पालन गर।  
 न्यायपूर्वक व्यवहार गर, करुणालाई प्रेम गर र परमेश्वरको सामु नम्र भएर चल।

### मानिसलाई बिगाने चाल

१ तिमोथी ६:१०  
 उपदेशक ५:१०

हितोपदेश २८:२२

हितोपदेश १५:२७

१ तिमोथी ६:९

भजन ६२:१०

यर्मिया ९:२३

हितोपदेश ११:२८

मर्कूस १०:२४

व्यवस्था ८:१८

होश २:८

पैसालाई प्रेम गर्नु नै सबै दुष्टताको जग हो।  
 जो चाँदीलाई प्रेम गर्छ त्यसलाई फलिफाप हुँदैन।  
 जो मानिस छिट्टै धनी हुन खोज्छ उसको आँखा खराब छ भनेर देखाउँछ।  
 जो फाइदाको निम्ति लोभ गर्छ त्यसले आफ्नो घरमा समस्या ल्याउँछ।  
 जो मानिस धनी छ त्यो मानिस लोभ, धराप र शरीरलाई बिगाने लालसामा पर्छ।  
 यदि धन धेरै भयो वा तिमी फलिफाप भयो भने तिम्रो हृदय त्यसैमा लागि रहन नदेऊ।  
 धनी मानिस आफ्नो धनमा घमण्ड नगर।  
 जो धनसम्पत्तिमा मात्र भरोसा राख्छ त्यो पतन हुनेछ।  
 धनसम्पत्तिमामात्रै भरोसा राख्नेहरू स्वर्गमा पस्न मुस्किल हुन्छ।  
 धन कमाउने बल परमेश्वरले नै दिनुहुन्छ भन्ने कुरा कहिल्यै पनि नबिर्स।  
 जो केवल धनसम्पत्तिमा मात्र भरोसा राख्छ उसको फलिफाप परमेश्वरबाट भएको हो भनेर बिर्सन्छ।

- हितोपदेश २३:५ धन उडेर जान्छ।  
 हगै १:६-९ यदि परमेश्वरको महिमाको निमित्त प्रयोग गरिएन भने धनसम्पत्ति उहाँले तितरबितर पार्नुहुनेछ।
- १ शमूएल २:७ परमेश्वरले नै मानिसलाई गरिब र धनी बनाउनुहुन्छ।
- हितोपदेश २२:२ धनी र गरिब एकै ठाउँमा जम्मा हुन्छन्। ती सबैलाई सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

### धनी र गरिब दुवैलाई परमेश्वरले सम्मान गर्नुहुन्छ

- हितोपदेश ३०:८ "मलाई धेरै धनी पनि नबनाउनुहोस् न त धेरै गरिब"
- भजन ११२:१-५ धनसम्पत्तिले ती मानिसहरू सम्पन्न हुन्छ जसले परमेश्वरको महिमाको निमित्त त्यसको प्रयोग गर्छ।
- उत्पत्ति १३:२ अब्राहम असाध्ये धनी थिए।
- उत्पत्ति २६:१२-१४ इसहाक धनी किसान थिए। उनले रोपेको बिऊबाट सय गुणा बाली भित्राएका थिए।
- २ इतिहास १:११,१२ सोलोमन राजालाई धेरै धनसम्पत्तिले सम्पन्न गराइएको थियो।
- व्यवस्था २८:१-५ जसले परमेश्वरको वचन मानेर चल्छ उसलाई दैनिक जीवनमा आशिष पाइन्छ भनेर प्रतिज्ञा गरिएको छ।
- व्यवस्था २८:१२,१३ उहाँका जनहरू आर्थिक रूपमा फलिफाप होस् भन्ने परमेश्वरको योजना छ।
- १ इतिहास ४:९,१० जसले आफूसँग भएको बाट परमेश्वरको सम्मान गर्छ धनसम्पत्तिमा उसलाई विश्वास गर्न सकिन्छ।

- भजन १०९:३०,३१ गरिबको पक्षमा परमेश्वर उसको दाहिने हातमा उभिनुहुन्छ ।
- भजन १४०:१२ गरिबको अधिकार परमेश्वरले सुरक्षित राख्नुहुन्छ ।
- हितोपदेश १७:५ जसले गरिबलाई हेला गर्छ उसले परमेश्वर सृष्टिकर्ताको अपमान गर्छ ।
- हितोपदेश २८:६ भ्रष्ट हुनुभन्दा गरिब हुनु जाति ।
- गन्ती १८:२० जो परमेश्वरको काममामात्र समर्पित भएर चल्थ्यो उसले अरू मानिससहर अंश पाइन्दैनथ्यो ।
- गन्ती १८:२१ तिनीहरू दशांसको भेटीले आफ्नो जीवन निर्वाह गर्थे ।
- नेहमिया १३:१०,११ जब परमेश्वरका जनहरू सांसारिक व्यापारमा मात्र तल्लिन हुन्छन् तब परमेश्वरको काममा न्हास आउँछ ।



## भविष्य बोल्ने आत्मा

"जब संसारको अन्त नजिक हुँदै जान्छ र संसारमा अन्तिम चेतावनी दिने काम बिस्तारित हुन्छ, तब समय सापेक्षित सत्यलाई स्वीकार गर्नेहरूले गवाहीहरूका (एलेन जी हाइटका लेखहरू) स्वभाव र प्रभावको बारेमा स्पष्टसँग बुझ्नुपर्छ। तिनीहरूको महत्त्व झन झन धेरै थाहा पाउनु जरुरी छ। सुरुदेखि नै परमेश्वरले उहाँको योजना अनुसार ती गवाहीहरूको सम्बन्ध तेस्रो स्वर्गदूतको सन्देशसँग तालमेल भएको थियो।"-एलेन जी हाइट, टेस्टिमोनिय, ठेली ५, पृ. ६५४बाट रूपान्तरित।

### सपना र स्वप्नदर्शनहरू

बाइबल अध्याय

सन्देश

- अय्यूब ३३:१४-१८ मानिसहरूलाई खतराबाट बचाउन सपना दिइएको हुन्छ।
- उत्पत्ति २०:३-१६ परमेश्वरलाई विश्वास नगर्ने जातिका राजालाई पनि सपना देखाइएको थियो।
- उत्पत्ति ३७:५-११ युशूफलाई दुईवटा सपना देखाइएको थियो।
- उत्पत्ति ४०:५-१९ फारोह राजाको मुख्य भान्से र मुख्य पियाउनेका सपनाहरू
- उत्पत्ति ४१:१-३६ फारोह राजालाई दुई सपनाहरू देखाइएका थिए।
- यहोशू ५:१३-१५, ७:१०-१५ यहोशूकहाँ परमेश्वर धेरै पल्ट देखा पर्नुभयो।
- न्यायकर्ता ७:१३-१५ शत्रुले देखेको सपनाले गिडियोनलाई मद्दत मिलेको थियो।

- दानिएल २:१-३५, ४:१३-१८ सम्राट् नेबुक्दनेजारलाई दुई सपनाहरू देखाइएको थियो।
- मत्ती २:११,१२ ज्ञानी मानिसहरूलाई तिनीहरूले के गर्नुपर्छ भनेर सपनामा तिनीहरूलाई चेतावनी दिएका थिए।
- मत्ती २:१९-१५ युशूफले सपनामा भनेका कुरालाई माने र भविष्यवाणी पूरा भएको थियो। होशे ११:१।
- मत्ती २:१९,२० युशूफले के गर्नुपर्छ भनेर परमेश्वरले उनलाई सपनामा अन्हाउनुभयो।
- प्रेरित १०:१-७ कर्नेलियसले सपना देखेका थिए तर उनलाई अगमवक्ता भनेर सम्बोधन गरिएको छैन। परमेश्वरका सबै सत्य अगमवक्ताहरूले सपना र स्वप्नदर्शन देखेका थिए तर कसैले सपना देख्यो भन्दैमा उसलाई अगमवक्ता वा परमेश्वरका भविष्यवक्ता भनेर कहलाइन्दैन।

### पुरुष अगमवक्ता र महिला अगमवक्ता

- गन्ती ११:११-१७, २५-२९ सत्तरी जना अगमवक्ताहरू मोशासँग थिए तर ती मध्ये कसैले पनि मोशाको काम गरेका थिएनन्।
- गन्ती १२:१-१२, प्रस्थान १५:२० मोशाकी दिदी मरियमले मोशाको आलोचना गर्न मनाही गरेको थियो।
- १ राजा १८:१३ एलियाको समयमा एक सय अगमवक्ताहरू थिए तर एलिया बाहेक अरू कुनै अगमवक्ताहरूले राजा आहाबसँग भेट्न आँट गरेन।
- २राजा९:१-१० एक जना युवक अगमवक्ताले एलीशा अगमवक्तालाई सहायता गरे तर एलीशाको ठाउँ उसले लिएन।

१ इतिहास २१:९, २९:२९, २५:१-५ दाउदको साथमा दस जना र त्यो भन्दा बेसी अगमवक्ताहरू थिए तर मानिसहरूको नेतृत्व दाउदले गरे।

लूका २:३६-३८ महिला भविष्यवक्ता आनाको नाउँ केवल एक फेरमात्र उल्लेख गरिएको थियो।

प्रेरित ११:२७-३०, २१:१०-१३ अगमवक्ता आगाबुसले व्यक्तिगत स्थानीय गवाहीहरू दिए तर सबै चर्चहरूलाई अगुवाई गर्ने भार उनमाथि थिएन।

प्रेरित १३:१-४ आन्टियोकमा अगमवक्ताहरू थिए तर तिनीहरूको काम केवल स्थानीय तहमामात्र सिमित थिए।

१ कोरन्थी १४:२९-३३ कोरन्थीका अगमवक्ताहरूले अगमवक्ताहरूको बीचमा हुनुपर्ने नीति तथा मर्यादालाई पहिचान गर्न असफल भएका थिए।

१ कोरन्थी १४:३६, ३७ पावल तिनीहरूको मूल अगमवक्ता हो भनेर तिनीहरूले थाहा पाउन अपेक्षा गरिएको थियो। परमेश्वरले धेरै मानिसहरूकहाँ आफू प्रकट गर्नु हुन्छ तर समय समयमा केवल एक जनामात्र अगुवा अगमवक्ता हुन्छ जसलाई परमेश्वरले चर्चको अगुवाई गर्न जिम्मेवारी सुम्पनु हुन्छ।

### अगुवा अगमवक्ताहरू

यशैया ६३:१२ मोशाको हातबाट परमेश्वरले इस्राएलीहरूलाई डो-न्याउनुभएको थियो।

व्यवस्था १८:१५, १८ मोशा येशूको प्रतीक थिए।

व्यवस्था ३४:१०,

गन्ती १२:७, ८ मोशा जस्तो अगमवक्ता अरु कोही थिएन।

प्रस्थान ३२:३२,३३,

होशे १२:१३

मोशाले आफ्नो जीवन नै मानिसहरूको निम्ति बलिदान दिन राजी गरेका थिए।

यहोशू १:१-९

प्रतिज्ञा गरिएको देशको सिमानामा मोशा मर्नुभन्दा अघि उनले अगुवाहरूको निम्ति निर्देशन लेखेका थिए जुन ती इस्राएलीहरूले पालन गरे र तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा सुरक्षितसँग जान सके।

यर्मिया १५:१

इस्रायलीहरूको निम्ति प्रार्थना गर्न मोशा र शमूएलसँग विशेष शक्ति थियो।

१ शमूएल ७:८,९,

भजन ९९:५,६

शमूएलको प्रार्थनाले मानिसहरूलाई तिनीहरूको शत्रुबाट बचाएका थिए।

१ शमूएल

३:२०,४:१,७:५

शमूएल अगुवा अगमवक्ता थिए। उनले इस्राएलीहरूको नेतृत्व गरेका थिए।

१ शमूएल ३:१९

उनले परमेश्वरका वचनहरू मानिसलाई सुनाएका थिए।

भजन ८९:२०-३७

राजा दाउदको सिंहासन परमेश्वरको सिंहासनको प्रतीक थियो।

२शमूएल६:१४-१९

दाउद पुरोहित राजा थिए। यनले एफोद वा पुजारीका वस्त्र लगाउँथे र बलि चढाउँथे।

१ राजा १७:१,

टिशबाइटी एलिया अति उल्लेखनीय महान् अगमवक्ता थिए।

१राजा१८:४,१७-१९

एलियाको समयमा सय जना अगवक्ताहरू थिए तर केवल एलियाले मात्र राजासँग सामना गर्न आँट गरेका थिए।

१ राजा १९:१५,१६, २ राजा ८:१२,१३,९:१३ एलियाको कामलाई एलीशाले निरन्तरता दिए। तिनीहरू दुवै जनाले मिलेर एउटा ठूलो काम सम्पन्न गरेका थिए।

- १ राजा ७:१७-२३, ती दुवै अगमवक्ताहरूले मरेकोलाई  
 २ राजा ४:३२-३६ जिउँदो पारेका थिए। तिनीहरू अगमवक्ताहरूमा  
 अग्रपङ्क्तिमा थिए।
- मलाकी ४:४-६, एलियाको कामले संसारको अन्तमा अन्तिम  
 लूका १:१७ सन्देशको प्रतीक थियो। मत्ती १७:१०-१३।  
 यशैया १३-२३ यशैया अग्रज अगमवक्ता थिए। आफ्ना देशका  
 वरिपरि रहेका राष्ट्रहरूलाई उनले परमेश्वरका  
 वचनको गवाही दिएका थिए।
- यर्मिया १:१-१० यर्मिया जन्मिनुभन्दा अघि उनलाई अगवक्ता हुन  
 चुनिएको थियो।
- यर्मिया १:१७-१९ इस्राएलको सङ्कट कालमा यर्मिया रहेका थिए।  
 यर्मिया ७:१६, मोशा र शमूएलले जस्तै यर्मियाले पनि आफ्ना  
 ११:१४,१७-२२ जनहरूको निम्ति भार बोकेका थिए र परमेश्वरले  
 तिनीहरूको निम्ति प्रार्थना नगर भनेपनि उनले  
 तिनीहरूको निम्ति प्रार्थना गरेका थिए।
- लूका ७:२४-३० येशू ख्रीष्टको बारेमा सुनाउन आएका बप्तिस्मा  
 दिने यूहन्ना सबै अगमवक्ताहरू भन्दा महान्  
 थिए।
- २ कोरन्थी ११:२८ पावलले सबै चर्चको भार बोकेका थिए। उनीद्वारा  
 परमेश्वरले चर्चलाई सुसंगठित रूपमा चलाउन  
 निर्देशन दिनुभएको थियो। विभिन्न युगको अत्यन्त  
 महत्त्वपूर्ण समयमा जब परमेश्वरको व्यवस्थालाई  
 आदर गरेका थिए त्यसबेला परमेश्वरले उहाँका  
 जनहरूलाई अगुवाई गर्न अग्रज अगमवक्तालाई  
 नियुक्त गर्नुभएको थियो।

## अवशेष चर्चमा अगमवाणी बोल्ने आत्मा

प्रकाश परमेश्वरका बाँकी बचेका चर्चका विश्वासीहरूले  
१२:१७,१९:१० परमेश्वरको आज्ञा पालन गर्छन् र तिनीहरूमा  
भविष्यवाणीको आत्मा हुन्छ (नेपाली अनुवादमा  
प्रकाश १२:१७मा यो महत्त्वपूर्ण अंश राखिएको  
छैन)।

१ कोरन्थी १२:२८ इसाई चर्चमा अगमवक्ताहरू थिए।

एफिसी ४:११,१२ भविष्यवाणी बोल्ने बरदान येशूले चर्चलाई छोडेर  
जानुभएको थियो।

प्रस्थान७:१,४:१५,१६ परमेश्वरको अगमवक्ता वा भविष्यवक्ता  
परमेश्वरको प्रवक्ता हुन्।

१ पत्रुस १:१०,११, परमेश्वर पिता र खीष्टको आत्माले

२पत्रुस १:२०,२१ अगमवक्ताहरूद्वारा बोल्नुहुन्छ। हिब्रू १:१,२।

प्रकाश १:१ चरणबद्धरूपमा परमेश्वरको सन्देश यसरी प्रकट  
हुन्छ: पहिला परमेश्वरबाट, दोस्रो खीष्टबाट, तेस्रो  
स्वर्गदूतबाट, चौथो अगमवक्ता अनि पाँचौंमा  
मानिसहरू।

२ इतिहास ३६:१२, इजकिएल ३:१७, २ शमूएल २३:२ परमेश्वरकै  
मुखबाट अगमवक्ताहरू बोल्दछन्।

प्रकाश १:२ ती सन्देशहरू परमेश्वरका वचन र येशूको गवाही  
भनेर कहलाइन्छन्।

१ कोरन्थी १४:१ यो सर्वश्रेष्ठ बरदान हो।

एफिसी ४:११-१४ यसले विश्वासमा एक पार्छ। इसाई इतिहासका  
प्रशिद्ध सुधारक मार्टिन लुथर र ज्विगल दुवै  
असल मानिसहरू थिए तर तिनीहरूको बीचमा  
एकता थिएन। परमेश्वरबाट दिनुपर्ने सन्देश दिन  
ती दुवैको निमित्त कुनै अग्रज अगमवक्ता थिएन।

	त्यसले गर्दा दुवै जनाले आआपनै तर्कहरूमा जिकिर गरेका थिए।
यहोशू १:२,९	अगमवक्ता मन्थो भन्दैमा उनको सन्देशको प्रभावकारिता कम हुँदैन।
प्रेरित २:१६-१८	अन्तिम दिनका अगमवक्ताहरू।
१ कोरन्थी १:४-८	अगमवाणी बोल्ने आत्माले तिनीहरूको कार्यदक्षताको अनुमोदन गर्दछ र मानिसहरूलाई प्रभुको आगमनको निम्ति तयार पार्छन्।

### सच्चा अगमवक्तालाई भौतिक रूपमा जाँच्ने तरिकाहरू

गन्ती १२:६	तिनीहरूमा स्वप्नदर्शन हुन्छ।
दानिएल १०:८	जब तिनीहरू स्वप्नदर्शन देख्छन् तब तिनीहरूको शरीरको तागत कमजोर हुन्छ।
दानिएल १०:१८	तिनीहरूलाई स्वर्गदूतले बल दिन्छन्।
दानिएल १०:१७	स्वप्नदर्शन देखिरहेकोबेलामा तिनीहरूको सास रोकिएको हुन्छ।
दानिएल १०:१५	त्यसबेला तिनीहरू लाटो हुन्छन्।
दानिएल १०:१६	स्वर्गदूतले ओठ छुन्छन्।
दानिएल १०:१६	सास नफेरि बोल्छन्।
यर्मिया १:९	तिनीहरूको मुखमा परमेश्वरका वचनहरू हुन्छन्।
२ शमूएल २३:२	परमेश्वरले तिनीहरूको जिब्रोलाई नियन्त्रणमा राख्नुहुन्छ।
गन्ती २४:१६	स्वप्नदर्शन देखिरहेको बेलामा तिनीहरूको आँखाहरू खुलिरहेका हुन्छन्।
गन्ती २३:२०	शब्दहरू फर्काइन्दैनन्।
२कोरन्थी १२:२-४	स्वप्नदर्शन देखिरहेको बेलामा वरिपरि के भइरहेको छ सो थाहा हुँदैन। स्वप्नदर्शन साक्षीको

निमित्त मानिसहरूको बीचमा देख्दछन् जसले स्वप्नदर्शन देख्ने व्यक्तिको जाँचद्वारा उसको दर्शन पूरा हुन्छ कि हुन्दैन भनेर थाहा हुन्छ।

### सच्चा अगमवक्ताका स्वभावहरू

- मत्ती २४:२४ मानिसहरूलाई भ्रममा पार्न झुटा वा कथित भविष्यवक्ता वा अगमवक्ताहरू हुन्छन्।
- १ यूहन्ना ४:१ भविष्यवक्ता वा परमेश्वरबाट दर्शन पाएको छु भन्ने सबैको जाँच गर्नुपर्छ।
- १ यूहन्ना ४:२,३ येशू खीष्ट मानव शरीर लिएर आउनुभएको हो भनेर स्वीकार्ने पर्छ।
- यशैया ८:२० परमेश्वरको व्यवस्था र वचनहरूद्वारा अगमवक्ताको जाँच गर्नुपर्छ। कुनै पनि सच्चा अगमवक्ता वा भविष्यवक्ताका वचनहरू परमेश्वरको व्यवस्थासँग र परमेश्वरका पहिलेका अगमवक्ताहरूको वचनसँग तालमेल हुनुपर्छ। अगमवक्ता वा भविष्यवक्ता भन्नेहरूको सबै जाँचमा सफल होला तर उसले सिकाएका वचन वा निर्देशनहरू बाइबल र बाइबलका वचनहरूसम्मत छैन भने तिनीहरू असत्य भविष्यवक्ता वा अगमवक्ताहरूमा गनिन्छन्।
- व्यवस्था १३:१-४ उनले सत्य परमेश्वरको उच्च प्रशंसा गर्दछन्।
- व्यवस्था १८:२१,२२ उनका वचनहरू पूरा हुने पर्छ।
- व्यवस्था १३:१-३ असत्य भविष्यवक्ताका वचनहरू सत्य सावित हुनसक्छ।
- गन्ती १२:६ स्वप्नदर्शन हुनेछ।



दानिएल १०:७,	खुलारूपमा वा सार्वजनिक स्थलमा साक्षीहरूको
प्रेरित ९:७,८	बीचमा स्वप्नदर्शन देख्छन्।
१ यूहन्ना १:१-३,	स्वप्नदर्शन देख्नेहरूको बारेमा तिनीहरूले के
२ पत्रुस १:१६	देखे सो अरूलाई सुनाउँदछन्।
१ शमूएल ३:१-१०,	
दानिएल २:१९,७:१	रातमा स्वप्नदर्शन र सपना देख्छन्।
प्रेरित १०:९,१०	ठूलो ज्योतिले तिनीहरूको वरिपरि घेर्दछन्।
प्रेरित १०:९,१०,	
दानिएल ९:२०-२३	प्रार्थना गरिरहेको बेलामा स्वप्नदर्शन पाउँछ।
इजकिएल ८:३,	स्वप्नदर्शन देखिरहेको बेलामा तिनीहरू दर्शनमा
दानिएल ८:२	अन्त लगिन्छन्।
मत्ती ७:१५-२०	तिनीहरूको फलबाट तिनीहरू चिनिन्छन्।
यर्मिया	स्वप्नदर्शन देख्नेहरूमा बिहान छिट्टै उठ्ने बानी
७:१३:२५,२५:४	हुन्छ।
प्रेरित १३:८-११, २ इतिहास २०:१४-१९	परमेश्वरले कहिलेकाहीं
	अगमवक्ताहरूलाई बिना स्वप्नदर्शनबाट बोल्नुहुन्छ।
यर्मिया २३:१६	चिप्लो घस्ने बोली कहिल्यै पनि गर्दैनन्।
प्रेरित ११:२७	खतराको चेतावनी ।
प्रेरित १५:१,२,२७-२९	बाइबलको विषयमा बिबाद छ भने त्यसलाई
	सुल्झाउँछन्।
प्रेरित १६:४,५	अमगवक्ताका गवाही वा वचनहरूले चर्चहरू
	स्थापित हुन्छन्।
प्रेरित १६:६-१०	परमेश्वरका सेवकहरूलाई निर्देशन दिन्छन्।
२ राजा ८:९-१२	अगमवक्ताका अनुहारले उनले के देखे त्यसको
	बारेमा सम्झाउँछन्।
२ राजा ४:२७	सबै थोक सधैं प्रकट गरिनेछ भन्ने छैन।
२ राजा ५:२०-२६	मानिसहरूले नसोचेको मनका कुराहरू प्रकट
	गर्छन्।

- यशैया ३८:१-५ प्रार्थना र आँशुहरूले गवाही परिवर्तन हुन सक्छ।  
 यर्मिया १८:७-१० सबै गवाहीहरू वा परमेश्वरबाट सन्देशहरू नियन्त्रण गर्ने नीति।
- २ इतिहास २१:१२ सन्देशहरू प्रचार गर्नुभन्दा पहिले ती लेखिन्छन् पनि।
- २ पत्रुस १:२० प्रत्येक वचन दुरगामी हुन्छ।  
 यशैया ४४:२६ अगमवक्ताका वचनहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ।
- यर्मिया ३६:३२ अगमवक्ताका गवाही कहिल्यै पनि फिर्ता हुँदैनन बरू थपिन्छन्।

### अगमवक्ताहरूको आलोचना गर्ने र शङ्का गर्नेहरू

- गन्ती १२:१-१०, व्यवस्था २४:९ मोशाकी दिदी मिरियमले मोशाकी श्रीमतीलाई मन पराइन्।
- गन्ती १२:११-१६ परमेश्वरले मिरिएमलाई सजाय दिनुहुन्छ।
- गन्ती २२:१२,२० परमेश्वरले आफ्नो बोलीमा परिवर्तन गर्नुहुन्छ।
- २ पत्रुस २:१५ झुटा अगमवक्ता बेलमले सांसारिक फाइदा र सम्मान खोजेको कारणले।
- यहूदा ११ शमूएलका छोराहरू दुष्ट थिए।
- १ शमूएल ८:६,७ शमूएलका छोराहरू दुष्ट भयो भन्दैमा इस्राएलीहरूले उनको नेतृत्वलाई अस्वीकार गर्दा परमेश्वरलाई नै अस्वीकार गरिएको ठहरिएको थियो।
- १ शमूएल १५:१-१५ सावल राजाले उनको वचन फेरे।
- १शमूएल१५:१६-२६ परमेश्वरको वचनलाई अस्वीकारगरेकोले सावललाई परमेश्वरले छोड्नुभएको थियो।
- १ राजा १४:१-४ यरोबामले बुढो र अन्धो अगमवक्तालाई धोका दिन खोजेको थियो।

- १ राजा १४:५,१६ त्यसको फलस्वरूप उनले दुःखलाग्दो सन्देश पाए।
- २ राजा ५:१५-२४ एलीशाको सेवकले सोचे कि एलीशाले गल्ती गरे।
- २ राजा ५:२५-२७ त्यसले गर्दा गेहजीले गाली खाए र कुष्ठ रोग लाग्यो।
- २ राजा ७:१,२ एक जना महान् व्यक्तिले एलीशाको सन्देशप्रति शङ्का गर्ने निधो गरे।
- २ राजा ७:१७-२० एलीशाको वचन पूरा भयो र शङ्का गर्नेको देहान्त भयो।
- २ राजा २०:१-६ गवाही वा पाएको वचनमा परिवर्तन गर्छन्।
- यर्मिया १८:७,८ राजा हिजकिया परिवर्तन हुन्छन्।
- यर्मिया ३६:१७ के अगमवक्ताले भनेकै अनुसार सचिव वा लेखनदासले लेखे त?
- यर्मिया ३६:१८ सचिव विश्वासिलो थियो।
- यर्मिया ३६:२१-२४ उच्च पदमा रहनेहरूले गवाहीलाई सम्मान गरेनन्।
- यर्मिया ३८:४-६ नेतृत्वमा रहेका मानिसहरूले यर्मियाका वचन वा गवाहीहरू जनताको हितमा छ भनेर सोचेनन्।
- यर्मिया ४३:१,२ अहंकारी धार्मिक पदाधिकारीहरूले यर्मियाले झुठो बोलिरहेको भनेर आरोप लगाए।
- यर्मिया ४३:३ सचिव बरुख यर्मियाको लहैलहैमा लाग्न लाग्यो भनेर ती पदाधिकारीहरूले दावी गरे।
- यर्मिया २९:१ अगमवक्ताका पत्रहरू परमेश्वरको प्रेरणाबाट आएको होइन भनेर तिनीहरूले जिकिर गरे। यदि यो सत्य हो भने नयाँ करारका धेरै पत्रहरूलाई निलम्बन गर्नुपर्ने हुन्छ।

१ कोरन्थी १:१०-१२ पावलले क्लोएको गल्तीलाई सच्याउन पत्र लेख्नुभन्दा पहिले उनको घरको बारेमा जानकारी पाएका थिए।

२ कोरन्थी १३:३ पावलद्वारा येशू खीष्टले बोल्नुभएको हो भनेर प्रमाणित गर्न कोरन्थीहरूले प्रमाण मागे।

फिलोमन ९ पावल बृद्ध भइसकेको थियो।

२ पत्रुस ३:१५,१६ पावलका लेखहरू बुझ्न गाह्रो भएकोले त्यसलाई बदल्न वा मात्र नलगाउन मानिसहरूले कोशिश गरे जसले गर्दा तिनीहरूमाथि तिनीहरूले नै बिपत्ति ल्याउन दिएका थिए।

प्रेरित ७:५२, मत्ती २३:३४-३७ परमेश्वरका जनहरूले अगमवक्ताहरूलाई जहिले पनि सताएका थिए।

लूका १३:३३ परमेश्वरलाई विश्वास नगर्ने जातिले परमेश्वरका अगमवक्तालाई कहिल्यै पनि सताएनन् वा मृत्युदण्ड दिँदैनन्।

यर्मिया ३९:११-१४, ४०:२-४ इस्रायलीहरूले सिक्रिले बाँधेका आफ्नै अगमवक्ताको सिक्री बेबिलोनीहरूले फुकालिदिएका थिए।

होशे ९:८, मर्कस ६:३,४ अगमवक्ताहरूले आफूले आफैलाई धरापमा पारेका हुन्छन्। अर्थात् अगमवक्ता हुनु भनेको आफ्नै खुट्टामा बन्चरोले हान्नु जस्तै हो। मानिसहरूले अगमवक्ताहरूको जीवनमा केवल तिनीहरूको मानवतामात्रै देख्दछन् जसले गर्दा तिनीहरूले दिएका सन्देशहरू मानिसहरूले अश्वीकार गर्छन्। यहूदीहरूले पनि येशूलाई केवल सिकर्मीको छोराको हैसियतले मात्र देखेका थिए जसले गर्दा उहाँको वचन सुन्न इन्कार गरेका थिए। धेरै मानिसहरूले

अगमवक्ताले दिएका सन्देशहरूमा दैवीक शक्तिलाई देख्न असफल भएका थिए किनभने परमेश्वरले आफ्नो सन्देश मानव औजारबाट दिनुभएको थियो।

उपदेशक

१:९-११,३:१५

त्यस मामिलामा इतिहास दोहोरिएको दोहोरिएको छ।

### पुरानो करारका भविष्यवक्ता वा अगमवक्ताहरू

याकूब ५:१७	अगमवक्ताहरू मानव जाति हुन्। अरू मानिसहरू जस्तै परीक्षा वा प्रलोभनमा पर्न सक्छन्।
प्रस्थान ३:१	मोशा गोठालो थिए।
१ शमूएल	शमूएल पुजारी र न्यायकर्ता वा बडा हाकिम थिए।
३:१-५,७:६:१६	
प्रेरित २:२५,३०	दाउद राजा थिए।
१ राजा १७:१	एलिया दुःखकष्ट भोग्ने बानी भइसकेका थिए।
१ राजा १९:१९-२१	एलीशा किसानी थिए।
आमोस १:१	आमोस गाइगोठाला थिए।
यशैया १:१	यशैया आमोसका छोरा थिए।
यर्मिया १:१	यर्मिया पूजारी थिए।
इजकिएल १:१-३	बेबिलोनमा इस्रायलीहरूलाई युद्धबन्दी भएर जानुपर्दा इजकिएल तिनीहरूको बीचमा पूजारी थिए।
दानिएल	दानिएल बेबिलोनको र मीडपर्सियाका प्रधानमन्त्री थिए।
२:४८,६:१-३	
न्यायकर्ता ४:४,५	महिला अगमवक्ता देवोरा विवाहित र न्यायकर्ता अर्थात् बडा हाकिम थिइन्।
२ राजा २२:१४	महिला अगमवक्ता हुल्डाह पनि विवाहित थिइन् र महाविद्यालयमा रहन्थिन्।

१ शमूएल ८: १-३ शमूएलका छोराहरू दुष्ट थिए।

इजकिएल २४:१५-१८ इजकिएलले आफ्नी पत्नीको मृत्युको बारेमा लेखा राखेका थिए।

२ राजा ४:८-१७ अगमवक्ताहरूले मानिसहरूलाई तिनीहरूको घरहरूमा भेट्न जान्थे।

२ राजा

४:३८-४१, ६:१-७ अगमवक्ताहरूलाई सिकाउने स्कुलहरूमा एलीशाले धेरैजसो आफ्नो समय बिताएका थिए।

यर्मिया ३२:६-१५ यर्मियाले जग्गाजमिन किनेका थिए।

१ राजा १३:१-३२ तिनीहरूकै मुखबाट बोलिएका परमेश्वरका वचनहरू तिनीहरूले पालन गर्न अपेक्षा गरिएका थिए।

२ राजा २३:१५-१८ अगमवक्ताले परमेश्वरको सन्देश सुनाएपछि आफैले उहाँको वचन पालन गरेन भन्दैमा उनले सुनाएका भविष्यवाणी पूरा हुन कसैले पनि रोक्न सक्दैनथ्यो।

### नयाँ करारका भविष्यवक्ता वा अगमवक्ताहरू

प्रेरित ७:३७ येशू ख्रीष्ट मोशा जस्तै अगमवक्ता हुनुहुन्थ्यो जसबाट परमेश्वर बोल्नुभयो परमेश्वरले मोशासँग मुखामुख बोल्नुभएको थियो (गन्ती १२:६-८)।

लूका १:६७ पुजारी जकरियामा भविष्यवाणी बोल्ने वरदान थियो।

लूका २:२५-२७ पुजारी सिमियोन अगमवक्ता थिए।

लूका २:३६-३८ ८० वर्षकी अगमवक्ता आनाले मुक्तिदाताको जन्मको बारेमा खबर दिएकी थिइन्।

मत्ती ११:९-११ बप्तिस्मा दिने यूहन्ना सबभन्दा उच्च अगमवक्ता थिए।

- प्रेरित ११:२७,२८ अगबुस अगमवत्ताले हुने बिनाशको बारेमा भविष्यवाणी गरेका थिए।
- प्रेरित २१:१०-१२ सत्र वर्षपछि अगबुसले पावललाई आफ्नो व्यक्तिगत गवाही दिएका थिए।
- प्रेरित २१:८,९ येशूका चेला फिलिपका चार छोरीहरूले भविष्यवाणी बोलेका थिए।
- प्रेरित १५:३२ यहूदा र सिलास अगमवत्ताहरू थिए।
- याकूब ५:१-५ येशूका चेला याकूब पनि भविष्यवत्ता भएको कारणले यस संसारको अन्तिम दिनहरूमा हुने आर्थिक सङ्कटको बारेमा भविष्यवाणी गरेका थिए।
- प्रेरित १०:९-१७ पत्रुसले स्वप्नदर्शन देखेका थिए। यस पृथ्वीलाई आगोले शुद्ध गरिनेछ भनेर पत्रुसलाई स्वप्न दर्शनमा प्रकट गराइएका थिए। उनलाई जस्तो अरू कुनै अगमवत्तालाई त्यसरी प्रकट गरिएको थिएन। २ पत्रुस ३:१७-१३। यो दर्शन ई. स. ९६मा उनले पाएका थिए। २ कोरन्थी १२:१-७ ई.स. ६०को दशकमा प्रेरित पावलले आफूलाई धेरै दर्शनहरू पाएको उल्लेख गरेका थिए।

## विवेक अर्थात अन्तर चेतना

---

"मानव आवेशहरूमा हुने द्वन्द्वको बीचमा सुनिने आवाज नै विवेक हो।"-एलेन जी ह्याइट, टेस्टिमोनिय ठेली ५:१२०बाट रूपान्तरित।

बाइबल अध्याय

सन्देश

रोमी २:१५

भित्री दिमागमा बोलिने मौन आवाज

उत्पत्ति ३:१५

मानिसलाई सुरक्षित राख्न विवेक वा चेतना दिइएको हो।

१ तिमोथी १:१९

यदि आफ्नो विवेक वा चेतनामा बोलिएको आवाजलाई वेवास्ता गरियो भने आफ्नो जीवनको जहाजलाई ध्वस्त बनाइ दिन्छ।

१ तिमोथी १:५

असल विवेक वा चेतना र शुद्ध हृदय संगसंगै जान्छ।

१ पत्रुस ३:१६

असल विवेकमा चलन सक्नु नै धर्मी वा सन्तको जीवन यापन गर्नु हो।

रोमी २:१३-१६

असल वा ठिक विवेक भएको मानिस कानूनसम्मत चल्छ।

१ कोरन्थी ८:७-११

विवेकको अवस्था परमेश्वरको वचनको ज्ञानमा आधारित हुन्छ। विभिन्न मानिस विभिन्न विवेकले चलेको हुन्छ तर त्यो विवेक ठिक वा वेठिक छुट्याउने आधार परमेश्वरको वचन हो। त्यसकारण विवेकलाई परमेश्वरको वचनद्वारा शिक्षित बनाइनुपर्छ।

१ कोरन्थी ८:७-११

कसैले कसैको विवेकमा जबरजस्ती हस्तक्षेप गर्नु गलत हो जसले गर्दा उसले विवेकको आवाजलाई उलङ्घन गर्दछ।



१ यूहन्ना ३:२०,२१ यदि हामीहरूको हृदय वा विवेकले हामीलाई दोषी ठहर्‍याउँदैन भने हामी हामीहरूको चालमा ढुक्क हुन्छौं।

### प्रदुषित विवेक

- तीतस १:१५ मानिसको दिमाग र विवेकलाई प्रदुषित पार्न सकिन्छ।
- तीतस १:१६ पाखण्डी वा धर्मको भेष देखाउने तर परमेश्वरको शक्तिलाई काम गर्न नदिइएका विवेक प्रदुषित विवेक हुन्।
- तीतस १:१५ प्रदुषित वा बिग्रेको विवेकलाई कसैले पनि शुद्ध पार्न सक्दैन।
- तीतस १:१६ जसको विवेक बिग्रेको छ वा प्रदुषित भएको छ त्यो मानिसको सल्लाह लिनु असुरक्षित हुन्छ।
- तीत १:१३ प्रदुषित विवेक वा विवेकलाई नबिगार्न वा सुरक्षित राख्न संतुलित वा ठिक विश्वास हुनुपर्छ।
- २तिमोथी २:१६-१८ प्रदुषित वा बिग्रेको विवेकले बोलेका वचनहरू लुतो जस्तो भ्रष्ट हुन्छ।
- मत्ती २३:२३,२४ प्रदुषित वा पाखण्डी विवेकले भुसुना चाल्छ तर उँटलाई निल्छ।
- हिब्रू १०:१९-२३ परमेश्वरको नजिक खिचिन्दा मात्र विवेकलाई सफा राख्न सकिन्छ।

### छेडिएको वा असंवेदनशील विवेक

१ तिमोथी ४:२ जब मानिस पापमा फसिरहन्छ तब उसको विवेक कठोर हुनजान्छ र ठिक बेठिक छुट्याउन नसक्ने हुन्छ मानौं उसको विवेक तातो फलामले छेडिएको छ।

- एफिसी ४:१९ जब मानिस दुष्टहरू काम गर्न रुचाउँछन् र लम्पट वा शारीरिक अभिलाषालाई पोषाउने जीवन बिताउँछन् तब तिनीहरूले आफ्ना विवेकलाई त्यसतर्फ समर्पण गरेका हुन्छन्।
- एफिसी ४:१८ त्यस खालको कठोर विवेक भएको मानिस परमेश्वरबाट अलग रहन्छ।
- १ तिमोथी ४:२ ढोंगी तथा अनैतिकवान चरित्र भएको मानिस त्यस्तो वर्गमा पर्छ।

### बाइबलमा उल्लेख गरिएका विवेकहरू

- १ पत्रुस ३:१६ असल विवेक
- १ तिमोथी ३:९ शुद्ध विवेक
- हिब्रू ९:१६ शुद्ध गरिएको विवेक
- प्रेरित २४:१६ कसैलाई नबिगार्ने वा शुद्ध विवेक
- १ कोरन्थी ८:१२ कमजोर विवेक
- हिब्रू १९:२२ दुष्ट विवेक
- तितस १:१५ प्रदुषित विवेक
- १ तिमोथी ४:२ कठोर वा तातो फलामले छेडिएको विवेक

### अगमवक्ताहरूलाई सिकाउने पाठशाला

"अगमवक्ताहरूलाई सिकाउने स्कुल अगमवक्ता शमूएलले स्थापना गरेका थिए। विस्तृत रूपमा जताततै फैलिएका भ्रष्टाचारको विरुद्धमा तगारो बन्न, युवाहरूलाई नैतिक र आत्मिक सेवा प्रदान गर्न र परमेश्वरमा भय राख्ने अगुवा र सल्लाहकारहरू जस्ता योग्य मानिसहरूलाई तयार पारि राष्ट्रको भविष्यलाई उत्थान गर्ने काम सम्पन्न गराउन ती अगमवक्ताका स्कुलहरू स्थापित भएका थिए।"

अगमवक्ताका स्कुलहरू स्थापना गर्ने स्थान र त्यसलाई व्यवस्थित गर्ने

आर्थिक व्यवस्था

- १ शमूएल १९:१९ प्रथम् स्कुल रामाहमा थियो जहाँ शमूएल मुख्य शिक्षक थिए।
- १ शमूएल ७:१,२ किरयाथ यरिम भन्ने ठाउँ एक महत्त्वपूर्ण स्कुलको ठाउँ भनेर मानिन्छ। त्यहाँ परमेश्वरको पवित्र सन्दुक बीस वर्षसम्म रहेको थियो।
- २ राजा २:३ जेरिको अर्को ठाउँ थियो जहाँ अगमवक्ताहरूको निमित्त स्कुल थियो।
- २ राजा ४:३८,४३ गिलगालमा एक सय जना विद्यार्थीहरू भएको स्कुल थियो।
- २ राजा ६:१-७ सहरहरूमा दुष्ट वातावरण बढेको हुनाले अगमवक्ताहरूका अन्तिम स्कुल सहरहरूबाट हटाएर यर्दन नदीको किनारामा रूखै रूख भएको ठाउँमा स्कुल स्थापना गरिएको जहाँ विद्यार्थीहरूले प्रकृतिको सौन्दर्यतासँग घुलमिल गर्न पाएका थिए र सहरका दुष्ट आवाजहरूबाट टाढा भएका थिए।
- २ राजा ६:१-४ विद्यार्थीहरू आफैँ खटेर घरहरूको निर्माण गरेका थिए।
- २ राजा ६:५ तिनीहरूको आय यस्तो कम भएको थियो कि बन्चरो किन्न समेत पैसा थिएन र अरूसँग बन्चरो सापटि माग्नु परेको थियो।
- २ राजा ६:६,७ अचम्म तरिकाले बन्चरो पानीबाट निकालिएको थियो।
- २ राजा ४:४२ मानिसहरूले खाने कुराहरू दिएका थिए।
- २ राजा ४:४३,४४ जब चाहिनेमात्रामा खाना थिएन तब अचम्म तरिकाले परमेश्वरले खाना जुटाउनुभयो।

- २ राजा ४:३८,३९ जब खानाको कमी भएको थियो तब तिनीहरूले गुनासो गरेनन् न त भिक्षा नै मागे, तर तिनीहरूले जङ्गलमा भएका कन्दमुलहरू जम्मा गरेर खाए।
- २ राजा ४:४०,४१ भुलवस तिनीहरूले विषादी बिरुवा जम्मा गरे। तिनीहरूको प्रयासमा परमेश्वरले साथ दिनुभयो र विषादीको बिरुवाबाट विष निकालिदिनुभयो।
- २ राजा ४:१-७ एक जना विद्यार्थीको परिवार ऋणमा डुबेको थियो र त्यसबाट छुटकारा पाउन परमेश्वरले आश्चर्य काम गर्नुभएको थियो।

### शिक्षक र विद्यार्थीहरू

- १ शमूएल १९:२० स्कुलहरूलाई संचालन गर्न एक जना अगुवालाई नियुक्त गरिएको थियो।
- २ राजा २:३,  
१शमूएल १०:१२ स्कुलका अगुवा अर्थात् शिक्षकहरूलाई गुरु वा बाबु भनेर सम्बोधन गरिन्थ्यो भने विद्यार्थीहरूलाई छोराहरू भनेर बोलाइन्थ्यो।
- १ राजा १८:४,  
२ राजा ४:४३ कहिलेकाहीं स्कुलहरू ठूलो हुन्थे।
- १ राजा १८:४ परमेश्वरको बिरुद्धमा सम्झौता गर्नुको सट्टा अगमवक्ताहरूका स्कुलका विद्यार्थीहरूले सतावट सहेका थिए।
- १ राजा २२:६-१४ जब राजाको बहकावमा लागेर सबै विद्यार्थीहरू उनीतिर लाग्दा कमसेकम एक जना अगमवक्ता आफ्नो नीतिमा अडिग रहेका थिए।
- १ राजा २०:३५-४२,  
२ राजा ९:१-१० जो भरपर्दो र विश्वासीलो विद्यार्थीहरू थिए तिनीहरूलाई महत्त्वपूर्ण कारोबारको निम्ति खटाइएको हुन्थ्यो।

- २ राजा ६:१ जो अगुवा शिक्षक वा हेडमास्टर थिए उनी आफ्ना विद्यार्थीहरूसँग बस्दथे ।
- २ राजा ६:२,३ विद्यार्थीहरूसँग शिक्षकहरूले पनि खेतीपाती वा हात चलाएर गरिने परिश्रम गर्दथे ।
- २ राजा २:१६ स्कूलमा विद्यार्थीहरूलाई हाते काम गराइन्थ्यो जसले गर्दा तिनीहरू स्वस्थ र हृष्टपुष्ट हुन्थे ।
- भजन ७४:५ आफ्नो सक्रिय परिश्रमद्वारा आफ्नो दक्षता प्रयोग गर्न सक्ने मानिस लोकप्रिय हुन्थ्यो ।
- २ राजा ४:३८-४३ ती स्कूलहरूमा साधारण शाकाहारी भोजन अर्को घतलाग्दो पक्ष थियो ।
- १ राजा १८:४ जब तिनीहरू सतावटबाट जोगिन गुफामा लुकेका थिए त्यस सतावटको सामना गर्न र जिउन रोटी र पानीमात्र खान्थे ।
- यशैया ३३:१४-१७ येशूको आगमनभन्दा पहिले कतिपय विश्वासीहरूले पनि त्यही खालको सतावट सामना गर्न त्यसरी नै सरल खाना खानुपर्ने हुन्थ्यो ।
- २ राजा २:३-५ विद्यार्थीहरू अत्यन्त यस्तो आत्मिकी थिए कि एलियालाई परमेश्वरले लैजानुहुन्छ भनेर तिनीहरूले थाहा पाएका थिए ।
- २ राजा २:१५ तिनीहरूले परमेश्वरको आत्माको उपस्थिति भएको महसुस गरे र त्यस आत्माले अगुवाई गर्नेलाई श्रद्धा देखाएका थिए ।
- २ राजा २:२३,२४ ती असल स्वभाव भएका विद्यार्थीहरूलाई कतिपयले हेप्थे र जिस्क्याउँथे तर ती युवा विद्यार्थीहरूले आफ्नो असल चरित्रको विकास गर्दैरहे ।
- १ शमूएल १०:५ पवित्र, आत्मिकी सङ्गीतहरू सिकाइन्थ्यो र विद्यार्थीहरूलाई विभिन्न बाजाहरू सिकाइन्थ्यो ।

## विश्वास अर्थात आस्था

---

"जसरी परमेश्वर पिताको हेरचाहमा विश्वासद्वारा येशूले आफूलाई सुम्पनुभएको थियो, त्यसरी नै हामीले पनि हाम्रो मुक्तिदाताको हेरचाहमा हामी सुम्पिइनुपर्छ।...जब हामी उद्धारकर्तामा हामीहरूको विश्वास जीवित हुन्छ तब हामीहरूको जीवनमा आउने अनेकन् छालहरू साम्य हुनेछन्। "विश्वास त्यो आत्मिक हात हो जसले अनन्त परमेश्वरलाई छुंदछ।"-एलेन जी हाइट, द डिजाएर अभ एजेज, पृ. ३३६बाट रूपान्तरित।

### विश्वासका तहहरू

बाइबल अध्याय

सन्देश

हिब्रू ११:६

येशूभक्तको जीवनमा परमेश्वरमाथिको विश्वास वा आस्था नभैनुहुने आवश्यकता हो।

व्यवस्था ३२:२०,

२ थेसलोनिकी

दुष्ट तथा खराब मानिसहरूमा परमेश्वरमा विश्वास हुँदैन।

रोमी १२:३

येशूभक्तको जीवनको तहले उसमाथि भएको विश्वासलाई नाप्दछ।

लूका १२:२८

कतिको त अलिकतिमात्र विश्वास हुन्छ।

रोमी १४:१

अरूहरूकोचाहीं विश्वास कमजोर हुन्छ।

मत्ती १५:२८

बिदेशी सिरोफेनियनकी स्त्रीको विश्वास बलियो थियो।

प्रेरित ११:२४

बर्नावास विश्वासले भरिएको थियो।

लूका १७:५

विश्वास बढाउन प्रार्थना गर्नुपर्छ।

लूका २२:३१,३२	हामीहरूको विश्वास नखस्क्रियुन भनेर प्रार्थना गर्नुपर्छ।
याकूब २:५	विश्वासमा धनी हुनुपर्छ।
२ तिमोथी १:५	नढलमलिने विश्वास हुनुपर्छ।
२ पत्रुस १:१	बहुमूल्यको विश्वास पाउन खोज।
२ पत्रुस १:५-८	विश्वास त्यो जग हो जसमा धर्मी तथा असल चरित्रको निर्माण हुन्छ।
एफिसी ६:१६	यदि हामीमा परमेश्वरमाथि विश्वास अर्थात् आस्था भयो भने हामीलाई खराब तत्वबाट सुरक्षित राख्दछ।

### विश्वास एक बरदान हो

हिब्रू १२:२	हामीहरूको विश्वासको लेखक वा विश्वासलाई सुरु गर्ने र अन्त्य गर्ने येशू हुनुहुन्छ।
यूहन्ना १:१,१४	येशू ख्रीष्ट जीवित वचन हुनुहुन्छ।
रोमी १०:१७	जीवित वचन येशू हामीहरूको विश्वासको स्रोत हुनुभएकोले धर्मशास्त्र बाइबल अर्थात् उहाँको वचन पढेर हामीहरूले विश्वास पाउँछौं।
एफिसी २:८	यो परमेश्वरबाट आउने बरदान हो जुन उहाँको वचनको माध्यमद्वारा हामी पाउँछौं।
याकूब २:१८	हामीसँग परमेश्वरमाथि विश्वास अर्थात् आस्था छ भनेर हामीहरूको कामले देखाउँदछ।
याकूब २:१७	कामबिना विश्वास सिथिल हुन्छ र मर्दछ।
याकूब २:२२	कामद्वारा विश्वासलाई शिद्ध बनाउँदछ।
रोमी ५:१	विश्वासद्वारा धर्मी अर्थात् निर्दोष ठहर्‍याइन्छ।
रोमी ४:५	विश्वासद्वारा धर्मात्मामा गनिन्छ।
गलाती २:१६	हामीहरू निर्दोष हुन वा पापबाट मुक्त हुन कर्मद्वारा होइन तर विश्वासद्वारा हो।

- याकूब २:२४-२६ कामबिनाको विश्वासले कसैलाई पनि मुक्ति दिंदैन।
- गलाती ५:६ विश्वास प्रेमद्वारा परिचालित हुन्छ।
- एफिती ३:१७ विश्वासद्वारा नै येशू ख्रीष्टको उपस्थिति यथार्थ भएको महसुस हुन्छ।
- गलाती २:२० येशूभक्तको जीवन विश्वासको जीवन हो।

### सक्रिय विश्वास

- हिब्रू ११:१ विश्वास त्यो भरोसा वा जग हो जसले हामीलाई आशा दिलाउँछ र नदेखेको कुराको निस्सा वा साक्षी हो।
- मर्कूस ११:२४ हामीहरूको प्रार्थनाको जवाफ विश्वासद्वारा नै पाउँछौं।
- लूका ८:४६-४८ विश्वासले गर्दा नै रोग लागेका अङ्गहरू निको हुन्छन्।
- लूका १७:११-१९ विश्वासले रोग लागेको शरीर र आत्मिक वा मनोवैज्ञानिक अस्वस्थतालाई पुनर्जीवित पार्दछ।
- याकूब ५:१३-१६ विश्वासको प्रार्थनाले बिरामीलाई उद्धार गर्नेछ।
- मर्कूस १०:४६-५२ विश्वासले अन्धोपनालाई देख्ने बनाउँछ।
- मत्ती ९:२७-३० हामीहरूको विश्वासको तह अनुसार शारीरिक र आत्मिक बल पाउँछौं।
- लूका ५:१८-२६ पापबाट सफा हुने र शरीरलाई स्वस्थ बनाउनेको बीचमा नजिकको सम्बन्ध हुन्छ।
- मत्ती ६:३०-३४ अस्थायी भौतिक आवश्यकताको निमित्त विश्वास गुमाउने इसाईले परमेश्वरमाथिको भरोसाको मिठासपना पनि गुमाउँछ।
- मत्ती ८:२३-२७ अलि अलिमात्र विश्वास भयो भने जे देखेपनि डराउन सक्छ।



- याकूब ५:१६-१८ परिस्थिति वा कुनै तत्वलाई विश्वासद्वारा नियन्त्रण गर्न सकिन्छ।
- १ कोरन्थी १३:१-३ प्रकृतिको तत्वहरूलाई नियन्त्रण गर्न सक्नेको विश्वासको कुनै मूल्य हुँदैन यदि त्यसले दैनिक जीवनमा प्रेमबाट परिचालित इसाई चरित्रको जगलाई सेवा गर्न सक्दैन भने।
- १कोरन्थी १३:४-११ यदि मानिसमा जीवित विश्वास छ भने उसले आफ्नो आवेग वा रिसलाई बशमा राख्न सक्दछ।
- याकूब १:२६ कसैसँग जीवित विश्वास छ भने उसले आफ्नो जीव्रोलाई बशमा राख्दछ।

### विश्वासको ढोका

- प्रेरित १४:२७ विश्वासलाई खोल्ने ढोका छ।
- गलाती ६:१० जब हामी त्यस ढोकाबाट पस्छौं तब हामी विश्वासको घरानाको सदस्य हुन्छौं।
- १ कोरन्थी १६:१३ विश्वासमा हामी अडिग भएर उभिनुपर्दछ।
- २ कोरन्थी ५:७ हामी विश्वासद्वारा हिँड्दछौं।
- १ थेसलोनिकी १:३ येशूभक्तहरूले विश्वासको काम गर्नेछन्।
- १ तिमोथी ५:८ कतिपयले विश्वासलाई त्याग्नेछन्।
- १ तिमोथी ६:१० पैसाको लोभले गर्दा कतिपय इसाईहरू भ्रामिक विश्वासमा पर्नेछन्।
- १तिमोथी ६:२०,२१ संसारका विज्ञानले कतिपय मानिसहरू आस्थाको बारेमा भ्रममा पर्नेछन्।
- २ तिमोथी ३:८ जो मानिसहरूका दिमागहरू भ्रष्ट छन् तिनीहरूले परमेश्वरप्रतिको आस्थामा खिल्ली उडाउँछन्।
- १ तिमोथी ४:१, तन्त्रमन्त्र, शैतानका दूतहरूसँग आत्मिक सम्बन्ध

- २ तिमोथी २:१७,१८ राख्दा र भ्रामिक शिक्षादीक्षातिर लागेर कतिपयले परमेश्वरमाथिको विश्वास त्याग्छन्।
- १ तिमोथी १:१९,२० जब मानिसहरूले परमेश्वरप्रतिको विश्वास अर्थात् आस्था त्याग्छन् तब तिनीहरूको जीवन तहसनहस हुन्छ।
- २ कोरन्थी १३:५ हामीहरू परमेश्वरमा आस्था राखेर चलिरहेका छौं कि छैनौं भनेर हामी आफैले आफैलाई जाँचनुपर्दछ।
- १ तिमोथी ३:१३ जब कोही धर्मी जीवन यापन गर्छ तब त्यो विश्वासमा महसुर हुन्छ।
- १ तिमोथी ६:११,१२ हामीहरू विश्वासको असल लडाइँ लड्नुपर्छ।
- यहूदा ३ विश्वासको निम्ति भिन्नि हृदयदेखि प्रतिस्पर्धा गर्नुपर्छ।
- यहूदा २० परमेश्वरमाथिको विश्वासमा हामीहरूको जीवन निर्माण गर्नुपर्छ।
- १ यूहन्ना ५:४ यस संसारलाई विश्वासैले जित्न सकिन्छ।

### स्वस्थ जीवन र आत्मसंयम

"यदि हामीहरूले हामीहरूको जीवन शक्तिलाई सुरक्षित राख्यौं र शरीरका अति संवेदनशील र कोमल यन्त्रलाई व्यवस्थित ढंगमा राख्यौं भने त्यसको नतिजा सुस्वास्थ्य हुन्छ। सुस्वास्थ्यविना कसैले पनि आफूप्रति हुनुपर्ने दायित्वलाई राम्रोसँग पूरा गर्न सक्दैन, न त आफ्ना मानवसङ्गी वा सृष्टिकर्ताप्रति देखाउनुपर्ने कर्तव्य पूरा गर्न सक्छ न त त्यसप्रति बुझ्नुपर्ने अरुभन्दा फरक नीति बुझ्न सक्छ। त्यसैकारण जसरी मानिसले आफ्नो चरित्रलाई होशियारसाथ सुरक्षित राख्छ त्यसरी नै स्वास्थ्यलाई पनि सुरक्षित राख्नुपर्छ।"-एलेन जी हाइट, मिनिस्ट्री अफ हिलिङ्ग, पृ. २३५ र एजुकेशन पृ. १९५बाट रूपान्तरित।

## सुस्वास्थ्य जीवन

बाइबल अध्याय	सन्देश
उत्पत्ति ४३:२८, ४७:९	बुढो भयो भन्दैमा मानिसको शरीर असक्त हुनुपर्छ भन्ने छैन।
उत्पत्ति ४८:१, १७-१९	बिरामी अवस्थामा पनि याकूबको दिमाग स्पष्ट थियो।
उत्पत्ति ४९:३३	१४७ वर्षको उमेरमा पनि याकूब पलेटी कसेर बस्न सक्थे।
व्यवस्था ३४:७	१२० वर्षको उमेरमा मोशाको आँखा धमिलो थिएन न त उनको शरीरको तागत कमजोर थियो।
यहोशू १४:१०, ११	८५ वर्षको उमेरमा पनि कालिबको स्वास्थ्य तन्दुरुस्त थियो।
व्यवस्था २८: २२:२७-२९, ६०, ६१	अरू राष्ट्रका मानिसहरूलाई रोगले सताएको थियो।
प्रस्थान १५:२६, व्यवस्था ७:१२-१५	यदि इस्राएलीहरूले परमेश्वरका विधिविधानहरूलाई पालन गरेको भए परमेश्वरले तिनीहरूमा भएका रोगहरू हटाउनुहुन्थ्यो।
प्रस्थान १६:३-१३ गन्ती ११:४	इस्राएलीहरू मासु खान आतुर भए। इस्राएलीहरूका साथमा रहेका मिसिएका भिडहरूले गुनासो गर्न थाले।
गन्ती ११:४-६	स्वर्वाबाट आइरहेको खानालाई हेप्न थाले र मासुको निम्ति कचकच गर्न थाले।
गन्ती ११:३१-३३	मासुको साथमा रोग पनि आयो।

भजन ७८:१८,  
१०६:१४:१५  
यशैया ४:१

आत्मिक रूपमा तिनीहरू सिथिल भए।  
सत्य चर्चको परीक्षा नै संतुलित अर्थात स्वस्थ  
खाना हो।

### मोशाको लेखमा खाना

- उत्पत्ति १:२९ अन्न, बदाम, ओखर आदि र फलफुलहरू सुरूको  
खाना थिए।
- उत्पत्ति ३:१७,१८ पाप पसेपछि सागपातहरू खानामा जोडिएको  
थियो। यो खानाले १६५५ वर्षसम्म जलप्रलय  
नहुञ्जेल निरन्तरता पायो अर्थात् मानव  
इतिहासको एक तिहाई वर्ष।
- उत्पत्ति ९:३ जल प्रलय भएपछि मासु खान अनुमति दिइएको  
थियो।
- उत्पत्ति ९:४ रगत खान कहिल्यै पनि अनुमति दिइएको  
थिएन।
- लेवी ७:२६,२७ जसले कुनै किसिमको रगत खान्थ्यो त्यसलाई  
समाजबाट निष्काशन गरिन्थ्यो।
- लेवी १७:१०-१२ कुनै पनि अपरिचित व्यक्तिलाई रगत खान मनाही  
गरिएको थियो।
- प्रेरित १५:२८,२९ इसाई चर्चलाई आवश्यक निर्देशन।
- व्यवस्था १२:२४-२५ रगतमा जीवन हुन्छ।
- लेवी १०:१७,१८ कुनै कुनै बलिमा पुजारीलाई मासुको भाग खान  
अनुमति दिइएको थियो।
- १शमूएल२:१२-१६ बलि चढाइएको उमालेको र रगत निकालिएको  
मासु पुजारीले खाइन्थे। तर बेलिएल वा मूर्तिका  
सन्तान वा पुजारीहरूले रगत भएको ताजा मासु  
पोलेर खान्थे जसले गर्दा त्यसमा स्वाद हुन्थ्यो।

परमेश्वरको आज्ञा नमान्ने एलीका छोराहरूले जस्तै आजभोलि धेरै मानिसहरू छन् जसले रगतसमेत भएको मासु पकाएर खान्छन्। यदि परमेश्वरद्वारा निर्देशन दिनुभएको अनुसार खाना खाए मानिसहरूले कम्मै मासु खान्थे होलान्। रगतले मासुलाई स्वाद दिन्छ। चिसो पानीमा बिस्तारै उमालेको मासुको स्वाद कम्मै हुन्थ्यो।

१ शमूएल २:१७

परमेश्वरले निर्देशन भएको अनुसार चाहे पुजारी होस् वा सर्वसाधारण होस् नचल्दा परमेश्वरका निर्देशनहरूलाई हलका रूपमा लिने मानिसहरूको आदत हुन्छ।

लेवी ७:२३-२५

बोसो खान मनाही गरिएको थियो।

लेवी ३:१७

बोसो र रगत खानबाट अलग बस्ने निर्देशन सदाको निमित्त थियो।

### मासु खाँदा नतिजा

उत्पत्ति ९:५,६

यदि कुनै मानिसले कसैलाई मान्यो भने हत्यारालाई मानिसले सजाय दिन्थे। तर मासु खानको निमित्त पशुलाई मारियो भने परमेश्वर आफैले त्यसलाई मृत्युद्वारा त्यस मानिसलाई सजाय दिनुहुन्छ। मासु भएको परिकारको प्रत्येक थालमा यो कुरा लेखिएको हुनुपर्छ "तिमीहरूको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु। हरेक पशुदेखि म प्राणको साटो लिनेछु, र हरेक मानिसदेखि पनि आफ्नो दाजुभाइका प्राणको साटो म लिनेछु।" (उत्पत्ति ९:५)। सृष्टिको सुरुमा खानाको निमित्त पशुलाई मारेर खान परमेश्वरले कहिपनि छुट दिनुभएको थिएन। उहाँले विभिन्न

तरिकाहरूद्वारा आफ्नो वचन पूरा गर्नुहुन्छ। मासु खाँदा ल्याउने क्यान्सर, अल्सर, पेट तथा अन्य ठाउँहरूमा हुने मासुको डल्ला र अरू अनगिन्ति रोगहरूको जग मासु हो। जलप्रलय भन्दा अघिको १० पुस्तासँग जल प्रलयपछिको दस पुस्तासँग तुलना गर्दा परमेश्वरको वचन पूरा भएको देखिएको पाइन्छ।

मासु खानु भन्दा अघिको आयु		र मासु खाएपछिको आयु	
नाउँ	वर्ष	नाउँ	वर्ष
आदम	९३०	शेम	६००
सेथ	९१२	आरफाक्साद	४३८
इनोस	९०५	सेलाह	४३३
कैनान	९१०	इबर	४६४
महालेलिल	८९५	पेलेग	२३९
जेरद	९६२	रिउ	२३९
इनोक	३६५	सेरुग	२३०

(परमेश्वरले स्वर्गमा लानुभएको थियो)

मेथुसेला	९६५	नाहोर	१४८
लामेक	७७७	तेराह	२०५
नोहा	९५०	अब्राहम	१७५

आदमको दस पुस्ता पछिको नोहा आदमभन्दा २० वर्ष बेसी बाँचेका थिए। ८ पुस्ताहरू आदमभन्दा ३९ वर्ष बढि बाँचेका थिए। शेम शाकाहारी भोजनमा हुर्किएको थियो र ठिकै आयुसम्म जिए। तर जलप्रलयको दोस्रो पुस्ताको आयु ४३८वर्षमा झन्यो, जल प्रलयपछिको ८ पुस्ता पहिलेको जस्तो धेरै बाँच्नुपर्नेमा झन छोटो आयुमा झन्यो। तिनीहरू १४८ वर्षको हाराहारीमा बाँचे। उत्पत्ति ९:२०-२३ मासु खाएपछि नोहा रक्सीले चुर भएका थिए।

उत्पत्ति ९:२५ उनका पछिका सन्तानहरूमा श्राप परेको थियो।  
हितोपदेश ३:२०, २१ रक्सीले मात्तिने र मासु खाने आदत सँगसँगै  
जान्छ।

१ शमूएल २:२२ पूजारी इलाईका छोराहरू रगतभएका मासुहरू  
खान्थे र तिनीहरू नैतिक पतन भएका थिए।

### हारेको तथा उदासिनको जीवनको सट्टामा बिजयी जीवन

मुक्ति भनेको हराएको वस्तुलाई फेरि किनेर ल्याउनु हो। परमेश्वरले  
दिनुभएको खानामा आदम र हव्वा सन्तुष्ट थिएनन्। तिनीहरूले मनाही  
गरेको खाना खान लोभ गरे। त्यसले गर्दा तिनीहरूले अदनलाई  
गुमाउनु पन्यो। मुक्ति पाएका मानिसहरू त्यही बाटोमा फर्कनेछन् र  
आदम र हव्वाले हारेका जीवन तिनीहरूले जितेर जिउनेछन्।

उत्पत्ति ३:१-६ आदम र हव्वाको निमित्त खाना नै तिनीहरूको  
स्वामी भएको थियो।

यशैया ७:१४, १५ बालक येशूले खानेकुरालाई जित्न सक्नुभएको  
थियो र दुष्ट कुराहरू गर्न अस्वीकार गर्नुभएको  
थियो। उहाँले जे असल थियो त्यही चुन्नुभयो।

मत्ती ४:३, ४,

लूका ४:३, ४

१ पत्रुस २:२१

मानव येशूले खानेकुरालाई जित्नुभएको थियो।

येशू खीष्टले हामीलाई उदाहरण छोड्नुभएको थियो  
र हामीहरूले पनि उहाँको कदममा हिँड्नुपर्छ।

यशैया ४:१-५

न्यायको दिनमा परमेश्वरलाई छोड्ने चर्चका  
सदस्यहरूलाई तिनीहरूले रोजेको खाना अनुसार  
चिनिएको हुन्छ। तिनीहरूले चर्चको सत्य पति  
खीष्टले निर्देशन गर्नुभएको खाना खान अस्वीकार  
गरेका हुन्छन्।

यशैया ६६:१५-१७

येशू खीष्टको आगमन भन्दा पहिले मानिसहरूको  
परिक्षा तिनीहरूको भोकको आधारमा हुन्छ भनेर

यशैयाले भन्दछन्। जो भोकले मनपरी खान्छन् वा जसलाई भोक वा खानाको अभिलाषाले शासन गर्छ तिनीहरू नाश हुनेछन् र जस-जसले भोक अर्थात् खानालाई जिच्छन् तिनीहरू जोगिनेछन्।

मलाकी ३:१-६,४:५,६ एलिया अन्तिम दिनको बचेखुचेको चर्चको प्रतीक हो।

१ राजा १७:१-६ एलिया मासु खाने अगमवक्ता भनेर चिनिएको थियो।

१ राजा १७:९-१६ पछि मासु नभएको खाना खाने भनेर उल्लेख गरिएको थियो।

१ राजा १९:४-८ उनलाई स्वर्गमा लैजानुभन्दा पहिले उनको खाना रोटी र पानी थियो।

यशैया ३३:१४-१७ येशू आउनुहुँदा स्वर्ग जाने बचेखुचेका चर्चका विश्वासीहरूको खाना पनि त्यही हुनेछ।

यशैया ६५:२१-२५ नयाँ पृथ्वीमा खानाको निमित्त कसैको ज्यान लिइनेछैन।

उत्पत्ति १:२९ अदनको बगैँचामा मासु खाना थिएन। मासु खाने चलन यस पृथ्वीमा पापको श्रापले गर्दा चलेको थियो। उत्पत्ति ३:१७ यदि हामीहरू स्वर्गको नागरिक हौं भने अहिले नै पशु मुर्दाको मासु नखान र आफ्नो पेटलाई पशुको चिहान नबनाउन किन नखोज्ने?

**बँदेल वा सुँगुरको मासु**

उत्पत्ति ७:२ जल प्रलय हुनुभन्दा अघि नै शुद्ध र अशुद्ध पशुहरूलाई छुट्ट्याइएको थियो।



लेवी ११:२-२८	पृथ्वीको, आकाशको र समुद्रका जीवहरू जसले फोहर मैला खान्छन् तिनीहरूको मासु नखान निर्देशन दिइएको छ।
लेवी ११:७,८	सुँगुर वा बँदेलको मासु नखान र नछुन भनिएको छ।
२ पत्रुस २:२२	यो फोहर पशु हो।
मत्ती ७:६	रिसाहा र सानो मनभएको पशु।
यशैया ६६:३-५	सुँगुरको मासु खानु परमेश्वरको निम्ति अमान्य छ। यो उहाँको नाकमा धुवाँ जस्तै हो।
यशैया ६६:१५-१७	येशूको आगमनमा जसले सुँगुरको मासु खाइरहन्छ त्यो नाश हुनेछ।
लूका १५:१५	सुँगुर पाल्ने काम निच काम हो।
मर्कस ५:१४-१७	जो सुँगुर वा बँदेल पाल्छ तिनीहरूमा येशू खीष्टप्रति चासो देखाउँदैन न त उहाँको काममा नै। परमेश्वरको नीतिलाई उलङ्घन नगरि कसैले पनि सुङ्गुर पाल्ने काम गर्दैन।

## १ तिमोथी ४:१-७

बाइबल अध्याय

सन्देश

१ तिमोथी ४:१ अन्तिम दिनहरूमा कतिपय मानिसहरू विश्वासबाट फर्किएर जानेछन्। तिनीहरूले प्रकाश १४को तेस्रो स्वर्गदूतको सन्देशलाई वास्ता गर्दैनन्।

१ तिमोथी ४:१-३ देहायका निश्चित पाँच तत्वहरू अपनाएको कारण तिनीहरू विश्वासबाट हटिनेछन्:

- १ तिनीहरूले टुनामुना आदि गर्ने शैतानका आत्माहरूसँग खेलबाड गर्छन् र मानिसहरूलाई आत्मिक जागरणको नाउँमा मन बहलाइ दिन्छन् जसले गर्दा सनातन परमेश्वरमाथिको सत् विश्वास हटाइन्छ।
- २ धर्मको लुगा लगाएर ढोंगी भएर मानिसहरूलाई आफ्ना झुटा सन्देशद्वारा मख्ख पार्छन्। तिनीहरूको विवेक तातो फलामले डामेको जस्तै कठोर हुन्छ। विवाह गर्नबाट मनाही गरिन्छ। वैधानिक विवाहको सम्बन्धलाई वेवास्ता गर्छन्। वैध विवाहिक दम्पतिसँग बफादार हुनुपर्छ भन्दै स्वस्थ परिवारको वकालत गर्दैनन्। परमेश्वरले उहाँलाई विश्वास गर्नेहरूको निम्ति र सत्यलाई थाहा पाउनेहरूको निम्ति तयार पारिएका खानाहरूलाई कृतज्ञ भएर खानुको अनेकन् बहाना लगाएर नखान जोड दिन्छन्। परमेश्वरलाई त्याग्ने सबैले ती सबै पापहरूका दोषी हुन्छन् भन्ने छैन कोही एकमा दोषी होला भने कोही बढीमा।

- उत्पत्ति १:२९ खानाको निम्ति परमेश्वरले सृष्टि गर्नुभएको खाद्य पदार्थहरू फलफूल, अन्न र बदाम तथा गेडागुडीहरू हुन्।
- १ तिमोथी ४:३ जसले सत्यलाई जान्दछ र ग्रहण गर्दछ त्यसले खानेकुराहरू परमेश्वरलाई धन्यवाद दिएर खान्छ तर अन्तिम समयमा परमेश्वरबाट तर्किएर जानेहरू खानालाई बहिष्कार गर्न पनि उक्साउँछन्।
- १ तिमोथी ४:४ प्रत्येक सृष्टि परमेश्वरले खानको निम्ति बनाइएका वा पशु खानाको निम्ति अनुमति पाइएकाहरू असल हुन्। तर सुँगुर, बँदेल र गिद्धहरू फोहर खाने जात हुन् र तिनीहरू खानु असल होइन (ती पशुहरू खानेले आफ्नै पेटमा फोहरमैला थुपाउँछन्)।
- १ तिमोथी ४:६ परमेश्वरबाट तर्किएर बस्ने ती शिक्षकहरूको शिक्षाबाट अलग हुन येशू ख्रीष्टका असल सेवकहरूले अरूहरूलाई सिकाउँछन्। सत्यबाट तर्किएर बस्नेहरूका शिक्षाबाट अलग हुन चर्चलाई चेतावनी दिएको छ (१ तिमोथी ४:७, १:४, ६:२०, २ तिमोथी २:१६-२३, ४:४ र तितस १:१४)।

## रोग र चङ्गाई

---

बाइबल अध्याय	सन्देश
३ यूहन्ना २	हामीहरू सबै जना स्वस्थ रहनु भन्ने परमेश्वर चाहनुहुन्छ।
मर्कूस २:५-११	शरीर र आत्मा वा दिमागको चङ्गाईको नजिकको सम्बन्ध हुन्छ।
भजन १०३:३	परमेश्वरले सबै रोगहरू निको पार्नुहुन्छ।
यर्मिया १७:१४	कामलाई शिद्धरूपमा गर्नुपर्छ।
व्यवस्था ३४:७	रोगबाट स्वतन्त्र भयो भन्दैमा मृत्युबाट स्वतन्त्र हुनुपर्दैन भन्ने छैन।
उत्पत्ति २५:८, ३५:२९	धेरै अग्रज पुर्खाहरूको मृत्युको बारेमा उल्लेख गर्दा तिनीहरू बिरामी थिए भनेर उल्लेख गरेको छैन।
अय्यूब २:३,४	धर्मी र शिद्ध जीवन कसैले बितायो भन्दैमा रोगबाट मुक्त भएर बस्ने बीमा गरेका हुँदैनन्।
२ कोरन्थी १२:७	कतिपय समयमा बिरामी हुँदा मानिसहरू परमेश्वरको नजिक खिँचिएका हुन्छन्।
१ तिमोथी ५:२३	तिमोथी रोगी थिए। उहाँको नजिक ल्याउन परमेश्वरले रोग आउन अनुमति दिनुहुन्छ तर प्रायजसो मानिसहरूले उहाँलाई निराश पार्दछन्।
यशैया ३८:१-८	राजा हिजकिया बिरामी भएका थिए र प्रार्थनाद्वारा उनी निको भएका थिए र उनको आयु थपिएको थियो।
यशैया ३९:१-८	परमेश्वरको महिमा गर्नुको सट्टा उनले आफूलाई उच्च पारे।

---

- लूका १३:१-५ विरामी भयो भन्दैमा पापीभएको प्रमाणित भएको मानिन्दैन।
- मत्ती ८:१६,१७ खीष्टले हामीहरूको पाप र विमारलाई बोक्नुभएको थियो। यदि हामी परमेश्वरको महिमाको निम्ति र हामीहरूको भलाईको निम्ति हो भने रोगबाट मुक्त हुन हामी परमेश्वरसँग विन्ति गर्न सक्छौं।

### खाना र स्वास्थ्य

- १कोरन्थी ६:१९,२०, भजन १३९:१४ हामीहरूको शरीर परमेश्वरको मन्दिर हो।
- १कोरन्थी ३:१६,१७ तर हामीहरूले मन्दिररूपी शरीरलाई प्रदुषित वा बिषादी बनाउन सक्छौं।
- दानिएल १:८ अस्वस्थ र अनुपयुक्त खाना खाँदा शरीरलाई प्रदुषित पार्न सक्छ।
- लूका २१:३४-३६ कस्तो गुणस्तरको खाना खाने र कति खानेमा होसियार हुनुपर्छ।
- उपदेशक १०:१७ मोसम अनुसारको खाना खाएर बल पाउनुपर्छ।
- यशैया ५५:२ अस्वस्थ वा उपयुक्त नभएको खानाको निम्ति पैसा खर्च गर्दा त्यो बेकारको हुन्छ।
- अय्यूब ३६:१६ स्वस्थकर परिकारहरू तयार पारेर खाऊ।
- लेवी ७:२३ बोसो खान मनाही गरिएको छ।
- व्यवस्था ३२:१४, भजन ८१:१६, १४७:१४ *गहुँका असल दानाहरू खाऊ।*
- हितोपदेश २३:१-३ अनेक किसिमका मनलाई बहकाउने खानेकुराहरू धोकापूर्ण हुन्छ।
- भजन १०३:५ उपयुक्त र पौष्टिक खानामा सन्तुष्ट हुनुपर्छ।



हितोपदेश १५:१७,१७:१,२२,

उपदेशक ९:७ मानिसहरूको मनस्थितिसँग भोक गाँसिएको हुन्छ।

यशैया ७:१४,१५ नौनी र मह खाएर येशूले बालककाल शिद्ध रूपमा बिताउनुभएको थियो। उहाँले आफ्नो भोकलाई सम्हाल्नुभएको थियो। मह खाने बाइबलको नीतिले सबै असल खानाहरूलाई सम्बोधन गरेको हुन्छ।

हितोपदेश २४:१३ मह खाऊ: यो असल छ।

हितोपदेश २५:१६ खानेकुरामा होसियार होऊ।

हितोपदेश २५:२७ धेरै खानु असल होइन।

हितोपदेश २५:२७,२८ आफ्नो भोकलाई नियन्त्रण गर्न नसक्ने मानिस भत्किएको शहर जस्तै हो। असल के हो त्यसलाई ठम्याउन आवश्यक बुद्धि हुँदैन र खराबलाई नचुन उसको मनोबल हुँदैन।

उत्पत्ति २५:२९-३४ आफ्नो भोकलाई नियन्त्रणमा राख्न नसक्दा एसावले आफ्नो जन्मसिद्ध अधिकार गुमायो।

हिब्रू १२:१६,१७ त्यसले गर्दा उसलाई दुराचारीको नाउँ दिइयो।

भजन १०६:१४,१५ भोकलाई सम्हाल्न नसक्दा आत्मिक जीवनलाई दुब्लो बनाउँछ।

हितोपदेश १६:३२ सहरलाई कब्जा गर्नुभन्दा बरू आफूले आफूलाई कब्जा गर्नु बेस।

उत्पत्ति ३:१-६ आफ्नो भोकलाई सम्हाल्न आदम र हव्वा असफल भए।

मत्ती ४:१-४ जहाँ आदम असफल भएका थिए त्यहाँ खीष्टले जित्नुभयो। उहाँका सबै भक्तहरूले पनि त्यही विजय पाउने अपेक्षा गरिएको छ। खानाको अभिलाषाले गर्दा अदनको बगैँचा गुमाउनु पर्‍यो।

केवल भोकको अभिलाषालाई नियन्त्रणमा राख्दामात्रै त्यो फेरि पाउन सकिन्छ।

लूका १२:३५-३७ परमेश्वरको राज्यमा मुक्ति पाएकाहरूलाई खाना खुवाउनेछ।

१कोरन्थी ९:२४-२७ आत्मसंयम नीति येशूभक्तको आवश्यकता हो।

### भोक

अय्यूब ३८:३९-४१ परमेश्वरले पशुहरूलाई पनि भोक दिनुभएको थियो।

भजन १०४:२५-२८ परमेश्वरले जनावरहरूलाई खुवाउनुहुन्छ।

मत्ती ६:२५-२८ तर मानिसहरूको खानाको निम्ति परमेश्वरले बढी चासो लिनुहुन्छ।

व्यवस्था २९:१८, १९ तिर्खा जगाउने कुनै पनि विषाक्त बिरुवा नरोप्नु।

व्यवस्था २९:२०, २१ यस्ता खालका बिरुवा रोप्नेहरू परमेश्वरका जनहरूबाट अलग हुनेछन्। चिया, कफी र चुरोट र अफिम बिरुवाहरू हुन्। तिनीहरूले मानिसहरूलाई लतमा पार्दछ, त्यसकारण त्यस खालका बिरुवाहरू उमारेर मानिसहरूको स्वास्थ्यलाई खेलबाड गर्नेहरूलाई परमेश्वर निको मान्नु हुन्न।

लूका १:१५ जँड्याहा अर्थात् मद्यपान गर्नेहरूको जीवनमा पवित्र आत्माले बास गर्नुहुन्न।

१ कोरन्थी ६:९, १० मद्यपानले मात्तिनेहरू कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन।

न्यायकर्ता १३:१२-१४ कडा पेय पदार्थ अर्थात् मद्यपानबाट आमाहरू अलग रहनुपर्छ।



- लेवी १०:१,२ रक्सीले गर्दा नादाब र अबिहुको अकालमै मृत्यु भएको थियो। त्यो एक उदाहरणको रूपमा लिनुपर्छ।
- दानिएल १:८-१६ दानिएल र उनका साथीहरूले राजाले दिएका मादकपदार्थ खानुभन्दा आफ्नो ज्यानलाई जोखिममा पार्न रोजे।
- दानिएल १:१७-२१ आत्मसंयम आदतले गर्दा तिनीहरू शारीरिक, मानसिक र आत्मिक रूपमा तिनीहरूको साथीहरूभन्दा अघि भएको भेट्टाइएको थियो।
- व्यवस्था ८:१,२ इस्राएलीहरूले आफ्नो अनुभवद्वारा मानिसहरूलाई परमेश्वरको वचन पालन गर्न अग्रसर गराउथे।

### हामीहरूको शरीर स्वस्थ बनाउन परमेश्वरले चासो राख्नुहुन्छ

- जकरिया २:८ आँखाका नानीहरू जस्तै परमेश्वरको निम्ति उहाँका जनहरू उत्ति प्यारो छन्।
- यशैया ५३:४,५ येशू खीष्टले हामीहरूको कमीकमजोरीहरू बोक्नुभयो।
- मत्ती ८:१६,१७ परमेश्वरको प्यार उहाँले बिरामीहरूलाई निको पारेर देखाउनुभयो।
- १ पत्रुस २:२४,३ यूहन्ना २. *हामीहरूको स्वास्थ्य र पापको निम्ति क्षमादान येशूले आफ्नो रगतद्वारा किन्नुभएको थियो।*
- मत्ती ९:३६ मानिसका प्रत्येक थकाईलाई येशूले अनुभव गर्नुहुन्छ।
- भजन ४१:३ बिरामीहरूलाई दया देखाउनुपर्छ।
- १कोरन्थी ६:१९,२० मानिसको शरीर येशू खीष्टको रगतले किनिएको छ।
- रोमी १२:१ हामीहरूको शरीर जिउँदो शहिद वा बलि हुनुपर्छ (परमेश्वरको निम्ति मरेको शहिदको काम छैन)।

- १ कोरन्थी १०:३१ हामी जे खान्छौं जे पिउँछौं त्यो परमेश्वरको महिमाको निम्ति ग्छौं।
- दानिएल १:८ आफ्ना शरीरहरूलाई अपवित्र नपार्न दानिएलले प्रतिवद्धता जनाएका थिए।
- १कोरन्थी३:१६,१७ जसले आफ्नो शरीरलाई अपवित्र पार्छ वा बिगार्छ त्यसलाई परमेश्वरले नाश गर्नुहुन्छ (यथार्थमा आफूले आफैलाई नाश पारिरहेको हुन्छ)।

### रोगी शरीरलाई निको पार्ने परमेश्वरका निकाय वा उपायहरू

- याकूब २:२० कामबिनाको विश्वास मुर्दासरी हो।
- मर्कूस १:३०,३१ येशूको स्पर्शमा चङ्गाई थियो।
- मत्ती ८:७-१३ उहाँका वचनले मानिसलाई निको पार्नुभएको थियो।
- यूहन्ना ९:११ कतिपय समयमा मानिसहरूलाई निको पार्न येशूले अर्कै विवेकको प्रयोग गर्नुभएको थियो।
- हिब्रू ९:१० परमेश्वरको व्यवस्थाले सफा गर्न विभिन्न तरिकाहरू सिकाएको थियो।
- २राजा ५:१०,११ रोगलाई निको पार्न एलीशाले निरन्तररूपमा नुहाउन सिकाएका थिए।
- २ राजा २०:५-७ मानव विवेकभन्दा अर्कै उपचार गर्न राजा हेजकियालाई सल्लाह दिइएका थिए।
- मर्कूस ६:१३ चेलाहरूले बिरामीहरूलाई अभिषेक गरे र तिनीहरूलाई निको पारे।
- याकूब ५:१४-१६ निरन्तर प्रार्थना, पापको स्वीकार र तेलले अभिषेक गर्नु उपचारको पङ्क्तिमा राखिएको छ।
- मर्कूस ५:२३ बिरामीमाथि हात राखिएको थियो।

- मत्ती १७:२१ कहिलेकाहीं उपवास र प्रार्थनाको आवश्यकता पछ्यै।
- गन्ती १२:१३-१५ परमेश्वरले सिकाउनुभएको पाठ नसिकेसम्म कहिलेकाहीं बिरामी झट्ट निको नहुनसक्छ।
- अय्यूब ४२:७-१० जब आफूमाथि गलत तरिकाले आलोचना गरेकाहरूको निम्ति अय्यूबले प्रार्थना गरेका थिए तब उनी निको भएका थिए।
- १ राजा १३:३-६, आपनो महिमाको निम्ति कहिलेकाहीं दुष्ट  
लूका १७:११-१९ मानिसहरूलाई पनि परमेश्वरले निको पार्नुहुन्छ।

### कुहाएर बनाइएको रक्सी वा मादक पदार्थ

कुहिनु मृत्युको प्रतीक हो र मृत्यु भनेको पापको नतिजा हो। रक्सी फलफूल वा अन्न कुहाएर बनाइएको हो। त्यसकारण यो मृत्यु र पापको प्रतक्ष बालक हो। (यो पिउने मानिसले पाप र मृत्युलाई छिटो निम्त्याइरहेको हुन्छ)।

हितोपदेश २०:१ रक्सी वा मादक पदार्थ यहाँ उल्लेख गरिएको कुहाएर बनाइएको हो। यहाँ भनिएको छ मादक पदार्थ होहल्ला वा उपहास गर्ने र धोकेवाज हो। त्यसकारण यो दुष्टताको चरित्र वा स्वभाव हो।

हितोपदेश २३:२०,२१ यहाँ पनि कुहाएर बनाइएको मादक पदार्थको बारेमा उल्लेख गरिएको छ। यो खराब हो र रक्सीले मात्तिने मानिसहरू र उत्पात मच्चाउनेहरूसँग जोडिएको छ।

उत्पत्ति ९:२१ कुहाएर बनाइएको रक्सी वा मादक पदार्थ पिउँदा मानिसहरूको विवेक र इज्जतलाई गुमाउँछ।

यशैया ५:११ कुहाएर बनाइएको रक्सीको दुष्ट स्वभाव यस्तो हुन्छ कि यसले मानिसहरूको रिस वा शारीरिक अभिलाषालाई चर्को बनाउँछ।

- यशैया २८:७ कुहाएर बनाइएको रक्सीले मानिसहरूको आँखालाई धमिल्याइ दिन्छ र आफूले गर्नुपर्ने न्यायोचित व्यवहारलाई तहसनहस पार्दछ।
- हितोपदेश ३१:४,५ यस्तो मादकपदार्थ पिउँदा परमेश्वरको व्यवस्थालाई लत्याउँछ र न्याय गर्नेकुरामा चुक्दछ।
- हितोपदेश २३:२१ यसलाई प्रयोग गर्दा गरिबीलाई निम्त्याउँछ।
- हितोपदेश २३:२९,३० यसले शोक र कचकच वा झगडा निम्त्याउँछ।
- एफिसी ५:१८ कुहाएर बनाइएको रक्सी वा पेय पदार्थ खान विश्वासीहरूको बीचमा मनाही गरिएको छ।
- हितोपदेश २३:३१ यस्तो खालको रक्सीलाई हेर्नसमेत मनाही गरिएको छ।
- १ कोरन्थी ६:१० रक्सी खाएर मात्तिन चाहने वा रक्सीको लतमा लाग्ने कोही पनि स्वर्गमा पस्न सक्दैन। (किनभने त्यहाँ रक्सी हुँदैन र उसको निम्ति स्वर्ग स्वर्ग हुँदैन)।

### नकुहाइएको रक्सी वा पेय पदार्थ

नकुहाइएर बनाइएका रक्सी वा पेय पदार्थ विश्वको इतिहासको सुरुमा प्रयोग हुन्थ्यो। यो अङ्गुर वा फलफूलका रसहरू हुन्।

- उत्पत्ति ४०:९-११ इजिप्टका राजाले अङ्गुरको गुलियो रस खान्थे।
- व्यवस्था ३२:१४ अङ्गुरको शुद्ध रगत वा रातो रस मानिसहरूले पिउने उत्तम पदार्थको रूपमा लिइन्थ्यो।
- भजन १०४:१५ यस प्रकारको रसले मानिसहरूको हृदयलाई खुशी पार्छ।
- न्यायकर्ता ९:१३ यसले परमेश्वर र मानिसलाई प्रसन्न पार्दछ।
- १ तिमोथी ५:२३ यसमा औषधीको गुण हुन्छ।

- मर्कूस २:२२ यदि कुहाएर बनाइएको रक्सीको बोटलमा यो राखियो भने त्यो प्रयोग गर्न नसकिने हुन्छ।
- प्रस्थान १२:१५ खमिर वा खानेकुरालाई भुक्क वा फुलाउने पदार्थलाई निस्तार चाडको बेलामा घरहरूबाट हटाइन्थ्यो।
- मत्ती २६:१७,२६,२८ प्रभु भोज निस्तार चाडको समयमा स्थापना गरिएको थियो। यसबेला प्रयोग गरिएको पेय पदार्थ कुहाएर बनाएको थिएन किन भने कुनै पनि पदार्थ जसले फुलाउँछ त्यो घरमा राख्न मनाही गरिएको थियो। कुहाएर बनाइएको रक्सी वा पेय पदार्थ खाने स्वर्गमा पस्न सक्दैन (१ कोरन्थी ६:१०) तर नकुहाएको रस खाने मानिस स्वर्गमामात्र पस्न सक्ने होइन उद्धारकर्ता र उद्धार गरिएकाहरू परमेश्वरको राज्यमा तिनीहरू खाएर रमाउनेछन्।

## खाना पकाउनु

बाइबल अध्याय	सन्देश
प्रस्थान १६:२३	शबाथको निमित्त पकाउनु
यूहन्ना २१:९-१२	उद्धारकर्ताले खाना पकाउनुभएको थियो।
१ राजा १९:५-८	मानिसहरूको निमित्त स्वर्गदूतहरूले खाना पकाएका थिए।
२ राजा ४:३८-४१	अगमवक्ताहरूको निमित्त खोलिएको स्कुलमा खाना पकाउन अगमवक्ता एलीशाले निर्देशन दिएका थिए।
यर्मिया ७:१८	छोराछोरीहरूले खाना पकाउन आफ्ना आमाहरूलाई सघाएका थिए।
उत्पत्ति १८:१-६	अब्राहमकी श्रीमती साराले स्वर्गदूतहरूको निमित्त खाना पकाएकी थिइन्।
उत्पत्ति २५:२९-३४	याकूबले यस्तो मिठो खाना पकाएकी एसबलाई त्यो खाना आफ्नो जन्मसिद्ध अधिकार गुमाउन पनि राजी भए।

बाइबलको समयमा खानेकुराहरू विभिन्न तरिकाले पकाइन्थ्यो: ओभनमा रोटी बेक गर्थे, लेवी २६:२६। आगोमा रोटी पोल्थे, उत्पत्ति १८:६। कहिलेकाहीँ तावामा पनि रोटी पकाउँथे, १ इतिहास २३:२९। राम्रोसँग नपाकेको रोटी पापको प्रतीक हो, होशे ७:८। खाना उमालेर खाने, इजकिएल २४:५। पोलेर खाने, प्रस्थान १२:९। अन्नहरू तताएर खाने, रूथ २:१४। हरियो मक्कै सुकाएको, लेवी २:१४। सुकेको फलफूल, १ शमूएल २५:१८। बोटलमा हावा नपस्ने गरेर कस्सिएर बिक्रो लगाएर राखेको फलफूलको रस, लूका ५:३७, ३८।

सागपातको झोल वा सुप, २ राजा ४:३८-४१। उमालिएको माछा,  
लूका २४,४२।

### सरल खाना

- उत्पत्ति १८:१-८ विभिन्न परिकारहरू तयार पारेर स्वर्गदूतहरूलाई  
खुवाइएको थियो।
- उत्पत्ति २५:३३,३४ याकूबको आकर्षित खाना रोटी र दाल थियो।
- रूथ २:१४ बोअजले आफ्ना मानिसहरूलाई तीन परिकारहरू  
खुवाएका थिए।
- १शमूएल३०:११,१२ रोटी, सुकेको फलफूल र पानीले भोको र मुर्छा  
पर्न लागेको मानिसलाई ख्वाएर फुर्तिलो  
बनाइएको थियो।
- १राजा १७:१३,१४ एलियाले वर्षभरि रोटी र पानीमात्र खाए भनेर  
आभास् दिएको छ।
- १ राजा १९:६,७ एलियालाई स्वर्गदूतले रोटी र पानी दिएका थिए।
- २ राजा ४:३९-४२ सागपातको झोल वा सुप, जौको रोटी र मकै  
खानाहरू अगमवक्ताका स्कुलका खाना थिए।
- मत्ती १४:१९ येशूले हजारौंलाई माछा र रोटी खुवाउनुभएको  
थियो।
- यूहन्ना २१:९,१२ येशूले दुई थरीका खानाहरू पकाउनुभएको  
थियो।

“यदि हामीहरूको घरमा बाइबलको योजना अनुसार खाना पकाइयो भने  
अरुची वा अपच हुने रोग कम हुन्थ्यो र घरका महिलाहरूले  
तिनीहरूको बाइबल पढ्न समय पाउन सक्थे।”-एलेन जी हाइट,  
टेस्टिमोनिय, टेली २, पृ. ३६७बाट रूपान्तरित।

## खानालाई जोगाउने

- यूहन्ना ६:१२ प्रार्थना गरिएको खाना फाल्न उचित छैन, त्यसकारण अलिकति बचेको पनि बचाइ राख्नुपर्दछ।
- यशैया ५९:७ खाना फ्याँक्ने वा खेर फाल्ने बानी दुष्टतासँग जोडिएको छ।
- हितोपदेश २३:२,३, लूका २१:३४ अत्याहार, खञ्जुवा, खानाको निमित्तमात्र बाँच्ने भएकोले जथाभावी खाने, अपच र अमन हुने गरि खानुबाट सतर्क गरिएको छ।
- हितोपदेश १८:९ जथाभावी खाना वा खेर फाल्ने आदतलाई अल्छिको भाइ भनेर सम्बोधन गरिएको छ।
- हितोपदेश ६:६-८ गर्मी मौसममा खाना जम्मा गर्नु र जाडोको लागि तयार रहनु।
- हितोपदेश ३०:२५ शारीरिक रूपमा कमजोर छु भन्दैमा जाडोको मौसमको निमित्त खाना जम्मा नगर्नु उचित बहाना होइन।
- उत्पत्ति ४१:२८-३६ सहकाल अर्थात् खाना प्रसस्त भएको बेलामा खानेकुरा जम्मा गर्न परमेश्वरले निर्देशन दिनुभएको छ जसले गर्दा अनिकालमा खाना प्रसस्त होस्।
- मर्कूस २:२२ फलफूलका रसहरूलाई बिक्रो लगाएर जम्मा गर्ने चलनलाई येशूले अनुमोदन गर्नुभएको छ।
- २राजा ४:३८-४१ खेतबारीमा पाएका हरियोपरियो वा जरिबुटीहरू खानाको निमित्त प्रयोग गर्न सकिन्छ।
- हितोपदेश ३१:३७ लक्ष्मिण भएकी स्त्रीले घरको निमित्त चाँजोपाजो राम्रोसँग मिलाउँछिन्।



## रोटी

उत्पत्ति १८:१-८, १९:१-३, प्रस्थान २९:२, २३, लेवी २:११, २३:५, व्यवस्था १६:१६, १ कोरन्थी ५:७, ८ खमिर वा पिठो फुलाउने नभएको रोटी।

गन्ती ८:५

बाइबलमा दिएको खाना बनाउने तरिका।

प्रस्थान १२:३४, आमोस ४:५, लेवी ७:१३, २३:१७, मत्ती १३:३३, १६:६-१२, लूका १२:१, १ कोरन्थी ५:६, ७ र होशे ७:४ खमिर भएको रोटी।

प्रस्थान २५:२३-३०, ४०:२२, २ इतिहास २:४, १ इतिहास ९:३२, लेवी २४:५-८, १ शमूएल २१:६, लेवी २४:९, १ शमूएल २१:३, ४ र यूहन्ना ६:३२-३४, ५३-६३ पवित्र रोटी।

न्यायकर्ता ७:१३-१५, १ राजा १७:६, १४-१५, २ राजा ४:४२-४४, यहोशू ९:३-१४, मत्ती ४:३, ४, मर्कूस ६:३७-४४, लूका २४:३०, ३१, ३५, मत्ती २६:२६, ६:९-१५ र यशैया ३३:१५-१५ बाइबलको इतिहासमा रोटीसँग जोडिएको रोचक घटनाहरू।

## मखन

आफ्नो हिब्रू बाइबलको संस्करणमा डाक्टर बर्निचले सिधा नौनी नभनीकन जम्मा गरिएको क्रिम भनेर उल्लेख गरेका छन्। देहायका पदहरूमा त्यसलाई खानाको निम्ति गरिने प्रयोजनलाई बताइएको छ: उत्पत्ति १८:८, व्यवस्था ३२:१४, न्यायकर्ता ५:२५, २ शमूएल १७:२९, अय्यूब २०:१७ र यशैया ७:१५, २२।

मखनलाई प्रतीकको रूपमा पनि प्रयोग गरिएको छ: भजन ५५:२१, अय्यूब २९:६ र हितोपदेश ३०:३३। पौराणिक कालमा आजको जस्तै मानिसहरूले मखनलाई प्रयोग गर्दैनथे। ग्रीक वा युनानीहरू र रोमीहरूले मखनलाई औषधीको रूपमा प्रयोग गर्थे।

## जाडो मौसमको निम्ति खाना संचिता गर्नु

हितोपदेश ६:६-८, अय्यूब १२:७, हितोपदेश ३०:२५ कमिलाहरूको उदाहरणलाई हेर्नुपर्छ।

२ शमूएल १६:१, १ शमूएल २५:१८, लेवी २:१४ सुकाउने

२ शमूएल १६:१, मत्ती ९:१७ भाँडो वा सिसिमा बिको लगाएर राख्ने।

रूथ २:१४, १ शमूएल १७:१७ तातो पारेर सुकाउनु।

## पहिरण

“बाइबलले मानिसहरूलाई शालीन वा गर्वरहित साधारण लुगा लगाउन सिकाउँदछ।...कुनै किसिमको पहिरन जसले लगाउनेलाई आकर्षित गर्दछ र उसलाई प्रशंसा गर्न मानिसलाई उत्तेजित गराउँछ त्यो परमेश्वरको वचनले अनुमोदन गरेको साधारण वा शालीन पहिरनबाट अलगयाइएको छ।”-एलेन जी हाइट, मिनिस्ट्री अफ हिलिङ्ग, पृ. २८७बाट रूपान्तरित।

### सरल पहिरण येशूभक्तको चिनारी

बाइबल अध्याय

सन्देश

हिब्रू २:१०

हामीहरूको मुक्तिको नायक येशू खीष्ट हुनुहुन्छ।

२ तिमोथी २:३,४

सत्य येशूभक्तहरू असल सिपाहीहरू हुन्।

एफिसी ६:१०-१७,

हामी शैतानका वीरहरूसँग युद्ध गरिरहेका छौं।

१ पत्रुस ५:८,९

युद्धमा जाने सेनाहरूले फरक युनिफोर्म वा पोशाक लगाएका हुन्छन्।

उत्पत्ति ३:७

जब आदम र हव्वा शैतानको पूरा नियन्त्रणमा थिए तिनीहरूले तिनीहरूको दिमागले बताए अनुसारको लुगा लगाएका थिए। त्यो लुगाले न त माथीको भाग न त तलको भाग छोपेको थियो।

उत्पत्ति ३:१५,२१

जब तिनीहरूको हृदयमा शैतानको विरुद्धमा शत्रुता राखिदिनुभयो तब उहाँले तिनीहरूको लगाउने लुगालाई बदल्नुभयो र आफैले लगाइदिनुभो। आधा लुगा लगाएर उहाँको सेवा गर्ने काममा उहाँले ग्रहण गर्नुभएन।

- गन्ती १५:३८,३९ जब कोही परमेश्वरको सेनामा भर्ती हुन्छ तब उसले संसारका मानिसहरूको भन्दा फरक लुगा लगाउनुपर्छ।
- यशैया ३:१६-२४ फेशनको निम्ति लगाउने ती लुगाहरू संसारको कुनै न कुनै भागमा दामी पहिरनको रूपमा लगाएइको हुन्छ।
- न्यायकर्ता ८:२४ इश्रमाएलीहरूले कानमा गहनाहरू लगाउँथे।
- यशैया ३:१६ हठी मानिसहरूले संसारमा त्यस्ता गहनाहरू सधैं लगाएको पाइन्छ।
- हितोपदेश ७:१०,  
उत्पत्ति ३८:१५ चरित्रहीन स्त्रीहरू तिनीहरूको लुगाले चिनिन्छन्।
- २ राजा ९:३०,  
इजकिएल २३:४० इजबेलले गाजल लगाएर केश बटारेकी थिइ।
- १ पत्रुस ३:३-५ अझ कुनै कुनै अनुवादमा आँखा वा अनुहार रङ्गाएकी थिइ भनिएकोको छ। अनुहार रङ्गाउनु वा नक्कल पार्नु र गहना लगाउनु संसारको पोशाक हो।
- १ तिमोथी २:९,१० पवित्र स्त्रीहरू जसले परमेश्वरमाथि भरोसा राख्छन् तिनीहरूले अरूलाई आकर्षण गर्न जिउलाई सजाउँदैनन्।
- १ तिमोथी २:९,१० परमेश्वरका जनहरूले सकेसम्म सरल पोशाक लगाउनुपर्छ।

दुई खालका पोशाकहरू जुन लेवी व्यवस्थाले अनुमोदन गरेको

- यशैया ६१:१० पोशाकहरू खीष्टको धार्मिकताको प्रतीक हुन्।
- यशैया ६४:६ हामीहरूको आफ्नै धर्मकर्म वा धार्मिकता फोहरी थाड्ना हो।
- व्यवस्था २२:११ दुई थरीका कपडाहरू मिसाएर लुगा सिउन इस्त्राएलीहरूलाई मनाही गरिएको थियो। त्यसको

लेवी १३:४७-५७

अर्थ हामीहरूको आफ्नै धर्मात्मापनासँग येशूको धार्मिकता मिसाउनुहुन्न भनेर देखाएको थियो। यदि लुगामा कुष्ठ रोगको दाग बेहिएको छ भने त्यो लुगा आगोमा जलाउन लगाउइन्थ्यो। अरूको जीवनलाई हानी गरेर कसैले लुगा लगाउन हुन्नथ्यो। कुष्ठ रोग पापको प्रतीक थियो। सबभन्दा हिंस्रक पाप भनेको घमण्डीपना हो। यसले लुशीफरलाई खसालेको थियो (इजकिएल २८:१७)। कतिपय संसारका सांसारिक लुगाहरूले मानिसहरूलाई घमण्ड गर्न लगाउँछन्। आफू ठूलो मानिस हुँ भनेर देखाउने खालका लुगाहरू येशूभक्तले लगाउनुहुन्न। कतिपय इसाई हुँ भन्नेहरूले ती लुगाहरू तिनीहरूलाई उपहारको रूपमा दिएका हुन् भनेर भन्लान्। त्यसले गर्दा तिनीहरूलाई घमण्डी बनाउँदैनन् र ती लगाउँदा कुनै हानी हुँदैन भन्छन् होला। तर ती लुगा अरूलाई आकर्षित गर्ने हुन्छन् र कतिपयको निम्ति विश्वासको निम्ति तगारो बन्न सक्छ जसले गर्दा आत्मिक मृत्युलाई निम्त्याउन सक्छ।

लेवी १३:५८

यदि सांसारिक आकर्षणलाई प्रतिनिधित्व नगर्ने गरेर त्यही लुगालाई नयाँ तरिकाले सिलाइन्छ भने त्यो येशूभक्तले लगाउन सक्छ।

गन्ती १५:३९

येशूभक्तको लुगाले परमेश्वरको व्यवस्थालाई सम्झना गराउनुपर्छ।

उत्पत्ति ३४:१,२

आफ्नी छोरी दिनालाई याकूबले सांसारिक युवा मानिसहरूसँग घुलमिल गर्न दिए।



© Nathan Greene. All rights reserved

उत्पत्ति ३४:४-३१      त्यसको फलस्वरूप  
वेइज्जत र लज्जा सहनुपयो।

उत्पत्ति ३५:१-४

अनि आफना घरका मानिसहरूलाई लुगा बदल्न र  
गहनाहरू फुकाल्न अन्हाए। यदि दिनाले  
परमेश्वरले भन्नुभएको जस्तो लुगा लगाएकी भए  
आफू आकर्षित बनेर सांसारिक राजकुमार र  
राजकुमारीहरूसँग मिसिन आमन्त्रण गर्ने थिइँन।  
शत्रुका पासोहरूबाट सुरक्षित राख्न परमेश्वरले  
आफना जनहरूलाई सरल लुगा लगाउन  
अन्हाउनुभएको छ। सरल लुगा लुगा लगाउने  
युवा युवतीहरू अरूको पासोबाट उम्कन  
सक्छन्।

यहोशू ७:२१

स्त्री र पुरुष संसारका लुगा जस्तै हुन्।

मत्ती २३:५

घमण्ड वा अहंकारितालाई पोषाउने पुजारीहरूको  
येशूले बिरोध गर्नुभएको थियो।

### लुगाको बारेमा विभिन्न निर्देशनहरू

व्यवस्था २२:५

स्त्रीहरूले पुरुषको लुगा लगाउनुहुन्न, न त  
पुरुषहरूले स्त्रीको लुगा लगाउनुहुन्छ।

हितोपदेश ३१:२१

जाडोमा थपेर लुगा लगाउनुपर्छ।

प्रेरित १२:८

रातको निम्ति उचित लुगा लगाउनुपर्छ।

१ तिमोथी २:९

येशूभक्तहरूले सरल लुगा लगाउनुपर्छ तर  
संसारको जस्तो आकर्षित गर्ने खालका होइन।  
शरीरका संवेदनशील अङ्गहरूलाई उदाङ्ग पारेर  
लुगा लगाउनुहुन्न।

प्रकाश १७:४,५

यस्ता लुगाहरू लगाउँदा चरित्रहीन बनाउँछ र  
येशूभक्तलाई सुहाउँदैन।

प्रकाश १९:८

येशूका सही भक्तहरूले लुगाहरू परमेश्वरको चाहना अनुसार धार्मिकताको प्रतीक भएको हुनाले जथाभावी र फोहरी लुगा लगाउनुहुन्न।

३ यूहन्ना २

परमेश्वर चाहनुहुन्छ कि येशूभक्तहरू स्वस्थ रहनु, त्यसकारण शरीरलाई हानी गर्ने खालका लुगाहरू लगाउन मनासिव छैन।

प्रकाश १:१३,

व्यवस्था १०:५ स्वर्गको पहिरण अनुसार छाती र तिघ्नासम्म छोप्ने लुगा लगाउनु पर्छ तर सांसारिक पहिरणमा त्यसको उल्टो छ। लुगाहरू कुमबाट तलसम्म लगाउनुपर्छ तर कम्मरबाटमात्र झुन्ड्याएर लगाउने होइन। सबै येशूभक्तहरू सरल, स्वस्थ, सफा र असल स्वाद देखाउने लुगा लगाउनुपर्छ। त्यसले गर्दा स्वर्गका नीतिहरूलाई प्रतिनिधित्व गर्दछ।



## चर्चका बिधिहरु

“बप्तिस्मा र प्रभुभोजका विधिहरू दुई स्मारक स्तम्भहरू हुन्। एउटाचाहीं चर्चको बाहिर गरिने र अर्को चाहीं चर्चभित्र। ती विधिहरूमा येशू खीष्टले सत परमेश्वरको नाउँ कोर्नुभएको छ।”- एलेन जी हाइट, टेस्टिमोनिय फर द चर्च, ठेली ६, पृ. ९१बाट रूपान्तरित।

### बप्तिस्मा

“येशू खीष्टबिना बप्तिस्माको विधि बेकारको हुन्छ।”

बाइबल अध्याय

सन्देश

एफिसी ४:५

एक बप्तिस्मा।

हिब्रू ६:२

बप्तिस्मा बारेमा शिक्षा।

प्रेरित २:३८

जब कोही पश्चाताप गर्छ तब उसलाई खीष्टको रगतले धोइएको हुन्छ र उसले बप्तिस्मा लिन्छ अनि उसले पवित्र आत्माको बप्तिस्मा पाउँछ।

१ यूहन्ना ५:८

अनि आत्मा, पानी र रगतले यस संसारमा साक्षी बक्छ।

यूहन्ना ३:२३

प्रसस्त पानीको आवश्यकता छ।

प्रेरित ८:३६

पानीमा पस्नु जरूरी छ।

प्रेरित ८:३८

दुवै बप्तिस्मा लिने र दिने पानीमा हुनुपर्छ।

मत्ती ३:१६,

बप्तिस्मापछि तिनीहरू पानीबाट बाहिर

प्रेरित ८:३९

निस्कन्छन्।

रोमी ६:४,

कलस्सी २:१२

बप्तिस्मा खीष्टलाई गाडिएको सम्झना हो।

रोमी ६:३-११

पापमा मर्नु अत्यन्त आवश्यक छ।

रोमी ६:१-५

पुनरुत्थानको शपथ।

यूहन्ना ३:५, रोमी ६:४-६, कलस्सी २:१२, १३ नयाँ जीवनको जन्म।  
एफिसी ५:२६, प्रेरित २२:१६ भित्री सफा गरिएको बाहिरी विधि।

मत्ती २८:१९ त्रिएक परमेश्वरको नाउँमा।

गलाती ३:२७,

रोमी ६:३ खीष्टमा लिने बप्तिस्मा।

प्रेरित १०:४८, १९:५ येशू खीष्टको नाउँमा बप्तिस्मा लिने। बप्तिस्मा  
चर्चको ढोका हो।

१ पत्रुस ३:२१,

मर्कूस १६:१६ बप्तिस्मामा हुने मुक्ति: यो असल विवेकको  
जवाफ हो।

प्रेरित ८:३९ यसले खुशियाली ल्याउँछ।

### नम्रताको विधि

यूहन्ना १३:१-४ निस्तार चाड पछि स्थापना गरिएको।

यूहन्ना १३:५ येशूले चेलाहरूको पाइताला धुनुभएको थियो।

यूहन्ना १३:६-९ येशूबाट खुट्टा धुइनु आफू अयोग्य भएको पत्रुसले  
देखाएका थिए तर जब त्यसको आवश्यकता देखे  
तब मञ्जुर गरे।

यूहन्ना १३:१०, ११ यो यहूदाको अन्तिम मौका थियो।

यूहन्ना १३:१२, १३ येशूले के गर्नुभयो सो तिनीहरूलाई थाहा छ कि  
भनेर उहाँले चेलाहरूलाई सोध्नुभएको थियो।

यूहन्ना १३:१४ "यदि म तिमीहरूको गुरु र प्रभु हुँ भनेर  
तिमीहरूको खुट्टा धोएँ भने तिमीहरूले पनि एक  
आपसको खुट्टा धुनुपर्छ।"

यूहन्ना १३:१५ "मैले तिमीहरूलाई जे गरें त्यो तिमीहरूले पनि  
गर्नुपर्छ।"

यूहन्ना १३:१६ "सेवक उसको मालिकभन्दा ठूलो हुँदैन।"

- यूहन्ना १३:८-११ नम्रताको बिधिलाई तिरस्कार गर्नुको अर्थ उच्च सफाईलाई तिरस्कार गर्नु हो।
- यूहन्ना १३:१७ “यदि तिमीहरूलाई यो थाहा छ भने तिमीहरू धन्यका हौं यदि तिमीहरूले पालन गर्नु भने।”
- यूहन्ना १३:१,२, मत्ती २६:३० निस्तार चाडको खानापछि नम्रताको विधि चलाइएको थियो। तर प्रभुभोजको बेलामा रोटी र दाखरस खानुभन्दा अघि स्थापना गरिएको थियो। जब प्रभु भोज सकियो तब तिनीहरू भजन गाएर बाहिर निस्केका थिए।
- १ तिमोथी ५:१० यो सुरूको चर्चमा चलाइएको थियो।

### प्रभु भोज

- १ कोरन्थी ११:२३ येशू खीष्टलाई धोका दिने रातभन्दा अघिल्लो दिनको बिहिवार बेलुका प्रभुभोज स्थापना गरिएको थियो।
- १कोरन्थी११:२३,२४ रोटी येशूको शरीरको प्रतीक हो।
- १ कोरन्थी ११:२५ दाखरस येशूको रगतको प्रतीक हो।
- १ कोरन्थी ११:२६ येशूको दोस्रो आगमनको सम्झना।
- १कोरन्थी११:२७,२९ अयोग्य तरिका वा विधि पुन्याउनमात्र हो भनेर खानु पाप हो।
- १कोरन्थी११:२९,३० प्रभुभोजद्वारा प्रभुको शरीरको श्रद्धा नगरि खाँदा त्यसले रोग र असमायीक मृत्यु ल्याउँदछ।
- १ कोरन्थी ११:२८ प्रभुभोजमा भाग लिनुभन्दा पहिले सबैले पहिला आफूले आफूलाई जाँच्नुपर्छ।
- मत्ती २६:२०-२८ कसैलाई आलोचना नगरि “प्रभु म ऊ हुँ र?” भनेर आत्मआलोचना गर्नुपर्छ।

- मत्ती २६:२९ बोटको फलको रस नखान प्रतिवद्धता उद्धारकर्ताले जनाउनुभएको छ जबसम्म सबै जना उहाँको राज्यमा पस्न सक्दैनन्।
- प्रेरित २:४६ प्रारम्भिक चर्चमा दिनदिनै रोटी भाँचिन्थ्यो।
- प्रेरित २०:७-११ मध्य रात र बिहान अघि पावलले रोटी भाँचेका थिए। यो विधि अत्यन्त पवित्र छ तर कुनै पनि बेला मनाउन सकिन्छ।

### दशांस:

*“स्वइच्छाले दिएको दशांस र भेटी सुसमाचारको प्रचारको निम्ति आय हो।”*

- भजन २४:१ यस पृथ्वीमा भएका सबै थोक परमेश्वरको हो।
- व्यवस्था ८:१८ धनसम्पत्ति परमेश्वरबाट आउँछ।
- मत्ती २५:१४ परमेश्वरका थोकहरूलाई सम्हाल्न हामीहरूलाई जिम्मा दिइएको छ।
- लेवी २७:३० यो पवित्र छ र जसलाई पायो त्यसको निम्ति होइन।
- मलाकी ३:८ जसले आफ्नो लागि मात्र दशांस प्रयोग गर्छ उसले परमेश्वरलाई लुटेको हुन्छ।
- लेवी २७:३१ यदि त्यसलाई आफूखुशी प्रयोग गरियो भने त्यसको पाँचौं भाग थपि दिनुपर्छ।
- लेवी २७:३३ इमान्दारितासाथ दिइएको दशांस दस भागको एक भाग हो। त्यो चाहे धेरै होस् वा थोरै होस्।
- योयल २:१७ पुजारी र जसले पवित्र थोकहरूको सेवा गर्छ तिनीहरू प्रभुका सेवकहरू हुन्।
- गन्ती १८:२०-२४ तिनीहरूलाई दशांसबाट प्रभुले सम्हाल्नुभएको थियो।

- प्रेरित १३:२-४ पौराणिक कालमा जस्तै परमेश्वरले आफ्ना कामदारहरू अहिले पनि चुन्नुहुन्छ।
- १ कोरन्थी ९:८-१३ जो आत्मिक कामहरू गर्छन् तिनीहरूलाई भौतिक वस्तुहरूबाट सहयोग पुऱ्याइरहेको हुन्छ।
- १ कोरन्थी ९:१४ जसरी पुजारीहरूलाई दशांसबाट सम्हालेका थिए “त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूलाई दशांसबाट जिउनको निम्ति प्रभुले अनुमोदन गर्नुभएको छ।” एलेन जी हाइट, आक्ट्स अफ आपोस्टल्स, पृ. ३३५-३३६बाट रूपान्तरित।
- मत्ती २३:२३ हामीहरूले दशांस दिनुपर्छ भनेर येशूले भन्नुभएको छ।
- उत्पत्ति १४:१७-२४ अब्राहमले मेलशिजेडाकलाई दशांस दिएका थिए।  
हिब्रू ७:१-१६ हामीहरू पनि त्यही पूजारीपनाको मुनि सेवा गर्छौं। खीष्टका अनुयायीहरूले दशांस दिनुपर्छ। गलाती ३:७,२९।
- गन्ती १८:२६-२८ चर्चका पास्टरहरूले पनि दशांस दिनुपर्छ।  
मलाकी ३:१० दशांस परमेश्वरको भन्डारमा ल्याइन्छ।  
मलाकी ३:१०-१२, जसले इमान्दारिताका साथ दशांस दिन्छ त्यसलाई  
हितोपदेश १०:२२ आशिष मिल्दछ।

### भेटी

- मलाकी ३:८ प्रत्येक येशूभक्तबाट यो अपेक्षा गरिएको छ।  
हितोपदेश ३:९,१०,  
प्रस्थान २३:१९ जे उत्तम छ त्यो दिनुपर्छ।  
मत्ती ६:१-४ देखावटी रूपमा अरूबाट प्रशंसा पाउन होइन तर परमेश्वरको नजरमा मात्र भेटी दिइनुपर्छ।  
हागै १:५-११ जसले लोभ गर्छ त्यो श्रापित भएको हुन्छ।  
लूका ६:३८ परमेश्वर असल भेटी दिनेवाला हुनुहुन्छ।

२ कोरन्थी ९:६-१५ प्रफुल्ल हृदयले दिनेलाई माया गरिन्छ।  
हितोपदेश १९:१७ गरिबलाई देऊ।

### चर्चको संगठन

“चर्चमा हुनुपर्ने तालमेल र नियमवद्धरूपमा चलने नीतिको विरुद्धमा बोल्दै आफ्नो तर्क निकालेर तपाईंको विश्वास धमिल्याउन कसैलाई पनि कहिल्यै पनि अनुमति नदिनुहोस्।”-एलेन जी हाइट, टेस्टिमोनिय, ठेली ५, पृ. २७४बाट रूपान्तरित।

व्यवस्था १:१५ पौराणिक संगठन अहिलेको जस्तै थियो।  
सबै संस्थाको केन्द्रविन्दु परमेश्वर हुनुहुन्छ। परमेश्वर पछि उहाँको सम्बाददाता अगमवक्ता हुन्छन्। अनि चर्चको संगठन यसरी भएको छः

- १ हजारौं जनाहरूका अगुवा- जनरल कन्फरेन्स।
- २ सयौं जनाहरूका अगुवा - युनियन कन्फरेन्स।
- ३ पचासौं जनाहरूका अगुवा - स्थानीय कन्फरेन्स।
- ४ दसौं जनाहरूका अगुवा -चर्चहरू

तिनीहरूको अलावा पदाधिकारी र सचिवहरू हुन्छन् जसले चर्चका विभिन्न निकायहरूमा काम गर्छन्।

१ कोरन्थी १४:३३,४० नियमवद्धरूपमा इसाई चर्च चल्दछ।

१ तिमोथी ४:१४ चर्चका पदाधिकारीहरूले पास्टहरूलाई अभिषेक गर्दछन्।

१ कोरन्थी १६:१,२ सबै चर्चमा एकनासको प्रणाली।

प्रेरित १५:१-४ जटिल समस्याहरू स्थानीय चर्चबाट कन्फरेन्स वा माथिल्लो निकायमा ल्याउँदछन्।

प्रेरित १५:१-४ कामलाई अघि बढाउन सभा बोलाइन्छ।

प्रेरित १५:२३-२५ निर्णयका टिपोटहरू सबै चर्चहरूमा पठाइन्छ।

प्रेरित १५:३०,३१ दस्तावेज अर्थात् निर्णयका कागजपत्र पहिला समस्या सुरुभएको चर्चमा सुनाइन्छ।

प्रेरित १६:१,४,५ अनि अरू चर्चहरूमा सुनाइन्छ।  
 प्रेरित ८:२६,२९, १९:२१,२२ उपयुक्त संगठन भएतापनि प्रत्येक  
 कर्मचारी परमेश्वरको अगुवाई अनुसार काम गर्न स्वतन्त्र छ।  
 तितस १:५ आफ्नै स्थानीय एल्डरहरूलाई स्थानीय चर्चले  
 अभिषेक गर्न सक्दैन।

### स्थानीय चर्चका पदाधिकारीहरूको नियुक्ति

तितस १:५ एल्डर वा बिशप।  
 १ तिमोथी ३:१४ डिकन।  
 रोमी १६:१,२ डिकनेस।  
 फिलिप्पीहरूलाई कहिलेकाहीं एक जनाभन्दा वढि एल्डर र डिकन पनि  
 नियुक्त गरिएको हुन्छ।

### एल्डर वा बिशपको काम र कर्तव्य

१ तिमोथी ३:१-३ चरित्रमा खोट नभएको, सिकाउन सक्षम भएको।  
 १ तिमोथी ३:४,५ आफ्ना घर र छोराछोरीहरूलाई बशमा राख्न  
 सक्ने।  
 १ तिमोथी ३:७ चर्चभन्दा बाहिरका मानिसहरूबाट पनि श्रद्धा  
 पाएको व्यक्ति हुनुपर्छ।  
 तितस १:९ विश्वास तथा आस्थामा संतुलित वा स्पष्ट भएको,  
 अरुलाई हौशला दिनसक्ने र आफ्नो भाऊ  
 खोज्नेहरूलाई चित्त बुझाउन सक्ने।  
 तितस १:१०-१३ चर्चमा समस्या ल्याउनेहरू र जथाभावी चलने  
 चर्चका सदस्यहरूलाई सच्याउन सक्ने।  
 १ तिमोथी ३:६ अनुभव भएको।

### डिकनको काम र कर्तव्य

- प्रेरित ६:१-५ चर्चको अस्थायी कारोबार हेर्ने।  
१ तिमोथी ३:८,९ चरित्रमा निष्कलङ्क र जसले बिबेकलाई कहिल्यै पनि वेवास्ता नगर्ने।  
१ तिमोथी ३:१२ आफ्ना छोराछोरी र घरलाई नियन्त्रण गर्न सक्षम।  
१ तिमोथी ३:१० अभिषेक गर्न योग्य प्रमाणित भएको।  
१ तिमोथी ३:१३, प्रेरित ६:८ विश्वासिलो र भरपर्दो डिकनहरू चर्चको निम्ति अत्यन्त मूल्यवान हुन्छन्।

### महिला डिकन

- रोमी १६:१,२ चर्चसँग सम्बन्धित कारोबारमा भाग लिने र विशेष गरेर आवश्यक परेकाहरूको सेवा गर्ने।



## परमेश्वरका केही प्रतिज्ञाहरू

“सबै परमेश्वरका प्रतिज्ञाहरू उहाँमा (येशूमा) हो हुन्छन्, र हामीबाट परमेश्वरको महिमाको निम्ति उहाँमा आमेन।” २ कोरन्थी १:२०, २ पत्रुस १:४।

जीवनका विभिन्न परिस्थितिहरूका निम्ति केही प्रतिज्ञाहरू:

पापीहरूको निम्ति:- रोमी ५:८,६, १ तिमोथी १:१५, १ पत्रुस ३:१८, यशैया १:१८,

१ यूहन्ना १:९,७, एफिसी २:४,५,८, यूहन्ना १६:७,८, एफिसी ४:१७-२५,

१ यूहन्ना ३:४, भजन ३७:३१, यशैया ४३:२५,२६, ६१:१०।  
इसाई अर्थात् येशूभक्तको निम्ति: -१ कोरन्थी १०:१३, १ पत्रुस ४:१२,१३,१५, यशैया ४१:१०,११, १३-१५, १ पत्रुस ३:१२, यशैया ४३:२,३, भजन ९१:१५, यशैया ४९:२५, मत्ती ६:६, याकूब १:५-८, लूका ११:९-१३, भजन ९१:९,१०,

प्रकाश ३:१०, भजन ३४:७, प्रकाश २२:१४।

जसले बिजयी जीवन यापन गर्छ: - १ यूहन्ना ५:४, प्रकाश २:७,११,१७,२६-२८, ३:५,१२,२१।

विश्वासबाट पछि हट्नेहरू:- यर्मिया २:१९,२०, ३:१२,१३, होशे १४:२, यर्मिया २९:१३,११,३१:३, यर्मिया ३:१४,२२, होशे १४:४,५, ६१:१।

युवायुवतीहरूको निम्ति: - हितोपदेश ८:१७, १ यूहन्ना २:१३,१४, हितोपदेश २०:२९, भजन ११९:१३।

बृद्धलाई: - भजन ९२:१३,१४, हितोपदेश १६:३१, २०:२९, भजन ७१:९,१८, यशैया ४६:४, भजन ४८:१४, ११६:१५।

बिधवालाई: - यर्मिया ४९:११, हितोपदेश १५:२५, भजन ६८:५,६,  
१४६:९।

टुहुरालाई: -हितोपदेश २३:१०, यर्मिया ४९:११, होशे १४:३, भजन  
१०:१४, ६८:५।

शोक गर्नेहरू- मत्ती ५:४, यशैया ६६:१३।

### खाना र पहिरन

खीष्टबाट तर्किएर जाने दुलहीकी पहिरन

यशैया ३:१६-२४ संसारिक पहिरन जसले मानिसहरूलाई आफूतिर  
आकर्षित गर्ने लुगा लगाउँछन्।

यशैया ६४:६ अरूभन्दा आफूलाई धर्मात्मा देखाउने पोशाक।

येशूका सही र सत्य दुलही वा परिपक्व येशूभक्तको पहिरन

१ पत्रुस ३:१-५ अनावश्यक गहनाहरू लाउनबाट स्वतन्त्र।

१ तिमोथी २:९,१० सरल लुगा।

यशैया ६१:१० धार्मिकताको पोशाक।

येशूलाई अस्वीकार गरेर चल्ने उहाँकी दुलहीको खाना

यशैया ६५:३,४,६६:१७ सुँगुर वा बँदेलको मासु।

यशैया २२:१२-१४ साँढे र भैंडाको मासु।

हितोपदेश २३:२० मासु र मादक पदार्थ अर्थात् रक्सी।

हितोपदेश २३:२९-३२ मिसिएको रक्सी।

इजकिएल २२:२६-२८ परम्परावादी।

### खीष्टका असली दुलहीको खाना

उत्पत्ति १:२९ फलफट्टल, अन्न र विभिन्न खालका बदामहरू।

लेवी ११:१-२८ शुद्ध खाना।

यूहन्ना ६:५१,६३ परमेश्वरको वचनमा तल्लीन।

भजन ११९:१०३ परमेश्वरको वचन स्वादिलो।

## बाइबलले सिकाएको शिष्ट व्यवहार

- लेवी १९:३२      जेष्ठ नागरिकको निम्ति जहिले पनि ठाउँ दिनुपर्छ र उनको अगाडि उभिनुपर्छ।
- प्रस्थान २०:१२      बाबु र आमालाई विशेष आदर गर्नुपर्छ।
- हितोपदेश १:८,९      आमाबाबुलाई आदर गर्दा चरित्रको गरिमालाई देखाउँछ र हँसिलो बनाउँछ।
- लेवी १९:१४      अपाङ्गहरूलाई दया देखाउनुपर्छ।
- प्रस्थान २२:२२-२४      दुःख, धेरै शोकमा परेका, विधवा र टुहुराहरूलाई दया देखाउनुपर्छ।
- २ तिमोथी २:२४      सबै मानिसलाई भद्र र शिष्ट व्यवहार गर।
- १ पत्रुस ३:७      पुरुषहरूले महिलाहरूलाई आदर र सम्मान गर्नुपर्छ।
- १ तिमोथी २:१२,१३      महिलाहरू बकबके हुनुहुन्न र पुरुषहरूको स्थान लिनुहुन्न। पुरुषहरूको स्थानलाई स्वीकार्नुपर्छ।
- मत्ती ५:३३-३७      कुनै किसिमका अशिष्ट र अमान्य शब्दहरू बोल्नुबाट अलग रहनु।
- हितोपदेश ७:११      ठूलो ठूलो स्वरले चिच्याएर बोल्ने बानी हटाउनुपर्छ।
- हितोपदेश ६:१३-१५      आँखा झिम्क्याएर वा हात र खुट्टाले अनुपयुक्त तरिकाले अरूलाई आकर्षित गर्नु असभ्य हुनु हो।
- हितोपदेश २५:१७      एउटै घरमा घरिघरि गइरहुनु असल आचरण होइन।
- हितोपदेश २७:१४      यदि कोही बिहान सबैरै उठ्छन् भने उसले अरूलाई बाधा दिनुहुन्न।
- १ पत्रुस ३:१-५      नम्रता, भद्र र शान्ति स्वभाव जस्तो लक्षण स्त्रीको अरू हुँदैन।

हितोपदेश ३१:३० पक्षपात गर्नु धोकापूर्ण हो, सुन्दरतालाई प्राथमिकता दिनु बेकार हो। तर कोही स्त्री परमेश्वरको भय मान्छन् भने उनको प्रशंसा गरिनेछ।

### प्रलोभन

- याकूब १:१३ परमेश्वरले कसैलाई परीक्षा वा प्रलोभन देखाउनुहुन्न।
- १ इतिहास २१:१ प्रलोभन वा मानिसलाई छुकाउनेको लेखक शैतान हो।
- याकूब १:१४ जब हामी लालचमा पर्छौं तब हामी प्रलोभनमा फस्छौं।
- १ तिमोथी ६:९,१० लोभ गर्दा धेरै मानिसहरूको पतन हुन्छ।
- मत्ती ४:४,७,१९ परमेश्वरको वचनले शैतानको प्रलोभन वा परीक्षासँग सामना गर्न सकिन्छ।
- १ कोरन्थी १९:१३ मानिसहरूले सहन नसक्ने भन्दा कठोर परीक्षा परमेश्वरले आउन दिनुहुन्न।
- २ पत्रुस २:९ परमेश्वरमाथि आस्था राख्ने धर्मीहरूलाई परीक्षाबाट कसरी छुटकारा दिने सो उहाँलाई थाहा छ।

## प्रकृतिबाट अमूल्य पाठहरू

परमेश्वरले सृष्टि गर्नुभएको प्रकृतिबाट हामीहरूले धेरै पाठ सिक्नसक्छौं। उदाहरणमा केही:

**पानी वा वर्षा-** उत्पत्ति २:६, अय्यूब ५:८-१०, ३६:२६-२८, उत्पत्ति ७-११,१२,

अय्यूब ३७:१४-१६, यर्मिया १४:२२, भजन १४७:७,८, यर्मिया ५:२३,२४,

अय्यूब २८:२५,२६, व्यवस्था ११:१७, यर्मिया ३:२,३, आमोस ४:७,

१ राजा १७:१, याकूब ५:१७, १८, १ राजा १८:४१-४६, उत्पत्ति ७:४,१२,

१ शमूएल १२:१७,१८, १ राजा १८:४५, एज्रा १०:९,१३, यशैया ५५:१०,११,

व्यवस्था ३२:१,२, भजन ३:१९,२०, योयल २:२३, भजन ६८:९, इजकिएल ३४:२६, जकरिया १०:१, यशैया ४४:३,४, लेवी २६:४।

**शीत-** हितोपदेश ३:१९,२०, अय्यूब ३८:२८, उत्पत्ति २७:२८, व्यवस्था ३३:१३,

गन्ती ११:९, प्रस्थान १६:१३-१६, न्यायकर्ता ६:३६-४०, याकूब ५:१७,१८,

१ राजा १७:१, १८:४२-४५, होशे १४:३, व्यवस्था ३२:२, मीका ५:७, होशे ६:४।

आकाशमा विजुली चम्कनु वा चट्याङ्क- प्रस्थान ८:२३, अय्यूब  
३८:२५, ३५, प्रस्थान १९:१६,

अय्यूब २८:२६, भजन १३५:७, यर्मिया १०:१३, ५१:१६,  
एफिसी २:२,

अय्यूब १:१२, १६, यशैया १४:१२-१५, लूका १९:१८,  
प्रकाश ४:५, ८:५,

प्रकाश ११:१९, १६:१८, मत्ती २४:२७, भजन  
९७:४-६, ७७:१८, दानिएल १०:६, मत्ती २८:३, इजकिएल  
१:१४।

हावा- उत्पत्ति ८:१, आमोस ४:१३, अय्यूब १:१८, १९, भजन  
१३५:७, यर्मिया ५१:१६,

भजन १४७:१८, यशैया ११:१५, अय्यूब २८:२५, यशैया  
२७:८,

भजन १०४:३, १८:१०, २ शमूएल २२:११, प्रस्थान  
१०:१३, १४:२१,

गन्ती ११:३१, भजन १४८:७, ८, मर्कूस ४:३७-३९, यशैया  
३२:२, याकूब १:६, ७, मत्ती ७:२४, २५, दानिएल ७:२, जकरिया  
७:१४, दानिएल ११:४०,

यूहन्ना ३:८, प्रेरित २:२, इजकिएल ३७:९, १०,  
हितोपदेश २५:१४, होशे ८:७,

उपदेशक ११:४, इजकिएल १३:११, १३, दानिएल  
२:३५, यशैया ३२:२।

बालुवा- उत्पत्ति २२:१७, ३२:१२, यर्मिया ५:२२, हिब्रू ११:१२,  
भजन १३९:१७, १८।

चट्टान- व्यवस्था ३२:४, २ शमूएल २२:२, भजन १८:२, ३१:२,३,  
यशैया ३२:२,

१ कोरन्थी १०:४, भजन ७८:१६, गन्ती २०:८,  
प्रस्थान ३३:२२, मत्ती २१:४४।

नदीहरू- उत्पत्ति २:१०, यशैया ४८:१८, ६६:१२, भजन १:१-३,  
यर्मिया १७:७,८,

प्रकाश २२:१,२, भजन ४६:४, उपदेशक १:७,८।

बादल- लेवी १६:२, प्रस्थान १४:२०, १९:९, १ राजा ८:१२, भजन  
१८:११,१२,

१ राजा १८:४१-४६, भजन ३६:५, ५७:१०, भजन  
६८:३४, ७७:१७,

अय्यूब ३६:२९, ३७:१४-१५, भजन १०४:३,  
अय्यूब ३७:२१,


प्रकाश १४:१४, यहूदा ११-१३।

इन्द्रेणी- उत्पत्ति ९:१३-१५, इजकिएल १:२८, प्रकाश ४:३, उत्पत्ति  
९:१४,१६, यर्मिया २९:११-१४।

नुन- मत्ती ५:१३, मर्कूस ९:५०, कलस्सी ४:६, अय्यूब ६:६, लेवी  
२:१३, लूका १४:३४,३५।

हिउँ- अय्यूब ३७:६, मर्कूस ९:३, यर्मिया १८:१४, हितोपदेश  
२५:१३, २६:१,

३१:१०,२१, भजन १४७:१६, अय्यूब ९:३०,  
३८:२२,२३, अय्यूब ६:६।



© Natrari Greene. All rights reserved.

*Natrari Greene* © 07



## पृथ्वी

कुनै वस्तुमा पनि नझुण्डिएको-	अय्यूब २६ ।
पृथ्वीको गोलाकार-	यशैया ४०:२२ ।
स्वर्गको परिधिमा-	अय्यूब २२:१४ ।
यसको गहिरो गोलाकार खाल्डो वा समुद्र-	हितोपदेश ८:२७ ।
बादलहरूको गिन्ती-	अय्यूब ३८:३७ ।
बादलको पोशाक-	अय्यूब ३८:९ ।
बादलहरूको नियन्त्रण वा सन्तुलन-	अय्यूब ३७:१६ ।
परमेश्वरको पाऊदान-	यशैया ६६:१ ।
परमेश्वरका अचम्मका कामहरूको मनन:	अय्यूब ३७:१४ ।

## बिहान सबैरै उठ्ने आदत

परमेश्वरले हामीहरूलाई उठाउनुहुन्छ- यशैया ५०:४, हितोपदेश  
६:२०-२३।

### उदाहरणको निम्ति केही बिहान सबैरै उठ्नेहरू:

परमेश्वर-	यर्मिया ७:१३, २५, ३५:१४, ३२:३३।
सबै अगमवक्ताहरू-	यर्मिया २५:३, ३५:१५, ४४:४।
येशू ख्रीष्ट-	मर्कूस १:३५।
स्वर्गदूतहरू-	उत्पत्ति १९:२।
अब्राहम-	२१:१४, २२:३।
इसहाक-	उत्पत्ति २६:३१।
याकूब-	उत्पत्ति २८:१८।
मोशा-	प्रस्थान २४:४, ३४:४।
इस्राएल-	न्यायकर्ता २१:४, २ राजा ३:२२, २ इतिहास २०:२०।
यहोशू-	यहोशू ६:१२-१५, ८:१०, १४।
गिडियोन-	न्यायकर्ता ६:३८, ७:१।
हन्ना-	१ शमूएल १:१९।
शमूएल-	१ शमूएल १५:१२।
दाउद-	१ शमूएल १७:२०, २९:११।
एलीशा-	२ राजा ६:१५।
येशूका चेलाहरू:	मर्कूस १६:२, मत्ती २८:१।

केको लागि? परमेश्वरको स्तुतिको निम्ति: भजन ९२:१, २।

## येशू चिहानमा कति दिनसम्म रहनुभएको थियो?

येशू तेस्रो दिनमा बौरि उठ्नुहुनेछ भनेर नौ पल्ट देहायका पदहरूले  
बताउँछन्:

मत्ती १६:२१	फेरि तेस्रो दिनमा बौरि उठ्नेछन्।
मत्ती १७:२३	तेस्रो दिनमा उहाँ फेरि बौरि उठ्नेछन्।
मत्ती २०:१९	उहाँ तेस्री दिनमा फेरि बौरि उठ्नेछन्।
मर्कूस १०:३८	उहाँ तेस्री दिनमा फेरि बौरि उठ्नेछन्।
लूका ९:२२	तेस्रो दिनमा बौरि उठाईनेछ।
लूका १८:३३	उहाँ तेस्री दिनमा फेरि बौरि उठ्नेछन्।
लूका २४:७	फेरि तेस्रो दिनमा बौरि उठ्नेछन्।
मर्कूस ९:३१	उहाँ तेस्रो दिनमा उठ्नु हुनेछ।
लूका २४:४६	मरेपछि तेस्रो दिनमा बौरि उठ्नु।

पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरेको भविष्यवाणी पूरा गर्न उहाँ चौविस घण्टा समावेश भएको तीन दिन भित्र बौरि उठ्नुभएको हुनुपर्छ। बप्तिस्मालगतैको प्रथम् निस्तार चाडमा येशूले पण्डितहरूलाई भन्नुभएको थियो, “यस मन्दिरलाई भत्काउ, तीन दिनपछि यो फेरि उठ्नेछ।” यूहन्ना २:१९। अर्थात् तीन दिनको समयभित्र ऊ उठ्नेछ भनेर उहाँले भविष्यवाणी गर्नुभएको थियो। त्यस भनाइमा यहूदीहरूको बीचमा एकदम प्रभाव परेको थियो। उहाँले त्यो व्यक्त गर्नुभएको तीन वर्ष पछि यहूदीहरूले उहाँको बिरुद्धमा मुद्दा चलाएका थिए। मत्ती २६:६१। बिहिवार बेलुका वा बाइबलको समयमा शुक्रवार बेलुका भनेर कहलाइन्थ्यो, येशूले आफूलाई दुष्ट भिडहरूको हातमा सुम्पनु भएको थियो। त्यसबेलादेखि उहाँ तिनीहरूको अधिकारमा हुनुभएको थियो। मर्कूस ८:३१मा लेखिएको छ, खीष्टले भन्नुभयो, “मलाई एल्डर, मूल पूजारीहरू र शास्त्रीहरूले तिरस्कार गर्नेछन्, मारिनेछु र तीन दिनपछि बौरि उठ्नेछु।” येशूलाई पक्रन भिड आउनुभन्दा अगाडि नै ती यहूदी धर्मगुरुहरूले उहाँलाई अस्वीकारगरिसकेका थिए नत्र भने

तिनीहरू आएर उहाँलाई पक्रने थिएनन्। उहाँलाई तिरस्कार गरिएको तीन दिनपछि उहाँ बौरि उठ्नुभएको थियो। येशूलाई बिहिवार बेलुका पक्रिएको थियो र रातभर उहाँको विरुद्धमा मुद्दा चलाएको थियो। शुक्रवार दिउँसो उहाँलाई क्रुसमा टाँगिएको थियो र त्यहि अपरान्ह अर्थात् तीन बजेतिर उहाँ मर्नुभएको थियो। उहाँलाई चिहानमा राखिएको थियो र उहाँ तीन दिनसम्म त्यहीं रहनुभएको थियो। यहूदीहरूले उहाँसँग चमत्कारको चिन्ह मागेका थिए (मत्ती १२:३८-४०)। दुष्टहरूले मात्र त्यस्ता चिन्ह माग्छन् भनेर येशूले भन्नुभएपछि योनाको चिन्हमात्र तिनीहरूलाई दिइनेछ भनेर उहाँले भन्नुभएको थियो। “जसरी अगमवक्ता योना तीन दिन तीन रात ठूलो माछाको पेटमा थिए, त्यसरी नै मानिसको पुत्र पृथ्वीको मुटुमा तीन दिन तीन रात रहेनछन्।” यदि हामीले ठ्याक्कै अनुवाद गर्नुभए भने त्यस्तो अर्थ हुन आउँछ। यदि भाषालाई हेर्नुभए भने येशूले तीन दिन र तीन रात पृथ्वीको मुटुमा वा केन्द्रमा बिताउनुभएको थियो भन्ने बुझ्नुपर्छ। तर जुन युशूफको चिहानमा येशू गाडिनुभएको थियो त्यो जमिनमाथि देखिने गरेर बनाइएको थियो। पृथ्वी वा संसार भन्ने शब्दले कतिपय समयमा पृथ्वीका मानिसहरूलाई सम्बोधन गरिएको हुन्छ। यर्मिया ६:१९, यशैया १:२। जब सम्म आफू शक्तिशाली बिजयी भएर निस्कनुभएन तबसम्म उहाँले आफूलाई भिडको हातमा सुम्पनु भएको थियो। आफूलाई मानिसहरूको हातमा सुम्पनुको अर्थ पृथ्वीको मुटुमा सुम्पिएको जनाउँछ। यो स्वर्गदूतका शब्दहरूसँग मिल्दछ: “पापी मानिसहरूको हातमा मानिसको पुत्रलाई सुम्पिनेछ। अनि क्रुसमा टाँगिनेछ र तेस्रो दिनमा बौरि उठ्नुहुनेछ।” लूका २४:४-७। आफूलाई पापीहरूको हातमा सुम्पिएको तेस्रो दिनमा उहाँ बौरि उठ्नुभएको थियो।

**दैनिक जीवनमा कारोबार गरिने तत्वहरूबाट शिक्षा**

**देहायका पदहरूबाट आत्मिक ज्ञानहरू प्राप्त गर्न सक्छौं:**

कुचो लगाउनु- बाइबलमा आठवटा पदहरू छन् जसले बढार्ने कुरालाई उल्लेख गरेको छ।

देहायका पदहरूलाई ध्यान दिएर पढ्यौं भने हामीहरूको जीवनबाट पनि पापलाई कुचो लगाएर फैंक्नुपर्छ ताकि जब येशूले संसारलाई कुचो जस्तै लगाउँदा हामीहरू पनि पापीहरूसँग नाश नहोऔं। न्यायकर्ता ५:२१, यर्मिया ४६:१५, हितोपदेश २८:३, यशैया १४:२३, २८:१७, मत्ती १२:४३, ४४, लूका ११:२५ र लूका १५:८-१०।

थालहरू माइनु- राम्रोसँग थाल नमाइनुले पाखण्डीपना वा ढोंगी भएको देखाउँछ। मत्ती २३:२५, २६।

पक्का काम गर्नु भनेको परमेश्वरको काम गरेको जनाउँछ- २ राजा २१:१३।

खाना पकाउने भाँडा, बर्तन सफा गर्नु- लेवी ६:२८।

ढोका- येशू ढोका हुनुहुन्छ। यूहन्ना १०:७।

खोलनु- प्रकाश ३:८।

बन्द गर्नु- प्रकाश ३:२०।

आशाको ढोका- होशे २:१५

विश्वासको ढोका-प्रेरित १४:२७।

अनन्तको ढोका- भजन २४:७।

सुरक्षा गार्ड अर्थात् ढोका पाले- भजन ८४:१०।

किला- येशू खीष्ट हाम्रो निमित्त किला हुनुहुन्छ। हामीलाई जहाँ ठोकिनु पर्ने वा हुनुपर्ने हो उहाँले हामीलाई राख्नुहुनेछ, यशैया २२:२३।

ठूला भाँडाहरूलाई जस्तै साना भाँडाहरूलाई पनि जतन गर्नुपर्छ- यशैया २२:२४। खीष्टको निमित्त सबै दुःखहरू उस्तै छन्।

## परमेश्वरमा आनन्दित हुनु

आफ्नो दुःखको पीडालाई येशूले हेर्नुहुनेछ- यशैया ५३:११।

जब कोहीले मुक्ति पाउँछ भने येशू आनन्दित बन्नु हुन्छ-सपन्याह  
३:१७।

मुक्ति पाएकाहरू त्यही आनन्दमा सहभागी हुन्छन्- मत्ती २५:२१,२३।  
यो प्रेरित पावलको आनन्द थियो- १ थेसलोनिकी २:१९,२०,  
फिलिप्पीहरूलाई २:१६, २ कोरन्थी १:१४।

जो मानिसहरू दुःखकष्टमा सहभागी हुँदैनन् तिनीहरूले अनन्त जीवनको  
मिठास पाउनेछैनन्।

### धेरै मुकुटहरू प्रकाश १९:१२

जीवनको मुकुट-	प्रकाश २:१०।
सुनको मुकुट-	प्रकाश १४:१४।
महिमाको मुकुट-	१ पत्रुस ५:४।
धर्मी जीवनको मुकुट-	२ तिमोथी ४:८।
आनन्दको मुकुट-	१ थेसलोनिकी २:१९।
प्रेमको मुकुट-	भजन १०३:४।
येशूमा विश्वास राख्नेहरू-	फिलिप्पी ४:१।
महिमा र आदरको मुकुट-	हिब्रू २:७,९।
ज्ञानको मुकुट-	हितोपदेश १४:१८।
कहिले पनि नाश नहुने मुकुट-	१ कोरन्थी ९:२५।
येशूलाई विश्वास गर्नेहरू पनि मुकुट हुन्-	फिलिप्पी ४:१।

अब्राहमले दशांस दिएका सालेमका राजा तथा परमेश्वरका पूजाहारी

मल्कीसेदेकको चरित्र उत्पत्ति १५:१८-२०

१ परमेश्वरको पुत्र जस्तै। २. सर्वोच्च परमेश्वरको पूजारी ३. निरन्तररूपमा पुजारी ४. सालेमका राजा। ५. धार्मिकताको राजा ६. शान्तिको राजा ७. अब्राहमभन्दा महान्। ८. आमाबाबुबाट नजिन्मिएका। ९. वंशावली नभएका। १०. अस्तित्वको सुरुवात नभएको। ११. जीवनको अन्त नभएका। १२. भौतिक नीतिहरूको पछ्याडि नलागेका। १३. अनन्त जीवनको शक्तिको पछि लागेका। (हिब्रू ७:१-१६)।

सही र सत्य मल्कीसेदेक माथिका सबै गुणहरूले भरिएका हुन्छन्। ती अर्थहरू कुनै मानवीय व्याख्याहरूमा पर्दैनन्। प्रत्येक गुण वा स्वभाव परमेश्वरको आत्माले दिनुभएको हो र तिनीहरूले जे भन्छन् त्यसको अर्थ अनुसार नै दिइएका हुन्। परमेश्वरको जगतमा केवल एक जनामात्र ती गुणहरूले सम्पन्न भएका छन् जो येशू ख्रीष्ट हुनुहुन्छ।

बिश्वासीहरूलाई पत्रसको आह्वानमा समावेश भएको भनाई “कैदमा परेका आत्माहरू”

“१३ तिमीहरू राम्रो काम गर्न इच्छुक भयौं भने तिमीहरूलाई कसले हानि गर्छ? १४ राम्रो काम गर्दा पनि दुःख भोग्नुप्यो भने तिमीहरू कति धन्यका हौं। कसैसँग नडराओ र चिन्ता नगर। १५ तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस। १६ तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैँ लाजमा पर्नेछन्। १७ नराम्रा काम गरेर दुःख

भोगनुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छानुसार दुःख भोगनु झन् असल हो १८ किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापकालागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुन्याउन पापबिनाको भएर पनि पापीकालागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो। १९ उहाँले त्यही आत्माको शक्तिले गएर कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो। २० यी आत्माहरूचाहिँ नोआले जहाज बनाएका बेलामा पापबाट फर्किन्छन् कि भनेर परमेश्वरले बाटो हेर्नुभएका आत्माहरू थिए। तर तिनीहरूले परमेश्वरलाई टेरेनन्। जहाजभिन्न हुने थोरै मानिस, जम्मा आठ जना मात्र पानीबाट बाँचेका थिए। २१ यसले पानीको बप्तिस्मालाई सङ्केत गर्छ, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला पखालेजस्तो होइन तर यो सफा विवेकले परमेश्वरप्रति गरिएको प्रतिज्ञा हो। येशू ख्रीष्ट मरेकोबाट बिउँतनुभएकाले बप्तिस्माले तिमीहरूलाई बचाउँछ। २२ उहाँ बिउँतनुभएपछि स्वर्गमा जानुभयो र परमेश्वरको दाहिनेपट्टि बिराजमान् हुनुभएको छ अनि सबै स्वर्गदूत र स्वर्गका अधिकार र शक्तिहरू उहाँका अधीनमा छन्।

पद १८-२०लाई यसरी अनुवाद गरेर अर्थ लगाएको छः येशू ख्रीष्टले पापको निम्ति दुःखकष्ट पाउनुभयो जसले गर्दा उहाँले हामीहरूलाई परमेश्वरमा ल्याउनु भयो। उहाँको मानव शरीरलाई मारियो तर परमेश्वरको आत्माले जीवित पार्नुभयो। त्यही परमेश्वरको आत्माले भरिएर अहिले कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो। तिनीहरू पहिला अनाज्ञाकारीहरू थिए। जस्तै नोआको समयमा जहाजको निर्माण हुँदै गर्दा परमेश्वरको सहनशीलतालाई पर्खाएर राखिएको थियो। त्यसबेला केवल केही जना अर्थात् आठ जनामात्र पानीबाट बचेका थिए। "